

संग्रह-२७
क्रम संख्या-३८

बुद्धकालीन ब्रह्मादिदेव

[भाग - २]



आचार्य
धर्मादित्य
भिन्नु अमृतानन्द



नेह. १८/-

संग्रह-२७
क्रम संख्या-३८

बुद्धकालीन ब्रह्मादिदेव

[भाग - २]



नेह. १८/-

प्रकाशक—

“आनन्दकुटी विहारगुठी”

(सं. द. नं. १०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी विहार, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. २१४४२०

(सर्वाधिकार सुरक्षित)

बुद्धाब्दः २५२६

वि. सं. २०४२

ने. सं. ११०५

ई. सं. १६८५

प्रथमावृत्ति १०००

मुद्रक—

नेपाल प्रेस

शुक्रपथ, काठमाडौं

फोन- २११०३२

Collection No. 27

Buddhakalina Brahmadideva **(PART II)**

Dr. Bhikkhu Amritananda



Published by
ANANDA KUTI VIHARA TRUST
Ananda Kutti, Kathmandu,
N E P A L
1985

यसमा—

प्रकाशकीय

प्रावकथन

मूल ग्रन्थहरू

सहायक ग्रन्थहरू

संकेत शब्दको अर्थ

त्रिपिटक-सूची

विषय-सूची

“बुद्धकालीन ब्रह्मादिदेव” भाग-२

नामावली

शब्दावली

गाथा-सूची



दाज वरमाण
नेपाल

बी ५ नवारात्राविरात्र बीरेन्टु दीर विक्रम शाहदेवाद

बस्तको सन्देश

बोह पाठी बाढ़खाना उत्कृष्ट गृन्थ भानिएको त्रिपिटकमा अन्तस्त्र हाँसिका
विभिन्न उल्लेखीय पात्रहरू क्रमबद्ध इपले संकलित र बनीकृत गरी तथार पात्रिएको यो मुस्तकमा
बीठ हातिहासिर र दर्जीनको बातिरिकै बुद्धार्थीन सामाजिक चित्रण पनि प्रस्तुत गरेको प्रयास
राख्नु देखिन्छ । यस्तौ प्रकाशनबाट नेपालमा धार्मिक सहिष्णुतामात्र होइन नेपालीहो संसाधन
गृन्थ कीचा पनि नहिरी छदा राख्नु भन्ने द्वारा पनि देखाउनु बढीया हुनेछ । नेपाली
बाहिहरूको जानाराहीमा नेपालमा जन्मेका विश्व हानितका क्रमांकूत सिद्धार्थ गौतम बुद्ध सम्बन्धी
एवं किसिमली उपयोगी गृन्थ यस्तु निरक्षय पनि प्रशंसनीय योगदान भएको मान्युपर्ह ।

यस किसिमला गृन्थ निराणिया कल्प पटीकम गरी तोत्रपूर्ण कार्य सम्पादन गर्ने दिक्षु
दी अभिनन्द नवास्पतिर धन्यवादका पात्र हनु ।

प्रकाशकीय

भगवान् बुद्धले यस नेपालमा जन्म लिई महान् हनुमएको नाताले हामी बहालाई राष्ट्र विभूतिको रूपमा पनि मान्ने गर्दछौं । तर पनि बोद्ध अध्ययन अध्यापन कार्यको साथि विवेशी महृत लिइरहेका छौं । कारण हालसम्म अधिकारिक तबरले सरकारबाट केहि अवस्था हुन सकेको छैन । कुनै बोद्ध राष्ट्रहरूले नेपाललाई बोद्ध राष्ट्र ठान्छन् भने कुनै राष्ट्रले यहाँ बोद्ध धर्म अध्ययन गर्न आउन चाहन्छन् । यो अमाव-पूर्णि बोद्ध साहित्यको खाँचो कृतिको छ त्यो हामी सबैसे जानेकं कुरा हो ।

पूज्य आचार्य जिक्षु अमृतानन्द महानायक महास्थविरको अथक परिश्रमबाट मूल पालि विपिटकमा यक्तत्व उरिएका भगवान् बुद्धका समयमा सम्बन्धीत विभिन्न पात्रहरूको अलग अलग संग्रह तयार गरी पाठकहरू सामू राखेर महास्थविरज्यूले नेपाली भाषा साहित्य र नेपाली नरनारोहरूको निम्नि बुद्ध धर्म अध्ययन गर्न ठूलो अवसर प्रदान गर्नुमएको छ । प्रस्तुत “बुद्धकालीन भाषादिवेष” भाग-२ सोही प्रयास अध्येको एक ग्रन्थ हो । सो प्रथम प्रकाशन गर्न हामीलाई मौका दिनु

[८]

अएकोमा हामी बहाँ था. कु. वि. गुठीका संस्थापक प्रति प्राभार व्यक्त गर्दछौं । साथै बहाँको अथव परिश्रम जारी नै राख्न सधैं प्रेरणा मिली सुस्वास्थ्य दोर्घायु भैरहोस् । यही हाम्रो कामना छ ।

प्रस्तुत पुस्तक हाम्रो ३८ प्रौं प्रकाशन हो ।

भिक्षु मैत्री

सदस्य-सचिव,

आनन्दकुटी विहार गुठी,

स्वयम्भू ।

आनन्दकुटी विहार
पोष्ट बबस नं. ३००७
काठमाडौं, नेपाल ।
फो. नं. २१४४२०

मेरा सद्भावनाका दुइ अक्षर

बौद्ध धर्मको अवण-मननमा आफ्नो जीवनको अधिकांश माग व्यतीत गरी उचोनिष्ठामा रहनुभएका भिक्षु असृतानन्द हात्रा नेपालका एक महान बौद्ध दार्शनिकको रूपमा परिचित द्वनुद्वन्ध र साथै वरिष्ठ सेखक पनि । उहाँले नेपाली साहित्यमा पनि पालि साहित्यका कुराहरु उपलब्ध द्वन्दव्यकृत भन्ने हेतुले बुद्धकालीन ग्रन्थहरूको अनुवाद गर्दै नेपाली साहित्य-मण्डार भर्ने क्रममा वि. सं. २०२८ देखि शुरू गरेर अझ आफ्नो कलमलाई फुसंद दिन सक्नुभएको छैन । तबनुसार ‘ब्रह्माबिदेव’ नामले प्रकाशमा आइरहेको पालि साहित्यको अनुवाद स्वरूप यो पुस्तक द्वितीय भाग हात्रो समक्ष छ ।

भगवान् बुद्धको शान्तिको उपदेश हामी नेपालीले कामसे देखाउनु परेको छ । मुखले शान्ति भन्ने त धेरै नै देखापर्दछन् । हामी पनि त्यस्तै भयो भने उनीहरु सरह हात्रो याल्लो मायि पनि दुःख आइपन्ने छन् । बुद्ध भगवान्को ग्रन्ती याजको घडीमा निकै नै खाँचो छ ।

ईर्ष्या र मात्सयंले सन्तप्त विश्वमानब याज मूक आह्वानको बाफ्ने पिल्सएको छ । ‘ऊर्ध्वं बाहु विरोध्येष न च कञ्चिच्छृणोत्तिमे’

[१०]

मने मैं हात उचालेर जति कराए पनि सुनिदिने कोही छेंन । भगवान् बुद्धको जन्म आजको शताब्दीमा हुनुपर्वत्यो । पच्चौस शताब्दी पुरानो मैं छब्बीसौमा प्रवेश गरेको बुद्धको अर्हिसामय चरित्र आजको मानवले बढो स्पृहणीय दृष्टिले पारख गरेको छ (भनिन्छ, त्यसबाहत पशुर्हिसासित जुधन बुद्धको जन्म भएको थियो) तर आज मानवर्हिसासित जुधन बुद्धको जन्म कति आवश्यक छ, शोचौं ।

आज मिक्षुज्यूको बौद्ध साहित्य प्रकाशनद्वारा समाजको अँखा खोल्ने यत्न प्रति सामयिक भएको हुनाले उहाँको प्रशंसा गर्नु म आफ्नो कर्तव्य सम्मन्नु । बुद्धका चरित्रहरू, गाथाहरूले भरिएका पचासौ पालि साहित्यका अनुवाद आज हात्तो सामु राखिदिनु भएको छ । हामी त्यस्ता पुस्तक पढ्नुबाट विमुख हुन्छौं मने हात्तो भूल हुनेछ, अस्तु ।

यस पुस्तकमा यमराज, कुबेर आदि देवताको सम्पर्क, भगवान् बुद्धसित, भएको कुरा पढ्न पाइन्छ । साथै शक देवेन्द्रले भगवान् बुद्धका धेरै धेरै उपवेश उपलब्ध गरेको कुरा अवगत हुन्छ । स्वर्गको ऐभ्यंले परिपूर्ण शक देवेन्द्रले भगवान् बुद्धसित तृणाक्षयको उपायबारे प्रश्न गरेका छन् ।

अनावश्यक विषयभोगलाई आवश्यक सम्झेदै बढाउदै जानु तृणा हो । दुःखको हेतु पनि यही हो । यसले ईर्ष्या, मात्सर्य पंदा गर्दछ । यस प्रसङ्गमा शक देवेन्द्रले धेरै प्रश्न गरेका र भगवान् बुद्धबाट उत्तर गरिएका कुरा यस पुस्तकमा विस्तारपूर्वक वर्णन गरिएको छ । पाठकहरूलाई स्वतः विदित हुनेछ ।

[११]

अन्तमा भिक्षुज्यूको यस्ता सत्प्रयासप्रति आफ्नो सद्भावना व्यक्त
गर्दै उहाँको भारोश्यपूर्ण चिरायुध्यको कामना गर्दछु र यस्ता प्रेरणादायी
कार्यमा उहाँको सदा तत्परता रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जुननाथ पण्डित

२०४२।२।२१

लाजिम्पाट

नमो तस्स मगवतो अरहतो सम्मासम्बुद्धस्स ।

प्राक्थन

बुद्धकालीन ब्रह्मादिदेवको पहिलो भाग २०३३ सालमा प्रकाशित भएको थियो । त्यसमा तीस (३०) जना पात्रहरूको कुरा उल्लेख भएको छ ।

प्रस्तुत बुद्धकालीन ब्रह्मादिदेव भाग-२ मा चाहिँ केवल नौजना (६) पात्रहरूको कुरा संग्रहित भएको छ र तेथो भागमा ११ जना पात्रहरूको कुरा समावेश हुने छ । त्यसपछि बुद्धकालीन ब्रह्मादिदेवको संग्रहको काम पूरा हुने छ ।

हुनत यो संग्रह गर्ने काम अर्थात् मूल पालिबाट सूक्तहरू खोजगरी संकलन गर्ने र अनुवाद गर्ने काम २०३३ मा नै सम्पन्न गरेको थिए । किन्तु परिचय सम्बन्धी कारणहरू खोज गर्ने काम चाहिँ पूरा गर्न सकेको थिइन । त्यससँगे २०३३ सालमा भाग एक गरी एक खण्ड मात्र प्रकाशित गरेको थिए । यस पाठक महानुभावहरूको समक्ष प्रस्तुत दोधो भाग प्रस्तुत गरेको छु ।

हुनत यो पुस्तक यसभन्दा अगाडि नै तयार हुनसक्ने थियो । किन्तु २५२६ सौं बुद्धजयन्तीको उपलक्षमा साप्ताहिक धार्मिक प्रबन्धन कार्यक्रम संचालन गर्न दुर्गमक्षेत्र संखुवासभाको चैत्रपुर नगरमा गएको थिए । त्यसैले केही ढौला हुन गएको हो ।

प्रस्तुत पुस्तकमा समावेश भएका नौ जना पात्रहरूका नाम हुन्—
 (१) चातुर्महाराजा, (२) यमराजा, (३) रोहितस्स देवपुत्र, (४) बासुदत्त देवपुत्र, (५) वेणु देवपुत्र, (६) वेपचिति असुरेन्द्र, (७) वरोचन असुरेन्द्र, (८) शक भन्ने यक्ष र (९) शक देवेन्द्र ।

यिनीहरूको विवरणमा जस्ता ३५ वटा सूत्रहरू यस संग्रहमा संग्रहित भएको छ । ती हुन् अङ्गुत्तरनिकायबाट ४, मञ्जिसमनिकायबाट २, उदानपालिबाट १, बोधनिकायबाट १ र संयुतनिकायबाट २७ । यिनको तालिका यस प्रकार छ—

Dhamma.digital १. चातुर्महाराजा

१. अं. नि-३, पृ. १ १३१: चतुर्महाराजसुत्तं, देवदूतवग्गो; पृ. ३ ११

२. यमराजा

१. अं. नि-३, पृ. १ ३१: यमराजसुत्तं, देवदूतवग्गो;	पृ. २०
२. अं. नि-३, पृ. १२८: देवदूतसुत्तं, देवदूतवग्गो;	पृ. २२
३. अ. वि. III. पृ. २५०: देवदूतसुत्तं;	पृ. २८

१. यहाँ दिएको पृष्ठ नालन्दापालि प्रकाशनको हो ।

२. यहाँ दिएको पृष्ठ यसं पुस्तकको हो ।

३. रोहितस्स देवपुत्र

१. अं. नि-४, पृ. ५१ः दुतियरोहितस्समुत्तं,
रोहितस्सवगो; पृ. ४५

४. वासुदत्त देवपुत्र

१. सं. नि. I. पृ. ५१ः वासुदत्तसुत्तं, देवपुत्तसंयुत्तं; पृ. ५०

५. वेण्डु देवपुत्र

१. सं. नि. I. पृ. ४६ः वेण्डुसुत्तं, देवपुत्तसंयुत्तं; पृ. ५३

६. वेपचित्ति असुरेन्द्र

१. सं. नि. I. पृ. २२२ः वेपचित्तिसुत्तं, सक्कसंयुत्तं; पृ. ६३

२. सं. नि. I. पृ. २२८ः समुद्रकसुत्तं, सक्कसंयुत्तं; पृ. ६७

३. सं. नि. I. पृ. २४०ः सम्बारिमायासुत्तं, सक्कसंयुत्तं; पृ. ७१

७. वेरोचन असुरेन्द्र

१. सं. नि. I. पृ. २२७ः वेरोचन असुरिन्द्रसुत्तं,
सक्कसंयुत्तं; पृ. ७६

८. शक्त भन्ने यक्ष

१. सं. नि. I. पृ. २०७ः सक्कनामसुत्तं, यक्षसंयुत्तं; पृ. ८४

९. शक्त देवेन्द्र

१. सं. नि. I. पृ. २३५ः बुद्धवन्दनासुत्तं, सक्कसंयुत्तं; पृ. ११८

२. सं. नि. I. पृ. २३०ः सक्कनामसुत्तं, सक्कसंयुत्तं; पृ. १२०

३. सं. नि. I. पृ. २२७ः अरञ्जायतनसुत्तं सक्कसंयुत्तं; पृ. १२४

४. सं. नि. I. पृ. २१८ः सुबीरसुत्तं, सक्कसंयुत्तं; पृ. १२७

५. सं. नि. I. पृ. २१६ः सुसीमसुत्तं, सबकसंयुत्तं; पृ. १३२
 ६. सं. नि. I. पृ. २२६ः नदुविषयसुत्तं, सबकसंयुत्तं; पृ. १३४
 ७. सं. नि. I. पृ. २३६ः दुर्बणियसुत्तं, सबकसंयुत्तं; पृ. १३७
 ८. सं. नि. I. पृ. २२६ः कुलावकसुत्तं, सबकसंयुत्तं; पृ. १४०
 ९. सं. नि. I. पृ. २२४ः सुभासितजयसुत्तं, सबकसंयुत्तं; पृ. १४२
 १०. सं. नि. I. पृ. २३३ः बलिहसुत्तं, सबकसंयुत्तं; पृ. १४७
 ११. सं. नि. I. पृ. २४०ः अच्चयसुत्तं, सबकसंयुत्तं; पृ. १५३
 १२. सं. नि. I. पृ. २२०ः धजगसुत्तं, सबकसंयुत्तं; पृ. १५५
 १३. सं. नि. I. पृ. २४१ः घर्कोधसुत्तं, सबकसंयुत्तं; पृ. १६०
 १४. उदा. पा. पृ. ६५ः सबकुदानसुत्तं, नन्दवगारो; पृ. १६२
 १५. सं. नि. I. पृ. २३४ः यजमानसुत्तं, सबकसंयुत्तं; पृ. १६६
 १६. सं. नि. I. पृ. २३८ः छेत्वासुत्तं, सबकसंयुत्तं; पृ. १७२
 १७. सं. नि. I. पृ. २३४ः रामणेयसुत्तं, सबकसंयुत्तं; पृ. १७४
 १८. सं. नि. III. पृ. ६३ः सबकपञ्चसुत्तं,

सलायतनसंयुत्तं; पृ. १७६

१९. दी. नि. II. पृ. १६७ः सबकपञ्चसुत्तं; पृ. १८१
 २०. म. नि. I. पृ. ३१०ः चूलतश्छासञ्चयसुत्तं; पृ. २४८
 २१. सं. नि. I. पृ. २३६ः सत्थारवन्दनासुत्तं,

सबकसंयुत्तं;

२२. सं. नि. I. पृ. २३७ः सञ्ज्ञावन्दनासुत्तं,

सबकसंयुत्तं;

२३. सं. नि. I. पृ. २३५ः गहटवन्दनासुत्तं, सबकसंयुत्तं;




यो तालिकाबाट कसको सम्बन्धमा कति सूत्र उन् भन्ने कुरा प्रष्ट हुन्छ ।

अधि अधिका गन्धहरूमा ज्ञें प्रस्तुत पुस्तकको भाषा पनि श्री वट्कृष्ण “भूषण” ले गरिदिनु भएको हो । प्रूफ हेनैं काममा पनि बहाँले सहयोग प्रदान गर्नु भएकोमा बहाँ प्रति म ज्यादै आमारो छुँ । शब्दावली तयार पार्ने प्रारम्भिक लेखाइको काम सम्पन्न गरिदिनु भएकोमा आयुष्मान् कुमार काश्यपलाई र दिनहुँ ज्ञें प्रेसबाट प्रूफ ल्याइविनु भएकोमा भी खड्गबहादुर उपासकलाई मेरो हार्दिक धन्यवाद छ । प्रस्तुत पुस्तकको लागि आपनो मन्तव्य लेखिविनु भएका थीमान बडागुरुज्यु पछित जुननायज्यु प्रति म कृतज्ञ छु । अधि अधि जस्तै प्रस्तुत पुस्तक पनि आनन्दकुटी विहार गुठीको तरफबाट प्रकाशित गरिदिनु भएकोमा गुठीका सदस्य-सचिव आयुष्मान् भिक्षु मैत्री सहित सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेको छु । प्रस्तुत पुस्तक आनन्दकुटी विहार गुठीको २७ सौं संग्रह र ३८ सौं प्रकाशन हो ।

“चिरं तिद्वतु सद्भ्यो”

— भिक्षु अमृतानन्द

पालाड १, २०४२



मूल ग्रन्थहरू—

१. मङ्गुत्तरनिकाय ।
२. उदानपालि ।
३. दीघनिकायपालि ।
४. मञ्जुभनिकायपालि ।
५. संयुतनिकायपालि ।

Dhamma.Digital

सहायक ग्रन्थहरू—

ग्रन्थगुत्तरनिकायटुकथा ।

ग्रन्थिधम्मत्यसज्जहो ।

ग्रन्थदानपालि ।

ग्रन्थदानटुकथा ।

ग्रन्थसालिनी ।

जबानटुकथा ।

कथावर्त्यपालि ।

चूल्लवर्गपालि ।

जातक संग्रह (लेखकको)

Digital

येरगाथटुकथा ।

दीघनिकायटुकथा ।

धम्मपदटुकथा ।

पटिसम्भदामगगटुकथा ।

पपञ्चसूदनी ।

पाचित्तियपालि ।

महावर्गपालि ।

[१६]

मनोरथपूरणी ।

विभज्जटुकथा ।

सारत्थपकासिनी ।

सुत्तनिपातपालि ।

सुत्तनिपातटुकथा ।

Dictionary of Pali Proper Names.



संकेत-शब्दको अर्थ—

अं. नि. = अङ्गुत्तरनिकाय ।

अं. नि. अ. क. }
अं. अ. क. } = अङ्गुत्तरनिकायटुकथा ।

अभिध. घ. सं. = अभिधम्मटुसंगहो (रेवतस्थेर)

अप. दा. पा. = अपदानपालि ।

अप. दा. अ. क. = अपदानटुकथा । (हेवावितारण)

अ. क. = अटुकथा ।

अस्थ. सा. = अटुसालिनी । (बापत)

उदा. पा. = उदानपालि ।

उदा. अ. क. = उदानटुकथा । (हेवावितारण)

कथा. घ. पा. = कथावस्थुपालि ।

चुल्ल. घ. पा. = चुल्लवग्गपालि ।

जा. अ. क. = जातकटुकथा ।

जा. सं. = जातकसंप्रह । (लेखक)

येर. गा. पा. = येरगायपालि ।

येर. गा. अ. क. = येरगायटुकथा । (हेवावितारण)

दी. नि. पा. = दीघनिकायपालि ।

दी. नि. अ. क. = दीघनिकायटुकथा । (नालन्दापालि)

- धम्म. प. अ. क. = धम्मपद्धकथा । (बुद्धवत्तरेषे)
 पटि. म. अ. क. = पटिसम्भदामगद्धकथा । (हेवावितारण)
 पर्व. सू. = पपञ्चसूदनी । (हेवावितारण)
 पात्रि. पा. = पात्रितिपयालि ।
 म. नि. = मजिस्मनिकाय ।
 म. नि. प्र. क. = मजिस्मनिकायद्धकथा । (हेवावितारण)
 महा. व. पा. = महावग्गपालि ।
 मनो. र. पू. = मनोरथपूरणी । (हेवावितारण)
 विभं. अ. क. = विभङ्गभद्धकथा । (नालन्दापालि)
 सार. प. = सारस्थप्पकासिनी । (हेवावितारण)
 सुमं. वि. = सुमङ्गलविलासिनी । (नालन्दापालि)
 सुत. नि. अ. क. = सुतनिपातद्धकथा । (नालन्दापालि)
 सं. नि. = संयुक्तनिकाय ।
 सं. नि. अ. क. = संयुक्तनिकायद्धकथा । (हेवावितारण)
 बु. गृ. = बुद्धकालीन गृहस्थीहरू ।
 बु. अ. = बुद्धकालीन ब्रह्मादिदेव ।
 बु. ब्रा. = बुद्धकालीन ब्राह्मणहरू ।
 बु. प. = बुद्धकालीन परिब्राजकहरू ।
 बु. म. = बुद्धकालीन महिलाहरू ।
 बु. रा. = बुद्धकालीन राजपरिवारहरू ।
 बु. धा. च. = बुद्धकालीन धावक चरित ।
 बु. श्रावि. च. = बुद्धकालीन श्राविका चरित ।

[२३]

बु. प्रे. = बुद्धकालीन प्रेतकथा ।

बु. वं. = बुद्धवंसो ।

बु. वं. अ. क. = बुद्धवंसटुकथा ।

D. P. P. = Dictionary of Pali Proper Names.

Dhamma.Digital



विषय-सूची

	पृष्ठः
(१) चातुर्महाराजा	१
परिचय	२
१- मातृ-पितृ सेवा गनें छन् कि छंतन् (चतुर्महाराजसुत्तं)	११
(२) यमराजा	१८
परिचय	१८
१- यमराजाको सोचाइ (यमराजसुत्तं)	२०
२- तीन वेवताहरू (वेवदूतसुत्तं)	२२
पञ्चविध दण्डकर्म	२५
३- पञ्चदूतहरू (वेवदूतसुत्तं)	२८
पञ्चविध दण्डकर्म	३५
महानरक	३५
(३) रोहितस्स वेवपुत्र	४१
परिचय	४१

	पृष्ठः
केही रोहितस्स नामहरू	४४
१- यामाद्वारा प्रत्यसम्म पुरन सकिन्न (दुतिय रोहितस्ससुतं)	४५
(४) वासुदत्त वैवपुत्र	५०
१- कामराग छाइन स्मृतिमान हनुपञ्च (वासुदत्तसुतं)	५०
(५) वैण्डु वैवपुत्र	५३
१- मृत्युको वशमा जावनन् (वैण्डुसुतं)	५३
(६) वैपचिति असुरेन्द्र	५५
परिचय	५५
केही वैपचिति नामहरू	६२
१- क्षमाद्वारा सर्वको भलो हन्त (वैपचित्तिसुतं)	६३
२- जस्तो गङ्ग उस्ते पाँडे (समुद्रकसुतं)	६७
३- सम्बरी माया बताऊ (सम्बरिमायासुतं)	७१
(७) वैरोचन असुरेन्द्र	७४
परिचय	७४
केही वैरोचन नामहरू	७५
१- सफल नभएसम्म मेहनत गनू (वैरोचन असुरिन्द्रसुतं)	७६
(८) शक भन्ने यक्ष	७६
परिचय	७६

	पृष्ठः
विभिन्न शक (सक) नामहरू	८०
१- अनुशासन नगर (सककनामसुत्तं)	८४
(६) शक देवेन्द्र	८६
परिचय	८६
शक तथा उनका बन्धुहरू	८६
बोधिसत्त्व जीवनसेंग शक देवेन्द्र	९१
बुद्धजीवनसेंग शक देवेन्द्र	९३
मूलपालिमा शक देवेन्द्र	९६
अर्थकथाहरूमा शक देवेन्द्र	१००
शिष्टाचार र सेवा मायना	१११
१- बुद्धवन्दना (बुद्धवन्दनासुत्तं)	११८
२- मघ भन्ने माणव थिए (सककनामसुत्तं)	१२०
३- शक र वेपचित्ति असुरेन्द्र (अरञ्जायतनइसिसुत्तं)	१२४
४- सुवीर देवपुत्रलाई काम अहाए (सुवीरसुत्तं)	१२७
५- सुसीम देवपुत्रलाई काम अहाए (सुसीमसुत्तं)	१३२
६- द्रोह गर्नु पाप हो (नदुभिमयसुत्तं)	१३४
७- आफैलाई म निघह गर्नु (दुब्बणियसुत्तं)	१३७
८- धर्म विजय (कुलावकसुत्तं)	१४०
९- मुमाखितको विजय (मुमासितजयसुत्तं)	१४२
१०- अरु देवहरूमन्दा तेजिला छन् (दलिहसुत्तं)	१४७
११- दुइ मूर्खहरू छन् (अच्चयसुत्तं)	१५३

[२८]

	पृष्ठः
१२- बुद्ध अनुस्मरण गर्दा भय दूर हुन्छ (धजगम्युत्तं)	१५५
१३- कोधलाई जित (प्रवकोधमुत्तं)	१६०
१४- महाकाशयपलाई निकावान (सकुवानमुत्तं)	१६२
१५- कहीं दान दिनु महत्कलदायी हुन्छ ? (धजमानमुत्तं)	१६६
१६- केलाई छेदन गर्दा सुख हुन्छ ? (छेत्वामुत्तं)	१७२
१७- कुन भूमि रमणीय छ ? (रामणेधमुत्तं)	१७४
१८- यसं जीवनमा किन निर्वाण हुन्न ? (सकपञ्चमुत्तं)	१७६
१९- शक्रको प्रश्न (सकपञ्चमुत्तं)	१८१
बुद्धको दर्शन गर्ने इच्छा	१८२
बेदिय पर्वतमा शक्र देवेन्द्र	१८६
पञ्चशिखको गीत	१८७
तिम्बरकी छोरीसंग पञ्चशिखको प्रेम	१९०
शक्र देवेन्द्र बुद्धको छेउमा गए	१९१
गोपक देवपुत्र	१९६
शक्रको प्रश्नको उत्तर	२१६
परु श्रमण ब्राह्मणहरूसंग प्रश्न सोधे	२३७
सन्तुष्टि लाभ	२३९
शक्रको बुद्धवन्दना	२४४

[२६]

पृष्ठः

२०— तृष्णाक्षयको कुरा संखेपमा भन्नुहोस्

(चूलतण्हासञ्चयसुत्तं) २४८

महामौद्गल्यायन देवलोकमा २५१

बुद्धसंग महामौद्गल्यायनको प्रश्न २५६

२१— शास्ता वन्दना (सत्थारवन्दनासुत्तं) २६१

२२— सञ्ज्ञवन्दना (सञ्ज्ञवन्दनासुत्तं) २६५

२३— उपासकलाई नमस्कार छ (गहट्टवन्दनासुत्तं) २६६

नामावली २७३

शब्दावली २८४

गाथा-सूची ३३५



बुद्धकालीन ब्रह्मादिदेव

[भाग-२]

नमो तस्य भगवतो अरहतो सम्मासम्बुद्धस्य ।

३३। १. चातुर्महाराजा

परिचय

पालि त्रिपिटक साहित्यमा कामावचर, रूपावचर तथा अरूपावचर गरी तीनलोक अथवा तीन भूमिका कुराहरु उल्लेख भएको पाइन्छ^१ ।

भूमिको हिसावले आपायभूमि, कामसुगतिभूमि, रूपावचरभूमि र अरूपावचरभूमि गरी चार भूमिहरु छन्^२ । कामावचरभूमिमा अपायभूमि र कामसुगतिभूमि दुबै पर्दछन् । यसमध्ये चातुर्महाराजिक देवताहरु मनुष्यहरूमन्दा माथि र अरु देवताहरूमन्दा तल्लो भूमिमा बस्थन्^३ । मनुष्यहरूमन्दा चातुर्महाराजिक देवताहरु श्रेष्ठ

-
१. विभं. पा. पृ. ५०२-०३ भूमयो, धम्महृदयविभङ्गो; अभि. ध. सं. पृ. ११२: भूमिविभागो, पञ्चमपरिच्छेद; र पृ. ११५: भूमिचतुक्क, पञ्चमपरिच्छेद ।
 २. अभि. ध. सं. पृ. ११५: भूमिचतुक्क, पञ्चमपरिच्छेद ।
 ३. अभि. ध. सं. पृ. ११५-१६: भूमिचतुक्क, पञ्चमपरिच्छेद ।

हुन् भन्ने कुरा मज्जिमनिकाय II. पृ. ४५६: धनञ्जानि सूत्रमा समुलेख
भएको छ^१ ।

यो चातुर्महाराजिक देवताहरूको उल्लेख अर्थकथाहरूमा
मात्र होइन सूल सूत्रहरूमा पनि ठाउँ ठाउँमा पाइन्छन् । जस्तै —

यो चातुर्महाराजा भनेका को को हुन् भन्ने बारेमा दीघ-
निकायका महासमय, आटानाटिय, महागोविन्द र जनवसभ सूत्रहरूमा
धतरट्ट (=धूतराष्ट्र), विश्वहक (=विश्वहक), विहपक्ष्व
(=विहपाक्ष) र वैस्सवण (=वैश्ववण) कुबेर हुन् भनी उल्लेख
भएको छ ।

यिनीहरूमध्ये पूर्व दिशामा धूतराष्ट्र, दक्षिण दिशामा
विश्वहक, पश्चिम दिशामा विहपाक्ष र उत्तर दिशामा वैश्ववण वा
कुबेर बस्छन्^२ ।

Dhamma.Digital
चातुर्महाराजाहरूको आयु सम्बन्धमा उल्लेख गर्दै विभज्ञपालि
र दीघनिकायट्टकथाले यस्तो उल्लेख गरेको छ ।

१. यस सूत्रको अनुवाद लेखकको बु. ब्रा. भा-२, पृ. ३६८ मा
भएको छ ।
२. दी. नि. II. पृ. १६१-६२: महासमयसुत्तं, दी. नि. II.
पृ. १६५: महागोविन्दसुत्तं, दी. नि. II. पृ. १५६: जनवसभसुत्तं,
न दी. नि. III. पृ. १५०-५३: आटानाटियसुत्तं । दी. नि. अ-
क. II. पृ. ३६६: महागोविन्दसुत्तवण्णना ।

मनुष्यहरूको पचास (५०) वर्ष चातुर्महाराजाहरूको एकदिन हुन्छ । यसं दिनले तीस (३०) दिनको एक महीना र यसे महीनाको बाह (१२) महीनाले एक वर्ष हुन्छ । अनि यस वर्षको हिसाबले पाँचशत (५००) वर्ष चातुर्महाराजाहरूको आयु हुन्छ^१ । भनाइको मतसब मनुष्यहरूको हिसाबले नब्बे लाख (६०,००,०००) वर्ष आयु हुन्छ^२ । त्यसंले मजिस्मनिकाय III. पृ. १६३ः सङ्ग्रहरूपपत्ति सूत्रमा “चातुर्महाराजिक देवताहरू दीर्घायु छन् र वर्णवान् पनि” भनिएको हो । यस सम्बन्धमा तथा यस देवताहरूको आयु सम्बन्धमा लेखकको बु. म. भा-१, पृ. १३६-३७ को पादटिप्पणीमा हेन्^३ ।

चातुर्महाराजिक देवताहरू नभएका होइनन् भन्ने कुरा अङ्गुतरनिकाय पृ. ३७४ः एकादसनिपात, पठम महानाम सूत्रले^४ “सन्ति देवा चातुर्महाराजिका” भनी बताएको छ । यस्तं गरी अ. नि-३, पृ. १६५ः उपोसथमुत्तमा पनि उल्लेख भएको छ ।

हात्रा भगवान्को जीवनमा सबभन्दा पहिले यी चातुर्महाराजिक देवताहरूले सिद्धार्थ कुमारले आफ्नी आमाको कोखमा गर्भधारण गरेको बेलामा “चत्तारो देवपुत्ता आरक्षं गरिहसु” भनी जा. अ.

१. विभं. पा. पृ. ५०४ः धर्महृदयविभज्ज; कथा. व. पा. पृ. १६०ः चित्तठितिकथा, दुतियवग्यो ।
२. दी. नि. अ. क. II. पृ. १६६ः महापदानसुत्तवण्णना ।
३. यस सूत्रको अनुवाद लेखकको बु. ग. भा-१, पृ. २२३ मा उल्लेख भएको छ ।

[४]

बुद्धकालीन ग्रहणादिवेष-२

क. I-II. पृ. ४४ मा उल्लेख भए बमोजिम महामायादेवीको र अर्थमा बत्ते बासको आरक्षा गरेका थिए ।

यस्तं गरी सुन्मिनी उदधानमा सिद्धार्थ कुमारको जन्म हुँदा यी चातुर्महाराजाहूले ग्रहाको हातबाट कुमारलाई प्राप्तना हातमा लिएको कुरा पनि जा. अ. क. I-II. पृ. ४५ मा “चत्तारो महाराजानो अङ्गलसम्मताय सुखसम्फरसाय अजिनपवेणिया गर्णिहसु” भनी समुलेख भएको छ ।

यस्तं गरी दीघनिकायको आटानाटिय सूत्रमा “अथ खो चत्तारो महाराजा महतिया च यक्खसेनाय...चतुहिसं रक्खं ठपेत्वा” भन्ने ठाउँमा चातुर्महाराजाहूले चारै दिशामा पालो राखेका थिए^३ । यसं कुरालाई भगवान्ने पनि “इमं भिक्खवे रत्ति चत्तारो महाराजा महतिया च यक्खसेनाय...चातुहिसं रक्खं ठपेत्वा... येनाहं तेनुपसङ्गमिसु” अर्थात्—मिथुहो ! यो बितेको रातमा चातुर्महाराजाहूले विशाल यक्खसेनाद्वारा चारै दिशामा पालोपहरा राखी जहाँ भथिए त्यहाँ आए भनी दीघनिकायके आटानाटिय सूत्र पृ. १५८ मा भन्नुभएको छ । अनि आटानाटिय सूत्रमै “अथ खो भिक्खवे चत्तारो महाराजा उद्वायासना मं अभिवादेत्वा..... तत्येवन्तर चार्यिसु” अर्थात्—मिथुहो ! अनि चातुर्महाराजाहूल आसनबाट उठी भलाई अभिवादन गरी उहीं अन्तरघान भए भनी प्रष्ट शब्दमा उल्लेख भएको छ^४ ।

१. दी. नि. III. पृ. १५०: आटानाटियसुत्तं ।

२. दी. नि. III. पृ. १६२.

यी चातुर्महाराजिक देवताहरूले बुद्धको मात्र प्रारक्षा गरेका होइनन् स्याना स्याना आमणेरहरूको पनि आरक्षा गरेको कुरा हामी धम्मपद्धकथामा पाउँछौं ।

सारिपुत्र स्थविरका सातबर्षीय शिष्य परिष्ठत आमणेरलाई लिएर वहाँ मिक्षाटन्को निमित्त निस्कनुहुँदा बीच बाटामा आमणेरले ढल बनाइरहेको र बाँण सोशो पारिरहेका मानिसहरू देखेर मिक्षाटन् नगई कर्को आई विहारमा ध्यान गरी बसिरहेको बेलामा उत्तराई कुनै बिघ्नबाधा हुन नपाओस् भने हेतुले चातुर्महाराजाहरू पालो बसेको कुरा उपर्युक्त धम्मपद्धकथा पृ. ३५४, ३५६ पण्डितवर्ग, परिष्ठत आमणेरको कथामा उल्लेख भएको पाइन्छ । ठीक यस्तै गरी सारिपुत्रके शिष्य सातबर्षीय मुख आमणेरको प्रारक्षा गरेको कुरा पनि धम्मपद्धकथा पृ. ४८५ वण्डवर्गमा उल्लेख भएको पाइन्छ ।

यति मात्र होइन भमवात् बुद्धले बुद्धत्वं प्राप्त गरी आठौं हृष्टामा वहाँ राजायतन वृक्षमनि बसिरहनु भएको बेलामा तपुस्त्व-भल्लुकहरूले विएको सत् आदि यानको लागि चातुर्महाराजा देवताहरूले चढाएको शैलमय पावलाई पनि हामी बिसंन सक्वैनौ ।

पालि साहित्यमा चिहाइहेर्दा चातुर्महाराजिक देवताहरूले भगवान्को उपदेशको अनुमोदन गरी साधुवाद विएको कुरा त्रिपिटकका ठाउं ठाउंमा उल्लेख भएको पाइन्छ ।

१. महा. व. पा. पृ. ६: राजायतनकथा, महाखन्धक । यसको अनुवाद लेखकको बु. शा. च. भा-१, पृ. १३१ मा उल्लेख भएको छ ।

जस्तै—भगवान्‌ले बुद्धत्व प्राप्त गरी सर्वप्रथम पञ्चभद्रवर्गीय मिथुहरूलाई धर्मचक्र सूत्रको उपदेश गर्नु हुँदा अरु देवताहरूले ज्ञे यी चातुर्महाराजिक देवताहरूले पनि साधुवादको शब्द उच्चारण गरेका थिए भनी महावग्यापालि पृ. १५: धर्मचक्रपवत्तनं, महाखन्धकते र पटिसम्भिदामग्नो पृ. ४००: धर्मचक्रपवत्तनसुतन्तपालिले उल्लेख गरेका छन् ।

एक समय भगवान् बृजी राज्यको गिरजाकाषाणसथमा बसिरहनु भएको बेलामा आयुष्मान् अनुरुद्ध, आयुष्मान् नन्दिय र आयुष्मान् किम्बिठ गोसिङ्ग शालबनमा बसिरहेका थिए । अनि ती आयुष्मान्-हरूसेंग ध्यान भावना सम्बन्धी कुरा सोध्दा उनीहरूले दिएका सन्तोषजनक उत्तर सुनी भगवान्‌ले साधुवाद दिनुभएको थियो । यो सुनेर दीर्घ परजन भन्ने देवता आई “यी बृजीहरूको लाभ हो ! यी बृजी-हरूको सुलाभ हो !!” जहाँ कि यी आयुष्मान्-हरू गोसिङ्ग हालबनमा बस्थन्” भनी साधुवाद दिएको सुनी चातुर्महाराजिक देवताहरूले पनि साधुवाद दिएको कुरा मज्जमनिकाप I. पृ. २६१: चूलगोसिङ्ग सूत्रमा उल्लेख भएको पाइन्छ भने उता बुद्धशासनमा कलंक लाग्दा खेद प्रकट गरी आवाज उठाएको कुरा पनि पाराजिकपालि पृ. २३ भा सुदिङ्ग भिज्नुले आपनी अधिका धर्मपत्नीसेंग सम्झोग गरेको घटना सम्बन्धी उल्लेख भएको पाइन्छ ।

जति पनि कुरा माथि उल्लेख भए त्यसबाट बुद्धसेंग र बुद्ध-शासनसेंग चातुर्महाराजिक देवताहरूको सम्बन्ध बरोबर रही

आएको कुरा प्रष्ट छ । यसले होला आपना आठ परिषद्हरूमध्ये वहाँले
चातुर्महाराजिक परिषद्को नाम^१ उल्लेख गर्नुभएको ।

यो चातुर्महाराजिक परिषद्को कुरा मुनेर चातुर्महाराजिक
देवलोकमा जन्म लिने इच्छा गर्ने र जन्म लिने प्राणीहरूको कमी
नभएको कुराको उदाहरण त्रिपिटकमा पाइन्छ । जस्तै—

मञ्जिसमनिकाय I. पृ. ३५३ः सालेध्यक सूत्रमा^२ भगवान् भन्नुहुन्छ
कि—धर्मचारी समचारीहरू यदि इच्छा गर्दछन् भने उनीहरू चातुर्महा-
राजिक देवलोकमा उत्पन्न हुन सक्छन् । यस्ते कुरा म. नि. III.
पृ. १६३ः सङ्घारुपपत्ति सूत्रमा उल्लेख भएको छ ।

प्रडगुतरनिकाय III. पृ. १६६ः दानमहप्कल सूत्रमा^३ भगवान्
सारिपुत्रताई भन्नुहुन्छ—“सारिपुत्र ! जसले सायेको भएर दानदिन्छ र
प्रतिबद्ध चित्त लिई दानदिन्छ, त्यस्तो पुरुष मरणपछि चातुर्महाराजिक
देवलोकमा उत्पन्न हुन्छ ।”

१. अ. नि-८, पृ. ३६५ः परिसामुत्तं, भूमिचालवग्गो; दी. नि. II.
पृ. ८६ः महापरिनिबानसुत्तं; म. नि. I. पृ. १०२ः महासीहनाद-
सुत्तं ।
२. यो सूत्रको अनुवाद लेखकको बु. ब्रा. भा-३, पृ. ३७४ मा उल्लेख
भएको छ ।
३. यो सूत्रको अनुवाद लेखकको बु. ब्रा. च. भा-३, पृ. ७३ मा उल्लेख
भएको छ ।

यस्तं गरी अङ्गुतररिकाय III. पृ. ३४१: पुञ्चकिरियवस्थू सूत्रमा वहाँ भन्नुहूँछ—“दान भने धरे दिएको हुन्छ शील पनि धरे पालन गरेको हुन्छ तर भावना भने गरेको छैन भने त्यस्तो पुरुष मरण-पछि चातुर्महाराजिक देवढोकमा उत्पन्न हुन्छ ।”

दीघनिकाय II. पृ. १८७: महागोविन्द सूत्रमा^१ “त्यसबाहुत महागोविन्द ब्राह्मणसेंग जुन शिष्यहरूसे सबै धर्महरूलाई आने तिनीहरू सबै सुगति ब्रह्मलोकमा उत्पन्न भए । जसले जाप्त सकेनन् तिनीहरू कुनै चातुर्महाराजिक देवढोकमा उत्पन्न भए” भनी उल्लेख भएको पाइन्छ । यस्तं गरी द्वी. नि. II. पृ. २६५ मा पायासिराजञ्चले प्राक् चातुर्महाराजिक देवढोकमां उत्पन्न भएको कुरा उल्लेख गरेका छन् । द्वी. नि. II. पृ. १५६: जनवसम सूत्रमा^२ सनक्कुमार ब्रह्मा भन्दछन्—“जो बुद, धर्म तथा सङ्घको शरणमा गएको छ, राज्ञरी शील पालन गरेको छ, सो मरणपछि कुनै चातुर्महाराजिक देवढोकमा पनि उत्पन्न हुन्छ ।”

एकदिन चगवान् जे केवटु पिष्ठुझाई भन्नुभयो कि ग्रधि यसं मिक्षुसङ्घमध्ये एकजना मिक्षु चातुर्महाराजिक देवताहरूकहाँ गई

१. यो सूत्रको अनुवाद लेखकको बु. ब्र. भा-१, पृ. ३२८ मा उल्लेख भएको छ ।

२. यो सूत्र लेखकको बु. रा. भा-१, पृ. ६५ मा उल्लेख भएको छ ।

पृथ्वीधातु आदि कहाँ निरुद्ध हुन्छन् भन्ने कुरा सोधेका थिए । किन्तु चातुर्महाराजिक देवताहरूले उत्तर दिन तकेनन्^१ ।

यी चातुर्महाराजिक देवताहरूको पनि आ-आफ्ना साथीहरू भएका कुरा प्रथंकथामा उल्लेख भएको छ । जस अनुसार वर्षा गराउने बादल देवता (वस्त्रवलाहका देवता) का साथी चातुर्महाराजिक देवताहरू थिए भन्ने कुरा दी. नि. अ. क. II. पृ. १००: महापदान सूत्र वर्णनाले उल्लेख गरेको छ । यी देवताहरूभन्दा उसम देवताहरू ऋयसिंत्रश देवताहरू हुन् भन्ने कुरा संयुक्तनिकाय IV. पृ. ३५०: गिलान सूत्रते उल्लेख गरेको छ ।

दीर्घनिकाय प्रथंकथा अनुसार यी चातुर्महाराजिक देवताहरू-मध्ये वैश्ववण^२ महाराजा भगवान्का विश्वासी हुन् भन्ने कुरा र यी वैश्ववण महाराजा कुराकानी गर्नुमा सुशिक्षित तथा अच्छ भएकोले आटानाटिय समागममा यिनले भगवान्तसेंग कुरा शुरु गरेका हुन् भनी दी. नि. अ. क. III. पृ. २६५: आटानाटिय सूत्र वर्णनाले उल्लेख गरेको छ ।

यी चातुर्महाराजिक देवताहरूलाई व्यवहारमा चतुर्लोकपाल देवताहरू पनि भन्नछन् । यो लोकपाल देवताहरूले बुद्ध र बुद्धशासनलाई के कस्तो सेवा गरे भन्ने कुरा हामीले बुझ्यो ।

१. दी. नि. I. पृ. १८६: केवट्टसुत्त^३ । यो सूत्रको अनुवाद लेखकको बु. ब्र. भा-१, पृ. ४७८ मा उल्लेख भएको छ ।

२. यी वैश्ववण महाराजा स्रोतापन्न हुन् भन्ने कुरा भनो. र. पृ. II. पृ. ७१:: ले उल्लेख गरेको छ ।

भगवान्की कान्छी आमा महाप्रजापति गोतमी स्थविराको परिनिर्बाण हुँदा लगिएको शब्दावाको रथ यी चातुर्महाराजिक देवताहरूले पनि बोकेका कुरा थेरी अपदानपालि पृ. २१३ ले^१ यसरी उल्लेख गरेको छ ।

“चत्तारो लोकपाला ते, अंसेहि समधारयुं ।”

अर्थात्—चार लोकपाल देवताहरूले एक काँधमा राखे ।

यस अतिरिक्त चातुर्महाराजाहरूले मनुष्यलोकमा धुमी मातृ-पितृ सेवा गर्नेहरू कम भए कि बढे भन्ने जुन कुरा हेनेहो सो कुरा अगाडि अनुवित मूल सूत्रमै प्रष्ट भएको छ ।

X X X

Dhamma.Digital

१. महाप्रजापति गोतमी थेरी अपदान । यो अपदानको अनुवाद लेखकको बु. श्रावि. च. भा-१, पृ. १३७ मा उल्लेख भएको छ ।

मूळ सूत्र—

मातृ-पितृ सेवा गर्ने छन् कि छैनन् ?
(चतुर्महाराजसुन्त^१)

“मिथुहो ! पक्षको अष्टमीको दिनमा चातुर्महाराज परिषद्का प्रमातृहरू यो लोकमा घुमी ‘के मनुष्यलोकमा धेरै मानिसहरू जागृत भई मातृसेवा, पितृसेवा, श्रमणसेवा, ब्राह्मण (=श्रेष्ठ पुरुषको) सेवा तथा घरका जेठापाकाहरूको सेवा गरी उपोसथ व्रत गरी दानपुण्य गर्छन् कि गर्देनन्’ भनी हेर्छन् ?”

“मिथुहो ! पक्षको चतुर्दशीको दिनमा चातुर्महाराजाका पुत्रहरू यो लोकमा घुमी ‘के मनुष्यलोकमा धेरै मानिसहरू जागृत भई मातृसेवा, पितृसेवा, श्रमणसेवा, ब्राह्मण (=श्रेष्ठ पुरुषको) सेवा तथा घरका जेठापाकाहरूको सेवा गरी उपोसथ व्रत गरी दानपुण्य गर्छन् कि गर्देनन्’ भनी हेर्छन् ?

१. अं. नि-३, पृ. १३१: देवदूतवग्गो, अ. क. I. पृ. ३७६.

“मिथुहो ! उपोसथको पन्ध्रों दिनमा चातुर्महाराजाहरू^१ स्वयं यो लोकमा घुमी ‘के मनुष्यलोकमा धेरे मानिसहरू जागृत भई मातृसेवा, पितृसेवा, श्रमणसेवा, ब्राह्मण (=श्रेष्ठ पुरुषको) सेवा तथा घरका जेठापाकाहरूको सेवा गरी उपोसथ व्रत गरी दानपुण्य गर्छन् कि गर्दैनन्’ मनी हेछन् ?

“मिथुहो ! यदि मनुष्यलोकमा जागृत भई मातृसेवा...तथा घरका जेठापाकाहरूको सेवा गरी उपोसथ व्रत बसी दानपुण्य गर्ने मानिसहरू कम छन् मने—मिथुहो ! ती चातुर्महाराजिक देवताहरूङ्के ब्रयस्त्रिशा देवताको सुधर्मा सभामा एकत्रित मएका देवताहरूलाई यसो मन्छन्—‘मारिष ! मनुष्यलोकमा धोरे मानिसहरूले मातृसेवा... तथा घरका जेठापाकाहरूको सेवा गरी उपोसथ व्रत बसी दानपुण्य बछन् !’

“मिथुहो ! यसबाट ब्रयस्त्रिशाका देवताहरू ‘यद ये विष्णु शरीर घट्ने छन् र प्रशुर शरीर बढ्ने छन्’ मनी प्रसन्नुष्ट हुन्छन् ।

१. ‘चातुर्महाराजा’ भनेको चार दिशाका चार देवताहरू हुन् ।

(१) पूर्व दिशाका धतरटु (=धूतराष्ट्र) राजा, (२) दक्षिण दिशाका विरुद्धक (=विरुद्ध) राजा, (३) पश्चिम दिशाका विरुपक्ष (=विरुपाक्ष) राजा तथा (४) उत्तर दिशाका वेस्सवण (=वेश्वण) राजा हुन् । यी राजाहरूलाई ‘चातुर्महाराजा’ भन्दछन् । हेनूं लेखकको बु. ब्र भा-१, पृ. ३२६; दी. नि. II. पृ. १६५: महागोविन्दसुत्तु ।

“मिश्रुहो ! यदि मनुष्यलोकमा जागृत नहीं मानृतेवा...तथा घरका जेठापाकाहरूको सेवा गरी उपोसथ व्रत बसी दानपुण्य नर्वे मानिसहरू धेरै छन् भने—मिश्रुहो ! ती चातुर्विंशाराजिक देवताहरूले त्रयस्तित्रश देवकोकको सुचर्मा चमत्कार एकत्रित भएका देवताहरूलाई यसो भन्छन्—‘मारिष ! मनुष्यलोकमा धेरै मानिसहरूले मानृतेवा... तथा घरका जेठापाकाहरूको सेवा गरी उपोसथ व्रत बसी दानपुण्य गठ्ठन्।’

“मिश्रुहो ! यसबाट त्रयस्तित्रशका देवताहरू ‘गब भने दिव्य शरीर बढ्ने छन् र अशुर शरीर घट्ने छन्’ भनी सन्तुष्ट हुन्छन्।

“मिश्रुहो ! अधि शक देवेन्द्रले त्रयस्तित्रश देवताहरूलाई बोध गराउँदै यो गाथा भनेका थिए—

‘चातुर्दसि पञ्चदसि, या च पक्खस्स अट्टमी ।
पाटिहारीयपक्खं च, अट्टङ्गसुसमागतं ।
उपोसथं उपवसेय्य, योपिस्स मादिसो नरो’ति ॥’

अर्थ—

‘जुन पक्षको चतुर्दशी, पञ्चमी र अष्टमी हो जुन पाटिहारीयपक्ष’

१. यहाँ ‘पाटिहारीयपक्ष’ भनेको वर्षावास तीन महीनाभरी लगातार उपोसथ व्रत पालन गर्नेलाई भनिएको हो ।

। यदि वर्षावासभित्र लगातार तीन महीना उपोसथ व्रत पालन गर्न नसकेमा वर्षावास सिद्धिने दुइ पवारजाको भीचक्ने एक

हे त्यस्तो दिनमा अष्टाङ्ग सम्पन्न भई उपोसथ व्रत पालन गर्नु योग्य छ ।
यसबाट म जस्तै हुन सक्नेछन् ।'

"मिक्खुहो ! शक्र देवान्मिन्द्रज्ञे जुन यो गाथा गाए त्यो सुगीत
भएन दुर्गीत भयो । सुभाषित भएन दुर्भाषित भयो । किनभने—मिक्खुहो !
शक्र देवान्मिन्द्र अवीतरागो, अवीतद्वेषी र अवीतमोही छन् ।

"मिक्खुहो ! यदि त्यो गाथा अरहत् क्षीणाल्पवी, बहुचर्यवास
पूरा गरिसकेका, गर्नुपर्ने गरिसकेका^१, चार बिसाइसकेका^२, स्वार्थ^३ प्राप्त
गरिसकेका, संसारको बन्धन विनाश भएका तथा राम्ररी ज्ञात गरी मुक्त

महीनाभरी उपोसथ व्रत पालन गर्नेलाई पनि 'पाटिहारीयपक्ष'
भनिन्छ ।

यदि यो एक महीना पनि पालन गर्न नसकेमा पहिलो
पवारणाको दिनदेवि आधा महीनासम्म पालन गर्नेलाई पनि
'पाटिहारीयपक्ष' भनिएको हो । अं. अ. क. I. पृ. ३७८: चतु-
महाराजमुत्तवण्णना ।

१. उपोसथ व्रतको गुणलाई जानी शक्रजे दुइ देवलोकको श्रीसम्पत्ति-
लाई त्यागी महीनाको आठ पटक उपोसथ शील पालन गर्दैन् ।
त्यसैले उनी भन्दछन् कि यदि कसैले उपोसथ व्रत पालन गरेमा
उनी म जस्तै हुन सक्छन् । त्यसैले 'म जस्तो हुन सक्नेछ' भनी
भनिएको हो । अर्को अर्थ हो यदि म जस्तो हुन चाहन्छो भने
उपोसथ शील पालन गर भनिएको हो । अं. अ. क. I. पृ. ३७८:
चतुमहाराजमुत्तवण्णना ।

मएका भिक्षुले गाएको भए असल हुने थियो । भिक्षुहो ! यस्ता भिक्षुले यो गाथा यसरी भन्न असल हुनेछ —

‘चातुर्दसि पञ्चदसि, या च पक्खस्स अट्टमी ।
पाटिहारियपक्खं च, अट्टज्ञसुसमागतं ।
उपोसथं उपवसेय्य, योपिस्स मादिसो नरो’ति ॥’

स्वर्थ—

‘जुन पक्षको चतुर्दशी, पञ्चमी र अष्टमी हो जुन पाटिहारियपक्ख हो त्यस्तो दिनमा अष्टाङ्ग सम्पन्न भई उपोसथ व्रत पालन गर्नु योश्य छ । यसबाट म जस्तै^१ हुन सक्नेछन् ।

२. ‘गर्नुपन्ने गरिसकेका’ भनी स्रोतापत्ति आदि चार मार्गद्वारा गर्नुपन्ने गरिसकेकालाई भनिएको हो । अ. अ. क. I. पृ. ३७८.
३. ‘भार बिसाइसकेका’ भनी स्कन्ध भार, क्लेश भार र अभिसंस्कार भारहरू बिसाइसकेकालाई भनिएको हो । अ. अ. क. I. पृ. ३७८.
४. ‘स्वार्थ’ भनी अरहत्वलाई भन्दछन् । अतः अरहत्व प्राप्तिलाई ‘स्वार्थ प्राप्त’ भनिएको हो । अ. अ. क. I. पृ. ३७८.
१. ‘म जस्तो’ भनी म जस्तो अरहत् हुन सक्छन् भनी भनिएको हो । अथवा यदि अरहन्त हुन चाहन्छो भने अष्टशील पालन गरी उपोसथ व्रत पालन गर भनी भनिएको हो । अ. अ. क. I. पृ. ३७८.

(१६)

मुद्रकालीन भाषाप्रिवेद-२

“मिक्षुहो ! किनभने—ती चिकु वीतरागी, वीतहेवी तथा
बोतमोहो छन् ।

“मिक्षुहो ! अघि शक्र देवेन्द्रले अयस्मिन्दा देवताहरूलाई
बोध गराउँदै यो गाथा भनेका थिए—

‘चातुर्दर्सि पञ्चदर्सि, या च पक्खस्स अटुमी ।’

(सबै माथि जस्तै पढ्नु)

अर्थ—

‘जुन पक्षको चतुर्दशी, पञ्चमी र अष्टमी हो...यसबाट म जस्तै
हुन सक्नेछन् ।’

“मिक्षुहो ! शक्र देवेन्द्रले जुन गाथा गाए त्यो सुगीत भएन
दुर्गांत भयो । सुभावित भएन दुर्भावित भयो । किनभने—मिक्षुहो !
शक्र देवानमिन्द्र जाति, जरा, मरण, शोक, परिवेव, दुःखदोमनस्य र
उपायासबाट परिमुक्त भएको छैन । उ दुःखबाट परिमुक्त भएको छैन
भनी भन्दछु ।

“मिक्षुहो ! यदि त्यो गाथा अरहत् श्रीणाम्बवी,...तथा राम्ररी
ज्ञात गरी मुक्त भएका मिक्षुले गाएका भए असल हुने थियो । मिक्षुहो !
यस्ता मिक्षुले यो गाथा यसरी भन्न असल हुनेछ—

‘चातुर्दर्सि पञ्चदर्सि, या च पक्खस्स अटुमी ।’

(सबै माथि जरतै पढ्नु)

आर्थ—

‘जुन पक्षको चतुर्दशी, पञ्चमी र अष्टमी हो...यसबाट म जस्तै
हुन सक्नेछ ।’

“मिक्खुहो ! किनभने—सो मिक्खु जाति जरा...उपायासबाट
परिमुक्त छ । उ दुःखबाट परिमुक्त छ भनी भन्दछु ।”

३४। २. यमराजा

परिचय

यमराजा भग्नाले सृत्युराजा भनिएको हो भन्ने शर्थ बुझिन्छ । रिस डेविद्को पालि शब्दकोष पृ. ५५० ले पनि पस्त उल्लेख गरेको छ । यी यमराजाहरू वेमानिक प्रेत^१ राजाहरू हुन् भनी परं. सू. IV. पृ. १५१ र मनो. र. पू. I. पृ. ३७४ः देवदूत सूक्ष्मवर्णनाले उल्लेख गरेका छन् । यिनीहरू कहिलेकाहिं दिव्य-कल्पवृक्षमा, दिव्य-उदयानमा र दिव्य-नतंकी स्त्रीहरूसँग बस्छन् । सुत. नि. अ. क. I. पृ. २६१ः प्रात्यक्ष-सुत्तवण्णनामा चाहि यमराजाको नयन ने आयुध हुन्छ भन्ने कुरा उल्लेख भएको छ । जुन कुरा लेखकको बु. भा-१, पृ. ४० मा पनि उल्लेख भएको छ । अर्थकथाहरूको भनाइ अनुसार यी यमराजा भन्ने एकजना भाव होइन चारजना छन् भनी अं. अ. क. I. पृ. ३७४ र परं. सू. IV. पृ. १५१ः देवदूत सूक्ष्मवर्णनाले उल्लेख गरेका छन् ।

प्रगाढि अनुदित सूक्ष्महरू र त्यसका अर्थकथाहरू अध्ययन गर्दा

१. 'वेमानिक प्रेत' भन्ने कस्ता हुन् भन्ने सम्बन्धमा लेखकको बु. प्रे-को प्राक्कथन पृ. ११ मा हेतु^२ ।

यो राजाहरुका तीन र पाँच प्रकारका दूतहरुका कुरा मूल सूत्तहरुमा उल्लेख भएको पाइन्छ । यो दूतहरुलाई देवदूत (=मृत्युको दूत) भनिन्छ । देवदूत भग्नाको मतलब देव जस्ता दूत भएको हुनाले हो भन्छन् । अर्को अर्थ चाहि मृत्युको दूत भनिएको हो । सबै बोधिसत्त्वहरु बृद्ध, रोगी, मृत्यु र भिक्षुको रूप देखेर नै संवेगी भई प्रव्रजित भएका थिए । अतः विशुद्ध देवका दूत भएकाले वा देव जस्ता दूत भएकाले देवदूत भनिएको हो भनी अर्थकथाहरूले उल्लेख गरेका छन् ।

नरकपालक भन्ने बारेमा चाहिं केही स्थविरहरू यस्तो भन्ने कुनै व्यक्ति छैन । यो त स्वचालित यन्त्र जस्तै स्वतः चल्ने कर्मको कल हो भनी भन्छन् । किन्तु मनुष्यलोकमा काम गर्नेको करणी भए जस्तै नरकपालहरू पनि छन् भनी अं. अ. क. I. पृ. ३७४: देवदूत सूत्तवर्णनाले उल्लेख गरेको छ ।

नरकमा उत्पन्न हुने प्राणीहरुलाई विविधाकारले दण्ड दिइने देखेर अघि यमराजाले “अहो ! बुद्ध जन्मेको बेलामा मनुष्य भएर जन्मन पाए कति हुन्थ्यो !” भन्ने अभिलाषा गरेको कुरा अगाडि अनुदित यमराजसुत्तं बाट प्रष्ट बुझिन्छ । यस्तै कुरा अगाडि अनुदित अज्ञामनिकायको देवदूत सूत्तको अन्त्यमा पनि उल्लेख भएको हामी पाउँछौं । तथाहाँ भगवान्ले यो कुरा कसैसंग सुनेर बताएको होइन बल्कि आफ्ले बोध गरेर बताएको हुँ भनी जोर विएर भन्नुभएको छ ।

× × ×

१. मनो. र. पू. I. पृ. ३७४ र पर्प. सू. III. पृ. २१३: मखादेव-
सुत्तवर्णना ।

मूल सूत्र—

१-यमराजाको सोचाइ (यमराजसुत्त^१)

“भिक्षुहो ! अधि यमराजालाई यस्तो लागेको थियो—‘जी यस लोकमा पाप गर्छन् उनीहरू बिविध प्रकारले दण्डित हुन्छन् । प्रहो म भनुध्य तुन पाए कति हुन्थ्यो ! जुन बखत तथागत अरहत् सम्पर्क-सम्बुद्धको पनि जन्म भएको होस् । वहाँ भगवान्को सत्त्वंगत पनि गर्न पाइयोस् । वहाँ भगवान्ले देशना गर्ने धर्म पनि बुझन सकियोस् ।’ भिक्षुहो ! यो कुंरा मैले अरु श्रमण ब्राह्मणहरूबाट सुनेर भनेको होइन । भिक्षुहो ! बल्की जुन कुरा मैले स्वयं जानें, स्वयं देखें र स्वयं अनुभव गरें सोही कुरा मे भन्दछु ।

१. “चोदिता देवदूतेहि, ये पमजजन्ति माणवा ।
ते दीघरत्तं सोचन्ति, हीनकायूपगा नरा ॥
२. “ये च खो देवदूतेहि, सन्तो सप्तुरिसा इध ।
चोदिता नप्यमज्जन्ति, जातिमरणसङ्खये ॥

^१. अ. नि-३, पृ. १३१: देवदूतवग्गो ।

३. “उपादाने भयं दिस्वा, जातिमरणसम्भवे ।
अनुपादा विमुच्चति, जातिमरणसङ्ख्ये ॥

४. ‘ते अप्पमत्ता सुखिनो, दिटुधम्माभिनिष्ठुता ।
सब्बवेर भयातीता, सब्बदुक्खं उपच्चगु’ति ॥”

अर्थ—

१—“देवदूतले सम्झाउँदा जुन् पुरुषहरू यहाँ प्रमादी हुन्छन् उनीहरू हीन श्रवस्थामा उत्पन्न भई दीर्घकालसम्म विन्ता गर्छन् ।

२—“देवदूतले सम्झाउँदा जुन् पुरुषहरू यहाँ आर्य-धर्ममा प्रमादी नभई सन्त सत्पुरुष भई बस्थन् ।

३—“जुन् पुरुषहरू जन्मिनु पनें उपादानमा भय देखेर जन्म मरणबाट मुक्त हुन्छन् ।

४—“जुन् पुरुषहरू यसे जीवनमा अप्रमादी भई शान्त हुन्छन् उनीहरू सबै भय र वंरतालाई त्यागी सबै दुःखबाट मुक्त भई सुखी भई बस्थन् ।”

x

x

x

मूल सूत्र—

२-तीन देवदूतहरू (देवदूतसुत्त^१)

“मिक्षुहो ! यी तीन देवदूत हुन् । कुन तीन भने—

(१) मिक्षुहो ! यहाँ कोही काय दुश्चरित गर्छ, वचो दुश्चरित गर्छ र भनः दुश्चरित गर्छ । अनि उ काय दुश्चरित, वचो दुश्चरित र भनः दुश्चरित गरी शरीर छाडी मृत्युपुण्डि दुर्गंति विनिपात नरकमा उत्पन्न हुन्छ । मिक्षुहो ! अनि उसलाई नरकपालहरूले हातका विभिन्न ठाउँमा समाती ‘देव ! यो पुरुष मातृसेवा, पितृसेवा, धमणसेवा र अरहन्तसेवा नगर्ने र घरका ठूलाबडाहरूको पनि सेवा नगर्ने हो । देव ! यसलाई दण्ड दिनुहोस्’ भनी यमराजालाई देखाउँछन् ।

“मिक्षुहो ! अनि यमराजाले उसंग पहिलो देवदूतको बारेमा यस्तो सोध्छ—‘हे पुरुष ! तेले मनुष्यहरूमा पहिलो देवदूत आएको देखिनस् ?’ उ यस्तो भन्छ ‘भन्ते ! देखिन ।’

१. अ. नि-३, पृ. १२८: देवदूतवग्गो, अ. क. I. पृ. ३७३.

“भिक्षुहो ! उसेंग यमराजा यस्तो सोष्ठन्—‘हे पुरुष ! तंत्रे
मनुष्यहरूमा स्त्री वा पुरुष असी नब्बे वा शय वर्षं भई दलिन बाज्ञिए
जस्तं कुप्रिई जीवन बिताएको, दाँत खसिसकेको, केश फुलेको र जन्याँइले
गर्दा थर थर काँच्चे लट्टी टेकी हिँडिरहेको पुरुष वेखिनस् ?’ उ मन्त्र
‘मन्ते ! देखो ।’

“भिक्षुहो ! अनि उसलाई यमराजा यस्तो भन्दछन्—‘हे
पुरुष ! अनि त्यो बुद्धिमान् स्मृतिवान् बुढो भएको तेलाई यस्तो लागेन
कि म पनि बुढो हुँ बुढोपनबाट बचन सकिदन । अतः भैले काय, बचन र
मनद्वारा कल्याणकार्यं गर्ते !’ उ यस्तो भन्ते ‘मन्ते ! सकिन प्रमादी
भए ।’

“भिक्षुहो ! अनि उसेंग यमराजा यस्तो भन्दछन्—‘हे पुरुष !
प्रमादको कारणले तंत्रे काय, बचन र मनद्वारा कल्याणकार्यं गरिनस् ।
हे पुरुष ! अब तेलाई त्यस्तो गरिनेछ जस्तो कुनै प्रमादीलाई गरिन्छ ।
जुन त्यो पापकर्म हो त्यो न मेरी आमाले गरेको हो; न पिताले गरेको
हो; न दाजुभाइले गरेका हुन्; न दिवोबहिनीहरूले गरेका हुन्; न
मिद्रामात्यहरूले गरेका हुन्; न जातिबन्धुहरूले गरेका हुन्; न देवताहरूले
गरेका हुन्; न श्रमणकाहरूले गरेका हुन्; परन्तु तंत्रे न त्यो पापकर्म
गरेको होस् । तंत्रे न त्यसको फल भोग्नेछस् ।’

(२) “भिक्षुहो ! यसरो उसेंग यमराजाले पहिलो देवदूतको
सम्बन्धमा सोधी फेरि दोधो देवदूतको सम्बन्धमा उनी सोष्ठन्—‘हे

पुरुष ! मनुष्यहरूमा तेले दोश्रो देवदूत आएको देखिनस् ?' उ यस्तो
मन्छ 'मन्ते ! देखिन ।'

"भिक्षुहो ! अनि यमराजा उसलाई यस्तो मन्छन्—'हे पुरुष !
तेले मनुष्यहरूमा स्त्री वा पुरुष धेरे बिरामी भई दुःखित भएको
देखिनस् ? जो आफ्नै मल-मूत्रमा परी सुतिरहेको, अकलि उठाइदिइरहेको
र अकलि सुताइरहेको ?' उ यस्तो मन्छ 'मन्ते ! देखो ।'

"भिक्षुहो ! अनि यमराजा उसलाई यस्तो मन्छन्—'हे पुरुष !
अनि त्यो बुद्धिमान्, स्मृतिवान् र बुद्धो भएको तेलाई यस्तो लागेन कि म
एनि रोगी स्वभावको हुँ र रोगीपनबाट बचन सविदन । अतः मैले काय,
बचन र मनद्वारा कल्याणकार्य गरुँ !' उ यस्तो मन्छ 'मन्ते ! सकिन
प्रमादी भएँ ।'

"भिक्षुहो ! अनि उसेंग यमराजा यस्तो मन्छन्—'हे पुरुष !
प्रमादको कारणले तेले काय, बचन र मनद्वारा कल्याणकार्य गरिनस् ।
हे पुरुष ! अब तेलाई त्यस्तो गरिनेछ जस्तो कुनै प्रमादोलाई गरिन्छ ।
जुन त्यो पापकर्म हो त्यो न तेरी आमाले गरेकी हो,...परन्तु तेले ने
त्यो पापकर्म गरेको होस् । तेले ने त्यसको फल भोग्नेछस् ।'

(३) "भिक्षुहो ! यसरी यमराजाले उसेंग दोश्रो देवदूतको
सम्बन्धमा सोधी केरि तेश्रो देवदूतको सम्बन्धमा उनी सोछन्—'हे
पुरुष ! मनुष्यहरूमा तेले तेश्रो देवदूत आएको देखिनस् ?' उ यस्तो
मन्छ 'मन्ते ! देखिन ।'

“मिथुहो ! अनि यमराजा उसजाई यस्तो भन्छन्—‘हे पुरुष ! तेजे सनुष्यहृष्मा त्यस्ता स्त्री वा पुरुष देखिनस् कि जो एक दिनमा मरेको, बुइ दिनमा मरेको, तीन दिनमा मरेको वा फूलेको, नीलो भएको र पीपे पीप भएको ?’ उ यस्तो भन्छ ‘भन्ते ! देखेँ !’

“मिथुहो ! अनि यमराजा उसलाई यस्तो भन्छन्—‘हे पुरुष ! अनि त्यो बुद्धिमान्, स्मृतिवान् र बुढो भएको तेलाई यस्तो लागेन कि भ पनि मरण स्वभावको हुँ र मरणबाट बचन सकिदन । अतः मैले काय, बचन र मनद्वारा कल्याणकार्य गरौ !’ उ यस्तो भन्छ ‘भन्ते ! सकिन, प्रमादी भएँ !’

“मिथुहो ! अनि उसेंग यमराजा यस्तो भन्छन्—‘हे पुरुष ! प्रमादको कारणले तेले काय, बचन र मनद्वारा कल्याणकार्य गरिनस् । ‘हे पुरुष ! अब तेलाई त्यस्तो गरिनेछ जस्तो कुनै प्रमादीलाई गरिन्छ । कुन त्यो पापकर्म हो त्यो न तिच्छी आमाले गरेको हो,...परन्तु तेले ने त्यो पापकर्म गरेको होस् । तेले ने त्यसको फल भोग्नेछस् ।’

पञ्चविध दण्डकर्म

“मिथुहो ! यसरी उसेंग तेश्रो देवदूतको सम्बन्धमा सोधपुछ गरी यमराजा घुप लाग्छन् । मिथुहो ! अनि उसलाई नरकपालहूले पञ्चविधनले बाँध्छन् । जस्तै—(१) तातो फलामको किलो हातमा ठोकिदिन्छन्, (२) तातो फलामको किलो ग्रको हातमा ठोकिदिन्छन्,

(३) तातो फलामको किलो खुट्टामा ठोकिदिन्छन्, (४) तातो फलामको किलो अर्को खुट्टामा ठोकिदिन्छन् र (५) तातो फलामको किलो छातोमा ठोकिदिन्छन् । त्यहाँ उसले तीव्र, खरो र कटु दुःखवेदना अनुभव गर्छ । जबसम्म त्यो पापकर्म सकिनेछैन तबसम्म उ मर्नेछैन ।

(१) “भिक्षुहो ! नरकपालहरूले उसलाई तानेर कोदालोले ताच्छन् । उसले त्यहाँ तीव्र, खरो र कटु दुःखवेदना अनुभव गर्छ । जबसम्म त्यो पापकर्म सकिने छैन तबसम्म उ मर्नेछैन । (२) भिक्षुहो ! उसलाई नरकपालहरूले खुट्टा समाती उभिष्ठो पारी छुराले छाला काट्छन् ।... (३) भिक्षुहो ! उसलाई नरकपालहरूले रथ तान्न लगाई बलिरहेको तथा ज्वाला निस्किरहेको भूमिमा यताउता लंजान्छन् ।... (४) भिक्षुहो ! उसलाई नरकपालहरूले बलिरहेको तथा ज्वाला निस्किरहेको ठूलो अङ्गारको पहाडमा चह्न लगाउँछन् र घोलन्न लगाउँछन् ।... (५) भिक्षुहो ! उसलाई नरकपालहरूले खुट्टा समाती उभिष्ठोपारी बलिरहेको तथा ज्वाला निस्किरहेको तातो फलामको कराहीमा हाल्छन् । उ त्यहाँ केणु समान भई पावष्ट र कहिले माथि र कहिले तल जान्छ । प्रनि कहिले तेर्सेपट्टि जान्छ । त्यहाँ उसले तीव्र, खरो र कटु दुःखवेदना अनुभव गर्छ । तबसम्म उ मर्नेछैन जबसम्म त्यो पापकर्म सकिनेछैन । भिक्षुहो ! उसेलाई नरकपालहरूले महा-नरकमा^१ फालिदिन्छन् । भिक्षुहो ! त्यो महानरक यस्तो छ ।

१. अवीचि महानरकलाई नै यहाँ ‘महानरक’ भनिएको हो भनी अ. नि. अ. क. I. पृ. ३७६: देवदूतसुत्तवण्णनाले उल्लेख गरेको छ ।

“चतुक्कण्णो चतुद्वारो, विभत्तो भागसो मितो ।
अयोपाकारपरियन्तो, अयसा पटिकुजिज्ञतो ॥

“तस्स अयोमया भूमि, जलिता तेजसः युता ।
समन्ता योजनसतं, फरित्वा तिद्विति सब्बदा'ति ॥”

अर्थ—

“त्यसलाई चार कुना र चारवटा द्वारमा विभाजन गरिएको
छ । चारेतिर कलामको परखाल र फलामले नै ढाकेको छ । बलिरहेको
र ज्वाला निस्तिरहेको भूमि पनि फलामकै छ । त्यो शय योजन
फराकिलो छ ।”

×

×

×

पृष्ठ सूत्र -

३—पञ्चदूतहरू (देवदूतसुत्त^१)

यस्तो मैले सुनें ।

एक समय भगवान् आवस्तीमा अनाथपिण्डिकको लोतवना-राममा बस्नुभएको थियो । अनि त्यहाँ भगवान्‌ले भिक्षुहरूलाई “भिक्षुहो !” भनी सम्बोधन गर्नुभयो । “भदन्त” भनी ती भिक्षुहरूले भगवान्‌लाई प्रत्युत्तर दिए । अनि भगवान्‌ले यसो भन्नुभयो—

“भिक्षुहो ! जस्तै दैलो भएको दुइ घरको बीचमा उभिइरहेको आँखा देख्ने पुरुषले मानिसहरू घरभित्र पसेको र घरबाहिर गएको देख्छ । चंकमण गरेको र यथाउता डुलेको पनि देख्छ ।

(क-१) यस्तै गरी भिक्षुहो ! अमानुषीय विशुद्ध विव्यचक्षुले च्युत भएको, उत्पन्न भएको, हीन, प्रणीत, सुवर्ण दुर्वर्ण, सुगति र दुर्गतिमा आ-आफ्नो कर्मानुसार गइरहेका मानिसहरूलाई म वेल्दछु ।

१. म. नि. III. पृ. २५०: देवदूतसुत्त, अ. क. IV. पृ. १५०.

‘यी मानिसहरू जो काय सुचरित, वची सुचरित र मन सुचरितले युक्त; प्रायंहरूको अपवाद नगर्ने; सम्यक्दृष्टिक र सम्यक्दृष्टिके काम गर्ने हुन् तिनीहरू शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमा उत्पन्न भए। (क-२) यी मानिसहरू जो काय सुचरित,...र सम्यक्दृष्टिक काम गर्ने हुन् तिनीहरू शरीर छाडी मृत्युपछि मनुष्यहरूमा उत्पन्न भए। (ख-१) यी मानिसहरू जो काय दुश्चरित, वची दुश्चरित र मन दुश्चरितले युक्त; प्रायंहरूको अपवाद गर्ने; मिथ्यादृष्टिक र मिथ्यादृष्टिक काम गर्ने हुन् तिनीहरू शरीर छाडी मृत्युपछि प्रेतविषयमा उत्पन्न भए। (ख-२) यी मानिसहरू जो काय दुश्चरित,...र मिथ्यादृष्टिक काम गर्ने हुन् तिनीहरू शरीर छाडी मृत्युपछि तिरङ्खीनयोनिमा उत्पन्न भए। (ख-३) यी मानिसहरू जो काय दुश्चरित,...र मिथ्यादृष्टिक काम गर्ने हुन् तिनीहरू शरीर छाडी मृत्युपछि अपाय दुर्गति विनिपातमा उत्पन्न भए।

DhammaDigital

(१) “मिल्लो ! अनि उसलाई नरकपालहरूले हातका विभिन्न ठाउंमा समाती यमराजाङ्गाई देखाउंछन्—‘देव ! यो पुरुष आमाको सेवा नगर्ने, बाँबुको सेवा नगर्ने, श्रमणहरूको सेवा नगर्ने, अरहन्तहरूको सेवा नगर्ने, घरको ठूलाबडाहरूको सेवा नगर्ने । देव ! यसलाई दण्ड दिनुहीस् ।’ मिल्लो ! अनि यमराजाङ्गे उसेंग पहिलो देवदूतकी सम्बन्धमा यसरी सोध्छन्—‘हे पुरुष ! मनुष्यहरूमा पहिलो देवदूत आएको तेले देखिनस् ?’ उ यसो भन्छ ‘मन्ते ! देखिन ।’

“मिल्लो ! अनि उसलाई यमराजा यस्तो मन्छन्—‘हे पुरुष !

[२०]

बुद्धकालीन ब्रह्मादिदेव-२

के तंत्रे स्थानो, प्रज्ञानी, उत्तानोपरी सुत्ते र मल-मूत्रमा परी सुतिरहेको आसक देखिनस् ?' उ यसो भन्छ 'भन्ते ! देखेँ।'

"मिक्षुहो ! अनि उसलाई यमराजा यसो भन्छन्—'हे पुरुष ! यस्तो बुद्धिमान् र स्मृतिवान् भई बुढो भएको तेलाई यस्तो लागेन कि म पनि जन्मिने स्वभावको हुँ र जन्मबाट बच्न सविदन । अतः काय, वचन र मनले कल्याणकार्य गर्नुपर्छ ।' उ यसो भन्छ 'भन्ते ! गर्न सकिन, प्रमादी भएँ ।'

"मिक्षुहो ! अनि उसलाई यमराजा यसो भन्दछन्—'हे पुरुष ! प्रमादी भएर तेले काय, वचन र मनले कल्याणकार्य गरिनस् । हे पुरुष ! अब तेलाई त्यस्तो गरिने छ जस्तो कुनै प्रमादीलाई गरिन्छ । जो त्यो पापकर्म हो त्यो न तेरो आमले गरी, न तेरो पिताले गन्यो, न दाजुभाइले गरे, न दिदीबहिनीले गरे, न मित्राभात्यहरूले गरे, न ज्ञातिबन्धुहरूले गरे, न अमण्ड्राह्यणहरूले गरे, न देवताहरूले गरे बल्की तेले न पापकर्म गरिस् । तेले न त्यसको कल भोग्नेछस् ।

(२) "मिक्षुहो ! उसेंग यमराजाले पहिलो देवदूतको सम्बन्धमा सोधपुछ गरी केरि दोश्रो देवदूतको सम्बन्धमा उनी सोछन्—'हे पुरुष ! तेले मनुष्यहरूमा दोश्रो देवदूत आएको देखिनस् ?' उ यसो भन्छ 'भन्ते ! देखिन ।'

"मिक्षुहो ! उसेंग यमराजा यसो भन्छन्—'हे पुरुष ! तेले मनुष्यहरूमा बाङ्ग्नाएको दलिन जस्ते कुप्रो परी थर थर काँच्चे सट्टी टेकी

हिंडिरहेको, योबन वित्तिसकेको, दाँत फुकिलसकेको, केश पाकेको, केश झरेर खल्वाट भएको स्त्री वा पुरुष देखिनस् ?' उ भन्छ 'भन्ते ! देखें !'

"मिथुहो ! उसंलाई यमराजा यसो भन्छन्—'हे पुरुष !
यस्तो बुद्धिमान् र स्मृतिवान् भई बुढो भएको तेलाई यस्तो लागेन कि
भ पनि जरा स्वभावको हुँ, बुढधाइबाट बचन सकिदन । अतः काय,
बचन र मनले कल्याणकार्यं गर्नुपर्छ ।' उ यसो भन्छ 'भन्ते ! गर्न सकिन,
प्रमादी भएँ ।'

"मिथुहो ! मनि उसंलाई यमराजा यसो भन्छन्—'हे पुरुष !
प्रमादी भएर तेले काय, बचन र मनले कल्याणकार्यं गरिनस् । हे पुरुष !
अब तेलाई त्यस्तो गरिनेछ जस्तो कुनै प्रमादीलाई गरिन्छ । जो त्यो
पापकर्म हो त्यो न तेरी आमाले गरी,...बल्की तेले नै पापकर्म गरिस् ।
तेले नै त्यसको कल भोग्नेछस् ।

(३) "मिथुहो ! उसेंग यमराजाहो दोशो देवदूतको सम्बन्धमा
सोधपुछ गरी केरि तेशो देवदूतको सम्बन्धमा उनी सोध्छन्—'हे पुरुष !
तेले मनुष्यहरूमा तेशो देवदूत आएको देखिनस् ?' उ यसो भन्छ 'भन्ते !
देखिन ।'

'मिथुहो ! उसेंग यमराजा यसो भन्छन्—'हे पुरुष ! तेले
मनुष्यहरूमा स्त्री वा पुरुष बेसरी रोगी भई दुःखी भएको, आफ्ने
मल-मूत्रमा लटपटिई मुतिरहेको, अकालि उठाइविएको र अकालि हिडाइ-
दिएको देखिनस् ?' उ यसो भन्छ 'भन्ते ! देखें ।'

“मिथुहो ! उसलाई यमराजा यसो भन्छन्—‘हे पुरुष ! यस्तो बुद्धिमान् र स्मृतिवान् भई बुढो भएको तेलाई यस्तो लागेन कि मणि रोगी स्वभावको हुँ र रोगबाट बच्न सकिन । अतः काय, बच्न र मनले कल्याणकार्यं गर्नुपछं ।’ उ यसो भन्छ ‘भन्ते ! गर्न सकिन, प्रभादी भए ।’

“मिथुहो ! अनि उसलाई यमराजा यसो भन्छन्—‘हे पुरुष ! प्रभादी भएर तेले काय, बच्न र मनले कल्याणकार्यं गरिनस् । हे पुरुष ! अब तेलाई त्यस्तो गरिनेछ जस्तो कुनै प्रभादीलाई गरिन्छ । जो त्यो पापकर्म हो त्यो न तेरी आमाले गरी,...बल्की तेले नै पापकर्म गरिस् । तेले नै त्यसको कल भोग्नेछस् ।’

(४) “मिथुहो ! उसेंग यमराजाले तेश्रो देवदूतको सम्बन्धमा सोधपुछ गरी केरि चौथो देवदूतको सम्बन्धमा उनी सोधछन्—‘हे पुरुष ! तेले मनुष्यहरूमा चौथो देवदूत आएको देखिनस् ?’ उ यसो भन्छ ‘भन्ते ! देखिन ।’

“मिथुहो ! उसलाई यमराजा यस्तो सोधछन्—‘हे पुरुष ! मनुष्यहरूका बीचमा राजाले अपराधी चोरलाई समाती विविध दण्डहरू दिएको तेले देखिनस् ? जस्तै कोरले पिटेको, छडीले पिटेको, मुशोले ठोकेको, हात काटेको, खुट्टा काटेको, हातखुट्टा काटेको, कान काटेको, नाक काटेको, नाक कान काटेको, तताएको फज्जीम टाउकोमा राखेको (विलोङ्घ्यालिक), टाउकोको छाला काटेको (संख्युण्डिक), मुखमित्र जाती राखेको (राहुमुख), तेलमा मिजाएको कपडां शीरमा देरी बालेको

(जोतिमालिक), हातमा तेलमा भिजाएको कंपडा बेरी बालेको (हत्यपञ्जोतिक), गर्धनदेखि तल गोलीगाठासम्म छाला काटेको (एरकवत्तिक), गर्धनदेखि तल नाइटोसम्म धागो जस्तै पारी छाला निकालेको (चौरकण्पतिक), दुइ कुहिमा र दुइ घुँडामा किला ठोको भुइंमा गाडेको (एण्टेयक), मुखको दुडितिरबाट बलछो लगाई मासुको चौटा निकालेको (बलिसमंसिक), माथिदेखि तलसम्म छुराद्वारा पंसा जबै मासुको चौटा काटिएको (कहापणिक), शरीरको सबै भागमा शस्त्रले हानी त्यसमा नून हालेको (खारापतचिछक), कोल्टो सुताई कानबाट शूस्तीले छेडी भुइंमा गाडेको (पलिघपरिवत्तिक), आङ्ग्को छाला निकाली मुग्रोले चूर चूर पारी छालाले बेरेको (पलालपीठक), तातो तेल खन्नाइदिएको, कुकुरले टोकन लगाएको, जिउदै शूलीमा हालेको र शस्त्रले टाउको काटेको ?' उ यसो भन्छ 'भन्ते ! देखें ।'

"सिक्षुहो ! उसेंग यमराजा सोष्ठन्—'हे पुरुष ! यस्तो बुद्धिमान् र स्मृतिमान् बुढो मएको तैलाई यस्तो लागेन कि जो पापकम भएं उसलाई यसे जोवनमा यसरी विविधकारले दण्ड दिइन्छन् भने परलोकको त के कुरा । अतः तैलाई यस्तो लागेन कि किन म काय, धन्वन र मनले कल्याणकार्य नगरूँ ?' उ यसो भन्छ 'भन्ते ! सकिन प्रमादो भएं ।'

"सिक्षुहो ! उसलाई यमराजा यसो भन्छन्—'हे पुरुष ! प्रमादको कारणले तैले काय, धन्वन र मनले कल्याणकार्य गरिनस् । हे पुरुष ! अब तैलाई त्यस्तो गरिनेछ जस्तो कुनै प्रमादीलाई गरिन्छ ।

जो त्यो पापकर्म हो त्यो न तेरी आमाले गरी, न तेरो बाबुले गन्यो,...
बल्कि त्यो पापकर्म तेंले नै गरिस् । अब तेंले नै त्यसको कल भोग्नेछन् ।'

(५) “मिक्खुहो ! अनि उसलाई यमराजाले चौथो देवदूतको सम्बन्धमा कुरा सोधी फेरि पाँचो देवदूतको सम्बन्धमा उनी सोध्छन्—‘हे पुरुष ! तेंले मनुष्यहरूको बीचमा पाँचो देवदूत आएको देखिनस् ?’ उ यसो भन्छ ‘भन्ते ! देखिन ।’

“मिक्खुहो ! उसेंग यमराजा यसो सोध्छन्—‘हे पुरुष ! तेंले मनुष्यहरूको बीचमा स्वी वा पुरुषलाई देखिनस् कि एक दिनमा मरेको, दुइ दिनमा मरेको, तीन दिनमा मरेको अथवा कूलेको, नीलो भाएको र पीपले भरिएको ?’ उ यसो भन्छ ‘भन्ते ! देखूँ ।’

“मिक्खुहो ! उसलाई यमराजा यसो भन्छन्—‘हे पुरुष ! अनि यस्तो बुद्धिमान् र स्मृतिवान् बुढो भएको तेंलाई यस्तो लागेन कि म पनि मरण स्वभावको हुँ र मरणबाट बच्न सकिदन । अतः तेंलाई लागेन कि किन मैले काय, बच्न र मनले कल्याणकार्य नगरूँ ?’ उ भन्छ ‘भन्ते ! सकिन प्रमादी भए ।’

“मिक्खुहो ! उसलाई यमराजा यसो भन्छन्—‘हे पुरुष ! प्रमादको कारणले तेंले काय, बच्न र मनले कल्याणकार्य गरिनस् । हे पुरुष ! अब तेंलाई त्यस्तो गरिनेछ जस्तो कुनै प्रमादीलाई गरिन्छ । जुन त्यो पापकर्म हो त्यो न तेरी आमाले गरी, न तेरो बाबुले गन्यो,... बल्कि त्यो पापकर्म तेंले नै गरिस् । अतः त्यसको कल तेंले नै भोग्नेछन् ।’

पञ्चविध दण्डकर्म

“भिक्षुहो ! उसेंग पाँचो देवदूतको सम्बन्धमा सोधी यमराजा चुप लाग्छन् । भिक्षुहो ! अनि उसलाई नरकपालहरूने पञ्चविध दण्डकर्म दिन्छन्—(१) तातो फलामको किलो हातमा ठोक्छन्, (२) तातो फलामको किलो अर्को हातमा ठोक्छन्, (३) ...^१

महानरक^२

“भिक्षुहो ! त्यो महानरकमा पूर्वी भित्ताबाट ज्वाला निस्की पश्चिमी भित्तामा ठक्कर खान्छ । पश्चिमी भित्ताबाट ज्वाला निस्की पूर्वी भित्तामा ठक्कर खान्छ । उत्तरी भित्ताबाट ज्वाला निस्की दक्षिणी भित्तामा ठक्कर खान्छ । दक्षिणी भित्ताबाट ज्वाला निस्की उत्तरी भित्तामा ठक्कर खान्छ । तलबाट ज्वाला निस्की माथि ठक्कर खान्छ । माथिबाट ज्वाला निस्की तल ठक्कर खान्छ । उ त्यहाँ तीव्र, खरो, कटु दुःख बेदना अनुभव गर्छ । तबसम्म उ भनै छुन जबसम्म त्यो पापकर्म सिद्धिन ।

-
१. यहाँका वाँकी कुराहरू सबै माथि पृ. २५ ‘पञ्चविध दण्डकर्म’ मा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।
 २. ‘महानरक’ भनेको अवीचि महानरक हो । पं. सू. IV. पृ. १५३: देवदूतसुत्तवण्णना । यसको विस्तृत विवरण उक्त पृष्ठमा उल्लेख भएको छ ।

“मिथुहो ! त्यस्तो समय आउँछ कि जब धेरे समयपछि कुनै बहत त्यो महानरकको पूर्वतिरको दैलो खोलिन्छ । उ त्यहाँ बेगले दगुँछं । त्यसरी दगुर्दा उसका छाला, चर्म, मासु र नसा बल्छन् अनि हाडबाट धुँवा निस्कन्छ । अनि फेरि जस्ताको तरतु हुन्छ । मिथुहो ! जब धेरे बेर हुन्छ तब दैलो बरद हुन्छ । उ वहाँ तीब्र, खरो र कटु दुःख देदना अनुभव गर्छ । तबसम्म उ मने छैन जबसम्म त्यो पापकर्म सिद्धिन्न ।

“मिथुहो ! त्यस्तो समय आउँछ कि जब धेरे समयपछि कुनै बहत त्यो महानरकको पश्चिमतिरको दैलो खोलिन्छ.. उत्तरतिरको दैलो खोलिन्छ.... दक्षिणतिरको दैलो खोलिन्छ । उ त्यहाँ बेनले दगुँछं । । तबसम्म उ मने छैन जबसम्म त्यो पापकर्म सिद्धिन्न ।

“मिथुहो ! त्यस्तो समय आउँछ कि जब धेरे समयपछि कुनै बहत त्यो महानरकको पूर्वतिरको दैलो खोलिन्छ । उ त्यहाँ बेगले दगुँछं । त्यसरी दगुर्दा उसका छाला, चर्म, मासु र नसा पनि बल्छन् अनि हाडबाट धुँवा निस्कन्छ । उसलाई त्यहाँबाट निकालेपछि जस्ताको स्यरत्न हुन्छ । उ त्यस दैलोबाट निस्कन्छ ।

“मिथुहो ! त्यस महानरकको सँगसेंगे ठूलो गुहको नरक छ (गूथनिरयो) । उ त्यहाँ खस्छ । मिथुहो ! त्यहाँ सीदो जस्तो मुख भएका कीराहरूले उसको छालामा टोकछन्, छालामा टोकीसकेपछि चर्म टोकछन्, चर्म टोकिसकेपछि मासु टोकछन्, मासु टोकी नसामा टोकछन्, नसा काटेर हाड टोकछन्, हाड टोकी मासी खाएछन् । उ त्यहाँ तीब्र,

खरो र कटु दुःख वेदना अनुभव गर्छ । तबसम्म उ मर्ने छैन जबसम्म त्यो पापकर्म सिद्धिन्न ।

“मिक्षुहो ! त्यो गुहुको नरक सँगसंगै ठूलो कुञ्चकुल नरक (=गोलको आगो जलिरहेको नरक) छ । उ त्यहाँ खस्तु । उ त्यहाँ तीव्र, खरो र कटु दुःख वेदना अनुभव गर्छ । उ तबसम्म मर्ने छैन जबसम्म त्यो पापकर्म सिद्धिन्न ।

“मिक्षुहो ! त्यो कुञ्चकुल नरक सँगसंगै एक योजन जति माथि आएको, सोहङ अड्गुल जति लामो काँडा भएको, बलिरहेको डवाला निस्केको ठूसो सिम्बलीचन छ । उसलाई त्यहाँ राख्छन् पनि किञ्चित्तन् पनि । उ त्यहाँ तीव्र, खरो र कटु दुःख वेदना अनुभव गर्छ । तबसम्म उ मर्ने छैन जबसम्म त्यो पापकर्म सिद्धिन्न ।

“मिक्षुहो ! त्यो सिम्बलीचन सँगसंगै ठूलो असीपत्र बन छ (=छुरा जस्तो दुबैतिर धार भएको पातको बन) उ त्यहाँ पस्तु । अनि बतास आई पातहरू झर्दा हात पनि काटिन्छ, खुट्टा पनि काटिन्छ, हातखुट्टा पनि काटिन्छन्, कान पनि काटिन्छ, नाक पनि काटिन्छ, नाक कान पनि काटिन्छन् । उ त्यहाँ तीव्र, खरो र कटु दुःख वेदना अनुभव गर्छ । तबसम्म उ मर्ने जबसम्म त्यो पापकर्म सिद्धिन्न ।

“मिक्षुहो ! यो असीपत्र बन सँगसंगै ठूलो नुनीलो पानीको नदी^१ छ । उ त्यहाँ खस्तु । उ त्यहाँ पानीको भेलमा उल्टो पनि सुल्टो

१. यस नदीलाई अर्थक्याले ‘वेतरणी परलेको फलामको नदी’ भनी उल्लेख गरेको छ । परं. सू. IV. पृ. १५४: देवदूतमुत्तवण्णना ।

〔३८〕

बुद्धकालीन ब्रह्मादिवेष-२

पनि बगळ । तलतिर माथितिर पनि बगळ । उ त्यहाँ... दुःख वेदना अनुभव गर्छ । तबसम्म उ मर्देन जबसम्म त्यो पापकर्म सिद्धिन्न ।

“मिक्खुहो ! अनि बल्छीले तानेर भुइमा राखी नरकपालहरू उसलाई यसो भन्छन्—‘हे पुरुष ! के चाहन्छो ?’ उ भन्छ ‘भन्ते ! म भोकाएको छु ।’ अनि नरकपालहरूले तातो अंकुशले मुख च्याती पोलिएको तथा बलिरहेको तातो फलामको डल्लो उसको मुखमा राखिदिन्छ । त्यसले उसका ओठहरू पनि डढाउँछ, मुख पनि डढाउँछ, घाँटी पनि डढाउँछ, छाती पनि डढाइदिन्छ र आन्द्राभुँडी समेत निकाली अधोभागबाट निस्कन्छ । उ त्यहाँ...दुःख वेदना अनुभव गर्छ । तबसम्म उ मर्देन जबसम्म त्यो पापकर्म सिद्धिन्न । मिक्खुहो ! अनि नरकपालहरू उसलाई यस्तो भन्छन्—‘हे पुरुष ! के चाहन्छो ?’ उ भन्छ ‘भन्ते ! म प्यासी छु ।’ मिक्खुहो ! अनि नरकपालहरूले तातो अंकुसले उसको मुख च्याती पोलिएका तथा बलिरहेको पग्लेको फलाम मुखमा राखिदिन्छन् । त्यसले उसका ओठहरू पनि डढाउँछ, मुख पनि डढाउँछ, घाँटी पनि डढाउँछ, छाती पनि डढाइदिन्छ, आन्द्रा र आन्द्राभुँडी समेत निकाली अधोभागबाट निस्कन्छ । उ त्यहाँ...दुःख वेदना अनुभव गर्छ । तबसम्म उ मर्देन जबसम्म त्यो पापकर्म सिद्धिन्न । मिक्खुहो ! उसलाई नरकपालहरू फेरि महानरकमा फालिदिन्छन् ।

“मिक्खुहो ! अघि यमराजाङ्गाई यस्तो लाग्यो—‘यो लोकमा जो जसले पापकर्म गर्छ उनीहरूलाई यसरी विविधाकारले दण्ड

‘दिइन्त ! अहो ! मैले मनुष्यत्व पाए हुन्थ्यो । त्यसबाहत तथागत अरहत् सम्यक्-सम्बुद्धको पनि लोकमा उत्पन्न भएको होस् । भगवान्‌को सत्संगत पनि गर्न पाऊँ । वहाँ भगवान्‌ले मलाई धर्मोपदेश पनि गर्न । वहाँ भगवान्‌को धर्मलाई बुझन पनि सकूँ ।’ भिक्षुहो ! यो कुरा मैले कुनै अमण वा ब्राह्मणबाट सुनेर बताएको होइन । जुन कुरा मैले स्वयं जानें, स्वयं देख र स्वयं बुझें सोही कुरा बताएको हुँ ।”

भगवान्‌ले यति भन्नुभयो । यति भन्नुभएपछि फेरि सुगतले यस्तो भन्नुभयो—

१. “चोदिता देवदूतेहि, ये पमजजन्ति माणवा ।
ते दीघरत्तं सोचन्ति, हीनकायूपगा नरा ॥
२. “ये च खो देवदूतेहि, सन्तो सप्पुरिसा इध ।
चोदिता नप्पमज्जन्ति, अरियधम्मे कुदाचनं ॥
३. “उपादाने भयं दिस्वा, जातिमरणसम्भवे ।
अनुपादा विमुच्चन्ति, जातिमरणसङ्खये ॥
४. “ते खेमपत्ता^१ सुखिनो, दिट्ठधम्माभिनिव्बुता ।
सब्बे वेरभयातीता, सब्बदुक्खां उपच्चगु”ति ॥”

अर्थ—

१—“देवदूतहरूद्वारा उत्प्रेरित हुँदा पनि जो माणवहरू प्रमादी हुन्छन् उनीहरू हीन कायमा उत्पन्न भई दीर्घकालसम्म शोक गर्न ।

१. सिं. स्था. रो. मा ‘खेमपत्ता’ ।

[४०]

बुद्धकालीन ब्रह्मादिदेव-२

२—“देवदूतहरूद्वारा उत्प्रेरित भएका जो सन्त सत्पुरुषहरू हुन्
तिनीहरू यहाँ आयंधर्ममा प्रमादी हुन्नन् ।

३—“जन्म मरण हुने उपादानमा भय देखेर जन्म मरणबाट
अनुपादानी भई उनीहरू जन्म मरणबाट मुक्त हुन्छन् ।

४—“क्षेम प्राप्त गरी उनीहरू सुखी हुन्छन् । यसे जीवनमा सबै
क्लेशहरूबाट मुक्त भई, सबै भय र वैरबाट पारंगत भई तथा सबै
दुःखहरूको अन्त्य गठ्नन् ।”

३५। ३. रोहितस्स देवपुत्र

परिचय

रोहितस्स मने ऋद्धि सम्पन्न एक ऋषि थिए । ऋद्धिको प्रभाव आफूमा भएको हुँदा एकदिन पदयात्राद्वारा संसारको अन्तःमा मुने इच्छा उनमा उत्पन्न भयो ।

मनोरथपूर्णीको^१ भनाइअनुसार उनी एक पाइलामा संसारको एक चक्रवाड (—एक चक्रवाल) मा पुग्न सक्ये । त्यसेंले पदयात्राद्वारा संसारको अन्तःसम्म पुग्ने इच्छा उनमा उत्पन्न भएको हो ।

यात्रा शुरु गर्दा उनको जीवनको आयु शय वर्ष जति बाँकी थियो र यात्रा गर्दा गर्दे उनको मृत्यु भएको थियो^२ । दिसा-पिसाब, खान-पान तथा विधामको समय बाहेक उनले निरन्तर यात्रा गरेका थिए भनी

१. II. पृ. ५१०: रोहितस्ससुत्तं, चतुक्कनिपातवण्णना ।

२. मनो. र. पू. II. पृ. ५१०: रोहितस्ससुत्तं, चतुक्कनिपातवण्णना; सार. प I पृ. ६२: रोहितस्ससुत्तं, देवपुत्तसंयुत्तवण्णना ।

अर्थकथाहस्ते^१ उल्लेख गरेका छन् ।

मृत्युपछि उनी रोहितस्स देवपुत्र भई एक देवलोकमा उत्पन्न भए । मूल सूत्रको अध्ययनद्वारा यो बुझिन्छ कि—एकदिन माफूले पूर्वजन्ममा गरेको प्रथासको कुरा संस्मरण भएपछि त्यसबारेमा ‘बुद्धले के भन्दा रहेछन्’ भन्ने विचार लिई उनी बुद्धकहाँ गई बुद्धसंग “जहाँ जन्म-मरण हुम्ह त्यहाँ पदयात्राद्वारा पुग्न सकिन्छ वा सकिन्न ?” भनी सोधेका थिए ।

बुद्धले “त्यस्तो ठाउँमा पदयात्राद्वारा पुग्न सकिन्न” भनी उत्तर दिनुभएको कुरा सुनी रोहितस्स देवपुत्र सारं खुशी भएका थिए । यस कारणले उनी खुशी भएका थिए कि—अधिल्लो जन्ममा उनी महान ऋद्धि सम्पन्न तथा एक पाइलामा संसारको एक चक्रवाड्को अन्तःसम्म पुग्न सक्ने बेलामा शय वर्षसम्म पदयात्रा गरेर पनि उनले संसारको अन्तः पाउन सकेका थिएनन् । यही कुराको संस्मरण गरी उनी भगवान्को उत्तरमा खुशी भएका हुन् ।

भगवान्ले पदयात्राद्वारा लोकको अन्तः पुग्न नसक्ने कुरा मात्र बताउनु भएको होइन, अपिच लोकको अन्तःमा नपुगी दुःखबाट छुटकारा पनि पाउन सकिन्दैन भन्ने कुरा पनि बताउनु भएको कुरा तलको मूल सूत्रले नै उल्लेख गरेको छ ।

१. मनो. र. पू. II. पृ. ५१०: रोहितस्समुत्त, चतुर्बन्धनिपातवण्णना; सार. प. I. पृ. ६२: रोहितस्समुत्त, देवपुत्रसंयुतवण्णना ।

यसको अर्थ प्रकाश पानु हुँदै बहाले—“यसे शरीरमा दुःख, दुःख समुदय, दुःखनिरोध तथा प्रतिपद्-सत्य पाइन्छन्; तर कुनै काठको टूका वा ढूँगाको गीर्खामा होइन” भन्ने कुरा भन्नुभएको छ^१।

भनाइको तात्पर्य हो—जहाँ पञ्चस्कन्ध हुन्छ त्यहाँ दुःख पनि हुन्छ। जहाँ पञ्चस्कन्ध हुन्न त्यहाँ दुःख पनि हुन्न। जहाँ दुःख र समुदय-सत्यको ज्ञान हुन्छ त्यहाँ निरोध र मार्गसत्यको पनि ज्ञान हुन्छ। ज्ञान भएपछि अवबोध गर्नको निमित्त प्रेरणा मिल्दछ, प्रेरणाद्वारा प्रयत्न गरिन्छ, अनि प्रयत्नद्वारा सत्यको अवबोध हुन्छ। अवबोध भएपछि दुःखको अन्तः हुन्छ र यही नै संसारको अन्तः हो भन्ने ज्ञान पनि उत्पन्न हुन्छ। त्यसले तलको मूल सूबले—

“गमनेन न पत्तब्बो, लोकस्सन्तो कुदाचनं ।
न च अप्पत्वा लोकन्तं, दुक्खां अतिथं पमोचनं” भनी उल्लेख
गरेको हो ।

x

x

x

१. मनो. र. पू. II. पृ. ५१०; सार. प. I. पृ. ६२: रोहितस्समुत्त-
वणना ।

केही रोहितस्स नामहरू

- (१) **रोहितस्स (सुत्तं)**—यो सूव्र अं. नि-४, पृ. ४६ः रोहितस्स वर्गमा उल्लेख भएको छ ।
- (२) **रोहितस्स (सुत्तं)**—यो सूव्र सं. नि. I. पृ. ५६ः देवपुत्र-संयुतमा उल्लेख भएको छ ।
- (३) (द्रुतिय) **रोहितस्स (सुत्तं)**—यो सूव्र अं. नि-४, पृ. ५१ः रोहितस्स वर्गमा उल्लेख भएको छ । यसे सूव्रको कुरा अगाडि अनुदित भएको छ । माथि नं. १ र २ मा पर्न यही नै कुरा उल्लेख भएका छन् ।
- (४) **रोहितस्स (बग्गो)**—यो वर्ग चाहिं अं. नि. चतुर्बज्जनिपातको पाँचौ वर्ग हो ।
- (५) **रोहितस्स (देवपुत्रो)**—यो एक देवपुत्रको नाम हो । यिने देवपुत्रका कुरा अगाडि उल्लेख भएको छ ।
- (६) **रोहितस्स**—यो चाहिं कोणागमन बुद्धको पालामा मानिसहरू-लाई भनिने नाम हो । सं. नि. II. पृ. १६०ः वेपुल्लपठवतसुत्तं, अनमतगसंयुतं ।

X

X

X

मूल सूत्र—

**यात्राद्वारा अन्त्यसम्म पुरन सकिश्च
(द्वितीय रोहितस्ससुत्तं॑)**

अनि त्यस रात वितिसकेपछि॒ भगवान्‌ले भिक्षुहरूलाई आमन्वण
गर्नुभयो—

“भिक्षुहो ! यो वितेको रातमा, रात वितिसकेपछि मुन्दर रूप
धारण गरो जेतबन जाम्भे आलोकितपारो रोहितस्स देवपुत्र जहाँ म

१. अं. नि-४, पृ. ५१: रोहितस्सवगो; अ. क. II. पृ. ५१०: यस्तै

सूत्र अं. नि-४, पृ. ४६ को रोहितस्ससुत्तंमा, सं. नि. I. पृ. ५६
को रोहितस्ससुत्तं देवपुत्रसंयुत्तंमा र सं. नि. III. पृ. ८६:
लोकन्तगमनसुत्तं, सलायतनसंयुत्तंमा पनि उल्लेख भएको पाइन्छ ।

२. अधिल्लो रातमा रोहितस्स देवपुत्र भगवान्कहाँ आई प्रश्न सोधेका
थिए । अनि भोलिपल्ट भगवान्‌ले सोही कुरा भिक्षुहरूलाई
सुनाउनकोनिमित्त भिक्षुहरूलाई बोलाउनु भएको हो ।

रोहितस्स देवपुत्र आई भगवान्कहाँ प्रश्न सोधेका यस्तै
कुरा अं. नि-४, पृ. ४६: रोहितस्स देवपुत्रं सूतमा पनि उल्लेख
भएको पाइन्छ ।

चिएं त्यहाँ आए । मकहाँ आएपछि अभिवादन गरी एक छेउमा बसे ।
मिक्खुहो ! एक छेउमा बसेका रोहितस्स देवपुत्रले मलाई यसो भने—

‘भन्ते ! जहाँ न जन्मिन्छ, न बुढो हुन्छ, न मृत्यु हुन्छ, न च्युत हुन्छ,
न उत्पन्न हुन्छ, भन्ते ! यात्राद्वारा त्यस्तो लोकको अन्त्यसम्म पुग्न
वा जान्न वा देखन सकिन्छ के ?’

“मिक्खुहो ! यसोमन्वा रोहितस्स देवपुत्रलाई भैले यसो
भने—‘आवुसो ! जहाँ जन्मिन्न, जहाँ बुढो होइन्न, जहाँ मृत्यु हुन्न, जहाँ
च्युत हुइन्न, जहाँ उत्पन्न पनि हुइन्न—त्यस्तो लोकको यात्राद्वारा अन्त्य-
सम्म पुग्न वा जान्न वा देखन सकिन्छ भनी म भन्दिन ।’

“मिक्खुहो ! यसोमन्वा रोहितस्स देवपुत्रले मलाई यसो
भने—‘आश्रय हो, भन्ते ! प्रद्भूत हो भन्ते ! अहा ! कति सुभाषित
कुरा भन्तुभएको’ । जो तपाइँ भन्तुहुन्छ कि—त्यस्तो लोकको अन्त्यसम्म
यात्राद्वारा पुग्न वा जान्न वा देखन सकिन्दैन—जहाँ न जन्मिन्छ,
न बुढो हुइन्छ, न मृत्यु हुन्छ, न च्युत हुइन्छ, न उत्पन्न ने हुइन्छ ।

१. रोहितस्स देवपुत्रले भौतिक लोकलाई ध्यानम् राखी ‘लोक’ भन्ने
शब्द प्रयोग गरेका थिए । बुद्धले अभिसंस्कार लोकलाई ध्यानमा
राखी ‘लोक’ शब्द प्रयोग गर्नु भएको छ । भित्री अर्थ नबुझिए
तापनि आफूले सोधेका लोक सम्बन्धी प्रश्नको उत्तर आफ्नो
अनुभवद्वारा ठीक लागेकोले अति प्रसन्न भई ‘अहा, कति सुभाषित
कुरा भन्तुभएको’ हो भनी देवपुत्रले भनेका हुन् । मनो. र. पू. II.
पृ. ५१०: रोहितस्ससुत्तवण्णना ।

‘भन्ते ! धेरै समय अधि म आकाशमा जानसबने ऋद्धि सम्पन्न भोजपुत्र रोहितस्स भन्ने ऋषि भएको थिए । भन्ते ! त्यसबाहुत ममा यस्तो बेग थियो—जस्तै कुनै शिक्षित, दक्ष, अभ्यस्त हुने वढ धनुर्धारीले विना कठिनाइद्वारा ताडको रुखलाई छेड्छ, अथवा जतिञ्जेलसम्ममा ताडको छाया ढलिकन्ठ—त्यतिञ्जेलसम्ममा म पूर्वबाट पश्चिम समुद्रसम्म हिडाइद्वारा पुगेर आउनसबने शक्ति र बेग ममा थियो । भन्ते ! यस्तो हिडाइको शक्ति र बेग हुने ममा यस्तो इच्छा उत्पन्न भयो कि—हिडाइद्वारा म लोकको अन्तमा पुग्नेछु । भन्ते ! अनि न खाइकन, न पिइकन, झाडा-पिसाब नगरिकन, ननिदाइकन, थकाइ नमारिकन’—शय वर्ष आयु भएको^१ म शय वर्ष जीविका गरी शय वर्षसम्मै हिडो लोकको अन्त्यमा पुग्नुमन्दा अगाडि ने मेरो मृत्यु भयो । आश्र्यं हो भन्ते ! अद्भूत हो भन्ते ! अहा, कति सुभाषित कुरा भन्नुभएको । जो तपाईं भन्नुहुन्छ कि—त्यस्तो लोकको अन्त्यसम्म यात्राद्वारा पुग्न वा जान्न वा देखन सर्किदैन—जहाँ न जन्मिहुन्छ, न बुढो हुइन्छ, न मृत्यु हुन्छ, न च्युत हुइन्छ, न उत्पन्न नै हुइन्छ ।’

१. ‘न खाई न पिई’ आदि भन्नेको अर्थ व्याख्या गर्दै मनोरथपूरणीले ‘खान, पान, दिसा-पिसाब बाहेक अरु समय हिडेको’ भन्ने उल्लेख गरेको छ । मनो. र. पू. II. पृ. ५१० रोहितस्समुत्तवण्णना ।
२. त्यस समय मनुष्यहरूको आयु धेरै हुन्ये र शय वर्ष आयु बाँकी रहेको बेलामा रोहित ऋषिले हिड्ने काम शुरु गरेको थियो । मनो. र. पू. II. पृ. ५१०.

“मिश्रो ! यस्तोमन्वा रोहितस्स देवपुत्रङ्गाई मैले यसो
भने—

“आवुसो ! जहाँ न जन्मिइन्छ, न दुःखो हुइन्छ, न मृत्यु हुन्छ, न
च्युत हुइन्छ, न उत्पन्न ने हुइन्छ—त्यस्तो सोकको अन्त्यसम्म यात्राहारा
पुग्न वा जान्न वा देख्न सकिन्छ भनी म भन्दिन । आवुसो ! सोकको
अन्त्यमा न पुगिक्न दुःखको अन्त हुन सक्छ भनेर पनि म भन्दिन ।
आवुसो ! यही व्याम-प्रमाण भएको चित्तयुक्त शरीरमा नै म
सोकको^१ प्रश्नापन (=सम्मति) गर्दूँ, लोक समुदयको पनि
प्रश्नापन गर्दूँ, लोक निरोधको पनि प्रश्नापन गर्दूँ र लोक निरोध
गामिनी प्रतिपद्को पनि प्रश्नापन गर्दूँ ।

१—‘गमनेन न पत्तब्बो, लोकस्सन्तो कुदाचनं ।

न च अप्पत्वा लोकन्तं, दुख्या अतिथि पमोचनं ॥

२—‘तस्मा हवे लोकविद् सुमेध,
लोकन्तगू विसित ब्रह्मचरियो ।
लोकस्स अन्तं समितावि जत्वा,
नासीसती^२ लोकमिमं परंचाति ॥’

१. यहाँ लोक भनी दुःख आर्यसत्यलाई भनिएको हो । यो दुःखादि
चारै सत्यहरू चतुर्महाभूतयुक्त शरीरम् हुन्छ सिवाय अन्त हुन
सक्दैन । त्यसैले दुःख, दुःख समुदय, दुःख निरोध तथा दुःख
विरोधगामिनी प्रतिपदा पनि यसै शरीरको आधारमा हुन्छन् भनी
भनिएको हो । मनो. र. पृ. II. पृ. ५११: रोहितस्समुत्तवण्णना ।
२. सिहलमा: ‘नासीसती’, रोमनमा: ‘नासीसति’ ।

—अर्थ—

१—‘गमनद्वारा लोकको अन्त्यसम्म कहिलये पनि पुग्न सकिन्न,
लोकको अन्त्यमा नपुणिकन दुःखबाट मुक्त पनि हुन सकिन्न ।

२—‘इप्सेले लोकलाई जान्न चाहने, लोकको अन्त्यमा पुग्न चाहने
बुद्धिमानीले अत्यचर्यवास पूरा गर्नुपछं; सबै पापको अन्त गर्नु नै लोकको
अन्त्य हो भन्ने जानी यो लोक र परलोक दुर्बंको आशा गर्दैन ।’



३६।४. वासुदत्त देवपुत्र

पृष्ठ सूत्र -

कामराग छाडन स्मृतिमान् हनुपर्छ
(वासुदत्तसुतं^१)

यस्तो मेले सुनें ।

एक समय भगवान् राजगृहस्थित वेगुवनको कक्षन्दक-
 निवापमा बस्नुभएको थियो । अनि वासुदत्त देवपुत्र रात वितिसके-
 पछि सुन्दर रूप धारण गरी वेगुवन जम्मै आलोकित पारी जहाँ
 भगवान् हनुहन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन
 गरी एक छेउमा उभिए । एक छेउमा उभिएका सो वासुदत्त देवपुत्रले
 भगवान्को अगाडि यो गाथा भने—

“सतिया विय श्रोमटो, डयहमानो व मत्थके ।
 कामरागप्यहानाय, सतो भिक्खु परिव्वजेति ॥”

१. सं. नि. I. पृ. ५१: देवपुत्तसंयुतः; अ. क. I. पृ. ८८.

अर्थ—

“भालाले रोपेको (=ओमटो) जस्तै प्रथवा शीर जलेको जस्तै पीडादायक कामरागलाई हटाउनको निमित्त मिथु सृतिमान् भई बस्तुपछं ।”

(भगवान् भन्नुहुन्त्र—)

“सत्तिया विय ओमटो, डधमानो व मत्यके ।
सक्कायदिट्टिप्पहानाय, सतो भिक्खु परिब्बजे’ति ॥”

१. पालि साहित्यमा चार प्रकारका भालाले रोपिने कुरा छन्—

(१) माथितिर बसी तलतिर दिने प्रहारलाई ‘ओमटो’ भन्दछन् ।

अर्थात् माथिदेखि तलतिर रोपिने भनिएको हो । (२) तलतिर बसी माथितिर दिने प्रहारलाई ‘उम्मटो’ भन्दछन् । अर्थात् तलतिरबाट माथितिर रोपिने भनिएको हो । (३) खापामिव चूकूल पसाल्ने जै पसाल्ने प्रहारलाई ‘मटो’ भन्दछन् । अर्थात् दायाँबाट बायाँतिर वा बायाँबाट दायाँतिर रोपिने भनिएको हो । (४) अर्थ प्रकाग्ले गर्ने सबै किसिमका प्रहारलाई ‘त्रिमटो’ भन्दछन् । यस सूत्रमा माथिबाट तलतिर रोपिने प्रहारलाई संकेत गर्दै ‘ओमटो’ भनी भनिएको हो । सं. नि. आ. क. I. पृ. ३८: सत्तिमुत्तवण्णना ।

[५२]

बुद्धकालीन ब्रह्मादिदेव-२

अर्थ—

“भालाले रोपेको जस्तै अथवा शीर जलेको जस्तै पीडादायक कामरागबाट हट्नको निमित्त सत्काय-टष्ठिलाई हटाउन सक्नुपर्छ ।”

Dhamma.Digital

३७। ५. वेण्डु देवपुत्र

मूळ सूत्र—

मृत्युको वशमा जाँदेनन्

(वेण्डुसुत्तं१)

आवश्यकीया ।

एक छेउमा उभिएका वेण्डु^२ देवपुत्रले भगवान्को अशाङ्गि यो
गाथा भने—

“सुखिता^३ व न्ते^४ मनुजा, सुगतं परिरुपसिय ।

युञ्ज^५ गोतमसासने, अप्पमत्तानुसिक्खरेऽति ॥”

अर्थ—

“सुखतको उपासना गर्ने प्राणीहरू सुखो हुन्छन् । त्यसले धर्मं
सिकेर, अप्रमादी भई गोतमको शासनमा लाग ।”

१. सं. नि. I. पृ. ४६: देवपुत्तसंयुत्तं; अ. क. I. पृ. ८७.

२. सिहलमा: ‘वेण्डु’ ।

३-४. सिहल र स्याममा: ‘सुखिता वत ते’ ।

५. सिहलमा: ‘युञ्ज’ ।

[५५]

बुद्धकालीन ग्रहणविवेच-२

(भगवान् भन्तुहृष्ट—)

“ये मे पवृत्ते^१ सत्थिपदे^२ (वेण्डूति भगवा)
अनुसिक्खन्ति ज्ञायिनो ।
काले ते अप्पमज्जन्ता, न मच्चुवसगासियुंति ॥”

आर्य—

“हे वेण्डु ! जो ध्यानोहरू मेले बताएका शिक्षापदहरू राघ्ररी
सिवठन् उनीहरू समयमे अप्रमादो भई मृत्युको वशमा जाँदेनन् ।”

Dhamma.Digital

-
१. सिहलमा र स्याममा: ‘वृत्ते’ ।
 २. नालन्दा पालिमा: ‘सट्टिपदे’ ।

३८।६. वेपचित्ति असुरेन्द्र

परिचय

संयुतनिकाय I. पृ. २२२: वेपचित्ति सूत्र, सबकसंयुत्त अनुसार अरापूर्वकालमा देवताहरू र असुरहरूका बोच संग्राम भएको थियो । त्यसबছत वेपचित्ति असुरेन्द्रले असुरहरूलाई “हे भारिष ! यदि देव र असुरहरूको संग्राममा देवताहरूलाई पराजित गर्न सक्यो भने कएठक-पञ्चक बन्धनले बाँधी शक्त हेवेन्द्र (=इन्द्र) खाई असुरपुरमा मकहै त्याउनू” भनी आज्ञा दिए । किन्तु यस संग्राममा असुरहरू ने पराजित भएका थिए भन्ने कुरा उपरोक्त सूत्रमा उल्लेख भएको छ । जुन सूत्र अगाडिको पहिलो सूत्रमा अनुदित भएको छ ।

यो वेपचित्ति असुर चाहिं असुरहरूमध्येका सबभन्दा जेठा हुन् भनी सं. नि. अ. क. I. पृ. २६३: वेपचित्ति सुत्तवण्णना, सबकसंयुत्तले उल्लेख गरेको छ । अं. नि. अ. क. II. पृ. ७५८: पहारादसुत्तवण्णना, अटुकनिपातले चाहिं असुरहरूमध्येका वेपचित्ति, राहु र पहाराद भन्ने तीनजना असुरहरू जेठा हुन् भन्ने कुरा उल्लेख गरेको छ ।

एक समय कपिजवस्तुको महाबनमा भगवान् ५०० मिथुहरू-सँग बसिरहनुभएको थियो । त्यसबेला त्यहाँ देवताहरूको पनि समागम भएको थियो^१ । त्यसबाट यी वेपचित्ति असुरेन्द्र, सुचित्ति, पहाराद र नमुचीसँग त्यहाँ गएका थिए^२ ।

मुमङ्गलविलासिनी II. पृ. ४१६: महासमयसुत्तवण्णनानुसार यी असुरहरू चाहिं धनुषधारी र महासमुद्रवासी हुन् । नमुची मार चाहिं परनिर्मितवशवर्ती देवलोकवासी हुन् ।

संयुतनिकाय I. पृ. ४८ र ४९ मा उल्लिखित सुरियसुत्तं र अन्विमसुत्तं अनुसार जब राहु असुरेन्द्रले यिनीहरूलाई समातेका थिए तब यिनीहरूले भगवान्को संस्मरण गरेका थिए । जब यिनीहरूले भगवान्को संस्मरण गरी “नमो ते बुद्ध बीरथु...” भन्ने गाथा उच्चारण गरे तब राहु असुरेन्द्र थर थर काँप्दै वेपचित्ति असुरेन्द्र-कहाँ गएका कुराबाट वेपचित्ति असुरेन्द्र असुरहरूमध्ये जेठा थिए भन्ने कुरा प्रमाणित हुन्छ । चन्द्रम सूत्रको अनुवाद लेखकको बु. ब्र. भा-१, पृ. २३६ मा ‘राहु असुरेन्द्रले समाते’ भन्ने शीर्षकमा उल्लेख भएको छ ।

सं. नि. I. पृ. २२८ को समुद्रकसुत्त अनुसार शीलवान् ऋषिहरू एक समुद्रको तीरमा बसिरहेका थिए । अनि उनीहरूले देव र असुरहरूका बीच क्षणडा भएको कुरा सुनेर आफूहरूलाई बिघ्न-बाधा

१. दी. नि. II. पृ. १८६: महासमयसुत्त ।

२. दी. नि. II. पृ. १६३: महासमयसुत्त ।

नहोस् भन्ने हेतुले असुरहरूकहाँ गई अभय माग्न गए । परंतु असुरहरूका प्रमुख सम्बरले उनीहरूलाई भय ने दिन्छु भनेका सुनेर ऋषिहरूले उनलाई “त्यसोभए तिमीलाई पनि कहिल्ये मनमा शान्ति नहोस्” भनी सरापे । यसले गर्दा सम्बरको मनमा शान्ति भएन । चित विस्तित हुनथाल्यो । यसले गर्दा त्यहीरेखि सम्बरलाई “वेपचित्ति” भन्न थालिएको हो भनी सं. नि. अ. क. I. पृ. २६६: समुद्रक्षुतवण्णना, सबकसंयुत्तले उल्लेख गरेको छ । जुन कुरा आगाडिको दोध्रो सूत्रमा अनुदित भएको छ ।

ऋषिहरूको सरापको कारणले वेपचित्तिलाई कहिल्ये सन्चो हुँदैनथ्यो । यी वेपचित्ति असुरेन्द्र यिसन्चो भइरहेको बेलामा शक देवेन्द्र उनलाई हेन आएका थिए । अनि त्यसबछत वेपचित्तिले आफूलाई औषधी गर्नको निमित्त शकलाई भन्दा शकले “त्यसोभए मलाई ‘सम्बरीमाया’ सिकाइदेउ” भनी भनेका थिए । उनको रोग निको पारिदिने बारेमा शक देवेन्द्रले यस्तो सोचेका थिए—

“यी वेपचित्तिलाई ऋषिहरूले सरापेको कारणले यसो हुन गएको हो । यदि यिनले मलाई ‘सम्बरीमाया’ सिकाइदिए भने यिनलाई ऋषिहरूकहाँ लगो उनीहरूद्वारा कमा दिलाइदिनेछ । अनि यिनलाई सन्चो हुनेछ ।”

किन्तु वेपचित्तिले ‘सम्बरीमाया’ सिकाइदिने बारेमा असुरहरूसेंग सोध्दा उनीहरूले “यस्तो मन्त्र नजान्दा त हामीहरूलाई दुःख कष्ट दिन्छन् भने यो मन्त्र जाने भने त आपनै हात आफैले कर्दै जस्तो

हुनेछ । अतः नदिन् “मनेको सुनी वेपचित्तिले शक्छाई “हे शक ! ‘सम्बरीमाया’ जान्ने इच्छा नगर्नुहोस् । यसको प्रयोग गनले शब्दवर्णसम्बन्ध नरकमा पास्तुपछं” मनो सिकाइविएनन् । शक पनि त्यसं घर्त्तर गए भनी सं. नि. अ. क. I. पृ. २७२ः सम्बरिमायासुत्तवण्णनाले उल्लेख गरेको छ ।

हुन त यी शक र वेपचित्ति ज्वाई र समुरा हुन । शक देवेन्द्र वेपचित्तिका ज्वाई हुन् ।

घम्मपढुकथा, अप्पमाद वर्गको महालिपञ्चवत्थ अनुसार शक देवेन्द्र हुने मध्य माणवको कथामा यसरी उल्लेख भएको छ—

त्यसबखत अघ माणवका चारजना स्वीहरू थिए । सुधम्मा, नन्दा, चित्ता र सुजाता^१ । मृत्युपछि सुजाता एकजना बाहेक अरु सबै मध्य माणवसँगै ब्रह्मिश देवछोकमै उत्पन्न भए ।

अनि ब्रह्मिश भवनमा उत्पन्न भएका शक देवेन्द्रले सुजाता कहाँ उत्पन्न भएकी रहिछन् भनी हेर्दा मनुष्य छोंदा कुनै पुण्यकार्य नगरी अहिले बकुल्लो भएर अमुक तलाउमा जन्मेकोछिन् भन्ने कुरा बुझी उनलाई पुण्यगर्न लगाई आफू भएको भवनमा ल्याउने इच्छा गरी शक अज्ञात भेष लिई उनकहाँ गई “के गर्दैछो ?” भनी सोधे । उनले

१. सं. नि. अ. क. I. पृ. २६५ः अरञ्जायतन इसिसुत्तवण्णना, सकक-
सयुत्त ।

२. जातकटुकथाहरूमा चाहिं ‘सुजा’ मात्र उल्लेख भएको छ ।

“तपाईं को हुनुहुन्छ ?” भनी सोधेपछि “म तिन्हि पति मघ माणव हुँ”
भनी शक्क्ले भने ।

“तपाईं कहाँ जन्मिनुभयो नि ?”

“म ब्रथस्त्रिश देवछोकमा उत्पन्न भएँ । तिन्हा साथीहरू कहाँ
जन्मे भन्ने कुरा तिमीलाई याहाल के ?”

“स्वामी याहालेन । उनीहरू कहाँ जन्मे त ?”

“उनीहरू पनि मसंगै ब्रथस्त्रिश भवनमै उत्पन्न भएका छन् ।
मैले भने जस्तै गर्न सबैध्यो भने तिमी पनि त्यहाँ उत्पन्न हुन
सक्नेछ्यो ।”

“हुन्छ गर्नेछु ।”

“त्यसोमाए पञ्चशील पालन गर । हिसा गरी नखाउ” भनी
उनलाई पञ्चशीलका कुरा बताए ।

एकदिन उनको परीक्षा गर्न तलाउको तीरमा मरे जस्तै गरी
माछा भई बसिरहे । ‘मरेको माछा’ भन्ने ठानी बकुल्लाले माछा टिपेर
खानलागदा पुच्छर फर फर हल्लायो । बकुल्लाले ‘जिउदो रहेछ’ भनी
छाडिदियो । तीन पटकसम्म शक्क्ले यसरी परीक्षा गरिसकेपछि उसलाई
“यस्तै गरी रान्नरी शील पालन गरेमा मृत्युपछि तिमी भक्ति आउन
सक्नेछ्यो” भनी शक्क गए ।

सो बकुल्ला पनि खान नपाई सुक्यो र मृत्यु भयो । पछि बारा-
णशीमा एक कुमालेको छोरी भई जन्मी । अनि उनी पन्द्र सोहू वर्ष हुँदा

एकदिन शक्ते “सुजाता कहाँ जन्मेकी रहिछन्” भनी दिव्यत्वभूद्वारा हैरा बाराणशीमा एक कुमालेको छोरी भएर जन्मेकी कुरा थाहापाए । अनि उनलाई उद्धाए गर्नको लागि शक्त काँक्रो बेचनेको भेषलिई पञ्चशील पालन गर्नेलाई थी काँक्राहरू दिनेलु भन्दै त्यस गाउँमा घुमे । सो केटी आई म पञ्चशील पालन गर्दू भनी भवेपछि उनलाई ती रत्नभय काँक्राहरू दिई फर्केर गए । ती धनद्वारा दानपुण्य गरी अखण्डरूपले पञ्चशील पालन गरी मृत्युपछि शक्तको शत्रुकुल असुरको धरमा वेपचित्तिकी छोरी भई उनी उत्पन्न भइन् । दुइ दुइ आत्मभावमा परिशुद्ध पञ्चशील पालन गरेकी हुँदा उनी अरुमन्दा विशेष रूपले मुन्दरी थिइन् ।

अनि छोरी माग्न आउनेहरूलाई वेपचित्तिले “तिमीहरू मेरी छोरीको लागि योग्य छैनो” भन्दथ्यो । अनि एकदिन वेपचित्तिले मेरी छोरीले आफूलाई सुहाउँदो पुरुष आफैले रोजैछिन् भनी असुरहरू भेलागरी स्वयंवर गर्न लगाए ।

संयोगवश त्यसे दिन शक्ते सुजाता कहाँ जन्मेकी रहिछिन् भनी विचार गर्दा स्वयम्बर गर्न लागिरहेको बुझी एक बुढो असुरको भेष धारण गरी शक्त पनि असुरहरूको समूहको एक द्येउमा उभिइरहे ।

सुजाता असुर कन्याले पुरुष चुन्न लाग्दा अधि साथमा बसिसकेको कारणले गर्दा मनमा स्नेह उत्पन्न भई सो भेषधारी बुढो शक्तडाई माला पहिराइन् । यत्तिकैमा त्यहाँ भेला भएका असुरहरू “अहो कस्तो बुढोलाई स्वयम्बर गरेकी !!!” भन्दै के हल्ला हुनलागेको

थियो शक्ति सु जातालः ई लिई “म शक्ति हुँ” भन्दे भागिहाले । “बुढो शक्ते छकाए” भन्दे असुरहरूले शक्तिलाई लखेट्नथाले ।

असुरकी छोरी भएकी हुनाले सुजाताको शक्ति देवेन्द्रसँग जहाँ गए पनि आफूलाई साथपा संजाने वर मागिन् ।

असुर कन्या भएकी हुनाले शक्ति देवेन्द्रकी स्त्री सुजाताङ्कः ई पालि साहित्यमे ‘सुजं असुर कब्जं’ भनी उल्लेख गरेको हो ।

यसरी शक्ति देवेन्द्र वेपचित्ति असुरेन्द्रका ज्वाइ भएका हुन । रासुरा र ज्वाइ भएता पनि यिनीहरूका बीच कहिले झागडा र कहिले मेजमिलाप हुन्थ्यो । यस संग्रहमा पनि यस विषयका सूत्रहरू उल्लेख भएका छन् ।

यी वेपचित्ति असुरेन्द्र कपिलचस्तुको देवसमागममा पनि उपस्थित रहेको कुरा दी. नि. II. पृ. १६३, महासमय सूत्रमा उल्लेख भएको पाइन्छ । *Dhamma.Digital*

x

x

x

१. धम्म. प. अ. क. पृ. १६७-७३: महानिपञ्चवत्थु, अष्टमादवाग्मो ।
यसको विस्तृत कथानिक्षु अनुरुद्धद्वारा अनुदित नेवारी धम्मपदठु-
कथा भा-२, पृ. ११८ देखि उल्लेख भएको छ ।
२. जा. अ. क. IV. पृ. ७: महासुकजातकं, नं. ४२६.
३. सं. नि. अ. क. I. पृ. २६५: अरञ्जायितन इसिसुत्तवण्णना,
सक्कसंयुतं ।

केही वेपचित्ति नामहरू

- (१) वेपचित्ति (असुरेन्द्र)—यो एक असुरहरूका प्रमुख राजा हैं। यिनके कुरा अगाडि उल्लेख भएको छ ।
- (२) वेपचित्ति (सुत्तं)—यो सूत्र सं. नि. I. पृ. २२२ सम्पर्कसंयुतमा उल्लेख भएको छ । यसको अनुवाद अगाडिको पहिलो सूत्रमा भएको छ ।

x

x

x

मूल सूत्र—

१-क्षमाद्वारा सबैको भलो हुन्छ (वेपचित्तिसुत्त^१)

आवश्टीमा ।

“मिशुहो ! धेरै अधि देव र प्रसुरहरूको संग्राम भएको थियो । मिशुहो ! प्रनि वेपचित्ति असुरेन्द्रले प्रसुरहरूलाई आमन्वण गरे—‘मारिष ! यदि देवहरूको संग्राममा प्रसुरहरूले जिती देवहरूलाई पराजित गरेमा सो शक्ति देवेन्द्रलाई कण्ठपञ्चक बन्धनले^२ बाँधी प्रसुरपुरमा मकहाँ ल्याउनू ।’ मिशुहो ! शक्ति देवेन्द्रले पनि त्रयस्त्रियशका देवहरूलाई आमन्वण गरे—‘मारिष ! यदि देवहरूको संग्राममा देवहरूले जिती प्रसुरहरूलाई पराजित गरेमा सो वेपचित्ति असुरेन्द्र-लाई कण्ठपञ्चक बन्धनले बाँधी सुधर्मा सभामा मकहाँ ल्याउनू ।’

१. सं. नि. I. पृ. २२२: सक्कसंयुत्त ; अ. क. I. पृ. २६३.

२. दुइ हात, दुइ खुट्टा र घाँटीमा बाँधेलाई ‘कण्ठपञ्चक बन्धन’ भनिन्छ । सार. प. I. पृ. २६३: वेपचित्तिसुत्तवण्णना ।

“त्यस संग्राममा देवहरूले जिते असुरहरू पराजित भए। मिक्षुहो ! अनि वर्यस्त्रिश देवताहरूले वेपचित्ति असुरेन्द्रलाई कण्ठपञ्चक बन्धनले बाँधी सुधर्मा सभामा शक्र देवेन्द्रको समझ ल्याए। सं. नि. III. पृ. १८०ः यवकलापिसुत्तं, सलायतनसंयुतं मा पनि भगवान्‌ले यस कुराको जिक्री गर्नुभएको छ। मिक्षुहो ! अनि त्यहाँ कण्ठपञ्चक बन्धनले बाँधिएका वेपचित्ति असुरेन्द्रले शक्र देवेन्द्रलाई सुधर्मा समाको मित्र पस्दा पनि बाहिर निस्केदा पनि असम्य पौरुष बचनले आक्रोशं र निन्दा गर्दथे। मिक्षुहो ! अनि संप्राहकले शक्र देवेन्द्रलाई गाथाहरू भने—

‘भयले हो भयवा दुर्बलताले हो मधवा शक्ले वेपचित्तिको सम्बुद्ध पौरुष वाचा सुनेर पनि सहन गर्दैछन्।’

(शक्र भन्दछन्—)

‘वेपचित्तिको बचनलाई सहेको भयले पनि होइन, दुर्बलताको कारणले पनि होइन; मजस्ता विजले कसरी मूर्खसंग मूर्ख छाड्नु।’

१. (१) चोरह्वी, (२) अज्ञानीह्वी, (३) मूर्खह्वी, (४) ऊँठह्वी, (५) गोरुह्वी, (६) गधाहाह्वी, (७) नर्कगामीह्वी, (८) पशुयोनीमा जानेह्वी, (९) तिम्रो सुगति छैन र (१०) तिमी दुर्गतिगामी नै ह्वौ भनी यस्ता शब्दद्वारा आक्रोश गर्दैन्। सं. नि. अ. क. I. पृ. २६३ः वेपचित्तिसुत्तवण्णन।

(मातलि संप्राहक भन्दछन्—)

‘यदि उनीहरूलाई प्रतिषेध गर्ने (पुरुष) भएन भने मूर्खहरू हन् आत्तिनेछन्; त्यसले मूर्खलाई खूबसेंग दण्डाले निषेध गर्नसक्नुपर्छ ।’

(शक्र भन्दछन्—)

‘अरु रिसाएको थाहापाएर राम्ररो होसराखो बस्नु ने मूर्खलाई प्रतिषेध गर्ने उपाय हो भन्ने म सम्मान्त्वु ।’

(मातलि संप्राहक भन्दछन्—)

‘म देखेर डराई तितीक्षा गरेको हो भन्ने जब ठान्दछ तब सो मूर्खले भागेर जाने गोरुलाई लखेटेर पिट्ने झौंझन् झोस्न खोज्छ; चासब ! यही नं म तितीक्षामा दोष देखदछु ।’

(शक्र भन्दछन्—)

१—‘भयद्वारा यसले तितीक्षा गर्छ भन्ने ठान वा नठान, सो अर्थको परम अर्थ क्षान्ति बाहेक अरु छैन ।

२—‘जो बलवान् भइक्न निर्बलियालाई तितीक्षा गर्छ, जसले संघे निर्बलियामाथि क्षमा गर्छ — त्यसलाई परमक्षान्ति भन्दछन् ।’

३—‘मूर्खको जुन बल हो त्यो बललाई अबल ने भन्दछन्, घर्म-पूर्वक रक्षा गरेको बललाई कसले केही खोट् लगाउन सकदैन ।

१. “यो हवे बलवा सन्तो, दुब्बलस्स तितिक्षति ।

तमाहु परम खन्ति, निच्च खमति दुब्बलो ॥”

सं. नि. I. पृ. २२३.

४—‘जो कुद्धसंग प्रतिक्रोध गर्छ त्यसले उसके खराबी हुन्छ,
रिसाहामाथि न रिसाउनाले दुर्जय संग्राम पनि विजय हुन्छ’ ।

५—‘जसले अरु रिसाएको याहापाई होसराखी बस्तु, उसले
आपनो र अर्काको—दुवंको हित ने गर्छ’ ।

६—‘आपनो र अर्काको (दुवंको) चिकित्सा गर्नेलाई धर्म नजान्ने
निबुंदि मानिसहरूले ‘मूर्ख’ भनी ठान्डछन्’ ।’

“मिक्षुहो ! आपनो पुण्यफलद्वारा जीवन बिताई, वर्यस्त्रश
देवहरूको ऐश्वर्याधिपति भई राज्य गर्ने शक्र देवेन्द्र क्षान्ति र सद्गुणको
वर्णवादी हुन् । मिक्षुहो ! यस्तो सुग्राह्यात धर्मविनयमा प्रवर्जित भएका
तिमीहरूलाई क्षमाशील तथा सद्गुणी हुनुमा शोभा दिन्छ ।”

* * *

१. “तस्सेव तेन पापियो, यो कुद्धं पटिकुञ्जति ।

कुद्धं अप्पटिकुञ्जन्तो, सङ्घामं जेति दुज्जयं ॥”

सं. नि. I. पृ. २२३: वेपचित्तिसुत्तं ।

२. “उभिन्नमत्थं चरति, अत्तनो च परस्स च ।

परं सङ्कुपितं जत्वा, यो सतो उपसम्मति ॥”

सं. नि. I. पृ. २२३: वेपचित्तिसुत्तं ।

३. “उभिन्नं तिकिञ्चन्तानं, अत्तनो च परस्स च ।

जना मञ्जन्ति बालो ति, ये धर्मस्स अकोविदा ॥”

सं. नि. I. पृ. २२४: वेपचित्तिसुत्तं ।

मूळ सूत्र—

२-जस्तो गर्छ उस्तै पाउँछ
(समुद्रकमुत्त^१)

श्रावस्तीमा ।

भगवान्‌ले यस्तो भन्नुभयो—

“भिक्षुहो ! धेरे प्रधि केही शीलवान् कल्याणधर्मो ऋषिहरू समुद्र तीरको एक पर्णकुटीमा बसिरहेका थिए । त्यसबखत देव र असुरहरूका बीच मगडा भएको थियो । भिक्षुहो ! अनि ती शीलवान् कल्याणधर्मो ऋषिहरूको मनमा यस्तो लाग्यो—‘देवहरू धार्मिक छन्, असुरहरू अधार्मिक छन् । शायद हामीहरूलाई असुरहरूबाट भय उत्पन्न हुन सक्छ । त्यसो हुनाले सम्बर असुरेन्द्रकहाँ गई हामीले अभयदान मार्गो ।’ भिक्षुहो ! अनि ती शीलवान् कल्याणधर्मो ऋषिहरू जस्तै कुनै बलवान् पुरुपले छुम्चेको बाहुलाई पसाउँ अथवा पसारेको बाहुलाई खुम्च्याउँछ—त्यरंगरी समुद्र तीरको पर्णकुटीमा अन्तर्धान भई सम्बर असुरेन्द्रको आगाडि प्रकट भए । भिक्षुहो ! अनि ती शीलवान् कल्याणधर्मो ऋषिहरूले गाथाद्वारा यसो भने —

१. स. नि. I. पृ. २२८; सककसंयुत^१; अ. क. I. पृ. २६६.

[६८]

बुद्धकालीन ब्रह्माविदेश-२

१. ‘इसयो सम्बरं पत्ता, याचन्ति अभयदक्षिणं ।
कामङ्कुरोहि’ ते दातुं, भयस्स अभयस्स वा’ति ॥’

अर्थ—

१—‘ऋषिहरु सम्बरकहीं गई अभय-दान मार्गन्; भय वा
अभय जे चाहन्छौ देउ ।’

(सम्बर भन्दछन्—)

२. ‘इ‘सनं अभयं नैत्थ, दुट्टानं सक्कसेविनं ।
अभयं याचमानानं, भयमेव ददामि वो’ति ॥’

अर्थ—

२—‘विरोधी शक्को साथ दिने ऋषिहरुलाई अभय दिन्न; अभय
मान्ने तिमीहरुलाई भय नै दिन्नु ।’

(ऋषिहरु भन्दछन्—)

३. ‘अभयं याचमानानं, भयमेव ददासि नो ।
पटिगण्हाम्’ ते एतं^३ अक्खयं^४ होनुं^५ ते भयं ॥’

१. सिहलमा: ‘कामङ्कुरोति’ स्याममा: ‘कामंकरोति’ ।

२. रोमनमा: ‘पतिगण्हाम्’ ।

३. स्याममा: ‘एकं’ ।

४. स्याममा: ‘अभयं’ ।

५. रोमनमा: ‘होति’ ।

अर्थ—

३—‘प्रभय माणे हामीलाई प्रय ने विन्छो; हुन्छ, हामी यही नै
ग्रहण गछो। तर तिमीलाई पनि कहिलये प्रयले नछोडोस्।’

४. ‘यादिसं वपते’ बीजं, तादिसं हरते’ फलं ।
कल्याणकारी कल्याणं, पापकारी च पापकं ।
पवुत्तं ताते^१ ते^२ बीजं, फलं पच्चनुभोस्ससी’ति ॥’

अर्थ—

४—‘जस्तो बिऊ रोप्छ उस्तै खालै पाउँछ । कल्याणकारीले
कल्याण र पापकारीले पाप नै भोग्छ । तिमीले रोपेको बिऊको फल
तिमीले नै भोग्नेछो।’

“मिभुहो ! अनि ती शोलबान् कल्याणधर्मी ऋषिहरूले सम्बर
असुरेन्द्रलाई सरापी जस्तै कुनै बलबान् पुरुषले खुम्चेको बाहुलाई
पसार्छ अथवा पसारेको बाहुलाई खुम्च्याउँछ—त्यस्तैगरी सम्बर
असुरेन्द्रको अगाडि अन्तर्धान भई समुद्र तीरको पर्णकुटीमा प्रकट

१. स्याममा: ‘लभते’; रोमनमा: ‘वप्पते’ ।
२. स्याममा: ‘लभते’ ।
- ३—३. रोमनमा: ‘वप्पते’, ।

भए । भिक्षुहो ! प्रनि ती शीलवान् कल्याणधर्मो ऋषिहरूको सरापको कारणले गर्दा सम्बर असुरेन्द्र तीन पटकसम्म रातमा उत्तरस्त भए । ”

X

X

X

१. कसरी उत्तरस्त भए भन्ने बारेमा सारात्थपकासिनीले यसरी उल्लेख गरेको छ—

राती सुत्तजाँदा एकछिन निदाएपछि मानो शयौं वाणले हानेको जस्तो लागी डरले जिरिङ्गाई सम्बर असुरेन्द्र बेस्करी कराउँदै शयनासनबाट उठे । उनी कराएको आवाजद्वारा दश हजार योजन प्रमाणको अमुर भवनका सबै असुरहरू केको आवाज रहेछ भन्दै हल्ला-गुल्ला गरी उठनथाले र सम्बर असुरेन्द्रकहाँ गई उनीहरूले ‘किन कराउनु भएको ?’ भनी सोध्दा उनले ‘केही होइन’ भनी जवाफ दिए । यस्तै प्रकारले सम्बर असुरेन्द्र रातको तीन तीन पटकसम्म ऋषिहरूको सरापको कारणद्वारा उत्तरस्त भई कराउँदै डरले उठेका थिए । असुरहरू आई ‘महाराज ! नडराउनु होस्’ भनी शान्त्वना दिए । यस्तो गर्दागर्दै उज्यालो पनि भयो । त्यहाँदेखि उनलाई सञ्चो पनि भएन । चित्त विक्षिप्त हुन थाल्यो । त्यसै अवस्थादेखि सम्बरको अर्को नाम ‘वेपचित्ति’ भन्ने रहन गएको हो ! वेपचित्तिको अर्थ हो मन काम्ने । सार. प. I.

पृ. २६६: समुद्रकसुत्तवण्णना ।

मूळ सूत्र—

३—सम्बरो माया बताऊ (सम्बरिमायासुत्त^१)

आवस्तीमा ।

भगवान्‌ले यस्तो भन्नुभयो—

“मिक्षुहो ! धेरे अघि वेपचित्ति असुरेन्द्र विरामी भएका
थिए^२ र सारं दुःखी थिए । मिक्षुहो ! अनि शक्त देवेन्द्र जहाँ
वेपचित्ति असुरेन्द्र थिए त्यहाँ हेत्त गए । मिक्षुहो ! वेपचित्ति
असुरेन्द्रले टाढेदेखि शक्त देवेन्द्रलाई आहरहेको देखे । देखेर शक्त
देवेन्द्रलाई यसो भने—‘देवेन्द्र ! मलाई चिकित्सा गर ।’

१. सं. नि. I. पृ. २४० : सबकसंयुत्त ; अ. क. I. पृ. २७२.

२. अधिल्लो सूत्रको कुरा अनुसार ऋषिहरूले सरापेदेखि यिनी विरामी
भएका थिए । सार. प. I. पृ. २७२ : सम्बरिमायासुत्तवण्णना ।

‘वेपचिति ! (त्यसोमए) मलाई सम्बरी माया (=जादू वा मन्त्र) बताऊ’ ।’

‘मारिय ! असुरहरूसंग नसोधिकन बताउन सविदन ।’

“मिशुहो ! अनि वेपचिति असुरेन्द्रले असुरहरूसंग सोषे—
‘मारिय ! शक देवेन्द्रलाई सम्बरिमाया बताइदेउ’ ?”

‘मारिय ! हुक्र देवेन्द्रलाई सम्बरिमाया नबताउनुहोस् ३ ।’

“मिशुहो ! अनि वेपचिति असुरेन्द्रले शक देवेन्द्रलाई गाया—
द्वारा यसो भने—

‘मायावी’ मध्यवा सक्र, देवराज^४ सुजम्पति ।

उपेति निरयं घोरं, सम्बरां व सतं समं’ति ॥

१. मलाई सम्बरिमाया भन्ने जादू वा मन्त्र बताएमा म तिमीलाई चिकित्सा गर्नेछु भन्ने अभिप्रायले ‘सम्बरिमाया बताऊ’ भनी शकले भनेका हुन् । सार. प. I. पृ. २७२: सम्बरिमायामुत्तवण्णना ।

२. सबै असुरहरूले वेपचिति असुरेन्द्रलाई भने कि सम्बरिमाया नजान्दा त शकले हामीहरूलाई विघ्न-बाधा पुङ्याउँछन् भने सम्बरिमाया जान्नपाए उनले हामीहरूको नाश पार्ने छन् । अतः आफ्नै एक हातले हामीहरूको नाश नपार्नुहोस् भनी भने भनी सार. प. I. पृ. २७२: सम्बरिमायामुत्तवण्णनाले उल्लेख गरेको हछ ।

३. रोमनमाः ‘माया पि’ ।

४. सिहल र स्याममाः ‘देवराजा’ ।

‘हे मध्या ! हे शक ! हे देवराज सुजन्पत्ति ! शय वर्णसम्म सम्बर (असुरेन्द्र) नक्मा गए थे मायावी (=जात्मगर) नक्मण्ड जानेछ’ ।’



१. हे शक ! तपाईं धर्मात्मा हुनुहुन्छ । यो सम्बरिमाया (=जात्म) सिक्ने इच्छा नगर्नुहोस् । मायावीहरू नक्मा जान्छन् भन्दे शकलाई ‘माया’ को कुरा बताएनन् । सार. प. I. पृ. २७२-७३: सम्बरि-मायासुत्तले यो पनि उल्लेख गरेको छ कि यदि वेपचित्तिले संबरीमाया बताइदिएको भए उनलाई ती श्रापदिने ऋषिहरूकहाँ लगी वेपचित्तिलाई क्षमा दिलाइदिने विचार गरेका थिए । तर वेपचित्तिले मन्त्र नभनेको हुनाले शक त्यसै फर्केर गए ।

३६। ७. वैरोचन असुरेन्द्र

परिचय

यो वैरोचन (वेरोचन) राहु असुरेन्द्रको नाम हो भनी
 दी. नि. अ. क. II. पृ. ४१६ः महासमयसुत्तवण्णनाले उल्लेख गरेको छ ।
 दी. नि. II. पृ. १६३ः महासमय सूत्रले बाली असुरेन्द्रका एकशय
 पुत्रहरूको पनि वैरोचन (वेरोचन) नाम नै भएको कुरा उल्लेख
 गरेको छ ।

एकदि भगवान् प्रावस्तीको जेतवनाराममा दिवाविहार गरी
 ध्यानमा बसिरहनुभएको बेलामा यो वैरोचन र शक्र देवेन्द्र वहाँकहाँ
 आई दंलोको दुर्बतिर उभिई दुइ दुइवटा गाथाहरू भनेका थिए । जुन
 कुरा अगाडिको सूत्रमा अनुदित भएको छ ।

X

X

X

केही वैरोचन नामहरू

- (१) वैरोचन (वेरोचन)—यो एक मणिको नाम हो । जुन मणि कुसजातकमा बोधिसत्त्वमायि प्रसन्न भई शक्त वैरोचने कुस राजकुमारलाई दिएका थिए । जा. अ. क. VI. पृ. १६६: कुसजातकं, नं. ५३१.
- (२) वैरोचन—यो चार्हि नारद बुद्धको पालाका एक नागराजाको नाम हो । जसले बुद्धलाई दान दिएका थिए । बु. वं. पृ. ३४१: नारवबुद्धवंसो, अ. क. पृ. १५४.
- (३) वैरोचन (सुत्तं)—यो सूत्र सं. नि. I. पृ. २२७: सक्कसंयुत्तमा उल्लेख भएको छ । जुन सूत्रको अनुवाद अगाडि उल्लेख भएको छ ।

X

X

X

मूल शूत्र—

सफल नभएसम्म मेहनत गर्नु
(बैरोचन असुरिन्द्रसुत्त^१)

आवस्तीस्थित जेतवनमा ।

त्यसबखत भगवान् ध्यानमा बसी दिवाविहार गर्दे हुनुहुन्थ्यो ।
 अनि शक्त देवेन्द्र र वैरोचन असुरेन्द्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ
 गए । त्यहाँ पुणेपछि दंलोको दुर्बतिर उभिए । अनि वैरोचन असुरेन्द्रले
 भगवान्को अगाडि यो गाथा भने—

“वायामेयेव पुरिसो, याव अत्थस्स निष्फदा^२ ।
 निष्फन्नसोभनो^३ अत्थो^४, वैरचनवचो इदंति ॥”

१. सं. नि. I. पृ. २२७: सक्कसंयुत; अ. क. I. पृ. २६५.

२. स्याम र रोमनमा: ‘निष्फदा’ ।

३. रोमनमा: ‘निष्पन्नसोभणो’, सिहलमा: ‘निष्फन्नसोभनो’ ।

४. सिहल र स्याममा: ‘अत्था’ ।

अर्थ—

“काम सफल नहुनुञ्जेलसम्म पुरुषले मेहनत गर्नुपर्छ । काम सफल पारेमा ने शोभा दिन्छ—यही वैरोचनको भनाइ हो ।”

(शक्र देवेन्द्र भन्दछन्—)

“वायामेथेव पुरिसो, याव अत्थस्स निष्पदा ।
निष्फलसोभनो अत्थो, खन्त्या मियो नविजजती’ति ॥”

अथ—

“काम सफल नहुनुञ्जेलसम्म पुरुषले मेहनत गर्नुपर्छ । काम सफल गरेमा ने शोभा दिन्छ । क्षान्ति वाहेक रास्तो अर्थं अरु छेन ।”

(वैरोचन असुरेन्द्र भन्दछन्—)

“सब्बे सत्ता अत्थजाता, तत्थ तत्थ यथारहं ।
संयोगपरमात्मेत्र, सम्भोगा सब्बपाणिनं ।
निष्फलसोभनो अत्थो, वैरोचनवचो इद’ति ॥”

अर्थ—

“सबै प्राणीहरू आ-आपना योग्यतानुसार काममा लागेका हुन्छन् । जुटाउनु र खान-पान गर्नु ने सबै प्राणीहरूको परम अर्थ हो । काम सफल पारेमा ने शोभा दिन्छ—यही वैरोचनको भनाइ हो ।”

[७८]

बुद्धकालीन ब्रह्मादिदेव-२

(शक देवेन्द्र भन्दछन्—)

“सब्बे सत्ता अत्थजाता, तत्थ तत्थ यथारहं ।
संयोगपरमा त्वेव, सम्भोगा सब्बपाणिनं ।
निष्कल्पसोभनो अत्थो, खन्त्या भिय्यो न विजजती’ति ॥”

अर्थ—

“सबै प्राणीहरू आ-आफ्ना योग्यतानुसार काममा लागेका हुन्छन् । जुठाउनु र खान-पान गर्नु नै सबै प्राणीहरूको परम अर्थ हो । काम सफल पारेमा नै शोभा दिन्छ । क्षान्ति बाहेक रात्रो अर्थ ग्रह छैन ।”

४०।८. शक भन्ने यक्ष

परिचय

यी यक्षको नाम “शक” (सषक) हो । यी यक्ष चाहिं नमुची मारको पक्षका हुन् भनी सं. नि. अ. क. I. पृ. २३२ः सक्कनाम सुत्तवण्णनाले उल्लेख गरेको छ । त्यसैले यिनले एकदिन गृद्धकूटमा बसिरहनुभएका बुद्धकहाँ गई “विमुक्त हनुभएका तपाईंले अकालाई उपदेश गर्नु उचित छैन” भनी भनेका थिए । जुन सूत्र अगाडि प्रनुवाव गरिदिएको छु ।

X

X

X

१. सं. नि. I. पृ. २०७ः सक्कनामसुत्तं, यक्खसंयुत्तं; अ. क. I.
पृ. २३२.

विभिन्न शक (सक) नामहरू

- (१) **शक (सक)**—यिनो चाहि देवताहरूका राजा इन्द्र हुन् ।
(देवात्मिन्दो^१) । यिनका कुरा अगाडि ‘शक देवेन्द्र’ भन्ने शीर्षकमा उल्लेख गरेको छु ।
- (२) **शक (सक)**—यो शक चाहि उनो हुन् जो नमुचै मारको पक्षका यक्ष हुन् । यिनका कुरा यहाँ उल्लेख गरेको छु ।
- (३) **शक (सक)**—यो चाहि शावयहरूलाई भनिने घर्को नाम हो । पालि साहित्यमा शावयहरूलाई ‘सक्या^२, साविया^३ र सक्क^४’ भनी उल्लेख भएको पाइन्छ ।
- (४) **सक्कसंयुत्तं**—यो चाहि संपुत्तनिकाय पहिलो भागको ११ टौं संयुत्त (संयुक्त) हो ।
- (५) **सक्कनामसुत्तं**—यो सूत्र सं. नि. I. पृ. २०७ः यस्त्रसंयुत्तमा उल्लेख भएको छ । यसको अनुवाद अगाडि गरिएको छु ।
- D. P. P. II. पृ. ६६६ मा चाहि यसलाई ‘सक्कसुत्त’ मात्रै

१. सं. नि. I. पृ. २३१ः सक्कनामसुत्तं, सक्कसंयुत्तं ।
२. म. नि. II. पृ. २०ः सेषियसुत्तं ।
३. महा. व. पा. पृ. ७६ः अञ्जतितिथ्यपुब्बकथा; चुल्ल. व. पा. पृ. २८७ः छसक्यपब्बजकथा, सङ्घभेदकविन्धकं ।
४. श्रं. नि-६, पृ. ७ः महानामसुत्तं, आहुनेय्यवरणो ।

उल्लेख भएको छ । यिन सबक (शक) को कुरा यहाँ उल्लेख गरेको छ ।

- (६) सबकवन्दनासुत्तं—यो नाम त्रिपिटकसूची पृ. १२ मा उल्लेख भएको छ । यसलाई नालन्दाबाट प्रकाशित सं. नि. I. पृ. २२६: सबकसंयुत्तले ‘नदुविषयसुत्त’ भनी उल्लेख गरेको छ । यस सूत्रमा शक देवेन्द्रले ‘ग्राफ्नो शत्रुलाई पनि बिगार्ने छैन’ भन्ने विचार प्रकट गरेको कुरा उल्लेख भएको छ । यसको अनुवाद अगाडि ‘द्रोह गर्नु पाप हो’ भन्ने शीर्षकमा भएको छ ।
- (७) सबकनामसुत्तं—यो सूत्रलाई त्रिपिटकसूची पृ. १२ मा ‘सबकनामकित्तन’ भन्ने उल्लेख भएको छ । यो सूत्र सं. नि. I. पृ. २३०: सबकसंयुत्तमा उल्लेख भएको छ । यसको अनुवाद अगाडि शक देवेन्द्रको कुराको ‘मध्य भन्ने माणव थिए’ भन्ने शीर्षकमा भएको छ ।
- (८) सबकपद्मसुत्तं—यो सूत्र चार्हि सं. नि. III. पृ. ६३: सलायतनसंयुत्तमा उल्लेख भएको छ । गृद्धकूटमा बसिरहनुभएका भगवान्कहाँ गई शक देवेन्द्रले यसे जीवनमा परिनिवारण नहुनाको कारण के हो भनी सोधेका कुरा उल्लेख भएको छ । D. P. P. II. पृ. ६६६ मा यसलाई ‘सबकसुत्त’ मात्र उल्लेख भएको छ । यसको अनुवाद तल शक देवेन्द्रको कुरामा ‘यसे जीवनमा किन निर्माण हुन ?’ भन्ने शीर्षकमा उल्लेख भएको छ ।

- (६) सबकसुत्तं—यो सूत्र सं. नि. III. पृ. २४०ः मोगल्लान-संयुत्तमा उल्लेख भएको छ । यसमा महामोदगल्यायन महास्थ-विर त्रयस्त्रिश देवलोकमा जानुभएको कुरा उल्लेख भएको छ ।
- (१०) सबकपञ्चसुत्तं—यो सूत्र दीघनिकाय भाग-२, को पृ. १६७-मा उल्लेख भएको छ । यसको अनुवाद अगाडि शक देवेन्द्रको १६ नम्बरको सूत्रमा भएको छ ।
- (११) सबकनामसुत्तं—यो नाम D. P. P. II. पृ. ६६७ मा उल्लेख भएको छ । नालन्दाबाट प्रकाशित सं. नि. I. पृ. २३५, २३६ र २३७ सबकसंयुत्तमा यसलाई ‘गहट वन्दनासुत्तं, सत्थार वन्दनासुत्तं र सङ्घ वन्दनासुत्तं’ भनी उल्लेख भएको छ । यिनीहरूको अनुवाद अगाडि ‘शास्ता वन्दना, सङ्घ वन्दना र उपासकलाई नमस्कार छ’ भन्ने शीर्षकहरूमा भएका छन् ।
- (१२) सबकभासितसुत्तं—यो चार्हि त्रिपिटकसूची पृ. ८५ मा उल्लेख भएको छ । नालन्दाबाट प्रकाशित अङ्गुतरनिकाय I. पृ. १३१ः तिकनिपातमा चार्हि यसलाई ‘यमराजसुत्तं’ भनी उल्लेख भएको छ । यसको अनुवाद माथि पृ. २० ‘यमराज’ को कुराको पहिलो सूत्रमा भएको छ ।
- (१३) सबकच्चकारीसुत्तं—यो नाम त्रिपिटकसूची पृ. ३१ मा उल्लेख भएको छ । तर नालन्दाबाट प्रकाशित सं. नि. II. पृ. ४८०, ४८१ र ४८४ मा चार्हि ‘समापत्तिमूलक सबकच्चसुत्तं’

भन्ने उल्लेख भएका छन् । यो सूवहरूमा ध्यान विषय ह चारप्रकारका ध्यानीहरू बारेका कुरा उल्लेख भएका छन् ।

- (१४) सुखकपच्छब्दथु—यो कथा चाहि धर्म. प. अ. क. पृ. ७५८:
तण्हावर्गमा उल्लेख भएको छ । यस कथामा व्यर्थस्त्रिश मदनमह एकवित भएका देवताहरूको बीचमा ‘दानमध्ये ठूलो दान कुन हो र रसमध्ये ठूलो रस कुन हो’ भन्ने इत्यादि प्रश्न उठेको कुरा उल्लेख भएको छ । बाहु वर्षसम्म यस प्रश्नको निर्णय गर्न नसकेपछि अन्तमा भगवान् नु यसको निर्णय गरिदिनुभएको कुरा उल्लेख भएको छ ।
- (१५) सक्कदेवराजवत्थु—यो कथा धर्म. प. अ. क. पृ. ५६१:
सुखवर्गमा उल्लेख भएको छ । यस कथामा भगवान् वेसुख गाउँमा बसिरहनुभएको बेलामा वहाँलाई रगतदिसा हुने रोग लाग्दा शक्र देवेन्द्र आई उपस्थान भरेको कुरा उल्लेख भएको छ ।
- (१६) सक्कच्चवर्गो—यो चाहि पाचि. पा. पृ. २६२ मा उल्लिखित चौथो वर्गको नाम हो ।
- (१७) सक्कपञ्च—यो चाहि जा. अ. क. VII. पृ. ५०७ मा उल्लिखित महावेस्सन्तर जातकको दर्शी खण्डको नाम हो ।

x

x

x

मूळ सूत्र—

अनुशासन नगर (सकफनामसुत्त^१)

एक समय भगवान् राजगृहको गृद्धकूट पर्वतमा बस्नुभएको थियो । अनि शक्र नामक यक्ष^२ जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्नाई गाथा सुनाए —

“सब्बगन्थ्यपद्धीनस्स^३, पिष्पमुत्तस्म ते सतो ।
समणस्स न तं जाहु, यद्यन्यमनुमाससी’ति ।”

धर्थ—

“सर्वे ग्रन्थीहूँ प्रहीण भएका तथा प्रमुक्त हुनुभएका तपाईँ अमण्णे अर्कालाई अनुशासन गर्नु लोक छैन ।”

१. सं. नि. I. पृ. २०७: यवद्यसंयुतः; अ. क. I. पृ. २३२.
२. यी यक्ष वशवर्ती नारको पक्ष्या थिए । सार प I. पृ. २३२: सकफनामसुत्तवण्णना ।
३. रोमनमा: ‘सब्बगन्थ्यपद्धीनस्स’ ।

(भगवान् भन्नुहुन्छ—)

१—“येन केनचिं वण्णेन, संवासो सक्क जायति ।
न तं प्ररहति सप्पञ्जो, मनसा अनुकम्पितुं ॥

२—“मनसा चे पसन्नेन, यदञ्जमनुसासति ।
न ते होति संयुक्तो, सानुकम्पा’ अनुद्याति ॥”

अर्थ—

१—“शक ! कुनै पनि कारणद्वारा सहवास (=मित्र बन्धन) हुनसक्छ, (तर) अनुकम्पाको दृष्टिले पनि त्यस्तो सहवास सप्राक्षको निमित्त उचित हुन्न ।

२—“जब प्रसन्नचित्तद्वारा अकालाई अनुशासन गर्छ, त्यसद्वारा कुनै सहवास (=मित्र बन्धन) हुँदैन; त्यो त शुद्ध अनुकम्पा तथा दया मात्र हो ।”

१. नालन्दा पालिमा: ‘यानुकम्पा’ ।

४१। ६. शक्र देवेन्द्र

परिचय

शक्र तथा उनका बन्धुहरू

पालि (मागधि) भाषामा 'सक्को' र संस्कृत भाषामा देवराजा 'इन्द्रलाई 'शक्र' भनिन्छ । बुद्ध भएदेखि र वहाँका शिष्यहरूलाई यिनले ठाउँ ठाउँमा सेवा शुश्रूषा, प्रश्न तथा उपदेश सुनाएका अनेक कुराहरू त्रिपिटक पालि साहित्यको मूल पालि र अर्थकथाहरूमा यव तत्र उल्लेख भएको भेटिन्छ ।

यिनको परिचयको सम्बन्धमा त्रिपिटकको मूल पालि र अर्थकथाहरूमा यव तत्र उल्लेख भएका कारणहरू खोज गरी सकभर घर्ही एकवित गरी राख्ने प्रयास गरेको छ ।

हुनत यी शक्र देवेन्द्रलाई पालि साहित्यले 'शक्र देवेन्द्र' नामले मात्र होइन अरु अरु नामहरूले पनि चिनाइएको छ । तर 'शक्र देवेन्द्र' भन्ने नाम चाहिं बढी प्रचलित छ । अतः भैले पनि यसै नामलाई लिएको छ ।

“सम्यक् सम्बुद्धले शकको निष्क बयान गर्नुहुन्छ । वहाले देखेर गर्नुभएको हो कि प्रथवा नदेखिकर्ने” भन्ने मनमा लागेपछि चैशालीमा बसिरहनुभएका बुद्धकहाँ गई एकदिन महालि लिच्छवीले “मन्ते ! तपाइले शक देवेन्द्रलाई देखुभएको छ के ?” भनी सोष्डा बहाले “महालि देखेको छु” भनी भन्नुभएको कुरा धम्म. प. प्र. क. पृ. १६३ः महालिपञ्चवत्थु, अप्पमादवर्गमा उल्लेख भएको छ । यतिमात्र होइन कस्तो चर्या गर्दा शक हुन सकिने हो सो कुरा पनि बताउनुभएको छ । त्यस्तंगरी शक देवेन्द्रका पूर्वजन्मका कुरा बताउनुहुँदै संयुत-निकाय I. पृ. २३०ः सबकसंयुत्तको सबकनाम सूत्रमा भगवान्‌ले यस्तो उल्लेख गर्नुभएको छ—

अधि मनुष्य छोदा उनलाई ‘मघ माज्ज’ भन्दये । त्यसैले उनलाई अहिले ‘मघबा’ भनिएको हो । अधि मनुष्य छोदा सबैभन्दा अधि गई दानदिने गर्ये । त्यसैले अहिले उनलाई ‘पुरिम्भद’ भनिएको हो । अधि मनुष्य छोदा उनले सत्कारपूर्वक बानदिने गर्ये । त्यसैले अहिले उनलाई ‘शक’ भनिएको हो । अधि मनुष्य छोदा उनले बस्ने ठाउं (आवास) को व्यवस्था मिलाई दिन्ये । त्यसैले उनलाई अहिले ‘बासब’ भनिएको हो । अधि मनुष्य छोदा उनले हजारों कारणहरू एकेपटक चिन्तन गर्न सक्ये । त्यसैले उनलाई अहिले ‘सहस्राक्ष’ (=हजार पाँचाह हुने) भनिएको हो । सुजा वा सुजाता भन्ने असुर-कन्या शककी पत्नी भएको हुनाले उनलाई अहिले ‘सुजम्पति’ भनिएको हो । ब्रथस्त्रिश देवहरूका प्रमुख भएकाले उनलाई अहिले ‘देवेन्द्र’ भनिएको हो । अनि अधि मनुष्य छोदा सात द्वात असाधरूपले

पालन गरेको हुनाले अहिले उनले शक्तव पाउन सकेका हुन् भनी उत्तम सूचमा उल्लेख भएको छ । यी सातवटा ब्रतहरू भनेका के के हुन् भन्ने कुरा गगाडि अनुदित दोष्ठो सूचमा उल्लेख भएको छ ।

यस्ते कुरा सं. नि. I. पृ. २३१ः महालिमुत्तं, सक्कसंयुत्तमा र धम्म. प. अ. क. पृ. १६३ः महालिपञ्चवत्थं, अप्पमादवर्गंमा पनि उल्लेख भएका छन् ।

शक्त वेवेन्द्र बस्ने नगरलाई 'त्रयरित्रश भवन' भन्दछन् र त्यो बशहजार योजनको छ । त्यस नगरमा एकहजार द्वारहरू छन् । तीनशय योजन उच्चाइमा झण्डा भएको र सातशय योजन उच्चाइ भएको 'वेजयन्त' भन्ने प्रासाद छ^१ । एकशय योजन भएको पारिच्छक्त भन्ने रुख छ । त्यस रुखमनि साठी योजन लम्बाइ, पचास योजन चौडाइ र पन्ध्र (१५) योजन बालो जयसुमन फूलको वर्ण भएको पण्डुकम्बल-शैलासन छ । ऐरावण हात्ती^२ भन्ने देवपुत्र छन् । नौ योजन भएको 'सुधम्मा' (सुधर्मा) भन्ने सभागृह छ । पाँचशय योजनको 'नन्दा' भन्ने पोखरी र पाँचशय योजन भएको 'चित्तछता' भन्ने बन पनि छ ।

१. म. नि I. पृ. ३११-१२ः तण्हासङ्घ्रयमुत्तं; दी. नि. II. पृ. २६४ महापरिनिब्बानमुत्तं र सं. नि. I. पृ. २३५ः बुद्धवन्दनामुत्तं, सक्कसंयुत्तं ।
२. 'ऐरावण' हात्ती भनेको कस्तो हो भन्ने सम्बन्धमा लेखकको बु. ब्र. आ-१, पृ. ४१४ को पादटिप्पणीमा हेतु ।

दीघनिकाय अर्थकथा II. पृ. १७७ः महानिदानसूत्र अनुसार यसके अलावा 'नन्दन बन, फाहसक बन, मिस्सक बनहरू' पनि छन् ।

वेपचिति असुरेन्द्रकी छोरी सुजा वा सुजाता भन्ने उनकी पत्नी हुन् । मातली संप्राहक भन्ने उनका एकशय पचास योजन भएको वेजयन्त रथका सारथी हुन् । पञ्चशिख देवपुत्र उनका विश्वासी मित्र हुन् । कहों कतं काम गराउन पर्दा उनका कालिगड विश्वकर्मा भन्ने देवपुत्र छन् । वीरताको काम गर्नेमा उनका 'सुवीर देवपुत्र र सुसीम' जस्ता देवपुत्रहरू^३ छन् । शक देवेन्द्रका समुरा वेपचिति असुरेन्द्र हुन्^४ । जातकट्टकथा भाग-६, पृ. २३१ः सुधामोजन जातक

१. धम्म. प. अ. क. पृ. १६८-७३ः महालिपञ्चहवत्थु, अप्पमादवर्ग; दी. नि. अ. क. II. पृ. १७६-७७ः महानिदानसुत्तवण्णना; सं. नि. अ. क. I. पृ. २६१ः सुवीरसुत्तवण्णना, सवकसंयुत्त; दी. नि. अ. क. III. पृ. २४ः सवकपञ्चसुत्तवण्णना र थेर. गा. अ. क. II. पृ. १८४ः महामोगल्लानस्थेरस्स गाथावण्णना ।
२. यसबारे लेखकको बु. ब्र. भा-१, पृ. ३१६ः पञ्चशिख गन्धर्व पुत्र परिचयमा हेन् ।
३. जा. अ. क. I-II. पृ. ५०ः अविदूरे निदान अथवा लेखकको संक्षिप्त बुद्धजीवनी पृ. २४; दी. नि. अ. क. II. पृ. ३२८ः महापरिनिब्बानसुत्तवण्णना ।
४. सं. नि. I. पृ. २१८ः सुवीरसुत्त, पृ. २१६ः सुसीमसुत्त, सवक-संयुत्त ।
५. धम्म. प. अ. क. पृ. १७२ः महालिपञ्चहवत्थु, अप्पमादवर्ग ।

नं. ५३५ अनुसार शक देवेन्द्रका आशा, अद्वा, जीर ही भन्ने चारवटी छोरीहरू छन् भन्ने कुरा प्रष्ट छ^१। अंगुतरनिकाय पृ. २८० अटुकनिपातको उत्तरविषयि सूत्र अनुसार वेस्सवेष (वैश्ववण) देवता शकका एक साथी हुन्। मुख्यीम देवपुज्ञ चाहिं शकका हजार पुवहरू-मध्ये एक हुन्^२। शक देवेन्द्रको आयुध चाहिं बच्च हो^३। उनका अदाइकोटि नतंकी स्त्रीहरू छन्^४।

जस्तै महानताको कारणले विश्वमा एकैजना भाव बुद्ध हुन्छन्, एक समयमा दुइजना बुद्ध हुन्नन् त्यस्तै शक पनि एकैजना हुन्छन् भनी सम्पसादनीय सुन्तवण्णना दी. नि. अ. क. III. पृ. २३० ले उल्लेख गरेको छ।

दीघनिकाय II. पृ. २०१: सबकपञ्च सूत्र र मज्जमनिकाय I. पृ. ३११: चूलतण्हासञ्चय सूत्र अनुसार शकलाई ‘कोसिय’ पनि भन्दछन्। मज्जमनिकायमै उक्त पृष्टमा शकलाई ‘यक्ष’ पनि भनिएको छ भने संयुत्तनिकाय ग्रथकथा I. पृ. ८३: माघसुन्तवण्णनाले शकलाई

१. यस जातकको अनुवाद लेखकको जा. सं. भा-३, पृ. १४७ मा उल्लेख भएको छ।
२. सं. नि. अ. क. I. पृ. २६२: सुसीमसुन्तवण्णना, सबकसंयुत्तं।
३. सं. नि. अ. क. I. पृ. २४६: आलवकसुन्तवण्णना, यक्षसंयुत्तं।
यसबारे लेखकको बु. ब्र. भा-१, पृ. ४० मा हेनूं।
४. दी. नि. अ. क. III. पृ. ४: सबकपञ्चसुन्तवण्णना।

‘माघ देवपुत्र’ पनि भनेको छ । अनि संयुतनिकाय I. पृ. ४४: माघ-
मुत्तमा यिनलाई ‘वत्रभू’ पनि भनिएको छ ।

बोधिसत्त्व जीवनसँग शक देवेन्द्र

पालि साहित्यको अध्ययन गरी बुद्ध जीवनीतिर ध्यान दिवा
सर्वप्रथम हामी शक देवेन्द्रको कुरा—जब कपिलवस्तुको मङ्गल
पुष्करिणीमा प्रसन्नतापूर्वक तुहाई धुवाई गरी वस्त्रालङ्घारहरू सिद्धार्थ
बोधिसत्त्वले लगाइरहेका थिए तब शक देवेन्द्रको आसन ताल्न
थाल्यो । अनि शकले “मेरो आसन किन तातेको होला ? कसले मेरो
आसन ताक्यो होला ?” भनी हेर्दा सिद्धार्थ राजकुमारले आज राती
महाअभिनिष्कमण गर्नेछन् र यो उनको अन्तिम वस्त्रालङ्घार हुनेछ”
भनी जानी बिश्वकर्मालाई “त्यहाँ गएर सिद्धार्थ कुमारलाई असंकृत
गर” भनी पठाएको कुरा सर्वप्रथम पाउँछो २ ।

१. सं. नि. अ. क. I. पृ. ८३ ले ‘वत्र’ भन्ने असुरलाई दमन गरेको
हुँदा ‘वत्रभू’ भनिएको हो भनी लेखेको छ । लेखकको बु. ब्र.
भा-१, पृ. ४६६-५०० ‘माघ देवपुत्र’ भन्ने शीर्षकमा हेनू ।
२. जा. अ. क. I-II. पृ. ५०: अविद्वरेनिदान; अप. दा. अ. क.
पृ. ५४: निदानकथा र बु. बं. अ. क. पृ. २३२: गोतमबुद्धवस-
वण्णना । हेनू—लेखकको संक्षिप्त बुद्धजीवनी पृ. २४.

त्यसपछि आषाढ पूर्णिमाको मध्यरातमा जब सिद्धार्थ कुमारले गृहत्याग गरी अनोमा ननीको किनारमा बसी आफ्नो केश काटी “यदि म बुद्ध हुनेछु भने यो मेरो केश भुइमा नज्ञसोसु” भनो जब आकाशतिर फाले तब शक देवेन्द्रले सो केशलाई व्रयस्त्रिश भवनमा लगी चूडामणिचैत्यमा राखेको कुरा हामी पाउँछौं ।

त्यसले अर्थकथाहरूमा यस्तो उल्लेख भएको हो—

“छेत्वान मौलि वरगन्धवासिनं,
वैहासयं उक्खिपि श्रगगपुग्गलो^१ ।
सहस्रनेत्रो सिरसा पटिग्गहि,
सुवर्णचङ्गोटवरेन^२ वासवो’ति^३ ॥”

त्यसपछि उहवेल बनमा छ वर्षसम्मको तपस्यापछि वैशाख पूर्णिमाको दिन बिहान बुद्धगयानिर एक रुखमनि बसिरहेको बेलामा उहवेल गाउँको सेनानी भन्ने एक परिवारकी छोरी सुज्ञाताले चढाएको पायत वहाँले ग्रहण गर्नुभएको थियो । सुज्ञाताले सो पायस

१. अप. दा. अ. क. पृ. ५८: मा ‘सवयपुङ्गवो’ ।

२. अप. दा. अ. क. पृ. ५८ र बु. वं. अ. क. पृ. २३५ मा ‘सुवर्ण-चङ्गोटवरेन’ ।

३. जा. अ. क. I-II. पृ. ५४: अविद्वरेनिदान; अप. दा. अ. क. पृ. ५८: निदानकथा र बु. वं. अ. क. पृ. २३५: गोतमबुद्धवंस-वर्णना । हेर्नु—लेखकको संक्षिप्त बुद्धजीवनी पृ. ३३ मा ।

यक्षाउन लागिरहेको बेलामा शक्र देवेन्द्र आई आगो बाली दिएको कुरा जा. अ. क. I-II. पृ. ५७: अविदूरेनिदान; अप. दा. अ. क. पृ. ६१: निदानकथा र अं. अ. क. एककनिपातवण्णना पृ. २१८ मा पनि उल्लेख भएको पाउँछौं । त्यसभिं बंशाख पूर्णिमाके साँतपख बोधिसत्त्व बुद्धायाको पीपलको रुद्रमनि बसिरहनुभएको बेलामा सूर्य अस्त हुनुभन्दा अराडि नै मारहरू पराजित भएपछि शक्र देवेन्द्र आई 'विजयुत्तर' भन्ने शंख बजाएका कुरा जा. अ. क. I-II. पृ. ६०: अविदूरेनिदान र बु. वं. अ. क. पृ. २३६: गोतमबुद्धवंसवण्णनामा उल्लेख भएको पाइन्छ ।

बुद्धजोवनसेंग शक्र देवेन्द्र

बंशाख पूर्णिमाको अन्तिम प्रहरमा बोधिसत्त्वले बुद्धगयामा बुद्धत्व प्राप्तगरी बुद्ध भइसक्नु भएपछि सोहाँ बुद्धज्ञानको प्रतिमुख अनुभव गर्दै वहाँ सात हप्तासम्म त्यहाँ बस्नुभएको थियो ।

आठौं हप्ताको बिहार पख, सात हप्तासम्म खान-पान मात्र होइन दिसा-पिसाव समेत तनरी बसिरहनुभएका वहाँको स्वास्थ्यमा ध्यान राखी शक्र देवेन्द्रले दतिवन र हरितकीको औषधी ल्याइदिएका कुरा समन्तपालादिका III. पृ. १००६: राजा यतनकथा, महाखण्डकं; बु. वं. अ. क. पृ. २४१: गोतमबुद्धवंसवण्णना; जा. अ. क. I-II. पृ. ६६: सन्तिैनिदान र अप. दा. अ. क. पृ. ७१: निदानकथा आदिमा उल्लेख भएका छन् ।

त्यसपछि शूर्षिपतन मृगदावनमा धर्मचक्र प्रवर्तन गरी एकसट्टी
मरहन्तहरू भएर्पछि देवमनुष्यहरूको कल्पाण गर्नको लागि ठाउँ ठाउँमा
धर्म प्रचारको निमित्त तथागतले भिक्षुहरूलाई पठाउनुभयो । आफू स्वयं
पनि राजगृह जातको निमित्त बाटोलाग्नु भयो । त्यसबखत वहाँ उरुवेळ
पुग्नुभयो । त्यहाँ उरुवेल कश्यप, नक्षी कश्यप र गया कश्यप भन्ने
तीन दाजुभाइ जटिल तपस्वीहरू बसेका थिए । अनि एकदिन रातको
समयमा शक्र देवेन्द्र भगवान्‌कहाँ आएको कुरा महा. व. पा. पृ. २८:
उरुवेलपाटिहारिय कथामा उल्लेख भएको पाइन्छ । उहाँ पृ. २६ मा
भगवान्‌लाई प्राप्त भएको पंसुकूऱ चीवर कहाँ धुनेहोला भन्ने लादा
शक्र देवेन्द्रले भगवान्‌को भन्नको कुरा थाहापाई उनले पोखरी
खनिदिएको, चीवर धुन ढुङ्गा राखिदिएको र चीवर सुकाउन ढुङ्गा
राखिदिएको कुरा पनि महावग्गपालिको उक्त पृष्ठमा उल्लेख भएको छ ।

अनि पछि ती जटिलहरूलाई दमन गरी बुद्ध भएर सर्वप्रथम
राजगृह पुग्नुहोदा मगव राजा विम्बिसारले वहाँलाई निम्त्याएका
थिए । अनि भिक्षुसंघ सहित भगवान् बुद्ध राजदरबारतिर गद्दरहनु-
भएको बेलामा बुद्ध सहित भिक्षुसङ्घको अगाडि अगाडि माणवक भेष
धारण गरी शंख बजाउंदै र गीत गाउंदै शक्र देवेन्द्र गएका कुरा पनि
महा. व. पा. पृ. ३७: विम्बिसारसमागम, महाखण्धकमा उल्लेख भएको
छ ।

एक समय भगवान् बुद्ध कपिलबस्तुको महाबनमा पांचभय
भिक्षुहरूका साथ बसिरहनुभएको बेलामा त्यहाँ अनेक देवताहरू आउँदा

शक देवेन्द्र पनि आएका कुरा दी. नि. II. पृ. १६४ को महासमय सूत्रको “बसूतं बासवो सेट्वो, सक्को पागा पुरिदन्दो” मन्त्रे गाथावाट प्रष्ठ हुन्छ ।

अर्को एकदिन भगवान् जेतवनाराममा बसिरहनुभएको थियो । अनि त्यहाँ सहस्रपति ब्रह्मासँग शक देवेन्द्र जेतवनाराममा आई दैलोनेर उभिई “लोकमा चारिका गर्नुहोस्” मनी भगवान्ताई गाथा सुनाएका थिए । जुन कुरा संयुतनिकाय I. पृ. २३५: बुद्धवन्दनासूत्र, सक्कसंयुतमा उल्लेख भएको छ । जसको अनुवाद अगाडिको पहिलो सूत्रमा भएको छ ।

अर्को एक समय तथागत गृद्धकूट पर्वतमा बसिरहनुभएको बेलामा शक देवेन्द्र वहाँकहाँ आई “कहाँ दान दिनु ठीक होला ?” मन्त्रे कुरा वहाँसँग सोधेका थिए । जुन कुरा सं. नि. I. पृ. २३४ को यजमानसूत्र, सक्कसंयुतमा उल्लेख भएको छ । यसको अनुवाद पनि अगाडिको पन्द्रों सूत्रमा उल्लेख भएको छ ।

त्यस्तैरारी एक अर्को समयमा शक देवेन्द्र आवस्तीमा गई भगवान्सँग “केलाई छेदन गर्दा मुखपूर्वक निराडन सकिन्छ ?” मनी सोधेका थिए । फेरि अर्को एक समय शकले भगवान्सँग “कुन भूमी रमणीय हुन्छ ?” मन्त्रे कुरा सोधेका थिए । फेरि एक समय

१. सं. नि. I. पृ. २३६: छेत्वासुत्तं, सक्कसंयुतं ।

२. सं. नि. I. पृ. २३४: रामणेयसुत्तं, सक्कसंयुतं ।

भगवान् राजगृहको गृद्धकूट पर्वतमा बसिरहनुभएको बेलामा शक्रले भगवानसंग “कुनै कुनै मानिसहरू यसै जीवनमा परिनिवारण नहुनाको कारण के होला ?” भनी सोधेका थिए । जुन कुरा सं. नि. I. पृ. ६३: सबकपञ्चमुत्तमा, सबकसंयुत्तमा उल्लेख भएको पाइन्छ । यसको अनुवाद पनि आगाडि अठारौं सूत्रमा भएको छ ।

दी. नि. II. पृ. १६७ को सबकपञ्चमुत्तमा चाहिं राजगृहको इन्द्रशाल गुफामा बसिरहनुभएका बुद्धसंग शक्रले चौधवटा प्रश्नहरू सोधेका कुरा उल्लेख भएको छ । जसको अनुवाद आगाडि उच्चाइसौं सूत्रमा भएको छ ।

म. नि. I. पृ. ३१० को चूलतण्हासङ्घयमुत्तमा चाहिं श्रावस्ती-को पूर्वाराममा बसिरहनुभएका भगवान्मैंग उनले “कसरी तृष्णा श्वय हुन सक्छ ?” भन्ने कुराको संक्षेपमा उत्तर दिनहुन अनुरोध गरेका थिए । यसको अनुवाद पनि आगाडि बीसौं सूत्रमा भएको छ ।

जुन कुराहरू यहाँ उल्लेख गरेकोछु ती सबै त्रिपिटक मूळ पालिमा उपलब्ध बुद्धसंग सम्बन्ध भएका शक्र देवेन्द्रका कारणहरू हुन् ।

मूल पालिमा शक्र देवेन्द्र

अब हेरौं त्रिपिटक मूल पालिमा शक्र देवेन्द्रको सम्बन्धमा भगवान् के भन्नुहुन्छ ।

सं. नि. I. पृ. २३० को सक्कनाम सूत्रमा वहाँले शकको पूर्वजन्मको कुरा बताउनुहुँदै—प्रधि उनको नाम ‘मघ माणव’ थियो भन्ने आदि कुरा भन्नुमए जस्तै उहों पृ. २३० को बतपद सूत्रमा उनले अधि सातवटा द्रष्टहरू पालन गरेका थिए भनी उल्लेख गर्नुभएको छ । सं. नि. I. पृ. २१८ को सुबीर सूत्रमा वहाँले प्रधि असुरहरूले देवताहरू-माय हमला गर्दा शक देवेन्द्रले सुबीर देवपुत्रलाई ‘उनीहरूलाई लखेट’ भनी भने जस्तै प्रको एक समयमा शक देवेन्द्रले सुसीम देवपुत्रलाई ‘असुरहरूलाई लखेट’ भनी यहाएको कुरा सं. नि. I. पृ. २१६ को सुसीम सूत्रमा उल्लेख गर्नुभएको छ । सं. नि. III. पृ. १८० को यवकलापिय सूत्र, सलायतनसंयुक्तमा चाँहि वहाँले देव असुरको युद्धमा वेपचित्ति असुरेन्द्रले शकडाई बाँधेर ल्पाऊँ भनी आज्ञा दिएको र सं. नि. I. पृ. २२२ को वेपचित्ति सूत्रमा पनि यस्तै आज्ञा दिएको कुरा उल्लेख गर्नुभएको छ । सं. नि. I. पृ. २२६ को कुलावक सूत्रमा देव असुरहरूको युद्धमा देवताहरू पराजित भएको कुराको पनि वहाँले उल्लेख गर्नुभएको छ । सं. नि. I. पृ. २२० दो धजरण सूत्रमा यदध्यवि शक देवेन्द्र देवताहरूलाई कुनै भय हुँदा उनको धजा हेरेमा उनीहरूको भय नाश हुनेछ भनी भन्दछन् । तर त्यो हुन पनि सक्छ नहुन पनि सक्छ । किनभने उनी बीतरागी होइनन् । बीत द्वेषी होइनन् । बीत मोही होइनन् । बह कुनै भय हुँदा बुढ, धर्म र सङ्घको अनुस्मरण गरेमा भय दूर हुन सक्छ भनी वहाँले भन्नुभएको छ । एक समय राजगृहमा बसिरहनुभएका भगवान्ले मिक्षुहरूलाई यस्तो भन्नुभयो—

“मिक्षुहो ! अथि यसं राजगृहमा एक दरिद्र पुरुष थियो । उसमा भद्वा, शील, श्रुति, त्याग र प्रज्ञा थियो । मृत्युपछि ब्रयस्त्रिश देवलोकमा उत्पन्न हुँदा अरु देवताहरूभन्दा उ तेजिलो थियो । अनि जब उसेंग देवताहरू कराउनथाले तब शक्र देवेन्द्रले देवताहरूलाई “उसेंग नकराऊ” भनी सम्भाए । यो पनि भने कि मनुष्य छेंदा उसमा पाँचवटा गुणहरू थिए । त्यसेंले भौतिक दृष्टिले गरीब भएता पनि उ घनी नै सम्झनुपर्ण भनी निम्न गाथा भनेका थिए—

१. ‘यस्स सद्वा तथागते, अचला सुप्तिद्विता ।

सीलं च यस्स कल्याणं, अरियकन्तं पसंसितं ॥

२. ‘सङ्घे पसादो यस्सतिथ, उजुभूतं च दस्सनं ।

अदलिद्वोति तं आहु, अमोघो तस्स जीवितं ॥

३. ‘तस्मा सद्वं च सीलंच, पसादं धम्मदस्सनं ।

अनुयुञ्जेथ मेधावी, सरं बुद्धान सासनं’ति’ ॥’

यो कुरा सं. नि. I. पृ. २३३: दलिद्वसुत्तं, सक्कसंयुत्तमा उल्लेख भएको छ । यसको अनुवाद अगाडि दशौं सूत्रमा भएको छ ।

अं. नि-३, पृ. १३३ को यमराज सूत्रमा शक्र देवेन्द्र जातिजरा अरणवाट मुक्त नभएको कुरा बहाले भन्नुभएको छ ।

म. नि. II. पृ. ३०४ को सखादेव सूत्रमा निमिराजालाई शक देवेन्द्रले भेटन आएको र उनलाई व्यस्तिवश देवलोक देखाई ल्याएको कुरा भगवान्ले बताउनु भएको छ । दी. नि. II. पृ. १३८ः महामुद्रस्त्र सूत्रमा शकले विश्वकर्मालाई पठाई महासुदर्शन राजाको निमित्त घर बनाउन पठाएको कुरा पनि उल्लेख गर्नुभएको छ ।

अं नि-६, पृ. ८२ः धम्मिक सूत्रमा राजा कोरब्य शककहाँ गई सुप्ततिष्ठ नामक न्यग्रोध वृक्षमा फल फलेन भज गएको कुरा वहाँले उल्लेख गर्नुभएको छ । अं. नि-७, पृ. २२१ को भेत्ता सूत्रमा सात वर्षसम्म मैत्री भावना गरेको प्रभावले प्राप्त छत्तीस (३६) पटकसम्म शक भएको कुरा वहाँले बताउनु भएको छ । उसे निपातको पृ. २३३ को सुरिय सूत्रमा सात वर्षसम्म मैत्री भावना गरी सुनेत भन्ने शास्त्रा पनि छत्तीस (३६) पटकसम्म शक भएको कुरा उल्लेख गर्नुभएको छ ।

दी. नि. I. पृ. १८७ को केवट सूत्रमा पृथ्वी आदि धातुहरू कहाँ निरुद्ध हुन्छ र भन्ने कुरा सोधन केवट भिक्षु शककहाँ गएका थिए भनी उल्लेख गर्नुभएको छ ।

१. यस्तेगरी शक देवेन्द्रले व्यस्तिवश देवलोक देखाउन लगेका पुरुष-हरूमध्ये मन्धाता राजा, जा. अ. क. I-II पृ. ५८७ः मन्धातु जातकं, नं. २५८; दी. नि. अ. क. II. पृ. १७७ः महानिदान-सुत्तवण्णना; साधीन राजा, जा. अ. क. V. पृ. ६०ः साधीन जातकं, नं. ४६४; निमीराजा, जा. अ. क. VII. पृ. ८७ः निमिजातकं, नं. ५११; र गुत्तिल पण्डित पनि हुन् । जा. अ. क. I-II. पृ. ५४६ः गुत्तिलजातकं, नं. २४३.

उदा. पा. पृ. ८७ को नन्द सूक्तमा वहाँले नन्द भिक्षुङ्गाई अयस्त्रश देवलोकमा लगी शक देवेन्द्रको उपस्थानमा आइरहेका अप्सराहरू देखाउनु भएको फुरा पनि उल्लेख गर्नुभएको छ ।

आयुषमान् उत्तर सङ्खेय्यक पवंतमा बसो भिक्षुहरूलाई आत्मविपत्ति आदि बारे उपदेश गरिरहेको बेलामा वैश्रवण महाराज को अनुरोध अनुसार शक देवेन्द्र त्यहाँ गई उत्तर स्थविरस्त्रं “के तपाइँले यी उपदेशहरू आफूले स्वयं जानेर भन्नुभएको हो कि भगवान्-सँग सुनेर भन्नुभएको हो ?” भनी प्रश्न सोधेको कुरा अ. नि-८, पृ. २७६-८०: उत्तरविपत्तिसुत्तं, भेतावर्गमा उल्लेख भएको छ ।

अर्थकथाहरूमा शक देवेन्द्र

अब केहीछिन शक देवे द्रको सम्बन्धमा अर्थकथाहरूमा कस्ता कुरा उल्लेख भएका रहेछन् भन्ने विषयतिर विचार गरौँ ।

चापाल चेतियमा ! मारको प्रार्थना सुनी भगवान्ले आपनो आयुसंस्कारलाई छाडिदिनु भएपछि वहाँलाई बेसरी रगतपद्माला लागेको थियो । प्रनि भगवान्लाई रगतपद्माला लागेको कुरा थाहापाई “भगवानकहाँ गई शुश्रूषा गर्नु९०यो” भनी उत्तनाघरीमै तीन गाडत प्रमाणको शरीर त्यागी शक देवेन्द्र भगवान्कहाँ आएका मात्र होइनन् विन नमानी उन्ले भगवान्को दिसा पिसाढको को९रा समेत शीरमा

१. दी. नि. II. पृ. ६०: मटापरिनिब्रान्मुत्तं ।

राखी काल्न लगेको कुरा धम्म. प. अ. क. पृ. ५६१: सकदेवराजवत्पु, सुखवर्गमा उल्लेख भएको छ । यसरी सेवा गरी भगवान्लाई सज्जाँ भएपछि मात्र शक फर्केर गएको कुरा पनि उल्लेख भएको छ ।

यस विषयलाई लिएर जब भिक्षुहरूको बीचमा चर्चा उठ्यो तब भिक्षुहरूलाई भगवान्ले “भिक्षुहो ! शक देवेन्द्रले म प्रति स्नेह राखेको कुनै आश्रय होइन । एक समय म इद्रशाल गुफामा^१ वसिरहेको बेलामा मेरो कारणले यिनले बुढोपनबाट मुक्ति पाई तरुण शक्त्व लाभ गरी लोतापत्ति फल समेत पाएका थिए । यसरी म उनको उपकारी हुँ । अतः ममाशि उनको स्नेह हुनु कुनै आश्रय होइन” भनी भन्नुभयो ।

जोवनभर गुह खाई नाङ्गो भएर हिड्ने जम्बुकाजीवकको ज्ञान परिपक्वतालाई बेखुमई एकदिन उनकहाँ गई बास बस्ने ठाउँ भगवान्ले आग्नुहुँदा उनले “ठाउँ छैन” भनेपछि उनले देख्ने एउटा थुम्कोमा भंगवान् बुद्ध बास बस्नुभयो । अनि मध्यरातमा शक देवेन्द्र भगवान्को उपस्थानको निमित्त त्यहाँ आएका थिए । यसबाट त्यहाँ उज्यालो भएको थियो । जम्बुकाजीवकले यो देखेर भोलिपह्ट भगवान्-सँग “मध्यरातमा उज्यालो पारी आएका को थिए ?” भनी सोध्वा भंगवान्ले “शक देवेन्द्र थिए” भनी भन्दा जम्बुकाजीवक अत्यन्त प्रमावित थई उनी भगवान् थेउ “आऊ भिक्षु !” भन्ने वाक्यद्वारा भिक्षु

१. यहाँका घटना सम्बन्धी विषयहरू यसी पुस्तकको अगाडि ‘सक्षपञ्च’ उन्नीसी सूत्रमा उल्लेख भएको छ ।

[१०२]

बुद्धकालीन ब्रह्मादिदेव-२

भएका थिए भनी घम्म. प. अ. क. पृ. ३०५ः जम्बुकाजीवकवत्थु,
आलवगंले उल्लेख गरेको छ ।

वैशालीमा भएको दुर्भिक्ष र रोग हटाउनको निमित्त जब
भगवान् बुद्ध त्यहाँ जानुपयो तब त्यसबाहत त्यहाँ शक्र पनि देवताहरूसँगे
आएका थिए भनी सुत. नि. अ. क. II. पृ. ६ः रतनसुत्तवण्णनाले
उल्लेख गरेको छ । त्यस्तंगरी वैशालीको संस्थापार भित्र पनि यिनी
देवताहरूसँग बसेका थिए भन्ने कुरा पनि उहाँ उल्लेख भएको पाइन्छ ।
रतन सूत्रका ‘यानीष भूतानि...’ भन्ने अन्तिम तीनबटा गाथाहरू
शक्ते भनेका हुन् भनी सुत. नि. अ. क. II. पृ. ३६ः रतनसुत्तवण्णनाले
उल्लेख गरेको छ ।

सुत. नि. अ. क. II. पृ. ७१-७२ः मङ्गलसुत्तवण्णनामा जब
देवताणहरू शक्रबहाँ गई मङ्गलको बारेमा देवलोकमा हलचल भइरहेको
कुरा सुनाए तब उनले बुद्धकहाँ गई प्रश्न सोध्ने सल्लाह दिएका थिए
भनी त्यहाँ उल्लेख भएको छ ।

दो. नि. अ. क. I. पृ. २६४ः प्रम्बद्धसुत्तवण्णनामा ‘कोशल’
भन्ने नाम परेको कारण बताउँदै महापनाद राजकुमारलाई
हसाउनको निमित्त शक्र देवेन्द्रले देवनृत्य पठाएको कुरा उल्लेख भएको
छ । यो कुरा सुत. नि. अ. क. II. पृ. २२६ः पूरलसुत्तवण्णना र जा.
अ. क. I-II. पृ. ६०२ः महापनाद जातक, नं. २६१ मा पनि उल्लेख
भएका छन् ।

दी. नि. अ. क. II. पृ. ५३: पोटुपाद सुत्तवण्णनामा मिगचिङ्ग
भन्ने तपस्वीको घोर तपस्याको प्रभावले शक देवेन्द्रको आसन तातेर
आएपछि उनले अळम्बुसा भन्ने देवकन्यालाई पठाई तपस्वीको तपस्या
भङ्ग गर्न लगाएका कुरा उल्लेख भएको छ ।

सुत्त. नि. अ. क. I. पृ. ६७: खगविसाणसुत्तवण्णनामा अधि
ज्ञाराणशी राजा निःसन्तान भएपछि शीळबती भन्ने राजकन्याको
यच्चशीलको प्रभावद्वारा आसन तातेको देखेर शकले शीलबती राज-
कुमारीलाई पुत्र पाउने बरदान दिएका कुरा उल्लेख भएको छ ।

अङ्गमगधका मानिसहरू भेला भई वर्षको एकपटक घिउ, तेल,
मह आदि राखी भारीका भारी दाउरा बाली होम गर्यै । अनि यो देखेर
शकले यिनोहरूलाई कस्तो यज्ञ गर्दा महत्कल हुने हो त्यस्तो कुरा
मुनाउनपन्थो भनी उनीहरूले दाउरा बाली यज्ञ गरिरहेको ठाउंमा
आकाशबाट आउंदा यज्ञ गराउनेहरूले “हेर ! स्वयं ब्रह्मा आई पूजा
थाप्न आउंदैछन्” भनी भने । अनि उनीहरूले शकलाई “हामीहरूको
पूजा थाप्नुहोस्” भन्दा शकले आफू ब्रह्मा नभएको कुरा बताई तिनी-
हरूलाई “यसरी होम गरेर पुण्य पाइँदैन” भनी बुद्धकहीं लगो—

“यजमानानं मनुस्सानं, पुञ्जेपेक्खान पाणिनं ।
करोतं ओपथिकं पुञ्जं, कथ्य दिन्नं महप्फलं ॥”

“यज्ञ गर्ने मानिसहरूलाई, पुण्यको आशा गर्ने प्राणीहरूलाई
स्तथा अर्कों जन्ममा फल दिने पुण्य गर्नेलाई कहाँ दान दिदा महत्फलदायी

[१०४]

बुद्धकालीन ब्रह्मादिवेद-२

हृच ?” मनो प्रश्न गरेको कुरा सं. नि. I. पृ. २३४: यजमानसुत्तं, सबकसंयुतमा उल्लेख भएको छ । जुन कुरा अगाडि पञ्चांश सूत्रमा उल्लेख भएको छ । सं. नि. अ. क. I. पृ. २६७-७०.

दो. नि. अ. क. III. पृ. ३७: सबकपञ्चसुत्तवण्णनामा उल्लिखित महासीव स्थविरले तीस हजार जति शिष्यहरूलाई पढाउँदथे । उनके शिक्षाद्वारा ती तीस हजार भिक्षुहरू सबै पछि अरहत भए । अनि तिनीहरूमध्ये एकजनाले “हात्रा आचार्य महासीव स्थविरको आश्रय पाई हामी सबै अरहत भइसबयाँ । हात्रा आचार्य अरहत हनुहृच कि हनुहृष्ट ?” मनी विचार गरी हेर्दा उनी पृथक्जन ने भएको देखेर एकदिन उनलाई शिष्यले राज्ञाएपछि स्थविर परिवारहरू छाडी एकान्तमा बसी ध्यान गर्नथाले । किन्तु उनले तीस वर्ष बित्तिसबदा पनि अरहत्व पाउन सकेनन् । अनि उनले गहभरी आँसु पारे ।

एकदिन उनको समीपमा एउटी देवकन्या रोइरहेको देखेर स्थविरले “किन रोएकी हो ?” मनी उनीसंग सोध्दा सो देवकन्याले “रोएर म पनि अरहत हनेछु” मनी अङ्ग सुनाएकोबाट विरक्तिई विपश्यना बढाई तीस वर्षपछि स्थविरले अरहत्व प्राप्त गरे । तीस वर्षसम्म उनले खुट्टा धोएका थिएनन् । त्यसले अरहत भइसकेपछि उनले खुट्टा धुनथाले । त्यसबछत उनका तीस हजार शिष्यहरूले यो कुरा जानी उनको खुट्टा धुन उनीहरू आए । यतिझेल शक्र देवेन्द्रले पनि आहार्पाई “मेरा आर्य महासीव स्थविरले अरहत्व प्राप्त गरी प्राप्तनो खुट्टा धुनलाग्नु भएको छ म गएर बहाँको खुट्टा धुनुपन्यो” मनी तुरन्त

आई स्थविरको खुट्टा धोई ढोगी फर्केर गए भनी उक्त अटुकथाले उल्लेख गरेको छ ।

दी. नि. अ. क. I. पृ. २११: सामञ्जफलमुत्तवण्णनामा उल्लिखित महाकुस्त स्थविर बीस वर्षसम्म कायानुपश्यो भावनामा मन दिई “आउने र जानेमा” होस् रात्रौ बीस वर्षपछि प्ररहत्व प्राप्त गरे । अरहत् भएको दिनमै चंकमण गर्ने ठाउँनिर शक्त देवेन्द्र उपस्थानको लागि सहम्पति ब्रह्मा सहित आएका कुरा उक्त वर्णनामा उल्लेख भएको छ । यो कुरा सुत् नि. अ. क. I. पृ. ७०: खगविसाण-मुत्तवण्णना र विवं. अ. क. पृ. ३५५ मा पनि उल्लेख भएको पाइन्छ ।

दी. नि. अ. क. II. पृ. ३२५: महापरिनिवानमुत्तवण्णनामा भगवान् परिनिवाण मझसकेपछि अज्ञातशब्द राखाले कुशीनगरबाट धातु ल्याउनमा धेरै वर्ष बिताएको देखेर भिक्षुहरूको अनुरोधमा शक्त देवेन्द्रले चाँडै त्याउन लगाएको कुरा उक्त वर्णनामा उल्लेख भएको छ । हेनूँ लेखकको बु. रा. मा-२, पृ. ५६-५७ मा ।

षष्म. प. अ. क. पृ. ३४८-५१: पण्डित सामणेरवत्थु, पण्डित-बग्मा कश्यप बुद्धलाई एक महादीद्वाले भोजन दिएको बेलामा शक्त देवेन्द्र सो दरिद्रको भान्से भई बुद्धलाई प्रणीताकारले भोजन प्रदान गरेको कुरा उल्लेख भएको छ ।

सातविनसम्म निरोघसमापत्तिमा बसी आठौं दिनमा समापत्ति-बाट उड्दु भएका महाकश्यप महास्थविर “गरीबलाई संप्रह गर्नेछु”

मने विचारले राजगृहमा क्षेत्रेंग मिक्षाटन्को निमित्त निस्कनुभयो । अनि त्यसब्बत केही देव प्रप्तसराहरूले दिन त्याएको मिक्षा अस्वीकार गरी “गरीबलाई न संग्रह गर्नेछु” मने विचारले वहाँ राजगृहको नगरतिर लाग्नुभयो । वहाँलाई छकाई मिक्षा दिनुपन्थो भनी एक अत्यन्त गरीब तथा बुढोको भेष धारण गरी सुजार्देंग प्राई नगर पुग्नुमन्दा अगाडि एक झुपडी बनाई त्यहाँ धागो काटे ज्ञे गरी शक्त देवेन्द्र बसे । मिक्षाटन् जानु भएका महास्थविरले देखेर “अहो ! यो पुरुष यस्तो बुढेसकालमा पनि धागो काटेर जीविका गर्दैछ । यस नगरमा यस्तो गरीब पुरुष त प्रकृत कुनै होमोइन होला” मने ठानी उसको झुपडीको दंलोनिर उभिनुभयो । यो देखेर भेषधारी शक्तले एकछिन नदेखे जस्तै गरी पछि “अहो ! दंलोनिर एक मिक्ष उभिनु भएको छ । यी मिक्ष को रहेछन् !” भनी याप्लोमा हात राखो टाउको उचाली हेरे जस्तो गरी हेरे । अनि अहो ! हात्रा महाकश्यप महास्थविर पो रहेछन् ! अहो, अब के दिने होला भन्दै नकलपारी सुजाढाई बोलाई “हेर यहाँ हात्रा महाकश्यप महास्थविर मिक्षाको निमित्त उभिनु भएको छ । घरमा केहो छ के ?” मन्दै वहाँको हातबाट मिक्षापात्र मागी घरमित गई पात्रभरी दिव्य प्राहार राखी वहाँलाई प्रदान गरी “अहो दान ! महादान !” भनी भनेको कुरा धम्म. प. अ. क. पृ. २५८-६०: महाकस्तप पिण्डपातवत्यु, पुष्कवर्गमा उल्लेख भएको पाइन्छ ।

यस्तै कुरा उदा. पा. पृ. ६५: सब्कुदानसूत्र, नन्दवर्गमा पनि उल्लेख भएको छ । जसको अनुवाद अगाडिको चौधो सूत्रमा भएको छ ।

धम्म. प. ग्र. क. पृ. १०: चक्रुपालवत्थु, यमकवर्गमा चक्रुपाल (चक्रुपाल) स्थविर अंगा भई आहारहेको बेलामा शक्तिको आसन तातेपछि चक्रुपाल स्थविरकहाँ गई लोरो समात्न लगाई आवस्तीमा पुन्याएको कुरा उल्लेख भएको छ । यो कुरा लेखकको संक्षिप्त कथा सहित धम्मपद पृ. ११ मा उल्लेख भएको छ ।

सुप्रबुद्ध भन्ने एक कुष्ठी लोतापञ्च भएपछि शक देवेन्द्रले उनको परीक्षा गर्ने विचारले उनलाई “बुद्धलाई बुद्ध होइन भन” भनी भनेका थिए भन्ने कुरा धम्म. प. ग्र. क. पृ. २६१: सुप्रबुद्धकुट्टिवत्थु, बालवर्गमा उल्लेख भएको छ । यस सम्बन्धमा लेखकको बु. ग्. मा-३, पृ. ४१७ मा हेतु ।

पानी नपर्नाले आवस्तीमा सुख्खा परेको थियो । पोखरी र तलाऊहरू सुकेका थिए । जेतबनको पोखरीमा हिलोमा पसेका माछा-हरूलाई कोवा आदि चराहरूको चुच्चोले टिपिरहेको देखेर भागवान्को मनमा महाकरणाचित्त उठेपछि वर्षाद् गराउनपन्थ्यो भनी जेतबनको पोखरीमा गई नुहाउनको लागि तयार हुनुभयो । तेतिखेर शक देवेन्द्रको आघान तातेपछि “किन आसन तातेको रहेछ” भनी हेर्दा सो कारण देखी वर्षासम्बन्धी देवताहरूलाई भनी तुरन्त घनघोर वर्षाद् गराई पोखरीमा पानीले भारिदिए भन्ने कुरा जा. ग्र. क. I-II. पृ. २४२: मच्छजातक, नं. ७५ मा उल्लेख भएको छ ।

राजगृह नगरमा कुनै सुवर्णकारकी शुभा भन्ने एउटी प्रति सुन्दरी छोरी थिइन् । भगवान् बुद्ध सर्वप्रथम राजगृहमा आउन् हुँदा

वहाँको उपदेश सुनेर उनी लोतापशा भएकी थिइन् । पछि उनी महाप्रजापति गौतमीकर्ण गई भिक्षुणी भएकी थिइन् । केही समयपछि उनले चतुप्रतिसम्भवा ज्ञान सहित अरहत्व प्राप्त गरिन् । उनका ज्ञातिबन्धुहरू आई उनलाई घर फर्काउनको निमित्त कुरा गर्यै । यो देखेर “अहो यस्तो अरहत्नीको उपासना गर्नुपर्छ” भनी शक्त देवेन्द्र ब्रह्मस्तिशका देवताहरू सहित स्थविराको उपस्थानमा आएका थिए भनी थेरो. गा. अ. क. पृ. १६०: सुभाकम्मारथीतायेरी गाथटुकथामा उल्लेख भएको छ ।

भगवान् बुद्धको शासनमा सबभन्दा जेठापाका हुन् भएका कौडिन्य (कोण्डब्ब) महाध्यविर बाहू दर्षसम्म छद्दन्त दहमा बस्नुभएको थियो । एकदिन शक्त देवेन्द्र छद्दन्त दहमा गई वहाँसंग धर्मोपदेश गर्न प्रार्थना गर्दा वहाँले शक्ताई चतुसत्य अन्तरगत अनेक वराय रसयुक्त उपदेश सुनाउनु भएको थियो । यो उपदेश सुनी प्रसन्न भएका शक्त देवेन्द्रले निम्न गाथा प्रकट गरेका थिए भनी थेर. गा. अ. क. II. पृ. ३: कोण्डञ्जत्थेर गाथावण्णनाले उल्लेख गरेको छ ।

“एस मियो पसीदामि, सुत्वा धर्मं महारसं ।
विरागो देसितोधर्मो, अनुगादाय सब्बसोऽ ।”

अनि वहाँ परिनिर्वाण हुँदा पनि शक्त देवेन्द्रले विश्वकर्माङ्गाई अहाई कूटागार बनाउन लगाएको कुरा सं. नि. अ. क. I. पृ. २१६:-

१. थेर. गा. पा. पृ. ३३७: अञ्जासिकोण्डञ्जत्थेरगाथा ।

कोण्डन्न सुत्तवण्णना, दङ्गीस संयुत्तले उल्लेख गरेको छ । कौडिन्य महास्थविरको सम्बन्धमा सबै कुरा लेखकको बु. आ. च. भा-१, पृ. १ देखि उल्लेख भएका छन् ।

चित्तामाणविकानो कथामा धम्म. प. आ. क. पृ. ५३: लोकवर्गले लेखदछ कि मत्र चित्तामाणविका गमिणी भए जस्तो देखाई भगवान्कही गइन् तब शक देवेन्द्र हो आमन तातेको थियो । अनि उनले यसको कारण बुझेपछि देवपुत्रहरू सहित जेतवनमा आई चित्तामाणविका ले बाँधिराखेको पटुकालाई भूसाको रूप धारण गरी काट्न लगाएका थिए । यो चित्तामाणविकाको कुरा लेखकको बु. म. भा-२, पृ. ३४ मा उल्लेख भएको छ ।

अनाथपिण्डिक सेठको माहिली ओरी चूल्सुभद्राले टाढेबाट दिएको निम्तो स्वीकारेपछि भगवान् सहित मिथुहरू त्यहाँ प्राकाशमार्ग-बाट जानको निमित्त शक देवेन्द्रले विश्वकर्मालाई भनी पांचशय कटागारहरू बनाउन लगाएका कुरा धम्म. प. आ. क. पृ. ७०८: चूल्सुभद्रायवत्थु, पक्षिणकदग्ले उल्लेख गरेको छ । यो कुरा लेखकको बु. म. भा-२, पृ. ५२ मा उल्लेख भएको छ ।

अनुरुद्ध स्थविरकी रोहणी भन्ने बहिनी थिइन् । उनको मृत्युपछि उनी देवलोकमा उत्पन्न भइन् । यिनको कारणले देवताहरूको घोरमा झगडा भयो । अनि शक देवेन्द्रकहाँ गई झगडा छिनिदिनको निमित्त देवताहरूले निवेदन गरे । त्यसबाहत यी देवपुत्रोलाई देख्ने वित्तिक शक देवेन्द्रले भन्नथाले कि यी देवपुत्री नपाएमा म मर्नेछु ।

[११०]

बुद्धकालीन महादिवेष-२

धम्म. प. अ. क. पृ. ६०८ः रोहिणियावत्थु, कोघवर्गं । यो कथा
लेखकको बु. म. भा-२, पृ. १५८ मा उल्लेख भएको छ ।

जब महाप्रजापति गौतमी स्थविरा वैशालीमा परिनिर्वाण
हुनुभयो तब त्यहाँ शक देवेन्द्र सहित अरु देवताहरूले वहाको मृत
शरीर राखेको खाट बोकेका थिए भनी थेरीमपदानपालिले (पृ. २१३)
यस्तो उल्लेख गरेको छ—

“चत्तारो लोकपालाते, असेहि समधारयुः ।
सेसा सकादिकादेव, कूटागारे समरग्हुः ॥”

महाप्रजापति गौतमी स्थविरा परिनिर्वाण भएको कुरा
लेखकको बु. भावि. च. भा-१, पृ. १६० मा उल्लेख भएको छ ।

एक समय भगवान् बुद्ध गृद्धकूट पवतमा बसिरहनुभएको
बेलामा त्यहाँ शक देवेन्द्र पाई शङ्खासंग सारणीय कुरा गर्द बसेका
यिए । त्यसबाहत क्षेमा स्थविरा भगवान्संग भेटनको निमित्त आकाश-
मांगबाट आएकी थिइन् । जब उनले बसिरहेका शक देवेन्द्रलाई देखिन्
तब आकाशबाट भगवान्संग बन्दना गरी कर्को गइन् । भनि शकले
भगवान्संग आकाशमा बसी बन्दना गरेकी भिक्षुणी को हुन् ? भनी
सोधेका थिए भनी धम्म. प. अ. क. पृ. ८१३ः देमामिक्खुनीयावत्थु,
वाह्याणवर्गंले उल्लेख गरेको छ । यो क्षेमा स्थविराको कुरा लेखकको
बु. भावि. च. भा-१, पृ. १७२ मा उल्लेख भएको छ ।

जब सारिपुत्र महास्थविर आफनो जन्मस्थान नाटक गाँड़मा गई ग्राफ़ जन्मेको कोठामा बसिरहनुभएको थियो तब त्यहाँ शक देवेन्द्र बहाँलाई हेनं पाएको कुरा सं. नि. अ. क. III. पृ. १७५: चुन्दमुन्त-बण्णना, सतिपट्टानसंयुत्तले उल्लेख गरेको छ । जब वहाँ परिनिर्वाण हुनुभयो तब शब्दावाको निमित्त शकले पनि बिश्वकर्माङ्गाई ग्रहाई पांचशय कूटागार बनाउन लगाएको कुरा उहों पृ. १७७ मा उल्लेख भएको छ । सारिपुत्र महास्थविर परिनिर्वाण हुनुभएको कुरा लेखकको बु. धा. च. मा-५, पृ. १३६ मा उल्लेख भएको छ ।

शावस्तीको गण्डम्ब नामक आँपको रुद्धनिर भगवान्‌ले यमकप्रातिहार्य देखाउन् हुँदा शकले त्यहाँ रत्नमय चंकमण स्थल बनाइदिएका थिए भने वर्यस्त्वश भवनबाट भगवान् संकर्स (संकाश्य) घोलहंनु भएको बेलामा शकले सुवर्णमय, मणिमय र चाँदीका सिंडीहरू बनाइदिएका थिए भन्ने कुरा धम्म. प. अ. क. पृ. ५५३, ५६३: यमक-पाटिहारियवर्थु, बुद्धवर्गमा उल्लेख भएको पाइन्छ ।

शिष्टाचार र सेवा भावना

देवताहरूको बीचमा देवतोकमा “दानमध्ये कस्तो दान ठूलो छ, रसमध्ये कस्तो रस ठूलो छ र रति मध्ये कस्तो रति ठूलो छ” भन्ने ग्रादि विषयमा बाहु बर्वसम्म पनि प्रश्नको हल गनं नसकेपछि देवताहरू शक देवेन्द्रकहाँ जाँदा शकले “यस बखत भगवान् कही बसिरहनुभएको होला ?” भनी हेर्दा “जेतवनमा” भन्ने बुझी देवताहरू

सहित भगवान् कहाँ आई शक्ते “भन्ते ! दानमध्ये कःतो दान ठूळो छ ?” भन्ने आदि प्रश्न सोधेका कुरा धम्म. प. अ. क. पृ. ७५८ः सबकपञ्चवत्थु, तरहावर्गंमा उल्लेख भएको पाइन्छ । जसको उत्तर भगवान्ले धम्पद पालिमा । “स्मः इदानं धम्मदानं जिनाति...” भन्ने आदि गाथाद्वारा उत्तर दिनुभएको थियो ।

अ. नि-१, पृ. २८ को ‘इदानपालिमा’ उल्लिखित एउटा लोकधारुमा दुइजना अरहत् सम्यक्सम्बुद्ध उत्पन्न हुन सबदेन भन्ने पदको व्याख्या गर्दै अ. नि. अ. क. I. पृ. २५४ ले जस्तै सम्यक्सम्बुद्ध एक समयमा दुइजना हुन सबदेनन् त्यस्तंगरी शक्त देवेन्द्र पनि एक समयमा दुइजना हुन सबदेनन् भनी उल्लेख गरेको छ । दो. नि. अ. क. III. पृ. २३०ः सम्प्रसादनोय सुत्तवण्णनाले पनि यस्तै उल्लेख गरेको छ ।

एकदिन महान्मौद्गुण्यायन महास्थविर त्यर्थिक्षण देवलोकमा जानुभएको बेलामा पांचशत देवताहरूका साथ आई शक्त देवेन्द्रको वहाँको स्वागत गरेको कुरा सं. नि. III. पृ. २४०ः सबकसुत, मोऽगल्लानसंयुतमा उल्लेख भएको छ ।

अधि केही शीलवान् ऋषिहरू प्ररथमा बसिरहेको बेलामा देवचित्ति असुरेन्द्र र शक्त देवेन्द्र त्यहाँ गएका थिए । त्यहाँ जाँदा देवचित्ति जुत्ता लगाई गएको र शक्त जुत्ता फुकालि गएको कुरा सं. नि. I. पृ. २२७ः अरब्जायतन इसिसुत, सबकसंयुतमा उल्लेख भएको छ । जसको अनुवाद प्रगाढिको तेथो सूत्रमा भएको छ ।

एकदिन शक्र देवेन्द्र एकान्तमा बसिरहेको बेलामा उनले आफ्नो शत्रुमाथि पनि द्वोह नगर्ने विवार गरेका थिए भनी सं. नि. I. पृ. २२६ः नदुविभयसुत्तं, सक्कसंयुत्तले उल्लेख गरेको छ । जसको अनुवाद अगाडिको छंटाँ सूत्रमा भएको छ ।

अर्कोई एकदिन शक्र देवेन्द्रको आसनमा 'ओकोटिमक' भन्ने देवता आई बसेको बेलामा देवताहरू आई जति जति उनलाई आसनबाट घोल्हनको निमित्त कराउनयाले उति उति उनी झन् झन् तेजिलो भएको देखेर उनीहरूले यो कुरा शक्राई भन्न गए । अनि शक्र आएर विनान्तपूर्वक आफ्नो पछघोरा एकांश गरी भुइंमा घुँडा टेकी "म शक्र देवेन्द्र हुँ" भनी भने । त्यसराँचि उनी आसनबाट घोल्हेर गएको कुरा सं. नि. I. पृ. २३६ः दुव्वरण्णयसुत्तं, सक्कसंयुत्तमा उल्लेख भएको छ । जसको अनुवाद अगाडिको साताँ सूत्रमा भएको छ ।

अधि एकदिन देवासुरहरूका बीच क्षणडा हुँदा देवचित्ति असुरेन्द्रले शक्र देवेन्द्राई सुभाषितद्वारा विजयहोस् भन्ने प्रस्ताव राखे । अनि दुबैजनाको बीच कुरा भएपछि शक्रले क्षान्तिको कुरा सुनाए । देवताहरूले यसेलाई 'सुभाषित' भने । अनि शक्रले जितेको कुरा सं. नि. I. पृ. २२४ः सुभाषितजयसुत्तं, सक्कसंयुत्तमा उल्लेख भएको छ । यसको अनुवाद अगाडिको नवाँ सूत्रमा भएको छ ।

एकदिन सुधर्मा सभागृहमा भेला भएका देवताहरूसाई शक्र देवेन्द्रले "कोधलाई बशमा राख, मित्रधर्ममा जरत्व आउन नदैऽ..." पादि भनी उपदेश गरेका थिए भनी सं. नि. I. पृ. २४०ः

प्रच्चयसुत्तं सक्षक्षसंयुतमा उल्लेख भए
एघारीं सूत्रमा भएको छ ।

प्रकों एकदिन सुधर्मा सभागृहमा भेला भएका देख.
शक्क देवेन्द्रले “क्षोधले जित्न नदैङ र क्षोधीमाथि प्रति क्षोध नगर
भन्ने आदि उपदेश गरेका थिए भनी सं. नि. I. पृ. २४१: प्रकोष्ठसुत्तं,
सक्षक्षसंयुतले उल्लेख गरेको छ । यसको अनुवाद प्रगाढि तेहीं सूत्रमा
भएको छ ।

प्रकों एक समय एक पूर्णिमाको रातमा सुधर्मा सभागृहमा
भेला भएका देवताहरूलाई प्रशंसा गर्दै शक्क देवेन्द्रले “मोदन्ति बत
ओ देवा...” भन्ने गाथाद्वारा अनुमोदन गरेका थिए भनी दी. नि. II.
पृ. १५६: जनवसभसूत्रले उल्लेख गरेको छ^१ । यस्तैगरी उपदेश सुनाउंदै
भगवान्का आठबटा गुणहरू प्रकाश गरेको कुरा दी. नि. II. पृ. १६४:
महायोगिन्द्र सूत्रमा उल्लेख भएको छ । नसको अनुवाद लेखकको दु. ब.
भा-१, पृ. ३२८ मा ‘बुद्ध धर्मको महिमा’ भन्ने शोषकमा भएको छ ।

दी. नि. II. पृ. १२०: महापरिनिबानसुत्त अनुसार नव
भगवान् कुशीनगरमा महापरिनिर्वाण हनुमयो तब त्यहीं शक्क देवेन्द्रले
अनित्यको कुरा युक्त “अनिच्छाबत सङ्क्षारा उप्यादव्यधिमनो...”
भन्ने गाथा भनेका थिए ।

१. यो जनवसभ सूत्रको अनुवाद लेखकको दु. रा. भा-१, पृ. ६५ मा
भएको छ ।

भगवान् बुद्ध परिनिर्वाण भइसकनु भएपछि धातु विभाजन गर्दा
द्रोण भ्राष्टाणले आफ्नो फेटामा लुकाएको भगवान्को दाहिने दन्तधातु-
स्थाई शक देवेन्द्रले लगो त्रयस्त्रिश भवनमा चूडामणि चत्यमा राखेको
कुरा दी. नि. अ. क. II. पृ. ३२४ः महापरिनिवानसुत्तवण्णनाले उल्लेख
गरेको छ^१।

समन्तपासादिका I. पृ. ६०-६१ को बाहिरनिदानकथा अनुसार
सच्चाइ अशोकका छोरा महेन्द्र महास्थविर लंका जानको लागि
बेदिसगिरि महाविहारमा बसिरहनुभएको बेलामा शक देवेन्द्र शाई
बहाँलाई “लंकामा मुट्सीब राजाको मृत्यु भएको र देवानांप्रियतिश्य
राजाले राज्य गरिरहेको कुरा सुनाएका थिए। यति मात्र होइन
महेन्द्र महास्थविरलाई लंका जाने बेला ठीक भयो भन्ने कुरा पनि
भनेका थिए। अनि आफूले पनि बहाँको सहयोग गर्ने कुरा बताएका
थिए” भनी उपर्युक्त ग्रन्थमै उल्लेख भएको छ।

समन्तपासादिका I. पृ. ७२-७३ः बाहिरनिदानकथा अनुसार
महेन्द्र महास्थविरको प्राज्ञा सुनी सुमन आमणेर भारतको पाटलि-
पुत्रमा गई आफ्ना बजे सच्चाइ अशोकसँग पावभरी सोतिका दाना
जस्ता भगवान्का धातु लिई त्रयस्त्रिश देवञ्चोकमा गई शक देवेन्द्रसँग
भएका भगवान्का दाहिने दन्तधातु र दाहिने अब्जधातुमध्ये दाहिने
अब्जधातु माग्दा शक देवेन्द्रले विएका थिए भनी उल्लेख भएको छ।
यी धातुहरू लिई सुमन आमणेर लंकामा फर्क्नु भयो।

१. यस सम्बन्धी अरु कुरा लेखकको बु. ब्रा. भा-१, पृ. १४० मा
हेतु।

[११६]

बुद्धकालीन ब्रह्माविदेव-२

दो. नि. II. पृ. २१३ः सककपञ्चह सूक्तमा शक्त देवेन्द्रले आकू-
साई क्षोतापन्न भन्ने घोषणा गरेका छन्^१ ।

दो. नि. अ. क. III. पृ. ५२ः सककपञ्चहसुत्तवणनाले अग्निम
जन्ममा उनी अनागामी भई अकनिष्ठ ब्रह्मलोकमा उत्पन्न हुनेछन् भन्ने
कुरा पनि उल्लेख गरेको छ । यो कुरा अगाडि उल्लिखित “इधेव
तिटुमानस्स... पुनरायु च मे लङ्घो...” भन्ने गाथावाट पनि प्रष्ट
भएको छ ।

शक्त देवेन्द्र अनाथपिण्डिक तथा विशाला महात्पास्त्रिवा
—यी तीनजनाको आयु प्रमाण समान र यिनीहरू जति सांसारिक
सुखभोग गर्ने अरु कोही छन् भनी सुमङ्गलविलासिनी III. पृ. ५२ः
सककपञ्चहसुत्तवणनाले उल्लेख गरेको छ ।

शक्त देवेन्द्र कर्मी बाहिर जाँदा वैजयन्त्र प्राताददाट प्रोलिंबा
उनले बुद्ध सङ्ख तथा पञ्चशील पालन गर्ने उपासकहरूलाई दुइहात जोरी
नमस्कार गर्ने कुरा सं. नि. I. पृ. २३६ः सत्यारवन्दना सूत्र; पृ. २३७ः
सङ्खवन्दना सूत्र तथा पृ. २३५ः गहटवन्दना सूत्र, सककसंयुत्तमा उल्लेख
भएको पाइन्छ । यिनीहरूको अनुवाद अगाडिका एकाइसों, बाइसों
तथा तेइसों सूत्रहरूमा भएका छन् ।

एक समय भगवान् वैशालीको कूटागार शालामा बसिरहनु-
भएको बेलामा त्यहाँ आई सच्चक निगणठले भगवान् संग वादविवाद

१. हेनू^२ अगाडिको ‘अरु श्रमण ब्राह्मणसंग प्रश्न सोधें’ भन्ने १६ ओरौ
सूत्रमा ।

गरेका थिए । अनि जब सच्चक निगण्ठ भगवान्‌ले सोधनु भएको कुराको जवाफ नदिई झोक्नेर बस्नयाले तब त्यहाँ शक्र देवेन्द्र हातमा बज्ञ लिई आएको कुरा परं. सू. II. पृ. २३१ः चूलसच्चकसुत्तवण्णनाले उल्लेख गरेको छ । यतको मूल सूत्रमा चाहिं 'बज्ञ गणी यक्ष' आए भनी उल्लेख भएको छ । यी बज्ञ गणी भन्ने चाहिं अरु कोही होइनन् शक्र ने हुन् भनी परं. सू. को उपर्युक्त पृष्ठले उल्लेख गरेको छ ।

राज्ञगृहका जोतिय सेनको घर बनाइरहेको बेलामा शक्र देवेन्द्र दक्षी भेषबाट आई जोतिय सेनको साततले घर बनाइदिएको कुरा पनि धम्म. प. अ. क. पृ. ८३६ः जोतियसेन्द्रीवत्यु, ब्राह्मणवर्गमा उल्लेख भएको पाइन्छ ।

शक्र देवेन्द्रको परिचय सम्बन्धी जति कारणहरू मूल पालि र अर्थकथाहरूबाट खोज गरी यहाँ संग्रह गरेको छु त्यति ने पर्याप्त हुनेछ भन्ने भावनाले मैले यसमा विमानवत्थु अटुकथा, पेतवत्थु अटुकथा र जातकटुकथाका कारणहरू समावेश गरेको छैन ।

X

X

X

शूल सूत्र -

१-बुद्धवन्दना

(बुद्धवन्दनासुत^१)

आवस्तीको जेतवनमा ।

त्यसमयत भगवान् ध्यानमादसी दिवाविहार गर्वे हुनुहुन्थयो ।
अनि शक देवेन्द्र र सहस्रपति ब्रह्मा जहाँ भगवान् हुनुहुन्थयो त्यहाँ गए;
स्यहाँ पुरोषछि देवोंको दुर्बलिर उभिए । अनि शक देवेन्द्रले भगवान्
समक्ष यो गाया भने—

“उट्टेहि^२ वीर विजितसङ्गाम,
पन्नमार ग्रनण विचर लोके ।
वित्तं च ते सुविमुत्तो,
चन्दो यथा पन्नरसाय^३ रर्त्ति’ति ॥”

१. सं. नि. I. पृ. २३५: सक्कसंयुत्त, अ. क. I. पृ. २७०.

२. स्पाम र रोमनमा: ‘उट्टाहि’ ।

३. सिहलमा: ‘पणरसाय’ ।

[११६]

शक्ति देवन्

“संप्राप्तमा विजय प्राप्त गर्नुभएका हे बीर ! उठ्नुहोस् ।
यणमार्दवाट मुक्तमई यणमार्दवाट गर्नुहोस्; पचदरी पूर्णिमाको रातमा बालबाट मुक्त भएको बन्दमा खें
तपाइङ्को चित पनि सुखिसुक्त छ ।”
(भगवान् भन्नुहुन्न—)

“द्वेष्ट्र ! तथागतलाई यसरी बन्दना गरिर्देन; द्वेष्ट्र !
यसरी तथागतहृष्टलाई बन्दना गर्नुपर्छ—

“उट्टुहि बीर विजित सज्जाम,
सत्थवाह अनण विचर लोके ।
देससु भगवा घम्म,
अञ्जतारो भविस्सतीति !!”

अर्थ—

“संप्राप्तमा विजय प्राप्त गर्नुभएका हे बीर ! साथ्यवाह अन्ध
लोकमा विचरण गर्नुहोस्; भगवान् ! धमंदेशना गर्नुहोस्, बुमनस
पनि हुन सक्छन् ।”

1. स्कन्ध, कलेश तथा अभिसंस्कार भारहू । सार. प. I.
2. स्थाम र रोमनमा: ‘देसेतु’ ।

[१२०]

बुद्धकालीन ब्रह्माविद्वा-

मूल सूत्र—

२-मध्य भन्ने माणव थिए
(सक्कनामसुत्तं॑)

पस्तो भैले भुनेँ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको नाराममा बस्तुमएको थियो। त्यहाँ भगवान्ले भिक्षुहरूलाई “महन्त” भनी आमच्चण गर्नुमयो।

“मिल्लो ! शक देवेन्द्र प्रघि मनुष्य छोदा उनलाई ‘मध्य रथे। त्यसंले उनलाई (प्रहिले) ‘मधवा’ भनिएको हो।

“हो ! शक देवेन्द्र प्रघि मनुष्य छोदा उनले

१२०: सक्कनामसुत्तं; अ. क. I. पृ. २६७; यस प्रतियदेवसुत्तं र रोमनमाः ‘देवसुत्त’ भनी

अधि-अधिसरी दान दिये । त्यसेले उनलाई (अहिले) ‘पुरिनदद’
(=अधिसरी दान दिने) भनिएको हो ।

३—“मिशुहो ! शक देवेन्द्र अधि मनुष्य छोदा उनले सत्कार-
पूर्वक दान दिये । त्यसेले उनलाई (अहिले) ‘शक’ भनिएको हो ।

४—“मिशुहो ! शक देवेन्द्र अधि मनुष्य छोदा उनले आवास
(=बस्ने घर) दान दिये । त्यसेले उनलाई (अहिले) ‘वासव’
भनिएको हो ।

५—“मिशुहो ! शक देवेन्द्रले मुहूर्तंभरमा सहस्रों कारणहरू
चिन्तन गर्न सक्छन् । त्यसेले उनलाई (अहिले) ‘सहस्राक्ष’ भनिएको
हो ।

६—“मिशुहो ! शक देवेन्द्रको सुजा भन्ने असुरकन्या
प्रजापति छन् । त्यसेले उनलाई ‘सुजपति’ भनिएको हो ।

७—“मिशुहो ! शक देवेन्द्रले व्यपस्त्रिश देवहरूका ऐश्वर्यमाणि
राज्य गर्दैन् । त्यसेले उनलाई ‘देवेन्द्र’ भनिएको हो ।

“मिशुहो ! शक देवेन्द्र अधि मनुष्य छोदा उनले सात द्रव्यहरू
(=नियमहरू) राम्ररी पालन गरेका थिए । जुन द्रव्यहरू राम्ररी पालन
गर्नले उनी शकःवमा पुगेका हुन् । कुन सात भने ?—

- (१) ‘जीवनभर आमा-बाबुहरूको भरण पोषण गर्नु ।
- (२) ‘जीवनभर घरका जेठा-पाकाहरूलाई सम्मान गर्नु ।
- (३) ‘जीवनभर मधुरमाणी हुनु ।
- (४) ‘जीवनभर पंशुन्यमाणी नहुनु ।

(५) 'जीवनमर मात्सर्यं मलताई दूर गरी घरमा बस्नु, विशुद्ध स्थागी भई दानद्वारा हात शुद्ध पार्नु, दिने कार्यमा अप्रसर हुनु र मान्मेको इच्छा पूर्ण गरी दान-संविभाजनमा भन लगाउनु ।

(६) 'जीवनमर सत्यवादी हुनु ।

(७) 'जीवनमर क्रोध नगर्नु । यदि केही भएर मनमा क्रोध आएमा चाँडने त्यसलाई दूर गर्नेले भन्ने विचार गर्नु ।'

"मिश्रहो ! शक्त देवेन्द्र अधि मनुष्य छैदा उन्ने यी सात व्रतहरू राम्ररी पालन गरेका थिए । जुन व्रतहरू राम्ररी पालन गन्नले उनी शक्तवमा पुगेका हुन् ।

"मातापेत्तिभरं जन्तुं, कुले जेट्टापचायिनं ।
सण्हं सखिलसम्भासं, पेसुणेय्यप्पहायिनं ॥

"मच्छेरविनयं युत्तं, सच्चं कोधाभिभुं नरं ।
तं वे देवा तावर्तिसा, आहु सप्तुरिसो इती'ति ॥"

अर्थ—

"जसले आमा-बाबुलाई भरण-पोषण गर्छन्; जसले कुलगृहका

-
१. यी सात व्रतहरूका कुराहरू मात्र संग्रह भएका 'व्रतपदसुत्त' भन्ने सूत्र पनि स. नि. I. पृ. २३० सक्कसंयुतं मा उल्लेख भएको छ ।
 २. सिहल र स्याममा: 'पेसुणेय्यप्पहायिनं' ।

जेठा-पाकाहरूलाई सम्मान गर्नु, जो छुत्याहा कुरालाई छाडी मधुर-
भाषी हुन्छन्, जसले मात्सर्यलाई त्यागी, सत्यवादी भई कोघलाई
एनि जित्तन्—त्यस्तालाई त्रयट्टिरश छोकका देवहरूले ‘सत्पुरुष’
भन्दछन् ।”



मूल सूत्र—

३-शक्र र वेपचित्ति असुरेन्द्र (परञ्जायतनइसिसुत्तं^१)

भाष्टामै।

(भगवान् भन्नुहन्त्र—)

“मिक्षुहो ! पूर्वं समयमा केही शीलवान्, कल्याणधर्मी ऋषिहरू परञ्जायतनको एक पर्णकुटीमा बसेका थिए । मिक्षुहो ! अनि शक्र देवेन्द्र र वेपचित्ति असुरेन्द्र जहाँ ती शीलवान् कल्याणधर्मी ऋषिहरू थिए त्यहाँ गए । मिक्षुहो ! अनि वेपचित्ति असुरेन्द्र^२ बालसो चपल लगाई खड़ग भिरी, छाता ओढी अग्रद्वारबाट आश्रमभित्र पसी ती

१. सं. नि. I. पृ. २२७: सक्कसंयुत्तं; अ. क. I. पृ. २६५.

२. यी शक्र देवेन्द्र र वेपचित्ति असुरेन्द्र परस्पर जवाइँ र ससुरा हुन् ।

यिनीहरू कहिले कहिले परस्पर झगडा गर्दैन्, कहिले कहिले एकसाथमा हिँड्छन् । यसपाला यिनीहरू द्रवै सौंगै थिए । सार. प. I. पृ. २६५: परञ्जायतनइसिसुत्तवण्णना ।

शीलवान् कल्याणधर्मो ऋषिहरूताई अनावर गर्वे गए । मिथुहो !
 प्रनि शक्त देवेन्द्र बाल्लो चप्पल फुकाली, खड्ग प्रकालाई दिई, छाता
 सिकी ढारबाट प्राथमित्र पसी तो शीलवान् कल्याणधर्मो ऋषिहरूको
 अनुबातमा बसी हात जोरी उनीहरूलाई नमस्कार गर्वे उचिदरहे ।
 मिथुहो ! प्रनि तो शीलवान् कल्याणधर्मो ऋषिहरूले शक्त देवेन्द्रलाई
 गायादारा भने—

‘गन्धो इसीनं चिरदिक्षितानं’,
 काया चुनो गच्छति मालुतेव ।
 इतो पटिकरम्म सहस्रनेत्त,
 गन्धो इसीनं श्रमुचि देवराजा’ति ॥’

अथ—

‘चिरकाल व्रत पालन गर्ने (हामी) ऋषिहरूको शारीरिक गन्ध
 बताससंगे जान्छ; हे सहस्रनेत्र ! प्रतः यहाँबाट हट्नुहोस्; किनभने
 ऋषिहरूको शारीरिक गन्ध देवताहरूलाई घिन्लाग्छ ।’

(शक्त भन्दछन् —)

‘गन्धो इसीनं चिरदिक्षितानं,
 काया चुतो गच्छतु’ मालुतेन,

१. स्याममा: ‘चिरदिक्षितानं’ ।

२. सिहल र स्याममा: ‘गच्छति’ ।

[१२६]

बुद्धकालीन ऋग्वादिवेष-२

सुचित्रपुष्कं^१ व सिरस्मि^२ मालं ।
गन्धं एतं पटिकङ्गाम भन्ते,
न हेत्य देवा पटिकूलसञ्जिनोऽति ॥'

■—

‘चिरकालदेखि व्रतपालन गर्ने ऋषिहरूको शारीरिक गन्ध
बताससंगे जाप्नोस् र फुलको माला झें हाथ्रो शोरमा रहोस् । भन्ते !
यस्तो गन्ध हामी चाहन्छौं, यसमा देवताहरू घृणा गर्दैनन्’ ॥’



-
- १-१. सिहल, स्याम, बर्मीमा: ‘सुचित्रपुष्कं सिरस्मि व’ ।
 २. सिहल, स्याम, रोमनमा: ‘पटिकूलसञ्जिनो’ ।

मृष्ट सूत्र—

४—सुबीर देवपुत्रलाई काम अहाए (सुबीरसुत्त^१)

यस्तो मैते सुनेऽ।

एक समय भगवान् आवस्तीर्थित अनार्थपिण्डिको जेत-
बनाराममा बस्नुभएको थियो । त्यहाँ भगवान्ले मिक्षुहङ्काई
“मिक्षुहो !” भनी आमन्वण गर्नुभयो । “मद्दन्त” भनी तो मिक्षुहङ्कले
भगवान्लाई प्रत्युत्तर दिए । अनि भगवान्ले यस्तो भन्तुभयो—

“मिक्षुहो ! पूर्वसमयमा देवताहङ्कार्य असुरहङ्कले^२ हमला
गरेका थिए । मिक्षुहो ! अनि शक देवेन्द्रले सुबीर^१ देवपुत्रलाई
आमन्वण गरे—‘तात सुबीर ! यो असुरहङ्क देवताहङ्कार्य हमला
गर्दैछन् । तात सुबीर ! तिमी गएर असुरहङ्कलाई सखेट ।’ मिक्षुहो !
अनि शक देवेन्द्रलाई ‘हबस्, मद्दन्त !’ भनी प्रत्युत्तर दिई सुबीर
देवपुत्रले केही विलम्ब गरे^२ । मिक्षुहो ! दोथो पटक वनि शक

१. सं. नि. I. पृ. २१८: सक्कसंयुत्त ; अ. क. I. पृ. २६०.

२. धेरै समय अघि भगव देशको भचल भन्ने गाउँमा ‘मघ’ भन्ने

देवेन्द्रले सुवीर देवपुत्रलाई प्रामन्बण गरे—‘तात सुवीर ! यी असुरहरू देवताहरूमाथि हमला गर्दैछन् । तात सुवीर ! तिमी गएर असुरहरूलाई लखेट ।’ भिक्षुहो ! पनि शक्र देवेन्द्रलाई ‘हबस, भद्रत !’ भनी प्रथयुत्तरदिई दोष्टो पटक पनि सुवीर देवपुत्रले बिलम्ब

माणवक थिए । तेत्तिसजना साधीहरूका साथ सप्तव्रत-पदहरू पालन गरी मृत्युपछि उनी देवलोकमा उत्पन्न भए । त्यस पुण्यको प्रभावद्वारा श्रू देवताहरूमन्दा उनी धेरे प्रभावशाली भएको देखेर देवताहरूले उनको सम्मानमा ‘गण्डपान’ भन्ने सुराविशेष तयार गरे । शक्रले आफ्नो परिषद्लाई सुरापान नगर्न सकेत दिए । उनीहरूले सुरापान गरेनन् । त्यस देवलोकका श्रू सबै देवताहरूले सुरापान गरे । तिनीहरू त्यसबाट मत्त भई लडीबडी भई मस्तसंग निदाउन थाले । अनि शक्रले आफ्ना पुरुषहरूलाई भनी उनीहरूको खुट्टा समातदे सिनेह (=सुमेह) पर्वततिर खसाल्न लगाए । सुमेहको बीचमा पुगदा उनीहरूको होस आयो । अनि उनीहरूले ‘सुरा पिउने छैनो’ भनी भने । त्यसैले उनीहरूको नाम नै ‘असुर’ भन्ने रहनययो । भनाइको तात्पर्य सुरा नपिउने हुनाले ‘असुरा’ अथवा ‘असुर’ भन्ने नाम रहन गएको हो । सार. प. I. पृ. ३६०: सुवीरसुत्तवण्णना ।

३. यिनी शक्रका एक पुत्र हुन् । सार. प. I. पृ. २६१: सुवीरसुत्तवण्णना ।

४. नन्दन बनमा कृडा गर्दागर्दै बिलम्ब भएको थियो भनी सार. प. I. पृ. २६१: सुवीरसुत्तवण्णनाले उल्लेख गरेको छ ।

गरे । भिक्षुहो ! तेशो पटक पनि शक देवेन्द्रले सुवीर देवपुत्रलाई आमन्वण गरे—‘तात सुवीर ! पी अमुरहरु देवतामाथि हमला गर्दैछन् । तात सुवीर ! तिमी गएर प्रसुरहरुलाई लखेट ।’ भिक्षुहो ! अनि शक देवेन्द्रलाई ‘हवस्, भद्रत !’ भनी प्रत्युत्तर दिई तेशो पटक पनि सुवीर देवपुत्रले विलम्ब गरे । भिक्षुहो ! अनि शक देवेन्द्रले सुवीर देवपुत्रलाई गाथाद्वारा भने—

‘अनुद्गुहं अवायामं’, सुखं याताधिगच्छति ।
सुवीर तत्थ गच्छामि, मं च तत्थेव पापया’ति ॥’

अर्थ—

‘सुवीर ! उदधम तथा परिभ्रम नगरी जहाँ सुख पाउनसक्छौं स्यहाँ जाऊ, मलाई पनि त्यहीं पुङ्याऊ ।’

(सुवीर भन्दछन्—)

‘अलस्वस्स^१ अनुद्गाता, न च किच्चानि कारये ।
सब्बकाम समिद्वस्स, तं मे सबक वरं दिसा’ति ॥’

अर्थ—

‘हे शक ! अल्छी तथा अनुद्घमी भई काम-काज नगरी सबै काम सिद्ध हुने जुन दिशा हो सोही दिशा मलाई श्रेष्ठ लाग्छ ।’

१. रोमनमाः ‘अवायम्’ ।

२. सिहल र रोमनमाः ‘अलस्स’ ।

११३०]

बुद्धकालीन ब्रह्माविदेव-२

(शक भन्दछन्—)

‘यत्यात्सो अनुद्गाता,^१ अच्चन्तं सुखमेघति ।
सुवीर ! तत्थ गच्छाहि, मं च तत्थेव पापया’ति ॥’

अर्थ—

“हे सुवीर ! अल्लो तथा अनुद्गमी यह जही उत्तम मुख
पाउन सक्छो त्यहीं जाऊ र मलाई पनि त्यहीं पुन्याऊ ।”

(सुवीर भन्दछन्—)

‘अकम्मुना^२ देवसेष्टु, सक्क विन्देमु यं सुखं ।
असोकं अनुपायासं, तं मे सक्क वरं दिसा’ति ॥’

अर्थ—

‘हे श्रेष्ठ देव शक ! काम-काज नगरिकन जहीं सुख हुन्छ र
शोक सन्ताप हुन्न, त्यस्तो दिशा मलाई श्रेष्ठ लाग्छ ।’

(शक भन्दछन्—)

‘सचे अथि अकम्मेन, कोचि क्वचि न जीवति ।
निब्राणस्स^३ हि सो मग्गो, सुवीर तत्थ गच्छाही’ति ॥’

१. मिहन र रोमनमा: ‘अकम्मना’ ।

२. सिहलमा: ‘निब्राणस्स’ ।

अर्थ—

‘कुनं काम नगरी कुनं पुरुषको कर्ते जीविका हुन सकदैन ।
त्यस्तो माणं यदि कुनं छ भने एयो हो—निर्बाण माणं । अतः सुबोर !
तिमी त्यहीं आऊ र मलाई पनि त्यहीं पुन्याऊ ।’

“मिशुहो ! आपनो पुण्यफलद्वारा जीविका गर्ने, वर्यास्त्रश
देवताहरूमाथि ऐश्वर्याधिपति भई राज्य गर्ने सो शक्र देवेन्द्र पनि
निरालसी तथा उदयभी जीवनको वर्णावादी हुन्छन् भने—मिशुहो !
अतः यस्तो सुप्राणयात धर्मविनयमा प्रवर्जित भएका तिमीहरूले प्राप्त
नभएकोलाई प्राप्त गर्नंको निमित्त, अवबोध नगरेकोलाई अवबोध गर्नंको
निमित्त तथा साक्षात्कार नगरेकोलाई साक्षात्कार गर्नंको निमित्त—बीर्य
गनले, मेहमत गनले तथा उदयम गनले ने तिमीहरूलाई शोभा
दिन्छ ।”

x

x

x

गूढ सूत्र—

५-सुसीम देवपुत्रलाई काम अहाए (सुसीमसुत्त^१)

आवस्तीमै ।

अनि त्यहाँ भगवान्‌ले मिक्षुहरूलाई “मिक्षुहो !” भनो ग्रामन्वण गर्नुभयो । “भद्रन्त !” भनी ती मिक्षुहरूले भगवान्‌लाई प्रत्युत्तर दिए । अनि भगवान्‌ले यस्तो भन्नुभयो —

“मिक्षुहो ! पूर्वसमयमा देवताहरूमाथि असुरहरूले हमला गरेका थिए । मिक्षुहो ! अनि शक्र देवेन्द्रके सुसीम देवपुत्रलाई आमन्वण गरे—‘तात सुसीम^२ ! यी असुरहरू देवताहरूमाथि हमला गर्दैछन् । तात सुसीम ! तिमी गएर असुरहरूलाई लखेट !’ मिक्षुहो ! अनि शक्र देवेन्द्रलाई ‘हवस, भद्रन्त !’ भनो प्रत्युत्तर दिई सुसीम

१. सं. नि. I. पृ. २१६: सक्कसंयुत ; अ. क. I. पृ. २६२.

२. यिनी शक्रका एकहजार पुत्रहरूमध्येका एक पुत्र हुन् । सार. प. I. पृ. २६२: सुसीमसुत्तवण्णना ।

देवपुत्रले केही बिलम्ब गरे । भिक्षुहो ! दोश्रो पटक पनि.. तेश्रो पटक
पनि सुसीम देवपुत्रले बिलम्ब गरे । भिक्षुहो ! अनि शक्र देवेन्द्रले
सुसीम देवपुत्रलाई गाथादारा भने—

‘अनुट्ठहं अवायामं, सुखं यत्ताधिगच्छति ।
सुसीम तत्थ गच्छाहि, मं च तत्थेव पापया’ति ॥’
... ’



१. यस गाथाको अर्थ र अरू बाँकी कुराहरू जम्म माथि पृ. १२६ मा
उल्लेख भए बमोजिम पढ्नू ।

मूळ सूत्र—

६-द्रोह गर्नु पाप हो
(नवुभिमयसुत्^१)

आवस्तीमा ।

“मिथुहो ! धेरे अघि एकान्तमा एकलं बसिरहेका शक्र देवेन्द्रको चित्तमा यस्तो वितर्कना उत्पन्न भयो—‘जुन् मेरा महाशब्दू हुन् उनीहरू-प्रति पनि विद्वोह नगरू’।” मिथुहो ! अनि शक्र देवेन्द्रको चित्तको कुरालाई आफ्नो चित्तले याहापाई वेपचित्ति असुरेन्द्र जहाँ शक्र देवेन्द्र थिए त्यहाँ गए । मिथुहो ! शक्र देवेन्द्रले वेपचित्ति असुरेन्द्र-काै टाढाई देखि आइरहेको देखे । देखेर वेपचित्ति असुरेन्द्रलाई यसो अने—‘वेपचित्ति पर्खं, (तिमी) समातियो ।’

(वेपचित्ति असुरेन्द्र भन्दछन्—)

‘मारिव ! जुन चित्त (द्रोह गर्दिन भन्ने चित्त) तपाईंमा अघि यियो त्यो चित्तलाई नठाइनुहोस् ।’

१. सं. नि. I. पृ. २२६: सक्कसंयुत् ; अ. क. I. पृ. २६५.

(शक देवेन्द्र भन्दङ्क—)

‘वेपचिति ! त्यसोमए ममायि विद्रोह गर्नेछैन भनी किरिया
ज्ञाऊ त ।’

(वेपचिति अमुरेन्द्र भन्दङ्क—)

‘यं मुसा भणतो पापं, यं पापं अरियूपवादिनो ।
मित्तद्दुनो च यं पापं, यं पापं अकतञ्जुनो ।
तमेव पापं फुसतु’, यो ते दुब्भे सुजम्पती’ति ॥’

अर्थ—

‘झूटो बोल्दा’ जुन पाप लाग्ने हो; आयंहरुलाई प्रपवाद गर्दा
‘जुन पाप लाग्ने हो; मित्र द्वोह गर्दा’ जुन पाप लाग्ने हो तथा कृतज्ञ
झूँदा^१ जुन पाप लाग्ने हो— हे सुजम्पति ! सोहो पाप उसलाई लागोस्
जसले विद्रोह गर्दु’ ।”

X

X

X

१. सिहल र रोमनमा: ‘फुसति’ ।

२. झूटो कुराको शुरुवात प्रथम कल्पमा चेतीय राष्ट्रका राजाले
गरेका थिए । झूटो कुरो गर्दी चेतीय राष्ट्रका राजा पृथ्वीमा
भासिए । यस्तै होस् भनी वेपचिति अमुरेन्द्रले किरिया

खाएका हुन् भनी सं. नि. अ. क. I. पृ. २६५ः नदुविभयसुत्त-
वण्णनाले उल्लेख गरेको छ । यी चेतीय देशका राजाका कुरा जा.
अ. क. III. पृ. ३२२ः चेतिय जातक, नं. ४२२ मा उल्लेख
भएको छ ।

३. अग्रग्रावकहरूलाई अपवाद गरेको फलस्वरूप कोकालिक भिथु
प्रपायमा पुगेका थिए । अतः वेपचित्ति प्रसुरेन्द्रले सोही कुराको
निदर्शन दिदै किरियाखाएका हुन् भनी सं. नि. अ. क. I.
पृ. २६५ ले उल्लेख गरेको छ । यी कोकालिक भिथुका कुरा माथि
तुदुब्रह्माको कुरामा उल्लेख भइसकेके छ । यस सम्बन्धका कुराहरू
अ. नि-१०, पृ. २३६ः कोकालिकसुत्त, सुत. नि. पृ. ३६८ः
कोकालिकसुत्त तथा सं. नि. I. पृ. १५०ः कोकालिकसुत्तहरूमा
उल्लेख भएका छन् ।
४. आफ्नो ज्यान दिने कपिराजलाई मान्य खोज्ने भित्रद्वाही पुरुषलाई
जस्तै मलाई पनि होस् भनी किरियाखाएको हो भनी सं. नि. अ.
क. I. पृ. २६५ ले उल्लेख गरेको छ ।

यी कपिराजका कथा जा. अ. क. V. पृ. २२२ः महा-
कपिजातकंमा उल्लेख भएको छ, नं. ५१६.

५. कृतघ्न देवदत्तलाई जस्तै मलाई पनि होस् भनी किरियाखाएको
हो । सं. नि. अ. क. I. पृ. २६५; देवदत्तका कुराहरू चुल. व. .
पा. पृ. २७६ः सङ्घभेदक्षब्धमा र धर्म. प. अ. क. पृ. ६६-७६
यमकवर्गमा पनि उल्लेख भएका छन् ।

मूळ सूत्र—

७-आफेलाई म निग्रह गर्नु
(दुब्बण्णियसुत्त^१)

आवस्तीको जेतवनमा ।

त्यहाँ मगवान्‌ले भिक्षुहरूलाई “भिक्षुहो !” भनी प्रामन्त्रण गर्नुभयो । “पहन्त” भनी ती भिक्षुहरूले मगवान्‌लाई प्रत्युत्तर दिए । अनि मगवान्‌ले यसो भन्नुभयो—

“भिक्षुहो ! पूर्वकालमा एक ओकोटिमक (=पुड्के तथा ठूलो पेट भएको) तथा दुर्वर्ण रूप भएका एक यक्ष शक देवेन्द्रको आसनमा^२ बसेका थिए । भिक्षुहो ! अनि त्यहाँ वर्यस्त्वशका देवताहरू कराउन थाले, खिन्न हुन थाले तथा दुःखी हुन थाले—‘प्रहो प्राश्रय ! प्रहो अद्भूत ! यी दुर्वर्ण रूप भएका ओकोटिमक यक्ष शक देवेन्द्रको आसनमा बस्दैछन् ।’ भिक्षुहो ! जति-जति वर्यस्त्वशका देवताहरू कराउन थाले, खिन्न हुन थाले तथा दुःखी हुन थाले उति उति

१. सं. नि. I. पृ. २३६: सक्कसंयुत, अ. क. I. पृ. २७२.

२. पण्डुकम्बल शीलासनमा अर्थात् शक, तो सिंहासनमा । सार. प. I. पृ. २७२: दुब्बण्णियसुत्तवण्णना ।

ने सो यक्ष अभिरूपतर, दशंनीयतर तथा प्रासादिकतर हुम थाले ।

“मिथुहो ! अनि ब्रयस्त्रिशका देवताहरू जही शक्त देवेन्द्र थिए त्यहाँ गए; त्यहाँ पुरोपछि शक्त देवेन्द्रलाई यस्तो भने—‘मारिष ! यही एक दुर्बंध रूप भएका ओकोटिमक यक्ष शक्त देवेन्द्रको आसनमा बसेका छन् । मारिष ! अनि त्यहाँ ब्रयस्त्रिशका देवताहरू कराउनथाले, खिन्न हुनथाले तथा दुःखी हुनथाले—‘अहो प्राश्रय ! अहो प्रद्भूत ! यी दुर्बंध रूप भएका ओकोटिमक यक्ष शक्त देवेन्द्रको आसनमा बस्दैछन् । मारिष ! जति-जति ब्रयस्त्रिशका देवताहरू कराउनथाले, खिन्न हुनथाले तथा दुःखी हुनथाले उति उति ने सो यक्ष अभिरूपतर, दशंनीयतर तथा प्रासादिकतर हुनथाल्यो । मारिष ! अबश्य पनि सो क्रोधभक्ष्य यक्ष^१ हुनसक्छ !’ मिथुहो ! अनि शक्त देवेन्द्र जहाँ सो क्रोधभक्ष्य यक्ष थिए त्यहाँ गए; त्यहाँ पुरोपछि उत्तरा-सङ्गलाई एकांशपारी दग्धिने घुँडाले पृथ्वीमा टेकी सो क्रोधभक्ष्य यक्षतिर हातझोरी नमस्कार गरी तीनबाट प्राप्तनो नाम सुनाए^२—

-
१. यी यक्ष रूपावचर एक ब्रह्मलोकका हुन् । ‘क्रोधभक्ष’ भनी शक्तले राखेको नाम हो । शक्तमा भान्तिबल छ भन्ने कुरा सुनेर उनी एकदिन शक्तको परीक्षा गर्न आएका हुन् । सार. प. I. पृ. २७२: दुब्बण्णियसुन्तवण्णना ।
 २. यी यक्षलाई क्रोध देखाई आसनबाट हटाउन सकिने छैन । विनम्रताद्वारा नै यिनलाई आसनबाट हटाउन सकिनेछ भन्ने विचार गरी शक्तले यस्तो गरेका हुन् । सार. प. I. पृ. २७२: दुब्बण्णियसुन्तवण्णना ।

मारिष ! म शक्त हुँ, मारिष ! म शक्त हुँ, मारिष ! म शक्त हुँ !
 मिक्खो ! जति जति शक्त देवेन्द्रले प्रापनो नाम सुनाए उति उति सो
 यक्ष दुर्बंण भए तथा ओकोटिमकतर भए । दुर्बंणंतर, ओकोटिमकतर भई
 उहीं नै प्रन्तधान भए । मिक्खो ! अनि प्रापनो प्रासनमा बसी शक्त
 देवेन्द्रले त्रयस्त्रिशका देवता हृष्टाई शान्तपादं रथसबेला यी गाथाहक
 सुनाए—

१. “न सूयहतो चित्तम्भि, नावत्तेन॑ सुवानयो ।
 न वो चिराहं कुज्ञामि, कोघो मयि नावतिट्ठुति ॥

२. “कुद्धाहं न॒ फरुसं ब्रूमि, न च धम्मानि कित्तये ।
 सश्रिगहामि प्रत्तानं, सम्पर्सं प्रत्थमत्तनो’ति ॥”

अथ—

१—“सेरो चित्तलाई प्राधात पानं सजिलो छैन, मलाई भुवरीमा
 पानं सजिलो छैन, मलाई क्रोधित पानं सजिलो छैन तथा ममा क्रोध
 बस्त बस्तवैन ।

२—“क्रोधी भई परवचन बोलिदन, न प्रापनो गुणको बखान
 गछु । बठ प्रापनं हितलाई ध्यानमा राखी म प्राकूलाई नै निप्रह
 गछु ।”

× × ×

१. स्याम र रोमनमाः ‘नावट्टन’ ।

२. सिहलमा छैन ।

मूल सूत्र—

द-धर्म विजय (कुलाचकमुत्तं॑)

प्रावस्तीमा ।

(भगवान् भन्नुहृष्ट—)

“मिक्षुहो ! पूर्वसमयमा देव र अमुरहृष्टा बीच संग्राम भएको थियो । मिक्षुहो ! त्यस संग्राममा अमुरहृष्टले जिते र वेवताहृष्ट पराजित भए । मिक्षुहो ! पराजित भएका ती वेवताहृष्ट उत्तरतिर भागेर गए । अमुरहृष्टले लखेटे । मिक्षुहो ! अनि शक्र देवेन्द्रले मातलि संग्राहक-ढाई गाथाद्वारा भने—

‘कुलावका मातलि सिम्बलस्तिम,
ईसामुखेन परिवज्जयस्तु ।
कामं चजाम अमुरेसु पाणं,
मायिमे दिजा विकुलावका॑ अहेमु॒’ति ॥’

१. सं. नि. I. पृ. २२६: सक्कसंयुत्तं ; अ. क. I. पृ. २६४.

२. स्याममा: ‘विकुलावा’ ।

आर्थ—

‘मातलि ! सिमलको रथहरूमा चराका गूँडहरू छन् । रथको टुप्पोले उनीहरूको क्षति हुन नपाएस् । मेरो ज्यान असुरहरूले किन नलिउन तर कुनै हालतमा पनि यो द्विजहरू (=चराहरू) का गूँडहरू नष्ट हुन नपाउन् ।’

‘मिभुहो ! ‘हवस्, भद्रन्त !’ भनी शक्र देवेन्द्रलाई प्रत्युत्तर दिई मार्वलि संग्राहकले सहस्र आजन्य घोडाहरू नारेको रथ फर्काए । मिभुहो ! अनि (रथ फर्कारहेको देखेर) असुरहरूलाई पस्तो लाग्यो—‘हे ! शक्र देवेन्द्रको सहस्र आजन्य-घोडाहरू नारेको रथ फर्कदैछ । दोश्रोपटक पनि देवताहरू असुरहरूसँग संग्राम गन्न चाहन्छन् जस्तो लाग्छ ।’ अनि उनीहरू डराएर असुरपुरमै फक्केर गए । मिभुहो ! यसरी शक्र देवेन्द्रको धर्म विजय भएको थियो ।”

× Dhamma Digital ×

१. शक्र देवेन्द्र संग्राममा पराजित भई उत्तरतिर भागेर जाँदा एक सिमलको बनमा पुणेका थिए । त्यसब्बत त्यस बनमा बसेका गुणर्णादि चरा-चुहाहरू रथको आवाजले डराई उडे । रोगी, बुढा, उड्न नसब्ने तथा पखेटा उभ्रेका स्याना स्याना वच्चाहरू त्यहीं रहे र रथको आवाज सुनी भयमीत भई उनीहरू सबै एक पटक कराउनथाले । यो सुनेर शक्र देवेन्द्रले मातलि संग्राहकसँग सोध्दा मातलिले कारण बताएरछि शक्रले रथ फर्काएका हुन् भनी सार. प. I. पृ. २६४: कुनावकसुत्तवण्णनाले उल्लेख गरेको छ ।

मृठ मूत्र—

९—सुभाषितको विजय (सुभासितजशसुत्^१)

आवस्तीमा ।

“मिक्षुहो ! अघि देवासुरहरूको संग्राम भएको थियो । मिक्षुहो ! अनि वेपचित्ति असुरेन्द्रले शक्तदेवेन्द्रङ्गाई यसो भने—‘देवेन्द्र ! सुभाषितको विजय होस् ।’

‘वेपचित्ति ! हुन्छ, सुभाषितको विजय होस् ।’

“मिक्षुहो ! अनि देवहरू र असुरहरूले—‘यिनीहरूले सुभाषित र बुर्माषित ठहन्याउने छन्’ भनी एक समा (=निर्णायिक परिषद्) खडा गरे ।

“मिक्षुहो ! अनि वेपचित्ति असुरेन्द्रले शक्त देवेन्द्रङ्गाई यसो भने—‘देवेन्द्र ! भन्नुहोस् गाथा ।’ मिक्षुहो ! यसोमन्दा शक्त देवेन्द्रले वेपचित्ति असुरेन्द्रङ्गाई यसो भने—‘वेपचित्ति ! तपाइँहरू यहाँका

१. सं. नि. I. पृ. २२४: सक्कसंयुत्त'; अ. क. I. पृ. २६४.

मूर्खंवहरु हनुमन्थ ! वेपचित्ति ! (स्वतंत्रे पहिले तपाईंसे) मनुहोस् गाथा ।' मिथुहो ! पसोभन्दा वेपचित्ति असुरेन्द्रले यो गाथा भने—

'मिथ्यो बाला पभिजजेय्यु' । तो चस्स पटिसेधको ।
तस्मा भुसेन दण्डेन, धीरो बालं निसेघयै'ति ॥'

अर्थ—

'मूर्खंहरुलाई प्रतिषेध गर्ने पुरुष भएन भने उनीहरु भन मातिन्थन् । घ्रतः मूर्खंहरुलाई खूबसोंग दण्डद्वारा निषेध गर्न सक्नुपछं ।'

"मिथुहो ! वेपचित्ति असुरेन्द्रले भनेका गाथालाई असुर-हरुले भनुमोदन गरे, तर देवहरु चुपलागेर छसे । मिथुहो ! घ्रनि वेपचित्ति असुरेन्द्रले शक्ति देवेन्द्रलाई यसो भने—'देवेन्द्र ! मनुहोस् गाथा ।' मिथुहो ! पसोभन्दा शक्ति देवेन्द्रले यो गाथा भने—

'एतदेव घ्रहं मञ्जे, बालस्स पटिसेधने ।
परं सङ्कुपितं बत्वा, यो सतो उपसम्मती'ति ।'

अर्थ—

'म त मूर्खलाई प्रतिषेध गर्ने उपाय यहो सम्भाष्टु कि—घरु रिसाएको थाहा पाएर्थछि राम्ररी होसराखी बस्न् ।'

१. सिहल र रोमनमा: 'पकुञ्जेय्यु' ।

[१४४]

बुद्धकालीन ब्रह्मादिवेच-२

“मिक्षुहो ! शक्र देवेन्द्रले भनेका गाथालाई देवहरूले अनुमोदन गरे, तर असुरहरू चृपलागेर बसे । मिक्षुहो ! अनि शक्र देवेन्द्रले वेपचिति असुरेन्द्रलाई यसो भने—‘वेपचिति ! गाथा भनुहोस् ।’ मिक्षुहो ! यसोभन्दा वेपचिति असुरेन्द्रले यो गाथा भने—

‘एतदेव तितिक्खाय, वज्रं पस्सामि वासव ।
यदा न मञ्ज्रति बालो, भया म्यायं तितिक्खति ।
अञ्जकारहति दुम्मेधो, गो व भिय्यो पलायिनं’ति ॥’

अर्थ—

‘वासव ! तितीक्षा (=क्षमा, सहनशील) मा यही दोष देखदछु कि—जब मूर्खले म देखेर डराई तितीक्षा गरेको हो भन्ने ठान्दछ—तब सो मूर्खले मागेर गएको गोरुलाई अन् लखेट्ने ज्ञ उसलाई डबाउन खोज्छ ।’

“मिक्षुहो ! वेपचिति असुरेन्द्रले भनेका गाथालाई असुरहरूले अनुमोदन गरे, तर देवहरू चृपलागेर बसे । मिक्षुहो ! अनि वेपचिति असुरेन्द्रले शक्र देवेन्द्रलाई यसो भने—‘देवेन्द्र ! गाथा भनुहोस् ।’ यसोभन्दा शक्र देवेन्द्रले यी गाथाहरू भने—

१. ‘कामं मञ्ज्रतु वा मा वा, भया म्यायं तितिक्खति ।
सदत्थपरमा प्रथा, खन्त्या भिय्यो न विज्जति ॥

२. 'यो हवे' बलवा सन्तो, दुब्बलस्स तितिक्षति ।
तमाहु परमं खन्ति, मिच्चं खमति दुब्बलो ॥
३. 'अबलं तं बलं आहु, यस्स बालावलं बलं ।
बलस्स धम्मगुत्तस्स, पटिवत्ता न विजज्ञति ॥
४. 'तस्सेव तेन पापियो, यो कुद्धं पटिकुञ्जति ।
कुद्धं अप्पटि कुञ्जाम्तो, सङ्गामं जेति दुज्जयं ॥
५. 'उभिन्नमत्थं धरति, अत्तनो च परस्स च ।
परं सङ्कुपितं जत्था, यो सतो उपसम्मति ॥
६. 'उभिन्नं तिकिच्छन्तानं, अत्तनो च परस्स च ।
जना पञ्चन्ति बालो ति, ये धम्मस्स अकोविदा'ति ॥'

अर्थ—

Dhamma.Digital

१—'भयद्वारा यसले तितीक्षा गच्छं भनी चाहे ठान चाहे नठान;
आत्महितको परम ग्रथं—क्षान्ति बाहेक घरू केहो छैन ।

२—'बलवान् भइक्न पनि जसले निर्बलियालाई क्षमा दिन्छ,
जसले निर्बलमायि सधे क्षमा गर्छ—त्यसैलाई परमक्षान्ति भन्दछन् ।

३—'मूर्खहरूको जुन अज्ञान बलहो त्यस्तो बललाई अबल नै
भन्दछन् । धर्मसाई रक्षा गर्ने बललाई कसले खोट् लगाउन सक्दैन ।

१. सिहलमा: 'भवे' ।

[१४६]

बुद्धकालीन ब्रह्मादिव-२

४—‘त्यसले उसेको खराबी गर्छ जो कोधीसँग प्रतिक्रोध गर्छ,
रिसाहामाथि न रिसाउनाले दुर्जय संशाम पनि जित्न सक्छ ।

५—‘जसले अरु रिसाएको थाहा पाई आफूमा होसराखी बस्छ
उसले आफ्नो र अर्काको-दुर्वंको-हित नै गर्छ ।

६—‘आपनो र अर्काको-दुर्वंको-चिकित्सा गर्नेलाई घर्म नजान्ने
निबुँदि मानिसले ‘मूख’ भनो ठान्छ ।’

“मिशुहो ! शक देवेन्द्रले भनेका गाथाहरूलाई देवहरूले
अनुभोदन गरे । असुरहरू चृपलागेर बसे । मिशुहो ! अनि देवहरूका र
असुरहरूका परिषद्हरूले यसो भने—

‘वेपचित्ति असुरेन्द्रले पनि गाथाहरू भने । ती दण्डसम्बन्धी
छन्, शस्त्र सम्बन्धी छन्, जसद्वारा झगडा पेंदा हुन्छ, विश्रह पेंदा हुन्छ
तथा कलह पेंदा हुन्छ । शक देवेन्द्रले पनि गाथाहरू भने । ती
दण्डसम्बन्धी छेनन्, शस्त्र सम्बन्धी छेनन्, जसद्वारा न झगडा पेंदा हुन्छ,
न विश्रह पेंदा हुन्छ, न त कलह नै पेंदा हुन्छ । शक देवेन्द्रको
सुभाषितद्वारा जय हुन्छ ।’

“मिशुहो ! यसरी शक देवेन्द्रले सुभाषितद्वारा विजय प्राप्त
गरे ।”

×

×

×

मूल सूत्र—

१०-अरु देवहृभन्दा तेजिला छन्..... (दलिहसुत्त १)

एक समय भगवान् राजगृहको वेणुवनस्थित कलन्दक-निषापमा बस्नुपराको थियो । अनि भगवान् ले भिक्षुहृलाई “भिक्षुहो !” भनी आमन्वय गर्नुपर्यो । “भद्रत्त” भनी तो भिक्षुहृले भगवान्लाई प्रत्युत्तर दिए । अनि भगवान् ले यसो भन्नुपर्यो —

“भिक्षुहो ! एक समय यही राजगृहमा एक निधंनी, कृपण तथा हीन मनुष्य थियो । उ तथागतको धर्मविनयमा अदानु थियो, शीलवान् थियो, श्रुतवान् थियो, त्यागी थियो तथा प्रज्ञावान् पनि थियो । तथागतको धर्मविनयमा अदानु, शीलवान्, श्रुतवान्, त्यागवान् तथा प्रज्ञावान् भई शरीर छाडी मृत्युपछि उ सुगति स्वर्गलोकका ब्रयस्त्रिश

१. सं. नि. I. पृ. २३३: सक्कसंयुत; अ. क. I. पृ. २६८; उदा.

पा. पृ. ११६: सुप्पबुद्धकुट्टिसुत्त, सोणवग्ग; अ. क. पृ. १६६ भा पनि यस सम्बन्धी कुरा उल्लेख भएको छ त्यस्तै धम्म. प. अ. क. पृ. २३६ बालवग्गमा पनि छ ।

देवहरूका सहवासमा उत्पन्न भयो । अरु देवहरूमन्दा उ वर्णं तथा यशमा तेजिलो थियो! । मिक्कुहो ! अनि ब्रयस्त्रिश देवहरू 'अहो आश्रयं ! अहो प्रदभूत ! यी देवता प्रथि मनुष्यछोदा निर्धनी, कृपण तथा हीन थिए । शरीर छाडी मृत्युपछि यिनी सुगति स्वर्गलोकको ब्रयस्त्रिश देवहरूका सहवासमा उत्पन्न मए । यिनी अरु देवताहरू-

- कुन कमंको फलद्वारा सो देवपुत्र अरु देवपुत्रहरूमन्दा बढी तेजिला भएका हुन् भन्ने कुराको सम्बन्धमा सारत्थपकासिनीले निम्न पूर्वकमंका कुराहरू उल्लेख गरेको छ ।

अनुत्पन्न बुद्धको समयमा सो देवपुत्र काशीदेशको बाराणशीका राजा भई एकदिन उनी राजकीय ठाट्-बाट्कासाथ शहरमा गइरहेका थिए । त्यसबबत शतसहश्र कल्पाधिक दुइ असंख्य कल्प पारमी पूरा गरी आउनुभएका एक वयोवृद्ध प्रत्येकबुद्ध नगरमा भिक्षाटनार्थ जाँदै हुनुहुन्थयो । वहाँको चीवर-वस्त्र झुको थियो तर वहाँको गमनलीला अति शान्त-दान्त तथा दर्शनीय थियो । भेला भइरहेका जनसमूहले सो प्रत्येकबुद्धलाई हेन्न थाले । त्यसबबत सो राजाले “यी जनसमूहले मलाई किन नहेरेका होलान्” भनी हेर्दा राजाले झुको चीवर पहिरी अति शान्त-दान्त लीलाले भिक्षाटन् गइरहेका भो वयोवृद्ध प्रत्येकबुद्धलाई देखी हात जोरी वहाँलाई नमस्कार गर्नुको सट्टा वहाँमाथि ईर्ष्या र द्वेषभाव राखी “को हो यो चीवरधारी कुण्ठी !” भन्ने बचन प्रयोग गरी थुक्दै राजा फर्केर गए । यस अपराधको फल भोग्दै

सो राजा अनेक जन्मसम्म नर्कादि दुर्गंतिमा परी पछि पुनः
मनुष्यलोकमा जन्मिदा सोटी कर्मको अवशेष भागको प्राप्तद्वारा
एक अत्यन्त दरिद्र कुलमा जन्मे । उनी गर्भधारण भएदेखि उनकी
आमाले कहील्यै पनि पेटभरी खोले पकाएकोसम्म पनि खान
पाइनन् । गर्भवासदेखि नै उनका नाक र कान थिएनन् । गर्भदेखि
नै स्वेत कुण्ठी भई जन्मनुपन्थो । आगा-बाबुहरूले त्यो बालक
ठूलो नमएसम्ब अनेक दुःख गरी हुर्काए । हातमा कपाल लिई
माघन जान सकेपछि उसलाई आमा-बाबुहरूले छाडिदिए । त्यस-
बेलादेखि उसको शरीरबाट मासूको चौटा चौटा खस्नथाल्यो र
शरीरबाट यूस बघ्नथाल्यो । उसलाई सारे कटु वेदना हुन्थ्यो ।
जुन सडकमा उ सुत्थ्यो त्यहाँ उ अत्यन्त दयनीयरूपले रुन्थ्यो ।
उसको हवाइको आवाजद्वारा त्यस भेगका मानिसहरूको नीढ
खुल्थ्यो । यसै कारणले गर्दा उसलाई सबैले नीद बिउँझ्याउने भन्ने
गर्थले “सुप्रबुद्ध” भन्नथाले र उसको नाम नै “सुप्रबुद्ध कुण्ठी”
भन्ने रहनगयो ।

एक समय भगवान् बुद्ध राजगृहमा पाल्नु हुँदा नागरिक-
हरूले नगरको बीचमा एक भव्य दान-मण्डप बनाई महादान दिए ।
सुप्रबुद्ध कुण्ठी पनि त्यहाँ गई मण्डपको केही नगीचमा बसिरह्यो ।
नागरिकहरूले बुद्ध सहित मिक्षुसङ्घलाई दान दिई सो कुण्ठीलाई
पनि रसास्वाद युक्त खाना दिए । उत्तम रसास्वाद युक्त खाना खाई
सुप्रबुद्ध कुण्ठीको मन र शरीर आनन्दित भई उसको चित्त एकाग्र

भयो । भोजनपछि भुक्तानुमोदना धर्मोपदेशमा भगवान् ले चतुसत्यका कुराहरु प्रकाश पार्नुभयो । सुप्रबुद्ध कुष्ठीले उपदेशानुसार चित्त पठाई बसेकै ठाउँमा स्रोतापत्ति-फल साक्षात्कार गच्यो । शास्त्रा ग्रासनबाट उठी फर्केर जानुभएपछि सुप्रबुद्ध पनि ग्राफनो ठाउँमा जाँदै फकिरहेको बैलामा बाटामा आइरहेको एक गाईले हानी उसलाई मारिदियो । माटाका भाँडा फुटेर सुनको भाँडा पाए अँैं सुप्रबुद्ध कुष्ठीको मृत्यु क्षणको स्रोतापत्ति-फल चित्तको प्रभावद्वारा उ त्रयस्त्वश देवलोकमा उत्पन्न भयो । त्यहाँ सो सुप्रबुद्ध देवपुत्र अरु देवताहरूभन्दा बढी तेजिलो थियो । यसै कुरालाई लक्ष गरी भगवान् बुद्धले सूत्रमा “अरु देवताहरूभन्दा उ वर्णं तथा यशमा तेजिलो थियो” भनी उल्लेख भएको हो भनी सार. प. I. पृ. २६८-६९: दलिद्युत्तवण्णनामा वर्णित भएको छ ।

यी सुप्रबुद्ध कुष्ठी झाँ पुञ्जकुसातिराजा, बाहियदारु चीरिय, तथा तम्बदाठिकहरूलाई पनि गाईले मारेको थियो । हेर धम्म. प. अ. क. पृ. २३६ बालवग्य; उदा. अ. क. पृ. २०३: सुप्रबुद्धकुष्ठि-सुत्तवण्णना ।

स्रोतापन्न भई सुप्रबुद्ध कुष्ठी फकिरहेको बैलामा उसको गुण प्रकट गर्ने विचारले शक्र देवेन्द्र आई उसलाई बुद्धधर्म तथा संवलाई छाडेमा धेरै धनसप्तति दिने लोभ देखाउँदा पनि नछाडेको कुरा धम्म. प. अ. क. पृ. २३६ मा उल्लेख भएको पाइन्छ ।

‘भन्दा वर्णं तथा पश्चामा तेजिला छन्’ भन्दे कराउन थाले, खिन्ह हुन थाले
तथा धिक्कानं थाले ।

“मिशुहो ! पनि शक्ति देवेन्द्रले त्रयस्तिशक्ता देवहरूलाई
आमन्द्रण गरे—‘मारिच ! तपाइँहरू यी देवपुत्रमायि नकराउनुहोस ।
मारिच ! यी देवपुत्र अघि मनुष्यछंदा तथागतको धर्मविनयमा भद्रालु,
शीलवान्, भ्रुतवान्, स्थागी तथा प्रजावान् थिए । उनी तथागतको
धर्मविनयमा भद्रालु, शीलवान्, भ्रुतवान्, स्थागी तथा प्रजावान् भई
शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकको त्रयस्तिशक्ता देवहरूका
सहबासमा उत्पन्न भए ।’ मिशुहो ! पनि शक्ति देवेन्द्रले त्रयस्तिशक्ता
देवहरूलाई सम्पाउंदै त्यसबेला यी गाथाहरू भने—

१. ‘यस्स सदा तथागते, अचला सुप्तिष्ठिता ।
सीलं च यस्स कल्याणं, अरियकन्तं पसंसितं ॥
२. ‘सञ्चे पसादो यस्सतिथ, उजुभूतं च दस्सनं ।
अदलिहो ति तं आहु, अमोघं तस्स जीवितं ॥
३. ‘तस्मा सद्वं च सीलं च, पसादं धम्मदस्सनं ।
मनुयुञ्जे मेधावी, सरं बुद्धानसासनं’ति ॥’

अर्थ—

१—‘जसको अचल अद्वा तथागतमायि सुप्रतिष्ठित छ, जसको
प्रशंसित आर्यकान्त कल्याणशील छ ।

[१५२]

बुद्धकालीन ब्रह्माविदेव-२

२—‘जो सङ्ख्याप्रति प्रसन्न छ र जसको दर्शन अहं छ—त्यस्तालाई
अदरिद्र भन्दछन् । उसको जीवन प्रमोघ हुन्छ ।

३—‘त्यसैले मेघावीहरु बुद्धशासनको अनुस्मरण गरी अदालु तथा
शोलवान् बनी प्रसन्नजनक धर्मदर्शनमा लाग्नुपर्छ ।’

Dhamma.Digital

x

x

x

मूल सूत्र—

११—दुइ मूर्खंहरू छन् (प्रच्चयमुत्तं^१)

आवस्तीमा भगवान् बसिरहनुभएको बेलामा ।

त्यसबाष्ट दुइ मिक्षुहरूले जगडा गरे । त्यहाँ एकले मुख छाड्यो । अनि सो मिक्षुले दोषलाई दोष भनी सम्झी त्यो मिक्षुहरौ गई क्षमा माग्यो । त्यो मिक्षुले क्षमा दिएन । अनि केही मिक्षुहरू जहाँ भगवान् हनुमुन्थ्यो त्यहाँ गए । त्यहाँ पुणेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका ती मिक्षुहरूले भगवान्लाई पस्तो बिन्तिगरे—“मन्ते ! यहाँ दुइ मिक्षुहरूले जगडा गरे । त्यहाँ एकले मुख छाड्यो । मन्ते ! सो मिक्षुले दोषलाई दोष भनी सम्झी त्यो मिक्षुहरौ गई क्षमा माग्यो । त्यो मिक्षुले क्षमा दिएन ।”

“मिक्षुहो ! दुइ मूर्खंहरू छन् । (एक) जसले दोषलाई दोष भनी देखवैन । (एक) जसले क्षमा मानेलाई धर्मनुकूल क्षमा दिश । मिक्षुहो ! यी ने दुइ मूर्खंहरू हुन् । मिक्षुहो ! दुइ पण्डितहरू छन्—

१. सं. नि. I. पृ. २४० : सक्कसंयुन ; अ. क. I. पृ. २७३.

[१५४]

बुद्धकालीन ब्रह्मादिवेष-२

(एक) जसले दोषलाई दोष भनी देखदछ । (एक) जसले क्षमा मान्ने-
लाई पर्मानुकूल क्षमा दिन्छ । मिथुहो ! यी ने दुइ पण्डितहरू हुन् ।

“मिथुहो ! प्रथि एकपलट शक्त देवेन्द्रले सुवर्मा सभामा
त्रयस्त्रिश देवहरूलाई सम्माउँदै यो गाथा भने—

‘कोधो वो वसमायातु, मा चमित्तेहि वो जरा ।
अगरहियं मा गरहित्थ, मा च भासित्थ पेसुणं ।
अथ पापजनं कोधो, पब्बतो वाभिमद्दती’ति ॥’

अर्थ—

Dhamma.Digital

‘कोधलाई वशमा राख, मित्र-धर्ममा जरत्थ पाउन नदेउ,
अनिन्दनीयलाई निन्दा नगर, पंशुन्य पनि नबोल त्यस्ता पहाडले यिचे मैं
पापोजनलाई कोधले यिडदछ’ ॥”

x

x

x

४४ सत्र -

१२-बुद्धको अनुस्मरण गर्दा भय दूर हुन्छ
(धजगासुत्त^१)

आवस्तीमा ।

त्यही भगवान्ले भिक्षुहरूलाई “भिक्षुहो !” भनी आमन्त्रण गर्नुभयो । ती भिक्षुहरूले “एहात” भनी भगवान्लाई प्रत्युत्तर दिए । अनि भगवान्ले यसो भग्नुभयो—

“भिक्षुहो ! अथ देवासुरहरूको संग्राम भएको थियो । भिक्षुहो ! अनि शक देवेन्द्रले ब्रयस्त्रिश देवहरूलाई यसो भने—

‘मारिष ! यदि संग्राममा जाने देवहरूलाई भय, त्वास अथवा जिरङ्ग लागेमा त्यसबखत मेरो छवजा हेनूं । मेरो छवजा हेर्दा—जुन भय, त्वास अथवा जिरङ्ग हुने हो त्यो दूर भएर जानेछ ।

‘यदि मेरो छवजा नहेरेमा प्रज्ञापति देवराजाको छवजा हेनूं । प्रज्ञापति देवराजाको छवजा हेर्दा—जुन भय, त्वास अथवा जिरङ्ग हुने हो त्यो दूर भएर जानेछ ।

१. स. नि. I. पृ. २२०: सक्कसयुत ; अ. क. I. पृ. २६२.

‘यदि प्रजापति देवराजाको ध्वजा नहेरेमा बहण देवराजाको ध्वजा हेन्’। बहण देवराजाको ध्वजा हेर्दा—जुन भय, वास अथवा जिरिङ्ग हुने हो त्यो दूर भएर जानेछ ।

‘यदि बहण देवराजाको ध्वजा नहेरेमा ईशान देवराजाको ध्वजा हेन्’। ईशान देवराजाको ध्वजा हेर्दा—जुन भय, वास अथवा जिरिङ्ग हुने हो त्यो दूर भएर जानेछ ।’

“मिक्खुहो ! शक देवेन्द्रको ध्वजा हेर्दा प्रजापति देवराजाको ध्वजा हेर्दा, बहण देवराजाको ध्वजा हेर्दा अथवा ईशान देवराजाको ध्वजा हेर्दा—जुन भय, वास अथवा जिरिङ्ग हुने हो त्यो दूर होस् वा नहोस् । किनभने ? मिक्खुहो ! शक देवेन्द्र चाहि अवीतरागो, अवीतद्वेषी तथा अवीतमोही छन् । उनमा भय, वास तथा जिरिङ्ग हुने गुण छ र उनी भागेर पनि जान सक्छन् ।

“मिक्खुहो ! म पनि यस्तो भन्छु---‘मिक्खुहो ! अरण्यमा बस्ने वा एखमनि बस्ने वा शून्यागारमा बस्ने—तिमीहङ्गलाई यदि भय, वास अथवा जिरिङ्ग लागेमा—स्थसबखत तिमीहङ्गले—‘बहाँ भगवान् अरहन्त हुनुहुन्छ, सम्यक्सम्बुद्ध हुनुहुन्छ, विद्याचरण सम्पन्न हुनुहुन्छ, सुगत हुनुहुन्छ, सोकविद् हुनुहुन्छ, अनुपम हुनुहुन्छ, दमनीय पुरुषहङ्गलाई दमन गर्न सक्ने सारथी हुनुहुन्छ, देवमनुष्यका गुरु हुनुहुन्छ तथा बुद्ध भगवान् हुनुहुन्छ !’ भनी मेरे गुणादुस्मरण इन्” । मिक्खुहो ! मेरो

१. यी बुद्धगुणहङ्गलाई ‘इति पि सो गाथा’ पनि अनिन्द्य ।

गुणानुस्मरण गर्दा जुन मय, त्रास अथवा जिरिङ्ग हुने हो त्यो दूर भएर जानेछ ।

‘यदि मेरो गुणानुस्मरण नगरेमा धर्मको गुणानुस्मरण गर्नु—
‘भगव त्रको धर्म सु-आख्यात छ, संदृष्टिक छ, प्रकालिक छ, ‘पाठ हेर’ मनी भन्न पोरव छ, (निर्वाण) नजिक पुन्याउन समर्थ छ, विज्ञन-हस्तारा अनुभव गर्न योःय छ’।’ मिश्नुहो ! धर्मको गुणानुस्मरण गर्दा जुन मय, त्रास तथा जिरिङ्ग हुने हो—त्यो दूर भएर जानेछ ।

‘यदि धर्मको गुणानुस्मरण नगरेमा सङ्को गुणानुस्मरण गर्नु—
—मगवान्‌का भावकसङ्क सुप्रतिपन्न छन्, मगवान्‌का भावकसङ्क श्रुत्प्रतिपन्न छन्, मगवान्‌का भावकसङ्क न्याय (=सत्य) मार्ग प्रतिपन्न छन्, मगवान्‌का भावकसङ्क सुयोग्य मार्ग प्रतिपन्न छन्; यो ने चारजोडा पुरुषहरू पर्यात् आठ पुद्गलहरू मगवान्‌का भावकसङ्क हुन्—जो आह्वान गर्न योग्य छन्, पाहुना बनाउन योग्य छन्, दक्षिणेय छन्, हातजोरी नमस्कार गर्न योग्य छन् तथा लोकवासीका निमित्त पुण्य कमाउने खेत समान छन्^१।’ मिश्नुहो ! सङ्को गुणानुस्मरण गर्दा जुन मय, त्रास अथवा जिरिङ्ग हुने हो—त्यो दूर भएर जानेछ । किनभने ? —मिश्नुहो ! तथागत अरहन्त मध्यकूम्भुट वीतरागी, वीतदेषी, वीतमोही हुन् तथा निर्भीक, अनुवासी, जिरिङ्ग नहुने तथा नागेर नजाने पनि हुन् ।’

१. यी धर्मगुणहरूलाई ‘स्वाक्षातो गाया’ पनि भनिन्छ ।

२. यी सङ्को गुणहरूलाई ‘सुपटान्न गाया’ पनि भन्दछ ।

[१५८]

बुद्धकालीन भगवान्दिवेष-२

भगवान्ले यति भन्नुभयो । यति भन्नुभएपछि सुगतले पुनः
पस्तो भन्नुभयो—

१. “अरञ्जे रुक्खमूले वा, मुञ्चागारे वा भिक्खवो ।

अनुस्सरेय सम्बुद्धं, भयं तुम्हाकं नो सिया ॥

२. “नो चे बुद्धं सरेय्याथ, लोकजेद्दुं नरासभं ।

अथ धर्मं सरेय्याथ, नियानिकं च सुदेसितं ॥

३. “नो चे धर्मं सरेय्याथ, नियानिकं सुदेसितं ।

अथ सङ्घं सरेय्याथ, पुञ्जविषेत्तं अनुत्तरं ॥

४. “एवं बुद्धं सरन्तानं, धर्मं सङ्घं च भिक्खवो ।

भयं वा छम्भितत्तं वा, लोमहंसो नहेस्सती’ति ॥”

अर्थ—

Dhamma.Digital

१—“भिक्षुहो ! अरण्यमा वा वृक्षमनी वा शून्यागारमा वस्ते
भिक्षुहरूले सम्बुद्धको अनुस्मरण गर । यसो गर्नाले तिमीहरूलाई भय
हुने छैन ।

२—“यदि लोकाग्र बुद्धको अनुस्मरण गर्नौ भने—नैर्याणिक
तथा राम्ररो देशना गरिराखेको धर्मंको अनुस्मरण गर ।

१. रोमनमा: ‘वा’ ।

२. सिहलमा: ‘नीयानिकं’ ।

३. सिहलमा: ‘सूदेसितं’ ।

३—“यदि नैर्याणिक तथा राज्ञरी देशना गरिराखेको धर्मको प्रनुस्परण गर्दैनो भने—प्रनुपम पुण्यक्षेत्र समान भएको सङ्घको प्रनुस्परण गर ।

४—“मिश्रहो ! यसरी बुद्ध, धर्म तथा सङ्घको प्रनुस्परण गर्न हरूलाई भय, वास तथा जिरङ्ग हुने छैन ।”



मूल सूत्र—

१३- शोधलाई जित (अबकोधसुत्त^१)

यस्तो मैले सुनौँ ।

एक समय भगवान् आवस्तीर्थित अनाथपिण्डिको जेतवनाराममा बस्नुभएको थियो । अनि भगवान्‌ले मिथुहरूलाई “मिथुहो !” भनी प्रामन्त्रण गर्नुभयो । “महन्त” भनी ती मिथुहरूले भगवान्‌लाई प्रत्युत्तर दिए । अनि भगवान्‌ले यस्तो भन्नुभयो—

“मिथुहो ! अघि एकपल्ट शक्र देवेन्द्रज्ञे सुषमा सभामा स्यात्तिश देवहरूलाई सम्पाउंदै यो गाथा भने—

‘मा वो कोधो अज्ञभवि, मा च कुञ्जतथ कुञ्जतं ।
अबकोधो अविहिसा च, अरियेसु च पटिपदा^२ ।
अथ पापजनं कोधो, पब्बतोवाभि मद्ती’ति ॥’

१. सं. नि. I. पृ. २४१: सक्कसंयुत्त; अ. क. I. पृ. २७३.

अर्थ—

‘क्रोधले जित्न नदेऊ, क्रोधीमाथि प्रतिक्रोध नगर, इकोध र
भिंहसा नै आयंहरुको प्रतिपद हो । पहाडले यिचे सँग पापोजनलाई क्रोधले
यिच्छाउ ।’

Dhamma.Digital

❖ ❖ ❖

मूल सूत्र—

१४—महाकाशयपलाई भिक्षा दान (सबकुदानसुत्त^१)

यस्तो मैले सुनेऽ।

एक समय, भगवान् राजगृहको वेणुबनस्थित बहन्दक-निवापमा बस्नुभएको थियो । त्यस समय आयुष्मान् महाकाशयपित्पङ्गि गुफामा^२ कुनै एक ध्यानमा^३ तल्लीन भई एक सप्ताहसम्म एक आसनमा बसी विहार गरिरहनुभएको थियो । अनि एक सप्ताह

१. उदा. पा. पृ. ६५: नन्दवग्गो, अ. क. पृ. १३७.

२. पिट्कली गुफा पति भन्दछन् ।

३. 'कुनै एक ध्यानमा' भनेको अरहत-फल समाप्तिमा अथवा निरोधसमाप्तिमा भनी भनिएको हो । उदा. अ. क. पृ. १३७: सबकुदानसुत्तवण्णना । निरोधसमाप्ति ध्यान क-कस्ले गर्न सक्छन्, निरोधसमाप्ति ध्यान गर्नुभन्दा अगाडि के के गर्नुपछ भन्ने विवेचनात्यक कुराहरू उहीं पृ. १३७ मा उल्लेख भएका छन् । उसै ग्रन्थको पृ. २४-२६ मा पनि यस सम्बन्धमा विवेचना गरिएको छ ।

बित्तसकेपछि आयुष्मान् महाकाश्यप त्यस समाधिबाट उठनुभयो । त्यस समाधिबाट उठनु भएका आयुष्मान् महाकाश्यपलाई पत्तो लाग्यो—“किन म राजगृहमा पिण्डार्थं नजाऊ” ।

त्यस समय पांचशय देवताहरू आयुष्मान् महाकाश्यपलाई मिक्षा प्रदान गर्न उत्सुक थिए । अनि आयुष्मान् महाकाश्यपले ती पांचशय देवताहरूलाई प्रतिक्षेप गरी^१ पूर्वाङ्ग समयमा चौवर पहिरो पात्र-चौवर ग्रहण गरी राजगृहमा पिण्डार्थं जानुभयो ।

त्यसब्बखत शक्र देवेन्द्र आयुष्मान् महाकाश्यपलाई मिक्षा दिन चाहन्थ्ये^२ । (अनि शक्रले) प्रेष्यकारको रूप धारण गरी धागो काटोरहे^३ । सुजा वा सु जाता असुरकन्याले टुकीमा धागो बेरिरहिन् । अनि आयुष्मान् महाकाश्यप राजगृहमा पिण्डार्थं सपदानचारिका^४ गर्दै जहाँ शक्र बसेको ठाउँ हो त्यहाँ पुग्नुभयो । शक्र देवेन्द्रले आयुष्मान् महाकाश्यपलाई टाढैबाट आइरहनुभएको देखेर घरबाट निस्की अगाडितिर गई (बहाँको) हातबाट मिक्षा-पात्र लिई घरमिन्न पसी कतौडीबाट भात पस्की पात्र-भरी राखी आयुष्मान् महाकाश्यपको

१. एक समय महाकाश्यप महास्थविर सञ्चो नभएर राजगृहकै पिप्फली गुफामा बस्नुभएको थियो । सञ्चो भएपछि मिक्षाटन्को निमित्त वहाँ राजगृहमा जानुभएको थियो । त्यसब्बखत शक्र देवेन्द्रको आज्ञा सुनी पांचशय देवकन्याहरू महास्थविरलाई मिक्षा दिन आएका थिए । त्यसब्बखत पनि वहाँले प्रतिक्षेप गर्नुभएको थियो । (हेर

- उदा. पा. पृ. ६७: महाकस्मपसुत्तं, अ. क. पृ. ४२) यसपालि ती पाँचशय देवकन्याहरू शक्तलाई केही सूचना नदिई मिक्षा दिन आएका थिए। तर महास्थनिरले ‘गरिवहरूलाई संग्रह गर्नुपछं’ भन्नुहोँदै अथि जस्तै यसपालि पनि प्रतिक्षेप गर्नुभएको हो। त्यसैले सूत्रमा ‘प्रतिक्षेप गरी’ भनी उल्लेख भएको हो। उदा. अ. क. पृ. १३८: सक्कुदानसुत्तवण्णना।
२. जब ती पाँचशय देवकन्याहरू फर्केर आएको देखे तब शक्तले उनीहरूसँग “तिमीहरू कहाँ गएर आएका ह्वौ” भनी सोध्दा उनीहरूले “महाकाश्यप महास्थविरलाई मिक्षा दिने विचारले गएका थियों, तर वहाँले प्रतिक्षेप गर्नुभयो; त्यसैले फर्केर आएका ह्वौ” भनी जबाफ दिएपछि शक्तको मनमा “त्यसोभए एक गरीबको भेष धारण गरी म गई वहाँलाई दान दिनुपन्थो” भन्ने संकल्प गरे। त्यसैले सूत्रमा ‘मिक्षा दिन चाहन्थे’ भनी उल्लेख गरेको हो भनी उदा. अ. क. पृ. १३८: सक्कुदानसुत्तवण्णनाले उल्लेख गरेको छ।
३. उपरोक्त कल्पना अनुरूप एक अत्यन्त बूढो तथा गरीबको भेष लिई, सुजात्तालाई बूढीको भेष धारण गराई शक एक गरीबहरूको ढोलमा पई धागो काटी बसेका थिए। त्यसैले सूत्रमा धागो काटिरहे’ भन्ने उल्लेख भएको हो भनी उदा. अ. क. पृ. १३८: सक्कुदानसुत्तवण्णनाले उल्लेख गरेको छ।
४. सतारान चरिका मनेसांग अमर्तये जाने हा।

हातमा दिए । त्यो मिक्षा-भोजन अनेक तिहुनहरू, अनेक तरकारीहरू तथा अनेक तिहुन तरकारीहरूसे युक्त थियो । प्रनि आयुष्मान् महाकाश्यपलाई यस्तो लाग्यो—“को रहेछ यो पुरुष जसको यस्तो प्रभाव छ ?” अनि आयुष्मान् महाकाश्यपलाई यस्तो लाग्यो—“यी त शक्र देवेन्द्र पो रहेछन् ।” पति बुद्धुभई शक्र देवेन्द्रलाई यसो भन्नुपयो—“कौशिक ! अहिले जे गन्धो भइहाल्यो; आयन्दा केरि यस्तो नगर ।” “भस्ते काश्यप ! हामीलाई पनि त पुण्यको आवश्यकता छ, हामीलाई पनि पुण्यको जरूरत छ ।”

अनि आयुष्मान् महाकाश्यपलाई अभिवादन गरी, प्रदक्षिणा गरी आकाशमा गई शक्र देवेन्द्रले आकाशमा तीनबाट उदान

१. ‘आयन्दा केरि यस्तो नगर’ भनी महाकाश्यप महास्थविरले भन्नु-भएका कारणहरूलाई प्रष्ट पाँदै अर्थकथाले निम्न कुराहरू लेखेको छ ।

Dhamma.Digital

महाकाश्यप महास्थविर साप्ताहिक निरोधसमाप्तिबाट उठ्नुभई कुरै एक गरीबको संग्रह गर्न चाहनुहुन्ययो । त्यसेहे देवकन्याहरूको मिक्षालाई वहाँले स्वीकार नगर्नु भएको हो । गरीबहरूलाई संग्रह गर्ने विचार लिई वहाँ गरीबहरू बस्ने टोलमा जाँदा वहाँले गरीब भेषधारी शकलाई देखेर उसको घर अगाडि उन्नितु भएको थियो । शक्रले वहाँलाई देखेर पनि नदेखे झैं गरी एकछिन बसी पछि निश्चारमा हात राखी हेरी ‘महाकाश्यप महास्थविर पो रहेछन्’ भन्दै महास्थविरको हातबाट पात्र लिई घरभिन्न पसी ‘दिन योग्य केही छ के ?’ भन्दै सुजातालाई आवाज

सुनाई ताल पाँडे घरमिव पसी अनेक सूप व्यञ्जनहरू युक्त भोजन पात्रभरी राखी महास्थविरको हातमा पात्र दिए । जब पात्रभरी भोजन त्याएको देखनुभयो अनि महास्थविरले “यो पुरुष हेर्दा भने यस्तो महादरिद्र जस्तै छ, तर यसको भोजन भने गरीबको जस्तो छैन । को रहेछ यो पुरुष ?” भनी ध्यानदृष्टिले हेर्नु भएपछि शक्र देवेन्द्र रहेउन् भने कुरा थाहा पाउनुभयो र “यिनले गरीबको पुण्यलाई छलेर लिए” भन्ने लागेपछि वहाले शकलाई “तिमीले गरीबको पुण्य छलेर लियो, अतः मायन्दादेखि यस्तो नगर” भनी भन्नुभयो । त्यसैले सूत्रमा “मायन्दा फेरि यस्तो नगर” भन्ने वाक्य लेखिएको हो भनी उदान अर्थकथा उल्लेख गर्दछ ।

यति कुरा सुनेपछि शकले महास्थविरसंग “भन्ते ! छलेर दिएको दानको फल मैले पाउँछु कि पाउँदिन त ?” भनी सोधा महास्थविरले “पाउने छौ” भनी भन्नुभयो । अनि शकले “भन्ते ! हामीजस्ता गरीबले पनि त पुण्य गर्नुपर्छ” भनी भन्दा महास्थविरले “तिमीजस्ता देवेन्द्र कसरी गरीब हुन्छौ र ?” भनी भन्नुहुँदा शकले पुनः “भन्ते ! बुद्ध उत्पन्न भएको समयमा मैले पुण्य गरे । किन्तु अहिले बुद्ध उत्पन्न भएको समयमा पुण्य कर्म गरी चूलरथ देवपुत्र, महारथ देवपुत्र तथा अनेकवर्ण देवपुत्र भन्ने नाम गरेका तीन देवपुत्रहरू मेरै छ्येउमा उत्पन्न भए । उनीहरूको तेज मेरोभन्दा चम्किलो छ भने म जस्तो गरीब अरु को हुन सकलात” भनी विन्ति गरे । उदा. अ. क. पृ. १३६-४०: सकुदानसुत्तवण्णना ।

(=प्रीति वाक्य) प्रकट गरे—“अहोदानं परमदानं काशयपमा सुप्रतिष्ठितं भयो ! अहोदानं परमदानं काशयपमा सुप्रतिष्ठितं भयो !! अहोदानं परमदानं काशयपमा सुप्रतिष्ठितं भयो !!!”

आकाशमा गई शक देवेन्द्रले आकाशमा तीनबार “अहोदानं परमदानं काशयपमा सुप्रतिष्ठितं भयो ! अहोदानं परमदानं काशयपमा सुप्रतिष्ठितं भयो !! अहोदानं परमदानं काशयपमा सुप्रतिष्ठितं भयो !!!” भनी उदान (=प्रीति वाक्य) प्रकट गरेको आवाज भगवान्ले अमानुषीय विशुद्ध दिव्य-श्रोतद्वारा सुन्नुभयो ।

अनि भगवान्ले यस कारणलाई बुझ्नुभई त्यसबाट यो उदान प्रकट गर्नुभयो —

१. जब महास्थविरले ‘पुण्यफल पाउनेछौ’ भनी भन्नुभयो तब गद्गद भई आकाशमा गई शक देवेन्द्रले उदान प्रकट गरेका हुन् । उदा. अ. क. पृ. १४०: सकुदानसुत्तवण्णना ।
२. शकद्वारा आकाशमा उदान प्रकट गरेको आवाज विहारमा बसिरहनुभएका भगवान्ले दिव्य-श्रोतद्वारा सुन्नुभई “भिक्षुहो ! हेर उदान प्रकट गर्दै शक आकाशमा जाँदैछन्” भनी भिक्षुहरूलाई भन्नुहुँदा भिक्षुहरूले “किन उदान प्रकट गरेका हुन् त ?” भनी सोधेपछि शकले महाकाशयपलाई छलेर दान दिएको कुरा भगवान्ले सुनाउनुभयो भन्ने कुरा उदा. अ. क. पृ. १४०: सकुदानसुत्तवण्णनाले उल्लेख गरेको छ ।

(१६८)

बुद्धकालीन भगवान्दिवेव-२

“पिण्डपातिकस्स भिषखुनो,
अत्तभरस्स अनञ्चपोसिनो ।
देवा पिहयन्ति तादिनो,
उपसन्तस्स सदा सतीमतो’ति ॥”

अथ—

“मिक्षाटन् गनें र आफ्नो भरण गरी झर्काको पोषण नगर्ने अथल,
शान्त तथा सदास्मृतिमान् मिक्षुलाई देवताहरूले पनि प्यारो गर्छन् ।”

x

x

x

मृळ सूत्र—

**१५—कहाँ दान दिनु महत्कलदायो हुन्छ ?
(यजमानसुत्तं१)**

एक समय, भगवान् राजगृहिणीत गृद्धकूट पर्वतमा बसनुभएको थियो । अनि शक देवेन्द्र जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुरोपाठि भगवान् लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका शक देवेन्द्रले भगवान् लाई यसो भने—

Dhamma Digital
“यजमानं मनुस्सानं, पुञ्चपेक्खानं पाणिनं ।
करोतं ओपधिकं पुञ्जं, कत्थदिनं महफलं’ति॥”

अर्थ—

“यज्ञ गर्ने मानिसहरूलाई, पुण्यको आशा गर्ने प्राणीहरूलाई तथा श्रीपधिक पुण्य गर्नेलाई कहाँ दान दिवा महत्कलदायो हुन्छ ?”

१. सं. नि. I. पृ. २३४: संकर्कसंयुत्तं, अ. क. I. पृ. २६६.
२. अर्को जन्ममा फले दिने पुण्यकर्मलाई ‘ओपधिक पुण्य’ भनिन्छ ।
सं. नि. अ. क. I. पृ. २७०: यजमानसुत्तवण्णना ।

(भगवान् भन्नुहून्छ—)

“चत्तारो च पटिपन्ना, चत्तारो च फले ठिता ।
एस सङ्घो उजुभूतो, पञ्जासीनसमाहितो ॥

“यजमानानं मनुस्सानं, पुञ्चपेक्खानं पाणिनं ।
करोतो श्रोपधिकं पुञ्चं, सङ्घेदिन्नं महत्कलं'ति ॥”

अर्थ—

“चार मागंमा सागेका र चार फलमा पुरोका—यिनीहरु नं
श्चजु भएका सङ्घ हुन्—जो प्रजा र शीलमा सम्पन्न छन् ।

“यज्ञ गर्न मानिसहरूलाई, पुण्यको प्राशा राख्ने प्राणीहरूलाई
तथा श्रोपधिक पुण्य गर्नेलाई—सङ्घमा बिनु नं महत्कलदायी हुन्छ ।”

X

X

X

१. स्पष्टिकरण — कुन बखतमा अथवा किन शक्र देवेन्द्रले उपरोक्ताकारले बुद्धसेंग प्रश्न सोधेका थिए भन्ने बारेमा सं. नि. अ. क. I.
पृ. २६६ ले यस्तो उल्लेख गरेको छ—

त्यसताका अज्ञ र मगधका मानिसहरू वर्षको एक पटक महाब्रह्माको नाउंमा होम गर्दथे । त्यस होममा साठी गाढा जतिका

दाउरा राखी आगो बाली त्यसमा शुद्ध घूँ मधु आदिहूँ
होम गर्दथे । एक पटक यज्ञ-होम गनले हजारौं गुना फल पाउँछन्,
भने उनीहूँमा विश्वास थियो । अनि शक देवेन्द्रलाई लाग्यो कि
—यिनीहूँले सर्वोत्तम घूँ मह आदि आगोमा भस्म पार्दै ब्रह्मालाई
चढाउँछौं भन्दै अफलदायी काम गर्दछन् । मैले देउडा देउदै
यिनीहूँको काम निष्कल हुन नपाओस् । यति सोची दाउराको
रासलाई जलाई हेरिरहेको वेलामा शक देवेन्द्र चन्द्रमण्डलबाट
निस्केको जस्तो गरी ब्रह्मरूप निर्माण गरी आकाशबाट ओलिन
आले । हेरिरहेका मानिसहूँ अति खुशी भई—ब्रह्मा स्वयं
हामीहूँको दान ग्रहण गर्नको निमित्त आउँदै हुनुहुन्छ भन्दै भुइँमा
बसी नमस्कार गरिरहे । त्यसबखत पुरोहित ब्राह्मणहूँले भन्नथाले
—‘तिमीहूँ ठान्दछौं कि हामीहूँ केवल तकंद्वारा मात्र भन्दछौं ।’
हेर अहिले स्वयं ब्रह्माले आफ्नै हातले यज्ञ स्वीकार्ने छन् !’ शक
पनि चितामायि आकाशमा बसी ‘यो सत्कार कसको निमित्त हो ?’
भनी उनले सोधे । अनि उनीहूँले—‘तपाइँकै निमित्त हो, भन्ते
यो यज्ञ स्वीकार गर्नुहोस् !’ भनी बिन्ति गरे । अनि शकले—‘हेर
तुला छेँदाछेँदै हातले किन तौलने ?’ यो राजगृहको प्रमुख
विहारमा भगवान् बुद्ध बसिरहनुभएको छ, कहाँ दान दिदा मह-
त्फलदायी हुन्छ भने कुरा हामीहूँले बहाँसंग सोधौं’ भनी ती सबै
मानिसहूँ लिई शक देवेन्द्र भगवान् बस्नुभएको गृद्धकूट पबंतमा
गई सूत्रमा उल्लिखित प्रश्न सोधेका हुन् ।

मूळ सूत्र—

१६—केलाई छेदन गर्दा सुख हुन्छ ?
(छेत्वासुत्तं१)

आवस्थीस्थित ज्ञेतवनमा ।

अनि शाक देवेन्द्र जहाँ भगवान् हनुहन्थ्यो त्यहाँ गए । त्यहाँ पुणेष्ठि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका शाक देवेन्द्रले भगवान्लाई गाथादारा भने—

“के छेदन गनले सुखपूर्वक निदाउँ॒३ ?
के छेदन गनले शोक हुन्न ?
कुन एक धर्म (=वस्तु) को वध गर्न गौतम रुचाउनु हुन्छ॑ ?”

१. सं. नि. I. पृ. २३८; सककसंयुत्तं; अ. क. I. पृ. २७२.

२. “किसु छेत्वा सुखं सेति, किमु छेत्वा न सोचति ।

किस्सस्सु एक धर्मस्स, वधं रोचेसि गौतमा’ति ॥”

सं. नि. I. पृ. २३८.

(भगवान् भन्तुहृन्द्र—)

“क्रोधलाई छेदन गर्नाले मुख्यूर्वक निराउँछ,
 क्रोधलाई छेदन गर्नाले शोक हुन्न,
 वासव ! मधुराग्र विषमूल भएको क्रोधको वध
 गर्नु आर्यहरू प्रशंसा गर्दैन्—त्यसैलाई छेदन
 गर्नाले शोक पनि हुन्न’ ।”



-
१. “कोधं छेत्वा सुखं सेति, कोधं छेत्वा न सोचति ।
 कोधस्स विसमूलस्स, मधुरगस्स वासव ।
 वथं अरिया पसंसन्ति, तं हि छेत्वा न सौचती’ति ॥”
 सं. नि. I. गृ. २३८.

मूळ सूत्र—

१७-कुन भूमि रमणीय छ ? (रामणेध्यसुत्त॑)

आबस्तीको जेतवनमा ।

अनि शक्त देवेन्द्र जहाँ भगवान् हनुहन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका शक्त देवेन्द्रले भगवान्लाई यसो भने—

“भन्ते ! कुन भूमि रमणीय छ ?”

(भगवान् भन्नुइन्छ—)

१. “आरामचेत्या वनचेत्या, पोक्खरञ्जो^३ सुनिम्मिता ।
मनुस्तरामणेयस्स, कलं नारघति^३ सोलर्चि ॥

१. सं. नि. I. पृ. २३४; सक्कसंयुत्त॑; अ. क. I. पृ. २६६.

२. सिहल, स्याम र रोमनमा: ‘पोक्खरञ्जा’ ।


३. सिहलमा: ‘नारघन्ती’ ।

२. “गामे वा यदि वा रञ्जे, निन्ने वा यदि वा थले ।
यत्थ अरहन्तो विहरन्ति, तं भूमि रामणेयकं ॥”

अर्थ—

१—“ग्रस्य-चेत्य”, बनचेत्य तथा अरु रास्तरी बनाएका पोखरी
आदिहरु बनुष्ट रमणीयताको आगाडि सोहँ भागको एक भाग यनि
रमणीय छैन ।

२—“गाउँ, जङ्गल, मैदान तथा पहाड जुन ठाउँमा अरहन्तहरु
विहार गछन् सोहो भूमि रमणीय हुन्छ ।”



Dhamma.Digital

१. चित्र-विचित्र पारी रमाइलो हुने गरी सजाइएको स्थानलाई ‘चेत्य’
भनिएको हो । सं. नि. अ. क. I. पृ. २६६.

मूळ सूत्र—

१८—यसै जीवनमा किन निर्वाण हुन्न ?

(सबकपञ्चमुत्त^१)

एक समय, भगवान् राजगृहको गृद्धकूट पर्वतमा बस्नुभएको थियो ।

अनि शाक देवेन्द्र जहाँ भगवान् हुनुहुन्थ्यो थ्यहाँ गए । त्यहाँ पुरोपच्छि भगवान्ताई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका शाक देवेन्द्रले भगवान्ताई यस्तो भने—

“भन्ते ! के हेतु, के प्रत्यय हो जो कि यहाँ केही प्राणीहरू यसं जीवनमा परिनिर्वाण हुन्नन् ? भन्ते ! के हेतु, के प्रत्यय हो जो कि यहाँ केही प्राणीहरू यसं जीवनमा परिनिर्वाण हुन्छन् ?”

a. १—“देवेन्द्र ! यहाँ चक्रुविज्ञेय रूपहरू छन्—जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित तथा रजनीय हुन्छन् । जो मिथु ती रूपहरूको अभिनन्दन गर्छ, बयान गर्छ तथा त्यसंमा डुबिरहन्छ—सो सिक्षु ती रूपहरूको अभिनन्दन, बयान तथा त्यसंमा डुबिरहेदा उसमा

१. सं. नि. III. पृ. ६३: सलायतनसंयुत्त ; अ. क. III. पृ. २५.

त्यसकारणद्वारा विज्ञान (=चक्रविज्ञान) हुन्छ, त्यसको कारणद्वारा उपादान (=रूप-उपादान) हुन्छ । देवेन्द्र ! सउपादानी पुरुष परिनिर्वाण हुन सक्दैन । देवेन्द्र ! यही हेतु, यही प्रत्यय हो—जो कि यहाँ केही प्राणीहरू यसे जीवन ना परिनिर्वाण हुन्नन् ।

a. २—“देवेन्द्र ! यहाँ श्रोतविज्ञेय शब्दहरू छन्—जो इष्ट, ...कामूपसंहित तथा रजनीय हुन्छन् । जो मिक्तु ती शब्दहरूको अभिनन्दन गर्छ...सो मिक्तु ती शब्दहरूको अभिनन्दन, बयान तथा त्यसमा डुबिरहँदा उसमा त्यसकारणद्वारा विज्ञान (=श्रोतविज्ञान) हुन्छ, त्यसको कारणद्वारा उपादान (=शब्द-उपादान) हुन्छ । देवेन्द्र ! सउपादानी पुरुष परिनिर्वाण हुन सक्दैन । देवेन्द्र ! यही हेतु, यही प्रत्यय हो—जो कि यहाँ केही प्राणीहरू यसे जीवनमा परिनिर्वाण हुन्नन् ।

a. ३—“देवेन्द्र ! यहाँ ग्राणविज्ञेय गन्धहरू छन्—जो इष्ट, ...कामूपसंहित तथा रजनीय हुन्छन् । जो मिक्तु ती गन्धहरूको अभिनन्दन गर्छ...सो मिक्तु ती गन्धहरूको अभिनन्दन, बयान तथा त्यसमा डुबिरहँदा उसमा त्यसकारणद्वारा विज्ञान (=ग्राणविज्ञान) हुन्छ, त्यसको कारणद्वारा उपादान (=गन्ध-उपादान) हुन्छ । देवेन्द्र ! सउपादानी पुरुष परिनिर्वाण हुन सक्दैन । देवेन्द्र ! यही हेतु, यही प्रत्यय हो—जो कि यहाँ केही प्राणीहरू यसे जीवनमा परिनिर्वाण हुन्नन् ।

a. ४—“देवेन्द्र ! यहाँ जिह्वाविज्ञेय रसहरू छन्—जो इष्ट, ...कामूपसंहित तथा रजनीय हुन्नन् । जो मिक्तु ती रसहरूको

[१७८]

मुद्रकालीन अर्हादिवेद-२

अभिनन्दन गर्छं...सो मिक्तु ती रसहरुको अभिनन्दन, बयान तथा त्यसेमा डुबिरहेदा उसमा त्यस कारणद्वारा विज्ञान (=जिह्वाविज्ञान) हुन्छ, त्यसको कारणद्वारा उपादान (=रस-उपादान) हुन्छ । देवेन्द्र ! सउपादानी पुरुष परिनिर्वाण हुन सक्दैन । देवेन्द्र ! यही हेतु, यही प्रत्यय हो—जो कि यहाँ केही प्राणीहरू यसे जीवनमा परिनिर्वाण हुन्नन् ।

a. ५—‘देवेन्द्र ! यहाँ कायविज्ञेय स्पर्शहरू छन्—जो इष्ट, ...कामूपसंहित तथा रजनीय हुन्नन् । जो मिक्तु ती स्पर्शहरूको अभिनन्दन गर्छं... सो मिक्तु ती स्पर्शहरूको अभिनन्दन, बयान तथा त्यसेमा डुबिरहेदा उसमा त्यसकारणद्वारा विज्ञान (=कायविज्ञान) हुन्छ, त्यसको कारणद्वारा उपादान (=स्पर्श-उपादान) हुन्छ । देवेन्द्र ! सउपादानी पुरुष परिनिर्वाण हुन सक्दैन । देवेन्द्र ! यही हेतु, यही प्रत्यय हो—जो कि यहाँ केही प्राणीहरू यसे जीवनमा परिनिर्वाण हुन्नन् ।

a. ६—‘देवेन्द्र ! यहाँ मनःविज्ञेय धर्महरू (=चित्त विषयहरू) छन्—जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित तथा रजनीय हुन्नन् । जो मिक्तु ती धर्महरूको अभिनन्दन गर्छं, बयान गर्छ तथा त्यसेमा डुबिरहन्छ—सो मिक्तु ती धर्महरूको अभिनन्दन, बयान तथा त्यसेमा डुबिरहेदा उसमा त्यसकारणद्वारा विज्ञान (=मनःविज्ञान) हुन्छ, त्यसकारणद्वारा उपादान (=धर्म-उपादान) हुन्छ । देवेन्द्र ! सउपादानी पुरुष परिनिर्वाण हुन सक्दैन । देवेन्द्र ! यही हेतु,

यही प्रत्यय हो—जो कि यहाँ केही प्राणीहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।

b. १—‘देवेन्द्र ! यहाँ चक्रविज्ञेय रूपहरू छन्—जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित तथा रजनीय हुन्छन् । जो मिथुती रूपहरूको अभिनन्दन गर्दैन, बयान गर्दैन तथा त्यसेमा डुबिरहेदैन—सो मिथुती रूपहरूको अभिनन्दन, बयान तथा त्यसेमा डुबिनरहनाले उपमा त्यसकारणद्वारा विज्ञान हुन्न, त्यसको कारणद्वारा उपादान पर्नि हुन् । देवेन्द्र ! सउपादानी नहुने पुरुष परिनिर्वाण हुन सकछ । देवेन्द्र ! यही हेतु, यही प्रत्यय हो—जो कि यहाँ केही प्राणीहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।

b. २—‘देवेन्द्र ! यहाँ श्रोतविज्ञेय शब्दहरू हुन्छन्—...’

b. ३—‘देवेन्द्र ! यहाँ ग्राणविज्ञेय गत्धहरू हुन्छन्—...’

b. ४—‘देवेन्द्र ! यहाँ जिह्वाविज्ञाय रसहरू हुन्छन्—...’

b. ५—‘देवेन्द्र ! यहाँ कायविज्ञेय स्पर्शहरू हुन्छन्—...’

b. ६—‘देवेन्द्र ! यहाँ मनविज्ञेय धर्महरू छन्—जो इष्ट, कान्त, मनाप, प्रियरूप, कामूपसंहित तथा रजनीय हुन्छन् । जो मिथुती धर्महरूको अभिनन्दन गर्दैन, बयान गर्दैन तथा त्यसेमा

१. यहाँका बाँकी पाठ माथि b. १ मा उल्लेख भए जस्तै दोहन्याइ पढ्नु ।

【१८०】

बुद्धकालीन भग्नाविदेव-२

डुबिरहंवेन—सो भिक्षु तो धर्महरूको अभिनन्दन, बयान तथा डुबि-
नरहनाले त्यसकारणद्वारा विज्ञान हुन्न, त्यसकारणद्वारा उपादान पनि
हुन्न । देवेन्द्र ! सउपादानी नहुने पुरुष परिनिर्वाण हुन सक्छ ।

“देवेन्द्र ! यही हेतु, यही प्रत्यय हो—जो कि यहाँ केही
प्राणीहरू यसे जीवनमा परिनिर्वाण हुन्छन् ।”

Dhamma.Digital

×

×

×

मूल सूत्र—

१९—शक्रका प्रश्न

(सक्कपञ्चसुत्तं)

यस्तो मैले सुने ।

एक समय, भगवान् मगध देशको राजगृहको पूर्वपट्टि
आम्रसरणक भन्ने ब्राह्मण गाउँको^१ उत्तरपट्टिको वेदियक पर्वतको
इन्द्रशाल गुफामा^२ बस्नुभएको थियो ।

१. दी. नि. II. पृ. १६७; अ. क. III. पृ. ३.
२. यस गाउँ नजिक आँपको वन थियो, त्यसैले यन ब्राह्मण गाउँलाई
'आम्रसरणक ब्राह्मण गाउँ' भनी भनिएको हो । सुम. वि. III.
पृ. ३: सक्कपञ्चसुत्तवण्णना ।
३. पो गुफा, दुइ पहाडको बीचमा रहेको र गुफाको दुबैतिर इन्द्रशाल
वृथरू भएका हुँदा 'इन्द्रशाल गुफा' भनी भनिएको हो । पछि
यस गुफालाई राम्ररी बनाई बुद्धलाई प्रदान गरे भन्ने कुरा पनि
उल्लेख भएको छ । सुम. वि. III. पृ. ३: सक्कपञ्चसुत्त-
वण्णना ।

बुद्धको दर्शन गर्ने इच्छा

त्यसबखत शक्ति देवेन्द्रको (मनमा) भगवान्को दर्शन गर्ने उत्सुकता^१ उत्पन्न भयो । अनि शक्ति देवेन्द्रलाई यस्तो लाग्यो—“ग्रहिते भगवान् अरहत् सम्यक्सम्बुद्ध कहीं विहार गर्दै हुनुहुँदो रहेछ ?” त्यसपछि

-
१. “भगवान्को दर्शन गर्ने उत्सुकता उत्पन्न भयो” भन्ने बारेमा यस सवक्षपञ्चसुत्तंको अर्थकथाले यसरी पष्टिकरण दिएको छ ।

शक्ति देवेन्द्र त समय समयमा बुद्धको दर्शन गर्ने जाने देव हुन् । तर पनि यहाँचाहि बुद्धलाई कहिल्यै नदेखेन्ने उत्सुकता देखाए झै गरी किन भनेका होलान् ?

हो, शक्ति देवेन्द्र समय समयमा बुद्धकहीं जाने देवता हुन् । तर यसपाला उनको मनमा विशेष कारणले गर्दा त्यस्तो इच्छा उत्पन्न भएको थियो । कस्तो विशेष कारण भने ?—

आयु क्षीण भई देवलोकबाट च्युत हुने समय आएपछि देवताहरूले पाँच लक्षणहरू (=पञ्चनिमित्त) देख्छन् । जस्तै—
 (१) फूलमाला ओइलिएको, (२) बस्त्र मैलो भएको, (३) काखीबाट पसिना निस्केको, (४) शरीर मलिन भएर गएको अनि (५) आफ्नो देवासनमा बस्न नसकेको (सुमं. वि. II. पृ. ११५: महापदानसुत्तवण्णना) ।

यी पाँच लक्षणहरू देखेर देवताहरूले आफू देवलोकबाट च्युत हुने कुरा थाहापाउँछन् । यसरी देवदा अल्प पुण्य गरेर

आएका देवताहरू 'अब म यहाँबाट कहाँ जनिमे होला !' भनी तकन्ना गरी मृत्यु देखेर डराउँछन् । जसले विशिष्ठरूपले दान, शील, भावनादि पुण्यहरू गरेर आएका हुन्छन् उनीहरू 'योभन्दा उच्चतर देवलोकमा उत्पन्न हुनेछौं' भनी मृत्यु देखेर डराउँदैनन्, न त्रसित नै हुन्छन् ।

यी पूर्वलक्षणहरू देखेर शक देवेन्द्र मृत्युभयले त्रसित मात्र भएका होइनन्—यी दणहजार योजनको देवनगर, हजार योजन अग्लो वैजयन्त प्रासाद, तौनशय योजनको सुधर्मासभागृह, शय योजनको महापारिच्छव-वृक्ष, साठी योजन भएको पण्डुकम्बल-शैलाशन, अदाइकोटी नतंकी स्त्रीहरू, दुइ देवलोकका देवपरिषद-हरू, नन्दन-वन, चित्रलता-वन, मिश्र-वन र फाल्स-वन आदि सबै सम्पत्तिहरू नाश हुने छन् भन्ने सोची भयभीत पनि भएका थिए । अनि 'यी मेरा सम्पत्तिहरू बचाइदिन सबैने कुनै श्रमण वा ब्राह्मण अथवा लोकका पिता भनाउने महाब्रह्मा छन् के ?' भनी विचार गर्दा—कसैने पनि आफ्नो हृदयको शोकलाई हटाइदिन सबैने पुरुष नदेखेपछि पुनः उनले—'यस्ता हजारों शोकसन्तापलाई हटाइदिन सबैने एकमात्र सम्यक्सम्बुद्ध हुनुहुन्छ' भन्ने कुरा बुझे । यसपछि उनको मनमा बुद्धको दर्शन गर्न जाने इच्छा उत्पन्न भएको हो । त्यसैले सूक्ष्मा 'भगवान्को दर्शन गर्न इच्छा उत्पन्न भयो' भनी उल्लेख गरेका हुन् भनी सुमं. वि. III. पृ. ४: सबकपञ्चसुत्त-बण्णनाले समुल्लेख गरेको छ ।

शक देवेन्द्रले भगवान् प्रहत् सम्यक्सम्बुद्ध मगध देशको राजगृहको पूर्वपटि अस्त्रसंएङ्क भन्ने ज्ञान्धारण गाउँको उत्तरपटि वेदियक पर्वतको इन्द्रशाल गुफामा चिहार गर्दै हुनुहुन्छ (मन्ने कुरा दिव्यचक्षुद्वारा) देखे । अनि व्रयस्त्वरा देवहृलाई आमन्त्रण गरे ।—

१. देवताहृलाई किन आमन्त्रण गरेको नि ?

साथीको निमित्त ।

साथीको रूपमा बोलाउन पर्ने कारण के थियो भने—

अथ एकपल्ट भगवान् जेतवनारामभित्रको सलालागार भन्ने एक विहारमा (=घरमा) बसिरहनुभएको बेलामा शक देवेन्द्र एकलै भगवान्कहाँ गएका थिए । त्यसबखत भगवान्ले— “यिनको ज्ञान परिषक्त भएको छैन । पछि इन्द्रशाल गुफामा आउँदा यिनले धर्माविवोध गर्न सक्ने छन्” भन्ने कुरा बुझुभई वहाँ ध्यानमा तल्लीन हुनुभयो । यसकारणले गर्दा शक देवेन्द्र फक्कर गएका थिए । यही घटनालाई सम्झी “अवश्य पनि ममा धर्माविवोध गर्न सक्ने उपनिश्यसम्पत्ति छैन होला; त्यसैले त्यसबखत भगवान्ले मलाई भेट्ने अवकाश दिनु नभएको होला । ग्रतः दुबै देवलोकका परिषद्हरू लिएर जाँदा उनीहरूमध्येमा कुनै न कुनैसँग उपनिश्यसम्पत्ति देख्नुभई अवश्य पनि वहाँले धर्मोपदेश गर्नुहुनेछ र त्यसबखत मैले पनि सो उपदेश सुन्न पाउनेछु अनि प्रश्न पनि सोधी हृदयको शोक पनि शान्त पान्न सक्नेछु” भन्ने विचार गरी शकले देवताहृलाई आमन्त्रण गरेका हुन् । सुमं. वि. III.

पृ. ५: सक्तपञ्चसुत्तवण्णना ।

“मारिष ! वहाँ भगवान् अरहत् सम्यक्समुद्ध अहिले मगध देशको राजगृहको पूर्वपट्टि अम्बसण्डक भन्ने ब्राह्मण गाउँको उत्तरपट्टि बेदियक पर्वतको इन्द्रशाल गुफामा विहार गर्दै हुनुहुन्छ । मारिष हो ! हामीहरू भगवान् अरहत् सम्यक्समुद्धको दर्शनार्थ जाएँ ।”

“हवस्, महन्त” उनी वर्षास्त्रिश देवहरूले शक्र देवेन्द्रलाई प्रस्तुतर दिए ।

अनि शक्र देवेन्द्रले पञ्चशिख गन्धर्व देवपुत्रलाई^१ आमन्वण गरे—“पञ्चशिख ! वहाँ भगवान् अरहत् सम्यक्समुद्ध अहिले मगध देशको राजगृहको पूर्वपट्टि अम्बसण्डक भन्ने ब्राह्मण गाउँको उत्तरपट्टि बेदियक पर्वतको इन्द्रशाल गुफामा विहार गर्दै हुनुहुन्छ । पञ्चशिख ! हामीहरू वहाँ भगवान् अरहत् सम्यक्समुद्धको दर्शनार्थ जाएँ ।”

Dhamma.Digital

“हवस्, महन्त” उनी पञ्चशिख गन्धर्व देवपुत्रले शक्र

१. एकचोटि त्यतिका देवपरिषद्हरू लिई इवाटु बुद्धको अगाडि जानु उचित हुने छैन । अतः पहिले पञ्चशिखलाई पठाई उनीमार्फत प्रवकाश प्राप्त गरी बुद्धकहाँ जानेछु भन्ने विचार गरी शक्रले पञ्चशिखलाई पनि आमन्वण गरेका हुन् । उनी बुद्ध भगवान्कहाँ जहिले चाहन्छन् उहिले जानसक्ने तथा बुद्धका प्रिय उपस्थाक पनि चिए । सुमं. वि. III. पृ. ५: सक्कपञ्चसुत्तवण्णना ।

‘देवेन्द्रलाई प्रत्युत्तर दिई बेलुबपण्डु-वीणा’^१ लिई उनी शक देवेन्द्र-कहाँ गए ।

वेदियक पर्वतमा शक देवेन्द्र

अनि शक देवेन्द्र त्र्यस्त्वश देवताहरूद्वारा परिवृत्त भई पञ्चशिख गन्धर्व देवपुत्रलाई मगाडि राखो जस्त—कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसार्छ अथवा पसारेको बाहुलाई खुम्चयाउँछ स्यस्तंगरी—त्रयस्त्रिश देवलोकमा अन्तर्धान भई मगध देशको... वेदियक पर्वतमा प्रकट भए । त्यसबाहुत वेदियक पर्वत र अम्बसण्डक ब्राह्मण गाँडँ तो देवताहरूका प्रभावद्वारा अत्यन्त आलोकित भए । यो देखेर गाउँका चारंतिरका मानिसहरूले यस्तो मन्नथाले—“वेदियक पर्वत आज प्राविप्त हुँदैछ, वेदियक पर्वत आज उचलित हुँदैछ, वेदियक पर्वत आज बल्दैछ । के कारणले आज वेदियक पर्वत र अम्बसण्डक ब्राह्मण गाँडँ आलोकित भएको रहेछ भन्ने विचार गर्दा गर्दै उनीहरू उद्देश भई रोमाञ्चित हुनथाले ।

१. पाकेको बेलको झौं पहेँलो वर्ण भएकोले ‘बेलुबपण्डु’ भनिएको हो ।

यो वीणाको तल्लो भाग सुवर्णमय छ, वीणाको दण्डा इन्द्र नीलमय छ, तारहरू चाँदीका छन्, तार बाँध्ने साँचाहरू सूगामय छन्, वीणाको लम्बाई तीन गाउत छ, वीणा-पात्र एक गाउत र तार बाँध्ने साँचाहरू एक गाउत छन् । सुमं. वि. III. पृ. ६: सक्क-पञ्चसुत्तवण्णना । एक गाउत भनेको कति हुन्छ भन्ने कुरा लेखकको नु. म. पृ. ३८ को पादटिप्पणीमा उल्लेख भएको छ ।

पञ्चशिखको गीत

अनि शक्र देवेन्द्रले पञ्चशिख गन्धर्व देवपुत्रलाई आमःवण
गरे—“एकान्तमा बसी ध्यानरत हुनुभएका तथागतको अगाडि एकासि
म जस्ताले जानु उचित छैन । पञ्चशिख ! अतः पहिले तिमीले
भगवान्‌लाई खुशीपारे बेश हुने थियो । तात ! तिमीले खुशी परिसके-
पछि हामी भगवान् अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ जानेछौं ।”

“हवस, भद्रन्” मनी शक्र देवेन्द्रलाई प्रथ्युत्तर दिई पञ्च-
शिख गन्धर्व देवपुत्र बेनुवपण्डु-बीणा लिई^३ जहाँ इन्द्रशाळ गुफा हो

१. म सरागी, सद्वी तथा समोही छु । शास्ता वीतरागी, वीतद्वी तथा वीतमोही हुनुहुन्छ । अतः ध्यानरत भई बसिरहनुभएका वहाँकहाँ म जस्ताले एकासि जानु उचित छैन भनी भनिएको हो । सुमं. वि. III. पृ. ७: सक्कपञ्चहसुत्तवण्णना ।
२. ‘बीणा लिई’ भने शब्द सूत्रमा प्रयोग भएको देखेर प्रश्न गर्न सक्छन् कि बीणा त पञ्चशिखले अघि नै लिई सकेका छन् । अब केरि यहाँ किन ‘बीणा लिई’ भनेका होला ? हो, अघि नै पञ्चशिखले बीणा लिइसकेका छन् । तर त्यसबखत उनले बीणालाई कौधमा झुण्डयाई आएका थिए । अहिले बीणा बजाउन तयार भई कौधबाट क्षिकी बाँया हातमा लिएको हुँदा सूत्रमा ‘बीणा लिई’ भनी उल्लेख भएको हो । सुमं. वि. III. पृ. ७: सक्कपञ्चहसुत्त-
वण्णना ।

[१८८]

बुद्धकालीन ब्रह्मादिदेव-२

तथां गए । तथां पुरोपछि—‘यत्तिकंमा न टाढा हुनेछ, न नजिक नै; भगवान्ते (मेरो) आवाज पनि सुन्नसक्नु हुनेछ’ भनी उनी एक खेउमा उभिए । एक खेउमा उभिएका पञ्चशिष्ठ गन्धर्व देवपुत्रले बेलुधपण्ड-वीणा बजाउनथाले र बुढ सम्बन्धी, धर्म सम्बन्धी, सङ्घ सम्बन्धी, अरहत सम्बन्धी तथा काम (=विषय) सम्बन्धी यी गीत पनि गाउनथाले ।

१—‘सूर्यसमान शरीर भएकी हे भद्रे ! तित्रो पिता तिम्बुङ (गन्धर्व देवराजा) लाई म नमस्कार गर्दू—जरको कारणद्वारा आनन्ददायी तिमी जस्ती कल्याणी जन्मिन् ।

२—‘अङ्गिरसे ! पसिनाबन्नेलाई हावा झै, प्यासीलाई पानी झै, अरहत्तलाई धर्म झै—म तिमीलाई प्यार गर्दू ।

३—‘भद्रे ! रोगीलाई औषधी झै, भोकलान्नेलाई खाना झै, अलेको (आगो) लाई पानीले निभाउने झै—तिमीले मलाई शान्त पार ।

४—‘धाममा तप्तशएको गजराजलाई पद्मरेणुले युक्त शीतल पानीको पुष्टरिणीमा डुडिक लगाउँदा आनन्द हुने झै—कहिले म तित्रो स्तनोदरको बीचमा पर्नसकू ।

५—‘मदप्रमत्त भएको हातीलाई भाला र अंकुशद्वारा बशमा राहन नसकिने झै—म पनि तित्रो रात्रो जंघामा प्रमत्तछ; के कारणले थसो भए भन्ने कुरा मलाई याहाउन ।

६—तिमीमाथि म आसक्तछ, तिमीमाथि मेरो चित्त बीधिएको

छ, मेरो चित्त शापनो स्वभावमा छैंग, दही खाएको माछा झैं म फुत्केर जान सविदन ।

७—“कदलीस्तम्भोर ! हे भद्रे ! हे मन्दलोचनी ! मलाई आलिङ्गन गर, सम्पूर्णरूपले आलिङ्गन गर—यही म संघ प्रार्थना गर्दछु ।

८—“हे लामोबुटो भट्टी ! मेरो कामना कसै शान्तछ, अरहन्तहरूलाई दिने दानबाट अनेक भागहरू (कामनाहरू) सम्पन्न हुन्छन् ।

९—“यदि मैले अचल अरहन्तहरूलाई कुनै दान (=पुण्य) गरेको छु भने—त्यसको फलद्वारा सर्वाङ्गकल्याणी भएकी तिमीसंग भोग्न मिलोस् ।

१०—“यदि मैले यो पृथ्वीमण्डलमा कुनै पुण्य गरेको छु भने—त्यसको फलद्वारा सर्वाङ्गकल्याणी भएकी तिमीसंग भोग्न मिलोस् ।

११—“जस्तै—शाकपुव्र प्रज्ञादान् मुनिले एकले स्मृतिमान भई ध्यान गरी अमृतको खोज गर्नुपर्यो त्यस्तै—म सूर्यसमान शरीर भएकी तिन्हो खोज गर्दछु ।

१२—“उत्तम सम्बोधि प्राप्त गरी जस्तै—मुनि नन्दित हुनुहुन्छ, त्यस्तै—हे कल्याणी ! तिमीलाई पाएमा म नन्दित हुनेछु ।

१३—“हे भद्रे ! यदि ऋयोस्त्रशक्रा ईश्वर शक्रले देवलोक लिन्छौ कि सूर्यवर्चस् (=सूर्य सनान शरीर भएकी) लिन्छौ भनी वरदान

दिएमा आहो ! म त तिमीलाई ने लिनेछु; यस्तो विज्ञ म तिमीलाई चाहन्छु ।

१४—“हे सुमेधा ! तिच्चा श्री सम्पन्न पितालाई म नमस्कार-पूर्वक वन्दना गर्दछु—जसकी तिमी जस्ती भरखरे फुलेको शालपुष्प जस्ती पुक्ती छिन् ।”

तिम्बरुको छोरीसँग पञ्चशिखको प्रेम

यस्तोभन्दा (गाउंदा) भागवान्जे पञ्चशिख गन्धर्व देवपुत्र-लाई यसो भन्नुभयो—

“पञ्चशिख ! तिच्चो वीणा-स्वर गीतको स्वरसँग मित्तदछ, गीतको स्वर वीणाको स्वरसँग मिल्दछ । पञ्चशिख ! वीणा-स्वर गीतको स्वरभन्दा दाहिर जाँदैन, गीतको स्वर वीणाको स्वरभन्दा बाहिर जाँदैन । पञ्चशिख ! बुद्ध सम्बन्धी, धर्म सम्बन्धी, सङ्घ सम्बन्धी, अरहन्त सम्बन्धी तथा काम सम्बन्धी यी गीत तिमीले कहिले रचेका ह्वौ ?”

“भन्ते ! एक समय भागवान्, बुद्ध भएर पहिलो पटक उरुबेल-स्थित नेरक्षरा नदीको तीरमा न्यग्रोघवृक्ष मनी बसिरहनुभएको थियो । भन्ते ! एसवर्खत तिम्बरु गन्धर्व राजाकी छोरी सूर्य समान शरीर भएको भद्रा भन्नेसँग म आसक्त थिए । भन्ते ! ती भगिनी चाँह अर्कसँग आसक्ता थिइन् । शिखांडी भन्ने मातलि संप्राइकको छोरासँग आसक्ता थिइन् । भन्ते ! जब मैले ती भगिनीलाई कुनैप्रकारले

पनि पाउन सकिन तब म बेलुवपण्डु-बीणा लिई जहाँ तिङ्गदु गन्धर्व
देवराजाको घर थियो त्यहाँ गएँ । त्यहाँ पुरोपछि बेलुवपण्डु-बीणा
बजाई सुनाउनथाले र बुद्ध सम्बन्धी तथा काम सम्बन्धी यो गीत पनि
सुनाएँ—‘सूर्यं समानं शरीरं भएकी हे भद्रे ! तिङ्गो पिता तिङ्गरुलाई
म नमस्कारं गळु...’ आदि ।

“भन्ते ! यसोभन्दा सूर्यं समानं शरीरं भएकी भद्राले भलाई
यसो भनिन्—‘मारिष ! वहाँ भगवानलाई मैले त देखेको छैन, किन्तु
त्र्यस्त्वश देवहरूको सुधर्मासभामा नाचिरहेको बेलामा मैले वहाँ
भगवान्को सम्बन्धमा (केही कुरा) सुनेकी मात्र छु’ । मारिष ! जब
कि तपाइँ वहाँ भगवान्को कीर्तन गर्नुहुन्छ त्यसैले आज तपाइँसँग
समागम होस् ।” भन्ते ! त्यहीं तै तो भगिनीसँग मेरो समागम पनि
भएको थियो । यसपछि फेरि भएको छैन ।”

शक्र देवेन्द्र बुद्धको छेउमा गए

अनि शक्र देवेन्द्रलाई यस्तो लाग्यो—“पञ्चशिख देवपुत्र
भगवान्‌सँग प्रसन्नतापूर्वक कुरा गर्दैछन् । भगवान् पनि पञ्चशिखसँग

१. एकदिन उनी चातुर्महाराजिक देवताहरूसँग शक्र देवेन्द्रलाई नाच
देखाउन गएकी थिइन् । त्यसबाट त्यहाँ शक्र देवेन्द्रले भगवान्का
यथार्थ आठगुणहरूका कुरा सुनाएका थिए । यसै कुरालाई उनले
सुनेकी थिइन् र यसै कुरालाई सम्झी उनले ‘...सुनेकी मात्र छु’
भनी भनेकी हुन् । सुमं. वि. III. पृ. ११: सक्कपञ्चसुत्तवण्णना ।

प्रसन्नतापूर्वक कुरा गर्दै हुनुहुन्छ ।” प्रनि शक्त देवेन्द्रले पञ्चशिखलाई सम्बोधन गरे ।—

“तात पञ्चशिख ! तिमीले भगवान्‌लाई—‘मन्ते ! शक्त देवेन्द्र अमात्यहरूका साथ, परिजनहरूका साथ भगवान्‌को पाउमा शीरले बन्दना गर्दछन्’ भनी मेरो अभिवादन गरिर्दैऊ ।”

“हवस, भहन्त” भनी शक्त देवेन्द्रलाई प्रत्युत्तर दिई—‘मन्ते ! शक्त देवेन्द्र अमात्यहरूका साथ, परिजनहरूका साथ भगवान्‌को पाउमा शीरले बन्दना गर्दछन्’ भनी पञ्चशिख गन्धव देवपुञ्जले भगवान्‌लाई अभिवादन गरे ।

“पञ्चशिख ! अमात्यहरू सहित, परिजन सहित शक्त देवेन्द्र सुखी हुन । देवहरू, मनुष्यहरू, अमुरहरू, गन्धवहरू तथा जो ती सुखकामी अरु पनि धेरै प्रकारका प्राणीहरू छन्—तिनीहरू पनि सुखी हुन ।”

Dhamma.Digital

- जब पञ्चशिखले भगवान्‌सँग कुरा गरिरहेको सुने तब शक्तको मनमा यस्तो लाग्यो कि—यी पञ्चशिखलाई जुन कामको निमित्त पठाएको हुँ सो काम नगरी भगवान्‌सँग आफ्नै कुरा मात्र गरिरहेका छन् । अझ काम विषयका कुरा पनि गरिरहन्छन् । यिनले प्रनुपयुक्त कुरा गरिरहेछन् । नर्तकहरू निर्लज्जी नै हुँदा रहेछन् ! भगवान्‌सँग पनि त्यस्तो कुरा गर्ने ! अतः यिनलाई पठाएको कामको स्मरण दिलाउनुपन्यो । यति सोची शक्तले उनलाई सम्बोधन गरेका हुन् । सुमं. वि. III. पृ. ११-१२: सञ्कपञ्चहसुत्तदण्णना ।

यसरी भगवान्‌ले महाशक्तिसम्पन्न यक्षहरूलाई आशिर्वाद दिनुभयो । भगवान्‌को आशिर्वाद सुनी शक देवेन्द्र इन्द्रशाल गुफा-भित्र गई भगवान्‌लाई प्रभिवादन गरी एक छेउमा उभिए, ब्रह्मस्त्रिशका बैबहरू पनि इन्द्रशाल गुफाभित्र गई भगवान्‌लाई प्रभिवादन गरी एक छेउमा उभिए र पञ्चशिख गन्धर्व देवपुत्र पनि इन्द्रशाल गुफाभित्र गई भगवान्‌लाई प्रभिवादन गरी एक छेउमा उभिए ।

त्यसब्बत ती देवताहरूको प्रभावले गर्दा इन्द्रशाल गुफाको विषम भूमिभाग सम भयो, साँगुरो ठाउं कराकिलो भयो तथा गुफाको अंद्यारोपन पनि दूर भई उज्यालो भयो ।

अनि भगवान्‌ले शक देवेन्द्रलाई यसो भन्नुभयो—“आयुष्मान् कौशिकको यो आश्रय हो, आयुष्मान् कौशिकको यो अद्भूत हो— त्यत्तिका बहुकृत्य बहुकरणीय हुनेको पनि यहाँ आगमन हृनु !”

“भन्ते ! धेरै समयदेखि म भगवान्‌को दर्शनार्थ आउन चाहन्यै । किन्तु ब्रह्मस्त्रिश केही न केही काम-काजमा^१ व्यस्त थिएँ । त्यससेले म भगवान्‌को दर्शनार्थ आउन सकिन ।

१. कुन किशिमका काम-काजमा शक देवेन्द्र व्यस्त हुन्छन् भन्ने विषयमा यहाँ केही कुरा उल्लेख गरिन्छ—

देवताहरूको काखमा उत्पन्न हुने स्त्री-पुरुषहरूलाई देवपुत्री र देवपुत्र भन्दछन् । पादपरिचारिका हुने स्त्रीहरू वच्चानमा उत्पन्न हुन्छन् । स्यहार-सुसार गर्नेहरू वच्चानको

“भन्ते ! एक समय, भगवान् आवस्तीर्थित सलकागारमा^१ बस्दे हुनुहुन्थ्यो । भन्ते ! अनि म आवस्तीमा भगवान्को दशंनार्थ गए । भन्ते ! यसबाट भगवान् कुनै एक ध्यानमा बस्नुपरेको थियो । देशवण (वेश्ववण) महाराजाकी भूजति वा भुजती भन्ने एक परिचारिका (देवपुत्री) हातजोरी नमस्कार गरी भगवान्को उपस्थानमा थिइन् । भन्ते ! अनि मैले भूजतिछाई पसो भने—‘भगिनी ! भगवान्-लाई—‘भन्ते ! शक्त देवेन्द्र अमात्यहरु सहित, परिजनहरु सहित

वरिपरि उत्पन्न हुन्छन् । अरु काम-काज गर्ने सेवकहरु विमानभित्र उत्पन्न हुन्छन् । यस्ताका बारेमा देवताहरूमा कुनै विवाद उत्पन्न हुन । ज-जसको विमानमा उत्पन्न हुन्छन् उ उसके हुन्छ । जब कुनै प्राणी सीमान्तमा उत्पन्न हुन्छ तब त्यहाँका देवहरूले कसको हो भन्ने निश्चय गर्न नसकी देवेन्द्रकहाँ गई निर्णय लिन जान्छन् । देवेन्द्रले—जसको अधिक सिमाना नजिक हुन्छ उसको हो भन्ते निर्णय दिन्छन् । यदि दुवैको सिमाना बराबर भएमा जतातिर ताकेको हुन्छ उतातिरको देवता हो भन्ने निर्णय दिन्छन् । यदि कसैतिर पनि ताकेको हुन्न भने त्यस्तालाई आफ्नो अधीनमा लिन्छन् । यस्तेप्रकारका कामहरूलाई र कृडादि रसरंग गर्नेलाई सूत्रमा ‘काम-काज’ भनिएको हो । सुमं. वि. III. पृ. १२: सक्कपञ्चसुत्तवण्णना ।

१. सललागार भन्ते कहाँछ भन्ने बारेमा लेखकको बु. रा. पृ. १५२ मा हेतू ।

भगवान्को पाउमा शीरले बन्दना गर्छन्’ भनी मेरो बचनले अभिवादन गरिदेउ ।’ भन्ते ! यस्तोमन्दा तो भूजतिले मलाई यसो भनिन्—‘मारिष ! अहिले भगवान् ध्यानमा हुनुहुन्छ । अहिले भगवान्को दर्शन गर्ने समय होइन ।’

‘भगिनी ! त्यसोभए जब भगवान् त्यस समाधिबाट उठ्नुहुनेछ तब भगवान्लाई मेरो बचनले बन्दना गरिदेउ—‘भन्ते ! शक देवेन्द्र अमास्त्यहरू सहित, परिजनहरू सहित भगवान्को पाउमा शीरले बन्दना गर्छन्’ ।

“भन्ते ! के ती भगिनीले भगवान्लाई बन्दना गरिन् ? के भगवान्ले ती भगिनीको बचनलाई सम्झनु हुन्छ ?”

“देवेन्द्र ! ती भगिनीले मलाई बन्दना गरेको थिइन् । ती भगिनीको बचनलाई पनि म सम्झन्छ । किन्तु म (त्यसबछत) आयुष्मान्को रथको चक्रकाको आवाजद्वारा ने त्यस समाधिबाट उठी-सकेको थिएँ ।”

“भन्ते ! जुन देवताहरू हामीमन्दा पहिले त्रयस्त्रिश देवलोक-मा उत्पन्न भएका थिए तिनीहरूका मुखबाट मैले सुनेको छु, ग्रहण गरेको छु कि—जब तथागत अरहन्त सम्यक्सम्बुद्ध लोकमा उत्पन्न हुन्छ तब विव्यकायहरू बढ्दे आउँछन् र असुरकायहरू घट्दे जान्छन् । भन्ते ! स्यो कुरा प्रत्यक्षरूपमा देखिसकें कि—जब तथागत अरहन्त सम्यक्सम्बुद्ध लोकमा उत्पन्न हुनुपर्यो तबदेखि विव्यकायहरू बढ्दे गएका र असुरकायहरू घट्दे गएका ।

गोपक देवपुत्र

“मन्ते ! यही कपिलवस्तुमा गोपिका भन्ने एक शावयपुत्री थिइन । जो बुद्धप्रति, धर्मप्रति तथा सङ्घप्रति प्रसन्न थिइन र शील परिपूर्णकारी पनि थिइन् । उनी स्त्रीत्वमा विरक्त मई पुरुषत्वको कामना गरी शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमा उत्पन्न मई ब्रयस्त्रिश देवताहरूका सहवासमा पुगी हात्रा पुरुत्वमा आइपुगिन् । त्यहाँ पनि उनलाई ‘गोपक देवपुत्र, गोपक देवपुत्र’ भनी जान्दछन् । मन्ते ! अर्का तीन चिक्खुहरू पनि भगवान्के धर्ममा ब्रह्मचर्यं पालन गरी हीन गन्धर्वकाय (=ज्ञोक) मा उत्पन्न भए । उनीहरू पञ्चविषयमा लिप्त मई, पञ्चविषयको भोगगद्दै हात्रा उपस्थान र परिचर्या गर्न आउँछन् । हात्रा उपस्थानमा आउँदा ती देवपुत्रहरूलाई हात्रा परिचारक गोपकले यस्तो कुरा सुनाए—‘मारिषहो ! तपाईँहरूले भगवान्को धर्मलाई किन रान्नरी सुन्नु नमएको ? म स्त्रीजाति भएर पनि बुद्धप्रति, धर्मप्रति तथा सङ्घप्रति प्रसन्न मई शील परिपूर्ण गरी स्त्रीत्वमा विरक्तमई पुरुषत्वको कामना गरी शरीरछाडी मृत्युपछि सुगति स्वर्गलोकमा उत्पन्नमई ब्रयस्त्रिश देवताहरूका सहवासमा पुगी शक देवेन्द्रको पुरुत्वमा आइपुगें । यहाँ पनि मलाई ‘गोपक देवपुत्र, गोपक देवपुत्र’ भनी जान्दछन् । मारिषहो ! तपाईँहरू त भगवान्को धर्ममा ब्रह्मचर्यं पालन गरी हीन गन्धर्वकायमा उत्पन्न हुनुभयो । कस्तो दृश्य देख्नु परेको ! जो कि एके धर्ममा बसेकालाई हीन गन्धर्व देवलोकमा उत्पन्न भएको हेनुपन्थो !’

“मन्ते ! गोपक देवपुत्रले यस्तो कुरा सुनाउंदा उनीहरूमध्ये
दुइ देवपुत्रहरूले यसं जीवनमा स्मृतिलाप गरी ब्रह्मपुरोहित लोकमा
उत्पन्न भए^१ र एक देवपुत्र कामभोगमे डुबिरहे ।”

(गोपक देवपुत्र भन्दछन्—)

१—‘चक्रमान् (=बुङ) को म उपासिका भएको थिएँ । मेरो

१. जब कराईमा नून भुटेको जस्तो गोपक देवपुत्रका कुरा सुने तब ती गन्धर्व देवपुत्रहरूले सोचे कि—किन यिनले यस्तो कुरा सुनाएका होलान् ? अनि उनीहरूले अधिका कुराहरू संस्मरण गर्दा उनी आफूहरूले नै उपदेश गरेकी उपासिका थिइन् भन्ने कुरा थाहापाए र आफूहरूले पनि राम्रै गरी शील पालन गरेका मात्र होइनन् समाधि पनि लाभ गरेका थियौं भन्ने कुरा पनि अनुस्मरण गरे । शील परिपूर्ण गरी पालन गरेर छ देवलोकहरूमध्येमा जुनसुकै देवलोकमा पनि उत्पन्न हुनसक्ने र ध्यान पुरा गरेर ब्रह्मलोकमा पुग्नसक्ने कुरा पनि अनुस्मरण गरी “हामी उच्चदेवलोकमा पनि उत्पन्न हुन सकेनौं, तर यी स्त्री हामीभन्दा माथिल्लो देवलोकमा उत्पन्न भइन् । हामीहरू मिक्कु भएर पनि हीन गन्धर्वलोकमा उत्पन्न भयौं । त्यसैले यिनते यस्तो कुरा सुनाएका द्वृत्” भन्ने समेत लागी पछि उनको कुरा सुन्दासुन्दै त्यसमध्ये दुइजनाले प्रथमध्यानको स्मरण पाई सोही ध्यानको आश्रय लिई अनागामी कल श्राव गरी ब्रह्मपुरोहित लोकमा उत्पन्न भए । एकजना चार्हि उहीं नै रहे । सुम. वि. III. पृ. १५: सक्कपञ्चसुत्तवण्णना ।

नाम गोपिका थियो । बुद्ध धर्मप्रति म अभिप्रसन्न थिएं र प्रसन्नचित्त स्त्री म सङ्घोपस्थान गर्दथे ।

२—‘वहाँ बुद्धको धर्मको प्रभावद्वारा म महानुभाव सम्पन्न शक्तको पुनर्वत्वमा पुर्णे’ । महातेजिलो भई दिव्यलोकमा उत्पन्न मएं । यहाँ पनि मलाई ‘गोपक’ मनो जान्दछन् ।

३—‘प्रनि मैले अघि देखेका मिक्खुहरूलाई गन्धर्व लोकमा उत्पन्न भएको देख्दै । हासी अघि मनुष्य छोदा यिनीहरू गौतम-शावक थिए ।

४—‘आपनो घरमा वहाँहरूको पाउ धोई वहाँहरूलाई प्रश्न-पान-द्वारा उपस्थान गरें । कस्तो चित्त राखी वहाँहरूले बुद्धको धर्म अवण गर्नुभएको होला ! (आज मैले वहाँहरूलाई हीन गन्धर्व लोकमा देखनुपन्थ्यो)

५—‘आफैले अनुभव गर्नुपन्ने त्यो धर्म हो—जुन चक्रमान् बुद्धले राघ्ररी देशना गर्नुभएको छ । तपाइँहरूके उपासना गरी तपाइँहरूले नै बताउनु भएको धर्म सुनेर—

६—‘आज म देवलोकमा महातेजस्वी महानुभाव सम्पन्न शक्त देवेन्द्रको पुत्र भई उत्पन्न मएं । श्रेष्ठ ब्रह्मचर्यको उपासना गरी तपाइँहरू—

७—‘हीन (गन्धर्व) लोकमा उत्पन्न हुनुभयो—जुन तपाइँहरूको निम्नि अनुरूप छैन । हीन लोकमा उत्पन्न भएका सहधर्मीहरूको कस्तो दृश्य देखनुपन्थ्यो !

८—‘गन्धर्व लोकमा उत्पन्न भएका तपाईंहरू देवहरूको परिचर्यार्थ आउनुहुन्छ । घरमा बस्ने भएर पनि मेरा यी विशेषताहरू हेनुहोस् ।

९—‘स्त्री भएर पनि आज म देवपुत्र भएको छु र दिव्यभोगले युक्त छु ।’

(तलका कुराहरू शक्त देवेन्द्रले भनेका हुन्—)

‘गौतम शावकले (=गोपकले) कुरा सुनाएपछि उनीहरू गोपककहाँ बै विरक्त भए ।

१०—‘अवश्य पनि अब कोशिश गर्नुपर्छ, शर्काको प्रेषक भएर बस्नु भएन भन्नै उनीहरूमध्ये दुइजनाले गौतम-धर्म (=प्रथमध्यान) को अनुस्मरण गरे ।

११—‘त्यहीं (उनीहरूमध्ये दुइजनाले) कामगुणिक चित्तलाई स्थागेपछि, कामगुणको दुष्परिणामलाई देखे । चुँडाल गहारो काम-संयोजनको बन्धनलाई र पापी मारको ग्रन्थीलाई—

१२—‘बांधेको सिक्कीलाई हातीले चुँडाले सं चुँडाली उनीहरू (दुइजना) बर्यास्त्रश देवहरूलाई पार गरी गए । (त्यसबाट) इन्द्र सहित प्रजापति देवताहरू सबै सुषमास्त्रभासा उपस्थित थिए ।’

१३—समाप्त बस्वादस्वर्व ती शीरहरू विरागी भए (=प्रनामामी भए) । यो (घटना) बेलेर देवहरूलाई बशीभूत गर्ने शक्तिलाई देवगणहरूको बीचमै संवेग उत्पन्न भयो ।

【२००】

बुद्धकालीन ब्रह्मादिदेव-२

१४—यी हीन गन्धर्व लोकमा उत्पन्न भएका देवहरू वर्यस्त्वश्च
लोकलाई पार गरी गए भनी विरक्त भएका शक्को वचन सुनी सो
गोपकले वासवलाई यसो भने—

१५—‘हे जनेन्द्र ! मनुष्यलोकमा कामविषयलाई जितनसब्ने
शाक्यमुनि बुद्ध हुनुहुन्छ । तिनीहरू वहाँकै शिष्यहरू हुनुहुन्थ्यो । वहाँहरू
बिस्मृत यिए र मेरो कुरा सुनी वहाँहरूमा ध्यान-स्मृति उत्पन्न भयो ।

१६—‘त्यसमध्ये एकमात्र गन्धर्व लोकमा बसे अरु बुद्धजना
सम्बोधिमार्गानुसार गई समाधिष्ठ भई देवलोकभन्दै पनि माथिल्लो
लोकमा पुगे ।

१७—‘यसरी प्रकाशित भइरहेको धर्ममा कुनै पनि शावकले शंका
गर्दैनन् । ओघबाट उत्तीर्ण हुनु भएका विचिकित्सालाई छेवन गर्नुभएका
वहाँ जितेन्द्र जिन (=बुद्ध) लाई मेरो नमस्कार छ ।’

(शक्क भन्दछन्—)

१८—‘जुन धर्मलाई अवबोध गरी उनीहरूले यहाँ विशेषफल
प्राप्त गरे—-तिनीहरू बुद्धजना ब्रह्मपुरोहितमा पुग्न गए ।

१९—‘मारिष ! त्यस्तेगरी धर्म प्राप्त गर्नको निमित्त हामी यहाँ
आएका ह्यो । मारिष ! भगवान्‌ले अदकाश दिनुहुन्छ भने हामी प्रश्न
सोध्नेछौं ।’

अनि भगवान्लाई पस्तो लागयो—“यी यस दीर्घकालदेवि विशुद्ध छन्। जे जति प्रश्नहरू यिनले मसेंग सोध्नेछन्—ती सबै पर्यासंहित नं हुनेछ र अनर्थसंहित हुनेछैन। प्रश्नको उत्तरमा जे जति मैले भन्नेछु—ती सबै (यिनले) यथाशीघ्र नं बुझनसक्ने छन्।”

अनि भगवान्ले शक देवेन्द्रलाई गायाद्वारा भन्नुभयो—

“पुच्छ वासव मं पञ्चं, यंकिञ्चि मनसिच्छसि ।
तस्स तस्सेव पञ्चहस्स, भ्रहं अन्तं करोमि ते'ति ॥”

अर्थ—

“वासव ! जे चाहन्छो त्यो मसेंग सोध । त्यस त्यस प्रश्नको अन्त म गर्दिनेछु ।”

- ‘दीर्घकालदेवि’ भनेको सम्बन्धमा सुमङ्गलविलासिनीले निम्न कुराहरू उल्लेख गरेको छ—

बुद्ध उत्पन्न हुनुभन्दा धेरै समय अघि मगध देशको मचल भन्ने गाउँको मध माणवकका पालादेविलाई ‘दीर्घकालदेवि’ भनिएको हो ।

त्यसब्यत मध माणवकले एकदिन गाउँमा गई मानिसहरू काम गरिरहेको एक ठाउँमा सफा सुग्धर गरी खूब रमणीय बनाए । अनि अरु मानिसहरू आई त्यहाँ बसे । उनी त्यहाँबाट अर्को गाउँमा गई त्यहाँ एक चौतारी बनाई बालुवा छरी जाडोको

समयमा आगो बालिदिए। बुढा तथा तन्नेरी मानिसहरू आगो ताप्न आए। एकदिन उनको मनमा यस्तो कल्पना उठ्यो—“हामीहरू नगरमा गई राजा महाराजाहरूको दर्शन गछौं। उनीहरूले पनि चन्द्रसूर्यहरूमध्ये चन्द्र देवपुत्र र सूर्य देवपुत्र भनी उनीहरूलाई नमस्कार गर्दैन्। के गरेर उनीहरू चन्द्र वा सूर्य भनाउँन पुगेका होलान्? पुण्य कर्मले बाहेक अरूले त अवश्य पनि होओइन होला। अवश्य पनि उनीहरू पुण्यकार्य गरेर नै त्यस्तो भनाउन पुगेका होलान्। मैले पनि त्यस्तै दिव्यसम्पत्ति पाउनसक्ते पुण्यकर्म गर्नु सक्नुपर्छ। यति सोची भोलिपलट बिहान सबेरै यागु पिई खूर्पा, बन्चरो, कोदालो, गल् आदि लिई चार दोबाटोमा गई सफा सुघर पारी खूब राम्रोसर्ग बाटो बनाए, बासबस्ने धर्मशाला बनाए, पोखरी खने अनि फूलहरू पनि रोपे। यसरी परउपकारको काम दिनभरी गरी घर फर्कै। उनी दिनदिनै यस्तै प्रकारका कामहरू गर्दै हिड्नथाले।

एकदिन उनीसर्ग एक मानिसले सोध्यो—‘हे मध ! तिमी बिहान सबेरै घरबाट जंगलमा गई बेलुकिष्व मात्र घर फक्कन्छो। त्यहाँ तिमी दिनभरी के काम गछौं?’”

“म पुण्यकर्म गर्छु, स्वर्गजाने बाटो बनाउँछु।”

“यो पुण्यकर्म भनेको कस्तो हो ?”

“के तिमी जान्दैनो ?”

“अहं, म जानिन ।”

“नगरमा जाँदा तिमीले राजा महाराजाहरू देखेकाछौ कि छैनौ ?”

“देखेको छु ।”

“पुण्यकर्म गरेर नै उनीहरूले ती स्थान पाएका हुन् । म पनि त्यस्तै सम्पत्ति दिनसक्ने पुण्यकर्म गर्दछु । तिमीले चन्द्र देवपुत्र, सूर्य देवपुत्र भन्ने नाउँहरू सुनेका छौ कि छैनौ ?”

“सुनेको छु ।”

“हाँ ! त्यस्तै देवलोकमा जाने बाटो बनाउँदैछु ।”

“त्यसोभए, त्यस्तो पुण्यकर्म तिमीले मात्र गर्ने कि अरूहरूले पनि गर्न हुन्छ ?”

“यस्तो कर्म गर्नमा कसैलाई पनि रोकटोक छैन ।”

“त्यसो हो भने, भोलिदेखि तिमी जङ्गलमा जाँदा मलाई पनि बोलाउ, जहाँ म पनि आउनेछु ।”

अनि मध माणवले भोलिपल्ट उसलाई पनि बोलाए । यसरी त्यस गाउँका तेत्तीसजना (बर्मीमा बस्तीसजना ३२) तन्नेरीहरू सबै उनकै साथमा लागे र उपरोक्ताकारले पुण्यकर्म गर्दै हिङ्गनथाले । जहाँ जहाँ यी तेत्तीस (३३) जनाका डफा जान्छन् त्यहाँ त्यहाँ उनीहरूले केही न केही बाटो सम्म पार्छन्,

बनाउँछन् र सफा पाउँन् । कहीं पोखरीहरू खन्छन् । कहीं धर्म-
शालाहरू बनाउँछन् । कहीं फूलहरू रोपछन् । जे काम गरे पनि
एकदिनमा तयार पाउँन् ।

एकदिन, त्यस गाउँको प्रधानले (=प्रधानपञ्चले) सोच्यो कि—अघि यिनीहरू मदचयान गरी हिंदा, प्राणीहिसा गरी हिंदा तथा व्यभिचार गरी हिंदा यिनीहरूको तरफबाट मलाई केही न केही आम्दानी हुन्थ्यो । दण्डादि कर्मद्वारा पनि मलाई केही न केही आम्दानी हुन्थ्यो । यिनीहरूले पुण्यकार्य गरेर हिंडेदेखि मलाई त्यस्तो आम्दानी भएन । अतः यिनीहरूको बारेमा राजालाई चुक्ली लगाइदिनुपन्यो भन्ने विचार गरी एकदिन, राजाकहाँ गई—“महाराज ! चोरहरू देखदस्तु” भनी बिन्ति गर्दा राजाले “कहाँ देख्यौ ?” भनी सोध्दा “मेरो गाउँमा” भनी भन्यो । अनि राजाले “कस्ता चोर हुन् ?” भनी सोधेपछि उसले “देव ! राज अपराधी चोर हुन्” भनी भन्यो । अनि राजाले “कुन जातिका हुन् ?” भनी सोधे । उसले “देव ! गूहपति जातिका हुन्” भनी भन्यो । राजाले “यस्तो जानेर पनि किन अगाडि नै नभनेको त ?” भनी सोधा उसले “महाराज ! भयको कारणले नभनेको हुँ” भनी बिन्ति गन्यो । अनि “यो पुरुष खूब गजिंदैछ” भन्दै उसको कुरामाथि विश्वास गरी राजाले “त्यसोमए, तिमी नै गएर उनीहरूलाई समातेर ल्याऊ” भनी साथमा सिपाहीहरू पठाइदिए ।

अनि उ गई जङ्गलबाट फर्की रात्रीको खाना खाई गाउँको

एक चौतारामा बसी अब हामीहरूले भोलि के गर्नुपलि भन्ने विषयमा सल्लाह गरी बसिरहेको बेलामा “राजाज्ञा हो, तिमीहरू नमाग” भन्दै उनीहरूलाई बाँधेर लग्यो ।

| तिनीहरूका घरका स्त्रीहरूले “हाम्रा स्वामीहरूलाई राज अपराधी चोर भनी समाती लगे” भन्ने कुरा सुनी “धेरै समयदेखि यिनीहरू पुण्यकार्य गर्छौं भन्दै दिनदिनै जङ्गलमा गई घरको काम धन्दाहरू नगरी घरको अभिवृद्धिलाई वास्ता नगरी हिँडिरहेका थिए । अब बल्त यिनीहरूले स्वाद पाए !” भनी भन्नथाले । गाउँको प्रमुख (=प्रधानपञ्च) ले पनि उनीहरूलाई लगी राजाको अगाडि उभ्याइदियो । राजाले परीक्षण, जाँच-बूझ विना एकासि “यिनीहरूलाई हात्तीले कुल्च्याउन लगाऊ” भनी आज्ञादिए ।

Dhamma Digital
उनीहरूलाई लगिरहेको बेलामा मघ माणवकले आफ्ना साथीहरूलाई यसो भने—“साथीहो ! के तिमीहरूले मेरो एक कुरा सुन्न सक्नेछौ ?”

“तिम्रो कुरा सुन्दामुन्दै हामीहरू यस्तो विपत्तमा परिसकर्यों तथापि हामीहरू तिम्रो कुरा सुन्नेछौं । भन, के गर्नु-पन्यो ?”

“साथीहो ! यो संसारमा यस्ता घटनाहरू हाम्रा जिन्दगीमा कति घटिसके होलान् । के त तिमीहरू चोर ह्वौ ?”

“होइन, हामी चोर होइनौ ।”

“चोर होइनौ” भने जुन सत्य कुरा हो, यस बाहेक अरू कुनै पनि हामीहरूको निमित्त आस्था छैन । त्यसो हुनाले “हामी चोर ह्वौं भने हामीलाई हातीले कुल्चोस्, होइनौं भने न कुल्चोस् भने सत्यकृया गर” भनी मध माणवले भने । उनीहरू सबैले त्यस्तैगरी सत्यकृया गरे ।

उनीहरूको अगाडि हाती जान नसकी चिच्च्याई कराई पछाडितिर हटी भागेर जान खोज्यो । अंकुश र भालाले रोप्दा पनि माहुतेले हातीलाई उनीहरूको अगाडितिर पठाउन सकेन । अनि माहुतेले “हातीलाई नगिचमा लैजान सकिदन” भनौ राजालाई बिन्तिगन्यो । “त्यसोभए उनीहरूलाई गुन्दीले छोपी कुल्चन लगाऊ” भनी राजाले आज्ञादिए । त्यसोगर्दा हाती झन् डराई बेसकरी कराउँदै भाग्नथाल्यो । यो कुरा सुनी राजाले सो पैशून्यवाची द्वारेलाई बोलाई यसो भने—

“तात ! हाती कुल्चन चाहन ।”

“देव ! हो, त्यसमध्य जेठो चाहिले मन्त्र जान्दछ । मन्त्रकै प्रभावले त्यसो भएको हो ।”

अनि राजाले मध माणवकलाई बोलाउन पठाई—“के तिमीमा कुनै मन्त्र छ ?” भनी सोधदा “देव ! ममा कुनै मन्त्र

छैन । हो, हामीहरूले यस्तो सत्यकृया गरेकाछौं—“यदि हामीहरू राजाका चोर ह्वौं भने हामीलाई हात्तीले कुलचोस् नवभने न कुलचोस् ।” महाराज ! यही सत्यकृयाको प्रभावले हात्तीले कुलचन नसकेको हो ।

“तात ! तिमीहरू के काम गछौ ?”

“देव ! हामीहरू बाटो बनाउँछौं, पोखरी खन्छौं, फूलहरू रोप्छौं र चार दोबाटाहरूमा धर्मशालाहरू बनाउँछौं। यस्तैप्रकारका कल्याणकारी पुण्यकर्महरू गदै हिंदूदछौं ।”

“यो द्वारेले तिमीहरूमाथि किन चुक्ली लगाएको त ?”

“देव ! हामीहरू अधि प्रमादी भई बसेको बेलामा यिनले हामीहरूबाट केहीन केही पैसा पाउँदथे । हामीहरू अप्रमादी भएदेखि यिनको आम्दानी घटेर गयो । त्यसैले यिनले हामीहरूमाथि चुक्ली लगाएको होलान् ।”

“तात ! यो हात्तीले पशुजाति भएर पनि तिमीहरूको गुणलाई जान्नसक्यो भने म मनुष्य भएर पनि तिमीहरूको गुणलाई जान्न सकिन” भन्दै राजाले उनीहरूलाई उनीहरू बस्ने गाउँ कसैले खोस्न नपाउने गरी उनीहरूको नाउँमा लालमोहर गरिदिए । हात्ती पनि दिए । चुक्ली लगाउने द्वारेलाई उनीहरूकै दास बनाइदिए । अनि “अब उप्रान्त मेरो निम्नि पनि पुण्यकार्य गर” भनी राजाले उनीहरूलाई धन पनि दिए ।

धन लिई उनीहरू आलोपालो गरी हात्तीमा चढेर एक ठाउँमा गए । त्यहाँ उनीहरूले यस्तो सल्लाह गर्नथाले—“साथीहो ! पुण्यकर्म भनेको भविष्यमा फल पाउनको निमित्त गरिन्छ । किन्तु हामीहरूले त यसै जन्ममा पानीमिन्न फुलेको पद्मफूल झाँ अहिले नै फल पायो । अब हामीले झन् बढी पुण्यकर्म गर्नुपर्छ । त्यसोभए अब के गर्दौ त ? चार दोबाटोका एक छेउमा स्थायी धर्मशाला एक बनाएँ । त्यस निर्माण कार्यमा स्त्रीहरूलाई भागलिन न देअँ । हामीहरूलाई चोर भनी समाती लैजाँदा हाम्रा स्त्रीहरूमध्ये एउटीसम्मले पनि चिन्ता गरिन । उल्टै बहु ठीकैभयो भनी भने । त्यसो हुनाले उनीहरूलाई यस पुण्यकार्यमा सहभागिनी न बनाएँ ।” यति सल्लाह गरी उनीहरू आ-आफ्ना घरमा गए । उनीहरू सबैले हात्तीलाई दाना तथा एक एक मुठा धाँस पनि दिए । यसिले नै हात्तीको पेट भरियो पनि । त्यसपछि जङ्गलमा पसी उनीहरूले रुखहरू काट्नथाले । हात्तीले ती रुखलाई सडकमा पुन्याइदियो । प्रनि उनीहरूले रुखका काठहरू ताढी धर्मशाला बनाउनथाले ।

मध माणवको घरमा (१) सुजाता, (२) सुधर्मा, (३) चिता (=चित्ता) तथा (४) नन्दा भन्ने चारजना भायाहरू थिए । सुधमति सिकर्मीसंग सोधिन्—

“तात ! यी साथीहरू बिहान सबैरै गई साँझपछ मात्र घर फर्क्न्छन् । यिनीहरू के गर्छन् ?”

“अम्मे ! धर्मशाला बनाउँदैछन् ।”

“तात ! त्यसोभए मलाई पनि सहभागिनी बनाइदेऊ ।”

“अम्मे ! स्त्रीहरूलाई सहभागिनी नबनाउने” भन्ने
निर्णय गरेका छन् ।

अनि सुधर्माले सिकर्मीलाई आठ काषापण दिई —
“तात ! कुनै उपायद्वारा मलाई यसमा सहभागिनी बनाइदेऊ”
भनी भनिन् । सिकर्मीले “हुन्छ” भनी भन्यो । अनि एकदिन उ
सडकको बीचमा गई “क्याहो, यत्तिकाबेर भएर पनि तपाइहरू
काममा जानु भएको छैन । अबेर भएको छैन के ?” भनी आवाज
दिई सबै मानिसहरूलाई काममा पठाई आफू एकलै “मेरो केही
काम छ, म एकछिनपछि आउनेछु” भनी अर्कोबाटो लागी
जङ्गलमा गई कणिकाको निमित्त (गजुर वा दलीन अङ्ग्याउनको
निमित्त) कणिकार रुखको काठ काटी, ताढी, रंडा लगाई राख्री
तयार पारी “मैले मागेको बेलामा दिनू” भनी कुरा सिकाई
सुधर्माको घरमा राखी सिकर्मी फक्केर गयो । अनि शालाको काम,
काठको काम, भित्ताको काम तथा जोर्नी बनाउने जस्ता सबै
कामहरू सकिएपछि छानामाथि गई दलीनहरू जडान गर्ने काम
शुरु गर्दै चारैतिरबाट दलीनहरू माथि वसारी दलीनहरू राख्न
लाग्दा दलीनहरू अङ्ग्याउने कणिका (चारपाटे) बनाउन बिस्यो
भनी भन्दा अब के गर्ने त भनी सोधिदा सिकर्मीले नगरको कुनै

कुल घरमा त्यस्तो कर्णिका पाउन सकिन्छ कि खोजन पठाउनपन्यो भनी भन्यो । अनि खोजन पठाउँदा मानिसहरूले सुधर्मका घरमा पाए । पैसा दिंदा सुधर्मले दिइनन् । उनी भन्छिन् कि यदि उनलाई पनि त्यस शालाको पुण्यभागिनी बनाउनु हुन्छ भने दिन्छु । अन्यथा दिन सकिदन भनी भन्छिन् । “स्त्रीहरूलाई सहभागिनी त बनाउने छैनों, बरु जङ्गलमा गई काठ काटेर ल्याउनेछौं” भनी उनीहरू घरबाट निस्के । सिकर्मीले सोधा उनीहरूले कारण बताएपछि छानामाथि बसेको सिकर्मीले आकाशातिर हेरी “आज जस्तो असल मुहूर्तं अर्को एक वर्षमा पनि पाउन सक्नेछैन । त्यतिका मेहनत गरी तपाइँहरूले जुटाउनु भएका यी काठहरू सबै कुहिएर जानेछन् । तपाइँहरू देवलोकमा उत्पन्न हुँदा उनलाई पनि एक कुनामा एक ठाउँ दिनु भएमा तपाइँहरूको के बिग्रनेछ र ! आजको यो शुभ मुहूर्तमा गजूरको कर्णिका राखी काम सिध्याउनु पछैं” भनी भन्यो ।

उता, उनीहरू घरबाट निस्केपछि सुधर्मले सो कर्णिकाको मनी “यो सुधर्म शाला हो” भन्ने नाम कुँदन लगाई एक शुद्ध कपडाले लपेटी राखिन् ।

सिकर्मीको कुरा सुनी उनीहरू केरि सुधर्मको घरमा गई “भड्हाल्यो, त्यो कर्णिका दिनुहोस्, जे भए पनि तपाइँलाई पनि पुण्यभागिनी बनाउनेछौं” भनी मागेर लगे । सुधर्मले पनि

“त्यसोभए, जबसम्म आठ दशवटा दलीनहरू राखिदैनन् तबसम्म यो कपडा न फुकाल्नुहोस्” भनी कर्णिका दिइन् । उनीहरूले सो कर्णिका सिकर्मीलाई दिई सुधमले भनेको कुरा पनि सुनाए । जब सिकर्मीले आठ दशवटा दलीनहरू अड्यायो तब बेरिराखेको कपडा फुकाल्यो । यसरी छानामायि चारैतिरबाट दलीनहरू राख्ने काम गरिरहेको बेलामा एक बटुवा आई शाला हेर्न आउँदा उसले कर्णिका भनी अक्षरहरू देखी, अक्षर पढनसक्ने मानिसहरूलाई पढाउँदा “यो सुधर्मा शाला हो” भन्ने सुनी ती तेत्तीस साथीहरू कराउनथाले । अहो ! शुरुदेखि शाला बनाएर पनि हामीले आफ्नो नाम मात्र पनि राख्न पाएनौं । अनि सिकर्मीलाई सो कर्णिका झिक्ने कुरा भन्दाभन्दै सिकर्मीले दलीनहरू वछचाउने काम सबै पूरा गरी ठाउँ ठाउँमा चुकूल ठोक्ने काम समेत पूरा गन्यो ।

त्यसपछि उनीहरूले शालालाई तीन खण्ड गरे । एक खण्डमा ठूला ठूला मानिसहरू बस्ने, अर्को खण्डमा गरीबहरू बस्ने तथा अर्को खण्डमा रोगीहरू बस्ने । त्यहाँ तेत्तीसओटा फल्याकहरू वछचाईहातीलाई संज्ञा दिए — आगन्तुकहरू आई जसको फल्याकमा बस्छन् उनीहरूलाई फल्याक-मालिकको घरमा पुऱ्याइदिनू । अनि ती आगन्तुकहरूको खुट्टामिच्ने, आड्मिच्ने र खुवाउने पियाउने काम सबै फल्याक-मालिकले गर्नेछन् । हात्तीले पनि त्यस्तै गन्यो । आगन्तुकहरूप्रति गर्नु पर्ने सेवाको काम सबै फल्याक-मालिकले गरे ।

मध्य माणवकले शालाको नगिचमा कोविदार (=पारिजात) को बोट रोपे । त्यसको फेदमा राघ्ररी ढुँगाको चौतारा बनाए । नन्दा भन्ने उनकी भार्याले त्यसको नगिचमा एक पोखरी खन्न लगाइन् । चिन्हा भन्ने भार्याले फूल तथा लताहरू रोप्न लगाइन् । सबभन्दा जेठी भार्या चाहिले सिंगार पटार गरेरै जीवन विताइन् । यो देखेर मध्यले सुजातालाई भन्ने —

“भद्रे ! सुधर्मा, नन्दा तथा चिन्हाले केहीन केही पुण्यकर्म गरे । तिमीले भन्ने केही पुण्यकर्म गरेकी छैनौ । केही पुण्यकर्म गर !”

“स्वामी ! तपाईंले कसको निम्ति पुण्यकर्म गर्नुभएको त ? तपाईंले गर्नु भएको पुण्य मेरैत हो नि” भन्दै सुजाताले प्राप्तनो शरीर मात्र ठाँट-बाँट गर्नंमा नै मस्त भइन् र कुनै पनि पुण्यकर्म गरिनन् ।

प्रायु छउञ्जेलसम्म सप्तव्रत समेत पालन गरी मृत्युपछि मध्य माणवक वर्यस्त्रश भवनमा शक भएर उत्पन्न भए । ती तेत्तीसजनाको दल पनि मृत्युपछि वर्यस्त्रश भवनमं तेत्तीस (३३) देवपुत्रहरू भएर उनकै छेउमा उत्पन्न भए ।

शक्रको सातशय (७००) योजन अग्लो वैजयन्तप्रासाद उत्पन्न भयो । प्रासादमाथि तीनशय (३००) योजन अग्लो सण्डा उत्पन्न भयो । कोविदार वृक्षको प्रभावले एकशय (१००) योजन

परिमण्डल भएको र पचास (५०) योजन चौडाई भएका शाखाहरू युक्त पारिछत्रक (=पारिजात) वृक्ष उत्पन्न भयो । हुँगाको चौताराको प्रभावले पारिछत्रको फेदमा साठी (६०) योजनको पण्डुकम्बल (घ्यू रङ्गको कम्बल जस्तो) हुँगाको चट्टान उत्पन्न भयो । सुधर्माको कणिकाको प्रभावले तीनशय (३००) योजनको सुधर्माभन्ने शाला उत्पन्न भयो । नन्दाको पुष्करिणीको प्रभावद्वारा पचास (५०) योजनको नन्दा भन्ने पोखरी उत्पन्न भयो । चित्राको फूल र लताको प्रभावद्वारा साठी (६०) योजनको चित्रलता भन्ने उदयान उत्पन्नभयो ।

एकदिन, शक्र देवराज सुधर्मा देवसभामा योजन प्रमाणको सुवर्ण आसनमा बसी तीन योजनको स्वेतठत्र ओढी ती देवपुत्र-हरूसँग, ती देवकन्याहरूसँग, अर्दाई कोटी नरंकीहरूसँग तथा दुवै देवलोकका देवताहरूसँग महासम्पत्ति अवलोकन गरिरहेको बेलामा ती तीन स्त्रीहरूलाई देखी अर्कीं कहाँ रहिछन् भनी अवलोकन गर्दा—आफूले भनेको कुरा नसुनी अहिले बकुल्ला भई कन्दर पर्वतमा जन्मेकी रहिछन् भनी दिव्यचक्षुद्वारा देखी देवलोकबाट ओलर्ही उसकहाँ गए । उसले देखेबित्तिकै शक्रलाई चिनी टाउको निहृन्याई बसी ।

अनि शक्ले—“मूर्ख ! अहिले किन टाउको ठाडो नपारेकी ? मेरो कुरा नसुनी तैले आफ्नै शरीर मात्र ठाँट-बाँट

गरी जिन्दगी बिताइस् । सुधर्मा, नन्दा तथा चित्ताहरू मकहाँ नै उत्पन्न भए । आ, हामीहरूको श्रीसम्पत्ति हेर” भनी उसलाई देवलोकमा लगी नन्दा पुष्करिणीमा राखी शक आसनमा बसे ।

नर्तकी स्त्रीहरूले—“महाराज ! तपाइँ कहाँ जानुभएको थियो ?” भनी सोधदा भन्न नचाहेता पनि उनीहरूले बार बार जिक्री गरेपछि विवश भई शक्तिले “सुजाताकहाँ गएको थिए” भनी भने ।

“महाराज ! उनी कहाँ उत्पन्न भइन् त ?”

“कन्दर पर्वतमा बकुल्ला भई जन्मिन् ।”

“अहिले कहाँ छिन् त ?”

“नन्दाको पुष्करिणीमा राखी दिएको छु ।”

“आऊ, हाम्रा आर्यालाई हेनैं जाओ” भनी तिनीहरू सबै गए ।

अधिउ (सुजाता) सबैको जेठी भई कसैलाई नगनी बस्दथी । अहिले उसलाई देखेर उनीहरूले—“अहा ! हेर, हाम्रा आर्याको मुख कति लामो चुच्चो परेको, गंगटालाई झोस्ने शूल जस्तो !” भन्दै गित्तायरी खूब हस्सी उडाउनथाले । उ सारै

लजित भई आत्तिई शक देवराजलाई भनी—“महाराज ! यी सुन, चाँदी तथा मणिमय विमान र यो नन्दा पुष्करिणीले मलाई के गछं र ! महाराज ! प्राणीहरूलाई आफ्नो जन्मभूमि नै सुखलाग्छ । प्रतः मलाई मेरै कन्दर पर्वतमा पुन्याइदिनुहोस् ।”

अनि शकले उसलाई उसके ठाउँमा पुन्याइदिए र “मेरो कुरा मान्नेछ्यौ ?” भनी सोधा उसले “महाराज ! मान्नेछु” भनी जवाफ दिएपछि “त्यसोभए, अखण्डरूपले पञ्चशील पालन गर । चिरकाल नवितदै उनीहरूमध्ये जेठी बनाइदिनेछु” भनी शकले भने । उसले पनि त्यस्तैगरी अखण्डरूपले पञ्चशील पालन गरी ।

केही समयपछि ‘उसले शील रक्षा गर्छै कि गर्दिन, परीक्षा गर्नुपन्थ्यो’ भन्ने लागेपछि एक माछाको रूप धारण गरी उसको अगाडितिर उत्तानोपरी शक पानीमाथि बसे । ‘मेरेको माछा हनुपर्छ’ भन्ने सम्झी उ गई माछाको टाउकोमा चुच्चोले समाती । माछाले पुच्छर हल्लायो । ‘जीवित नै रहेछ’ भनी उसले माछालाई पानीमै छोदिदिई । अनि आकाशमा बसी शकले “साधु ! साधु !! शील रक्षा गर्दछ्यौ । यसरी रक्षा गरेमा केही समयमै तिमीलाई नतंकीहरूमध्ये जेठी बनाइदिनेछु” भनी शक फक्कर गए ।

उसको (बकुल्ला) आयु पाँचशत वर्ष (५००) वर्ष यिथो ।
 यस समयभित्र उसले कुनै पनि दिनमा पेटभरी खाना खान पाइन ।
 जीउ सुकेर दुब्लो पातलो भएर पनि उसले शीत खण्डन गरिन ।
 यसैबीच उ मृत्यु भई वाराणशीमा एक कुम्भकारको छोरी भई
 जन्मी ।

शकले उ कहाँ जन्मेकी रहिछे भन्ने विचार गरी हेदौं
 कुम्भकारको घरमा देखी “उसलाई त्यहाँबाट त्यसै ल्याउन सकिन्न ।
 उसलाई जीवनवृत्ति दिलाइदिनुपन्थो” भन्ने सोची बुढो भेष लिई
 एउटा ठेलागाडामा सुवर्णमय काँकाहरू राखी गाउँको बीचमा गई
 “काँको लेऊ, काँको लेऊ !” भन्दै कराउँदै एक ठाउँमा बसे ।
 गाउँका मानिसहरू आई “काँको देऊ” भनी भन्दा उनले “शील
 रक्षा गर्नेहरूलाई मात्र दिनसक्छु । के तिमीहरू शील रक्षा गर्छौ ?”
 भनी सोधे । उनीहरूले “शील भनेको कस्तो भन्ने कुरा हामीलाई
 थाहाढैन । पैसाले काँको देऊ” भनी भने । “म त शील रक्षा
 गर्नेलाई मात्र दिनसक्छु” भन्ने कुरा सुनी “अरे ! यो कस्तो
 काँके बूढो रहेछ ! जाओं” भन्दै उनीहरू सबै फर्केर गए । अनि
 सो कुम्भकारकी छोरीले “आमा ! तिमीहरू काँको ल्याउँछौं भनी
 गएका होइनौं; खोइ त काँका ?” भनी सोच्दा “शील रक्षा
 गर्नेलाई मात्र दिनसक्छु भन्दछ, कस्तो बूढो रहेछ कुनि !
 हामीलाई त शील भनेको केहो भन्ने कुरा पनि थाहाढैन !” भनी
 जवाफ दिई । अनि सो केटी गई “तात ! मलाई काँको देऊ”

भनी मार्गदा “तिमी शील रक्षा गछयों के ?” भनी सोधेपछि उसले “गछु” भनी जवाफ दिई । अनि काँक्रे बूढोले त्यसोभए यो तिङ्रे भाग हो भनी उसको घरमा काँक्राको गाडा समेत छाडेर फके ।

सो केटी पनि जीवनभर शील रक्षा गरी मूल्यपछि वेपचित्ति असुरेन्द्रकी छोरी भई उत्पन्न भइन् । शीलको प्रभावद्वारा उनी अभिरूपा थिइन् । छोरीलाई विवाहमङ्गल गरिदिने मनसुवा गरी एकदिन, वेपचित्ति असुरेन्द्रले असुरहरूलाई भेला गराए । त्यसबखत शक्रले कुम्भकार पुत्री कहाँ जन्मे रहिछन् भनी हेदा असुरभवनमा उत्पन्न भई आज उनको विवाह समेत हुनेछ भन्ने बुझी “जे गरेर पनि उनलाई यहाँ ल्याउनपन्यो” भन्ने सोची असुरवर्ण लिई असुरहरूका बीच शक्र उभिइरहे । अनि उनका पिता वेपचित्तिले “तिङ्रो पति रोज” भनी उनको हातमा फूलको माला दिई “जसलाई तिमी रुचाउँछ्यौ उसलाई माला लगाऊ” भनी भने । हेदैजाँदा शक्रलाई देखेपछि पूर्वसंस्कारको कारणद्वारा उनको मनमा स्नेह उत्पन्न भई उनले “यिनै मेरा पति हुनेछन्” भन्दै उनलाई फूलमाला लगाइदिइन् । अनि उनलाई लिई शक्र आकाशमार्गबाट गए । यत्तिकैमा असुरगणहरूले उनी शक्र हुन् भन्ने कुरा थाहापाए । अनि असुरहरूले “हात्रा शत्रु जडशक्रलाई हात्रा छोरी दिनेछैनों, समात, समात” भन्दै उनलाई लखेट्न-

थाले । वेपचित्तिले सोधे—“कसले लग्यो ?” “जड शक्कले लग्यो” भनी भन्दा उनले “भइहात्यो, हामीहरूमध्ये उनी नै श्रेष्ठ छन्, लाडिदेऊ” भनी भने । शक्कले उनलाई ग्राढाइकोटी नर्तकीहरूमध्ये जेठी बनाइदिए । उनले शक्कसँग वरदान मागिन्—“महाराज ! यस देवलोकमा मेरा आमावाबु, दाजुभाई अथवा दिदीबहिनीहरू कोही पनि छैनन् । अतः जहाँ जहाँ तपाईं जानुहुन्छ त्यहाँ त्यहाँ मलाई साथमा लैजानुहोस् ।” शक्कले “हुन्छ” भनी वचन दिए ।

यसरी मचल गाउँदेखि मध माणवकको विशुद्धपनलाई बुझुभई भगवान्ले “यी यक्ष दीर्घकालदेखि विशुद्ध छन्” भनी सूत्रमा उल्लेख गर्नुभएको हो भनी सुमं. वि. III. पृ. १८-२७: सक्कपञ्चसुत्तवण्णनाले उल्लेख गरेको छ ।

यी मध माणवकका कुरा सं. नि. अ. क. I. पृ. २६७: महालिपञ्चसुत्त; सुत्त. नि. अ. क. I. पृ. २८२: नालकसुत्तवण्णना; धम्म. प. अ. क. पृ. १६३: महालिपञ्चवत्थ, अप्रमादवर्ग तथा जा. अ. क. I-II. पृ. १५०: कुलावकजातकं नं. ३१ मा पनि उल्लेख भएका छन् । जुन मध माणवकका कुरा कुलावक जातकमा उल्लेख भएको छ ती बुद्धकालीन शक्कका कुरा नभई बोधिसत्त्वकालीन शक्कका कुरा हुन् भन्ने बुझ्नु पर्दछ । किनभने त्यसबखत बोधिसत्त्व तं शक हुनु भएको थियो ।

शक्रको—प्रश्नको उत्तर

भगवान्‌ले अवकाश दिनु भएपछि शक्र देवेन्द्रले भगवान्‌सँग पहिलो प्रश्न सोधे—

(१) वैर हुने कारण—“मारिष ! कुन संयोजन॑द्वारा देवहरू, मनुष्यहरू, असुरहरू, नागहरू, गन्धबंहरू तथा जो अन्य पृथक पृथक प्राणीहरू छन्—उनीहरू ‘अवैर, अदण्ड, अशत्रुक, अर्हिसक भई बसौं’ भन्ने इच्छा गरे तापनि सबै, सदण्ड, सशत्रुक, सर्हिसक भई विहार गर्छन् ?”

“देवेन्द्र ! ईर्ष्यामात्सर्य॒ संयोजनद्वारा देवहरू, मनुष्यहरू, असुरहरू, नागहरू, गन्धबंहरू तथा जो अन्य पृथक पृथक प्राणीहरू छन्—‘अवैर, अदण्ड, अशत्रुक, अर्हिसक भई बसौं’ भन्ने इच्छा गरे तापनि उनीहरू सबैर, सदण्ड, सशत्रुक, सर्हिसक भई विहार गर्छन् तथा सबैरी भई विहार गर्छन् ।”

१. के केलाई संयोजन भन्दछन् भन्ने कुरा लेखकको बु. प. पृ. २५१ को पादटिप्पणीमा उल्लेख भएको छ ।

२. अर्काको सम्पत्तिमाथि सहन गर्न नसक्ने, हेर्न नसक्ने तथा चित्तमा डाह हुने स्वभावलाई—‘ईर्ष्या’ र आफ्नो सम्पत्तिमाथि अर्कालाई भोग गर्न दिन नसक्ने अथवा भोग गरेको हेर्न नसक्ने स्वभावलाई

यसरी शक्ति देवेन्द्रले सोधेको प्रश्नको उत्तर भगवान्‌ले बिनु-भयो । अनि सम्मुष्ट भई शक्ति देवेन्द्रले भगवान्‌को भावणलाई “ठीकछ, भगवान् ! ठीकछ, भगवान् ! भगवान्‌रूप उत्तर मुनी मेरो शंका र सन्वेह दूर भयो” भनी अभिनन्दन तथा अनुमोदन गरे ।

भगवान्‌को भावणलाई अभिनन्दन तथा अनुमोदन गरी शक्ति देवेन्द्रले भगवान्‌संग अर्को प्रश्न सोधे—

(२) ईर्ष्याको कारण—“मारिष ! ईर्ष्यामात्सर्यको कारण, समुदय, उत्पत्ति तथा प्रभव के हो ? के भएमा ईर्ष्यामात्सर्य हुन्छ र के नभएमा ईर्ष्यामात्सर्य हुँदैन ?”

—‘मात्सर्य’ भन्दछन् । सोझे भन्ने हो भने अर्काको अभिवृद्धि हेर्न नसक्ने स्वभावलाई ईर्ष्या र आफ्नो सम्पत्ति अर्कालाई दिन नचाहने अथवा बाँडिदिन नसक्ने स्वभावलाई मात्सर्य भन्दछन् । यो मात्सर्य पाँच प्रकारका छन्—(१) आवास-मात्सर्य, (२) कुल-मात्सर्य, (३) लाभ-मात्सर्य, (४) वर्ण-मात्सर्य तथा (५) धर्म-मात्सर्य । कुन कुन मात्सर्यको विपाक कुन कुन ढंगको हुन्छ भन्ने सम्बन्धका कुराहरू सुमं. बि. III. पृ. २७, २८: सक्कपञ्चमुत्तवण्णना र अत्थ. सा. (बापत) पृ. २६८: निक्षेपकण्डवण्णनामा व्याख्या गरिएको छ ।

**“देवेन्द्र ! प्रियाप्रिय’को कारणले, प्रियाप्रियको समुदयले,
प्रियाप्रियको उत्पत्तिले तथा प्रियाप्रियको प्रभावले ईर्ष्यामात्सर्य हुन्छ;**

१. प्रिय सत्त्वहरूको कारणद्वारा ईर्ष्या र अप्रिय सत्त्वहरूको कारणद्वारा मात्सर्य हुन्छ । दुवैको कारणद्वारा दुवै पनि हुन्छ । प्रवर्जितहरूको निमित्त साथमा बस्नेहरूसँग, गृहस्थीहरूको निमित्त पुत्रादि सन्तानहरू तथा हात्ती घोडाहरू प्रिय हुन्छ र उनीहरूप्रति ममता हुन्छ । त्यस्ता प्रिय वस्तुहरू एकछिन देख्न नपाउँदा पनि उसले सहन गर्न सक्दैन । अनि कसैले त्यस्तो प्रियवस्तु पाएको देखदा उसले त्यसमाधि ईर्ष्या गर्दै । अनि सो प्यार गरेको वस्तु केहीछिनको लागि अकलि मारदा पनि उसले ‘म दिन सकिदन, एकछिन पनि छाडन सकिदन’ भनी मात्सर्य गर्दै । यसरी दुबैकारणद्वारा ईर्ष्या र मात्सर्य हुन्छ । भिक्षुहरू पात्र चीवरादि प्यार गर्दैन्, गृहस्थीहरू अलंकार आभूषणहरू श्रादि प्यार गर्दैन् । त्यस्ता वस्तुहरू अरूले पाएको देखेर उसले त्यस्ता वस्तुहरू अरूले नपाए हुन्थ्यो भन्ने ईर्ष्या गर्दै । त्यस्तो वस्तु कसैले मागेको खण्डमा ‘दिन सकिदन’ भन्दै मात्सर्य गर्दै । यसरी प्रियको कारणले दुवै उत्पन्न हुन्छ र अप्रियको कारणद्वारा पनि दुवै उत्पन्न हुन्छन् । त्यस्तै सत्त्व वा वस्तुहरू पाएर कसैलाई अप्रिय भए ता पनि लोभको कारणले उसले र्यसलाई छाडन नसकी मैले जस्तो अरूले यस्तो वस्तुहरू के पाउन सकला भनी ईर्ष्या गर्दै । कसैले मागे पनि मात्सर्यको कारणले दिन सकिदन । यसरी अप्रियको कारणद्वारा पनि ईर्ष्या मात्सर्य उत्पन्न हुन्छ । सुमं. वि. III. पृ. २८-२९: सक्कपञ्चमुक्तव्यणना ।

प्रियाप्रिय भएमा ईर्ष्यामात्सर्य हुन्छ; प्रियाप्रिय नभएमा ईर्ष्यामात्सर्य हुँदैन।”

(३) प्रियाप्रियको कारण—“मारिष ! प्रियाप्रियको कारण, समुदय, उत्पत्ति तथा प्रभव के हो ? के भएमा प्रियाप्रिय हुन्छ र के नभएमा प्रियाप्रिय हुँदैन ?”

‘दैवेन्द्र ! छन्द’ (=इच्छा) को कारणले, छन्दको समुदयले, छन्दको उत्पत्तिले तथा छन्दको प्रभवले प्रियाप्रिय हुन्छ; छन्द (=इच्छा) भएमा प्रियाप्रिय हुन्छ; छन्द नभएमा प्रियाप्रिय हुँदैन।”

(४) छन्दको कारण—“मारिष ! छन्दको कारण,...तथा प्रभव के हो ? के भएमा छन्द हुन्छ र के नभएमा छन्द हुँदैन ?”

१. यो ‘छन्द (=इच्छा)’ पाँच प्रकारका छन्—(१) परिएषण छन्द,
- (२) प्रतिलाभ छन्द, (३) परिभोग छन्द, (४) सन्निधि छन्द तथा (५) विसर्जन छन्द ।

रूपादि विषयको र धनसम्पत्तिको खोज गर्नु—परिएषण छन्द हो । खोजद्वारा पाएको रूपादि तथा धनसम्पत्ति-प्रतिलाभ छन्द हो । त्यसको सेवन गर्नु—परिभोग छन्द हो । लाभ भएको रूपादि तथा धनसम्पत्तिको रक्षा गर्नु—सन्निधि छन्द हो । अनि आफ्नो रक्षाको निमिन खर्च गर्नु—विसर्जन छन्द हो । यस सूत्रमा चाहिं तृणा मात्रलाई छन्द भनिएको हो । सुमं. वि. III.

पृ. २६-३० संक्षेपबहुसुत्तवण्णना ।

“देवेन्द्र ! वितर्कनाको कारणले...तथा वितर्कनाको प्रभवले छन्द (=इच्छा=तृष्णा) हुन्छ; वितर्कना भएमा छन्द हुन्छ; वितर्कना नभएमा छन्द हुँदैन ।”

(५) वितर्कनाको कारण—“मारिष ! वितर्कनाको कारण, ...तथा प्रभव के हो ? के भएमा वितर्कना हुन्छ र के नभएमा वितर्कना हुँदैन ?”

“देवेन्द्र ! प्रपञ्चसंज्ञासंख्याको कारणले...तथा प्रभवले वितर्कना हुन्छ; प्रपञ्चसंज्ञासंख्या भएमा वितर्कना हुन्छ; प्रपञ्चसंज्ञा-संख्या नभएमा वितर्कना हुँदैन ।”

१. प्रपञ्च तीन प्रकारका छन्—(१) तृष्णाप्रपञ्च, (२) मानप्रपञ्च, (३) दृष्टिप्रपञ्च । सुमं. वि. III. पृ. ३०: सककपञ्चसुत्तवण्णना । यसमध्ये एकशय आठ (१०८) प्रकारका तृष्णाहरूलाई—तृष्णाप्रपञ्च भनिएको हो । (१०८ प्रकारका तृष्णाहरू के के हुन् भन्ने बारेका कुराहरू विभं. पा. पृ. ४७१-७६: खुद्कविभज्जको तण्हाविचरितानि भन्ने शीर्षकमा उल्लेख भएका छन् । हेर पटि. म. अ. क. पृ. २६२: महाकरुणाबाणनिहेसवण्णना पनि ।) नौ प्रकारका मानलाई—मानप्रपञ्च भनिएको हो । (यी नौ प्रकारका मानहरू के के हुन् भन्ने बारेमा लेखकको बु. प. पृ. ४६७ को पाद-टिप्पणीमा उल्लेख भएका ४ देखि १२ सम्मका मानहरूलाई भनेका हुन् । हेर विभं. पा. पृ. ४६८: खुद्कविभज्जको नवकमातिका-

(६) प्रपञ्च निरोध—“मारिष ! कसरी प्रपञ्चसंज्ञासंख्या-लाई भिक्षुले निरोध गर्छ ? र कसरी निरोधमार्गमा भिक्षु लागेको हुन्छ ?”

“देवेन्द्र ! (अ) सौमनस्य (=मनमा हुने प्रसन्नता) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय। देवेन्द्र ! (आ) दीर्घनस्य (=मनमा हुने अप्रसन्नता) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय। देवेन्द्र ! (इ) उपेक्षा पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र असेवनीय।

निहेसोमा ।) बयसटी दृष्टिहरूलाई—दृष्टिप्रपञ्च भनिएको हो ।

(यी ६२ दृष्टिहरू भनेका के के हुन् भन्ने कुरा लेखककै बु. प. पृ. ५४६-५७ को पादटिप्पणीमा हेन् ।)

१. “प्रपञ्चसंज्ञासंख्यालाई कसरी निरोध गर्छ र कसरी निरोध मार्गमा लागेको हुन्छ ?” भन्ने प्रश्नद्वारा शक्ते विपश्यना ध्यानका साथ मार्ग सम्बन्धी प्रश्न गरेका हुन् भनी सुम. वि. III. पृ. ३१ ले उल्लेख गरेको छ ।
२. “शक्ते जुन प्रश्न सोधेका थिए ती प्रश्नका उत्तर दिनु नभई किन तीन वेदनाहरूको सम्बन्धमा कुरा बताउनु भएको हो ? के भगवान्‌ले सम्बन्धित विषयभन्दा बाहिरका कुरा बताउनु भएन ?” भन्ने प्रश्नहरूका बारेमा सविस्तर छलफल र “किन भगवान्‌ले तीन वेदनाका कुराहरू बताउनु भएको हो ?”

(प) “देवेन्द्र ! ‘सौमनस्य पनि दुइ प्रकारका छन्—
सेवनीय र असेवनीय’ भनी जुन कुरा भनिएका हुन्—सो कुन कारणले
भनेका हुन् भने ?—त्यहाँ जुन सौमनस्य सेवन गर्दा ‘मेरा अकुशलधर्महरू
बढ़दछन् र कुशल धर्महरू बढ़दछन्’ भन्ने ज्ञान हुन्छ—त्यस्तो सौमनस्य
असेवनीय छ । त्यहाँ जुन सौमनस्य सेवन गर्दा ‘मेरा अकुशल धर्महरू
बढ़दछन् र कुशल धर्महरू बढ़दछन्’ भन्ने ज्ञान हुन्छ—त्यस्तो सौमनस्य
सेवनीय छ’ । त्यहाँ जुन सवितर्क र सविचार तथा अवितर्क र अविचार
हुन्—त्यसमध्ये अवितर्क र अविचार उत्तम छ । ‘सौमनस्य पनि दुइ
प्रकारका छन्—सेवनीय र असेवनीय’ भनी जुन कुरा भनिएका हुन्—
सो यसै कारणले भनिएका हुन् ।

(ग) “देवेन्द्र ! ‘दौमनस्य पनि दुइ प्रकारका छन्—
सेवनीय र असेवनीय भनी जुन कुरा भनिएका हुन्—सो कुन कारणले
भनेका हुन् भने ?—त्यहाँ जुन दौमनस्य सेवन गर्दा ‘मेरा अकुशल

भन्ने प्रश्नको उत्तरहरू विस्तृतरूपले सुमं. वि. III. पृ. ३१ ले
उल्लेख गरेका छन् । शकले सोधेका प्रश्न सम्बन्धी कुरा
बुझाउनको निमित्त र जुन देवहरूलाई रूप प्रकट देखिन्छ, जुन
देवहरूलाई भरूप प्रकट देखिन्छ—ती देवताहरूको चित्ताचारलाई
अनुरूप हुने गरी उक्त कुरा भन्नुभएको हो भन्ने आदि विस्तृत
कुराहरू सुमं. वि. III. पृ. ३१-३४ ले उल्लेख गरेको छ

१. कस्तो सौमनस्य सेवनीय र असेवनीय भन्ने विषयको स्पष्टिकरण
सुमं. वि. III. पृ. ३४ मा उल्लेख भएका छन् ।

धर्महरू बद्दछन् र कुशल धर्महरू घट्टछन्' भन्ने ज्ञान हुन्छ—त्यस्तो दौर्मनस्य असेवनीय छ । त्यहाँ जुन दौर्मनस्य सेवन गर्दा 'मेरा अकुशल धर्महरू घट्टछन् र कुशल धर्महरू बद्दछन्' भन्ने ज्ञान हुन्छ—त्यस्तो दौर्मनस्य सेवनीय छ' । त्यहाँ जुन सवितकं र सविचार तथा अवितकं र अविचार हुन्—त्यसमध्ये अवितकं र अविचार उत्तम छ । 'दौर्मनस्य पनि दुइ प्रकारका छन्—सेवनीय र असेवनीय' भनी जुन कुरा भनिएका हुन्—सो यस्ते कारणले भनिएका हुन् ।

(इ) 'देवेन्द्र ! 'उपेक्षा पनि दुइ प्रकारका छन्—सेवनीय र असेवनीय' भनी जुन कुरा भनिएका हुन्—सो जुन कारणले भनेका हुन् भने ?—त्यहाँ जुन उपेक्षा सेवन गर्दा 'मेरा अकुशल धर्महरू बद्दछन् र कुशल धर्महरू घट्टछन्' भन्ने ज्ञान हुन्छ—त्यस्तो उपेक्षा असेवनीय छ । त्यहाँ जुन उपेक्षा सेवन गर्दा 'मेरा अकुशल धर्महरू घट्टछन् र कुशल धर्महरू बद्दछन्' भन्ने ज्ञान हुन्छ—त्यस्तो उपेक्षा सेवनीय छ' । त्यहाँ जुन सवितकं र सविचार तथा अवितकं र अविचार हुन्—त्यसमध्ये अवितकं र अविचार उत्तम छ' । 'उपेक्षा पनि दुइ प्रकारका छन्—

१. कस्तो दौर्मनस्य सेवनीय छ भन्ने बारेका पछिकरण सुमं. वि. III.

पृ. ३५ मा उल्लेख भएका छन् ।

२. कस्तो उपेक्षा सेवनीय छ भन्ने बारेका पछिकरण सुमं. वि. III.

पृ. ४२ मा उल्लेख भएका छन् ।

३. सवितकं र सविचार आदिका कुराहरू किन भनिएको हो र यसको मतलब के हो भन्ने सम्बन्धमा सुमं. वि. III. पृ. ४२ मा हेन् ।

सेवनीय र प्रसेवनीय' भनी जुन कुरा भनिएका हुन्— सो यसं कारणले भनिएका हुन् । देवेन्द्र ! यसरी मिक्तुले प्रपञ्चसङ्गासंबंधालाई निरोध गर्छ ' र यसरी मिक्तु निरोध मार्गमा लागेको हुन्छ ।'

यसरे भगवान्ले शक देवेन्द्रद्वारा सोधिएका प्रश्नहरूको उत्तर दिनुभयो । अनि सन्तुष्ट भई शक देवेन्द्रले भगवान्को माषणसाई अस्मिन्दन तथा अनुमोदन गरे —“ठोकछ, भगवान् ! ठोकछ, भगवान् ! भगवान्को उत्तर सुनी मेरो शंका र सन्देह दूर भयो ।”

यसरी भगवान्को भाषणसाई अस्मिन्दन तथा अनुमोदन गरी पुनः शक देवेन्द्रले भगवान्सँग अर्को प्रश्न सोधे—

१. यो प्रपञ्चसङ्गासंबंधा निरोध सम्बन्धीका कुरा शकले कुन हिसाबले सोधेका हुन् र भगवान्ले कुन हिसाबले उत्तर दिनुभएको हो भन्ने सम्बन्धमा सुमं. वि. III. पृ. ४३ सबकापञ्चमुत्तरवणनामा सविस्तर उल्लेख भएका छन् ।

यी प्रश्नका उत्तरहरू सुनेर स्रोतापत्तिफल आक्षात्कार गरी उहीं च्युत भई शक देवेन्द्र पुनः उही स्थानमै नयाँ शक भएर उत्पन्न भए । देवताहरू च्युत हुने कारण कसैले देखन सकिन्न । अतः शक च्युत भएर पनि पुनः उत्पन्न भएको कुरा स्वयं शक र सम्यक्सम्बुद्धलाई मात्र थाहा थियो । किन यसरी च्युत हुन्छ न भन्ने विषयका कुराहरू सुमं. वि. III. पृ. ४३-४४ मा वर्णित भएका छन् ।

(७) प्रातिमोक्ष संवर—“मारिष ! कसरी प्रतिपन्न हुने मिकू
प्रातिमोक्ष संवरको निमित्त प्रतिपन्न भएको हुन्छै ?”

‘देवेन्द्र ! (अ) कायिक आचरण (=कायसमाचार)
पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२)
असेवनीय। (आ) बाचिक आचरण (=बचीसमाचार) पनि
दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय।
(इ) पर्येषण पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय
र (२) असेवनीय।

(अ) ‘देवेन्द्र ! ‘कायिक आचरण पनि दुइ प्रकारका
छन्—सेवनीय र असेवनीय’ भनी जुन कुरा भनिएका हुन—सो कुन
कारणले भनेका हुन् भने ?—त्यहाँ जुन कायिक आचरण सेवन गर्दा
‘मेरा अकुशल धर्महरू घट्दछन् र कुशल धर्महरू घट्दछन्’ भन्ने जान
हुन्छ—त्यस्तो कायिक आचरण असेवनीय छ। त्यहाँ जुन कायिक
आचरण सेवन गर्दा ‘मेरा अकुशल धर्महरू घट्दछन् र कुशल धर्महरू

१. स्नोतापन्न भएका शक्ते ‘अर्हत्व भनेको चराहरू जै उफेर पाउन
सक्ने होइन। अवश्य पनि त्यसको लागि कुनै पूर्व मार्ग हुनुपर्छ।
अतः भगवान्सँग सो पूर्वमाग प्रतिपदको वारेमा कुरा सोध्नुपन्यो’
भन्ने सोचेर प्रातिमोक्ष सम्बन्धी कुरा सोधेका हुन् भनी सुमं चि.
- III. पृ. ४४ सकक्पञ्चसुत्तवण्णनाले उल्लेख गरेको छ।

बद्धठन्' भन्ने ज्ञान हुन्छ—त्यस्तो कायिक आचरण सेवनीय छ' ।
 'कायिक आचरण पनि दुइ प्रकारका छन्—सेवनीय र असेवनीय'
 भनी जुन कुरा भनिएका हुन्—सो यसं कारणले भनिएका हुन् ।

(आ) 'देवेन्द्र ! 'वाचिक आचरण पनि दुइ प्रकारका छन्—सेवनीय र असेवनीय' भनी जुन कुरा भनिएका हुन्—सो कुन कारणले भनेका हुन् भने ?—त्यहाँ जुन वाचिक आचरण सेवन गर्दा 'मेरा अकुशल धर्महरू बद्धठन् र कुशल धर्महरू घट्टबछन्' भन्ने ज्ञान हुन्छ—त्यस्तो वाचिक आचरण असेवनीय छ । त्यहाँ जुन वाचिक आचरण सेवन गर्दा 'मेरा अकुशल धर्महरू घट्टबछन् र कुशल धर्महरू बद्धठन्' भन्ने ज्ञान हुन्छ—त्यस्तो वाचिक आचरण सेवनीय छ । 'वाचिक आचरण पनि दुइ प्रकारका छन्—सेवनीय र असेवनीय'
 भनी जुन कुरा भनिएका हुन्—सो यसं कारणले भनिएका हुन् ।

(इ) 'देवेन्द्र ! 'पर्येषण पनि दुइ प्रकारका छन्—सेवनीय र असेवनीय' भनी जुन कुरा भनिएका हुन्—सो कुन कारणले भनेका

-
१. यहाँ उल्लेख भएका सेवनीय र असेवनीय कायिक आचरणलाई
 शीलकथा पनि भनिन्छ । प्राणीहिसा, अदिन्नादान, मिथ्याचार
 कायद्वारबाट हुने भएकोले यस्तो कायिक आचरण असेवनीय छ
 अर्थात् त्याज्य छ । त्यस्तै वचनबाट हुने मृषावाद आदि पनि
 असेवनीय छ । यस्तो असेवनीय कायसमाचार त्यागदा जुन विरति
 चित्तमा उत्पन्न हुन्छ अर्थात् करुणादि कुशलचेतना हो—सो
 सेवनीय हो । यस सम्बन्धका विस्तर व्याख्या सुनं. वि. III.
 पृ. ४४ मा उल्लेख भएको छ ।

हुन भने ?—त्यहाँ जुन पर्येषण गर्दा ‘मेरा अकुशल धर्महरू बद्दलन् र कुशल धर्महरू घट्दछन्’ भन्ने ज्ञान हुन्छ—त्यस्तो पर्येषण असेवनीय छ । त्यहाँ जुन पर्येषण गर्दा ‘मेरा अकुशल धर्महरू घट्दछन् र कुशल धर्महरू बद्दलन्’ भन्ने ज्ञान हुन्छ—त्यस्तो पर्येषण सेवनीय छ । ‘पर्येषण’ पनि दुइ प्रकारका छन्—सेवनीय र असेवनीय’ भनी जुन कुरा भनिएका हुन्—सो यसै कारणले भनिएका हुन् । देवेन्द्र ! यसरी अतिपन्थ हुने चिक्कु प्रातिमोक्षसंवरको निमित्त प्रतिपन्थ भएको हुन्छ ।

यसरी भगवान्‌ले शक्कडे सोधेका प्रश्नहरूको उत्तर दिनुभयो । अनि सन्तुष्ट भई शक्क देवेन्द्रक्के भगवान्‌को भाषणलाई अभिनन्दन तथा अनुमोदन गरे—“ठीकछ, भगवान् ! ठीकछ, भगवान् ! भगवान्‌को उत्तर मुनी भेरो शंका र सद्वेह दूर भयो ।”

यसरी भगवान्‌को भाषणलाई अभिनन्दन तथा अनुमोदन गरी शक्क देवेन्द्रज्ञे भगवान्‌संग पुनः प्रको प्रश्न सोधे—

(८) इन्द्रियसंबर—“मारिख ! कसरी प्रतिपन्थ हुने चिक्कु इन्द्रियसंयमको निमित्त प्रतिपन्थ भएको हुन्छ ?”

‘देवेन्द्र ! चक्षुविज्ञेय रूप (=चक्षुद्वारा जान्नुपर्ने रूप) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय ।

१. पर्येषण भनेको कस्तो पर्येषणलाई भनेको हो भन्ने कुरा र कति प्रकारका पर्येषणहरू छन् भन्ने कुराको व्याख्या सुमं. वि. III.
- पृ. ४४-४५ मा गरिएको छ । पर्येषण सम्बन्धमा म. नि. I.
- पृ. २१०: पासरासि वा अरियपरियेसनसुक्तमा पनि हेनू योग्य छ ।

ओतविज्ञेय शब्द (=कानद्वारा जानुपने शब्द) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय। घ्राणविज्ञेय चाल्प (==नाकद्वारा जानुपने गन्ध) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय। जिह्वाविज्ञेय रस (=जिह्वेद्वारा जानुपने स्वाद) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय। कायविज्ञेय स्पर्श (=शरीर-द्वारा जानुपने स्पर्श) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय। मनविज्ञेय धर्म (=मनद्वारा जानुपने विषय) पनि दुइ प्रकारका छन् भनी म भन्दछु—(१) सेवनीय र (२) असेवनीय।”

यस्तो भन्नुहुँदा शक्त देवेन्द्रको भगवान्लाई यसो भने—“भन्ते ! भगवान्ले संक्षेपरूपमा भन्नुभएको यस कुराको अर्थ यसरी म विस्तार-पूर्वक बुझदछु”। भन्ते ! जुन प्रकारको चक्रविज्ञेय रूप सेवन गर्दा

-
१. शक्तले जुन कुरा यहाँ ‘यस कुराको अर्थ यसरी म विस्तारपूर्वक बुझदछु’ भनी भने सो यसभन्दा अधि सेवनीय र असेवनीय विषयमा बताउनु भएको कुरालाई ध्यानमा राखी त्यसो भनेका हुन्। भगवान्ले पनि उनले यसको अर्थ बुझन सक्ने छन् भन्ने बुझ्नु भई उनलाई अर्थ बताउने अवकाश दिनुभएको हो भनी सुमं. वि. III. पृ. ४७ सककपञ्चमुत्तरणनाले उल्लेख गरेको छ। कुन प्रकारका रूपादिलाई कुन प्रकारले हेर्दा कुशल वा अकुशल हुने हो तथा कुन प्रकारका रूपादि सेवनीय र असेवनीय छन् भन्ने कुराको व्याख्या पनि उसे पृष्ठमा उल्लेख भएका छन्।

【२३२】

बुद्धकालीन भगवान्दिवेच-२

(हेर्वा) अकुशल धर्महरू बद्दलन् र कुशल धर्महरू घट्टलन्—त्यस-
प्रकारको चक्षुविज्ञेय रूप सेवन गर्नु हुमः । भन्ते ! जुन प्रकारको
चक्षुविज्ञेय रूप सेवन गर्दा अकुशल धर्महरू घट्टलन् र कुशल धर्महरू
घट्टलन्—त्यसप्रकारको चक्षुविज्ञेय रूप सेवन गर्नु हुन्छ । भन्ते ।
जुन प्रकारको श्रोतविज्ञेय शब्द सेवन गर्दा अकुशल धर्महरू बद्दलन् र
कुशल धर्महरू घट्टलन्—त्यसप्रकारको श्रोतविज्ञेय शब्द सेवन गर्नु
हुमः । भन्ते ! जुन प्रकारको श्रोतविज्ञेय शब्द सेवन गर्दा अकुशल धर्महरू
घट्टलन् र कुशल धर्महरू घट्टलन्—त्यसप्रकारको श्रोतविज्ञेय शब्द
सेवन गर्नु हुन्छ । भन्ते ! जुन प्रकारको ध्राणविज्ञेय गन्ध सेवन गर्दा
अकुशल धर्महरू बद्दलन् र कुशल धर्महरू घट्टलन्—त्यसप्रकारको
ध्राणविज्ञेय गन्ध सेवन भर्नु हुमः । भन्ते ! जुन प्रकारको ध्राणविज्ञेय
गन्ध सेवन गर्दा अकुशल धर्महरू घट्टलन् र कुशल धर्महरू बद्दलन्—
त्यसप्रकारको ध्राणविज्ञेय गन्ध सेवन गर्नु हुन्छ । भन्ते ! जुन प्रकारको
जिह्वाविज्ञेय रस सेवन गर्दा अकुशल धर्महरू बद्दलन् र कुशल धर्महरू
घट्टलन्—त्यसप्रकारको जिह्वाविज्ञेय रस सेवन गर्नु हुमः । भन्ते ।
जुन प्रकारको जिह्वाविज्ञेय रस सेवन गर्दा अकुशल धर्महरू घट्टलन् र
कुशल धर्महरू बद्दलन्—त्यसप्रकारको जिह्वाविज्ञेय रस सेवन गर्नु
हुन्छ । भन्ते ! जुन प्रकारको कायविज्ञेय स्पर्श सेवन गर्दा अकुशल
धर्महरू बद्दलन् र कुशल धर्महरू घट्टलन्—त्यसप्रकारको कायविज्ञेय
स्पर्श सेवन गर्नु हुमः । भन्ते ! जुन प्रकारको कायविज्ञेय स्पर्श सेवन गर्दा
अकुशल धर्महरू घट्टलन् र कुशल धर्महरू घट्टलन्—त्यसप्रकारको

कायविज्ञेय स्पर्शं^१ सेवन गर्नु हुन्छ । भन्ते ! जुन प्रकारको मनःविज्ञेय धर्म सेवन गर्दा अकुशल धर्महरू बद्दछन् र कुशल धर्महरू घट्दछन्—त्यसप्रकारको मनःविज्ञेय धर्म सेवन गर्दा अकुशल धर्महरू घट्दछन् र कुशल धर्महरू बद्दछन् त्यसप्रकारको मनःविज्ञेय धर्म^२ सेवन गर्नु हुन्छ ।

“भन्ते ! भगवान्ले संसंप्रपत्तमा भन्तुमएको यस कुराको धर्म यसरी म विस्तारपूर्वक दुष्टदछु । भगवान्के कुरा सुनेर मेरो शंका र सन्देह दूर भयो ।”

१. जुन स्पर्शको अनुभव गर्दा रागादि क्लेशहरू उत्पन्न हुन्छन् त्यस्तो स्पर्श असेवनीय छ । जुन स्पर्शको अनुभव गर्दा रागादि क्लेशहरू उत्पन्न हुन्नन् र कुशलहरू उत्पन्न हुन्छन् अनि सारिपुत महास्थविर क्षी अरहत् हुन्छन् त्यस्तो स्पर्श सेवनीय छ । यस किसिमको चर्या पछिल्ला भिक्षुहरूका निमित्त पनि आदर्श बन्न जान्छ । जस्तै—
सारिपुत्र महास्थविर ३० वर्षसम्म खाट्मा लेटी सुलु भएन, महामौद्गुण्यायन महास्थविर पनि ३० वर्षसम्म खाट्मा लेटी सुलु भएन; महाकाश्यप महास्थविर १२० वर्षसम्म खाट्मा पल्ट्टनु भएन; अनुरुद्ध महास्थविर ५५ वर्षसम्म खाट्मा पल्ट्टनु भएन; भद्रीय महास्थविर ३० वर्षसम्म, सोज महास्थविर १८ वर्षसम्म, राष्ट्रपाल महास्थविर १२ वर्षसम्म, आनन्द महास्थविर १५ वर्षसम्म, राहुल स्थविर १२ वर्षसम्म, बक्कुङ स्थविर ८० वर्षसम्म तथा नाढक स्थविर परिनिर्वाण नभएसम्म

खाटमा पलटेर सुलु भएन । सुमं. वि. III. पृ. ४८ सक्कपञ्च-
सुत्तवण्णना । वर्तमान समयमा पनि खाटमा लेटेर नसुत्ते धुतज्ज-
नियम पालन गर्ने भिक्षुहरू बौद्ध देशहरूमा पाइन्छन् ।

२. जुन मनःविज्ञेय धर्म अर्थात् मनमा हुने कल्पनाहरू हुन्—जस्तै—
'अहा अर्काको सम्पत्ति मेरो भइदिए हुन्यो' भन्ने आदि अभिध्या-
युक्त संकल्प हुन्—त्यस्ता संकल्प असेवनीय छ । 'सबैको कल्याण
होस्, भलो होस्' भन्ने जस्ता जुन संकल्प अथवा कल्पना हुन्
त्यस्ता मैत्रीयुक्त कल्पना सेवनीय छ । तीनजना स्थविरहरूका
संकल्प जस्ता संकल्प वा कल्पनाहरू सेवनीय छ । जस्तै—

तीनजना स्थविरहरू वष्ठविवासको समय आएपछि "काम
वितर्कनादि अकुशल वितर्कनाहरू नगरी हामीहरू बस्नु सक्नुपर्छ"
भन्ने निश्चय गरी उनीहरू वष्ठविवास बसे । अनि वष्ठविवास सिद्धिने
बेलामा संघस्थविरले सोध्ने—“आवुसो ! यी तीन महीनाहरूमा
कहाँसम्म चित्तलाई जानदियो त ?” “भन्ते ! यस परिवेणको
सिमाना बाहिर चित्तलाई जान दिइन ।” अर्कोसँग सोध्दा उनले
“भन्ते ! बसेको घरभन्दा बाहिर चित्तलाई जान दिइन” भनी
भने । अनि उनीहरूले संघस्थविरसँग सोध्दा संघस्थविरले
“आवुसो ! यी शरीरभन्दा बाहिर चित्तलाई जान दिइन”
भनी भने ।

यसप्रकारको मनःविज्ञेय धर्म अर्थात् कल्पना सेवनीय छ ।
सुमं. वि. III. पृ. ४८ सक्कपञ्चसुत्तवण्णना ।

यसरी भगवान्को भाषणलाई अभिनन्दन तथा अनुमोदन गरी
शक देवेन्द्रले युनः अर्को प्रश्न सोधे—

(६) एक मत—“मारिष ! सबै श्रमण ब्राह्मणहरूको एकै
मत (=एकत्रबाद), एकै शीळ (=एकन्तसीला), एकै इच्छा
(=एकन्तछन्दा), एकै अवशान (=एकन्तमञ्जोत्साना) हुन्छ के ?”

‘देवेन्द्र ! सबै श्रमण ब्राह्मणहरूको एकै मत, एकै शीळ, एकै
इच्छा, एकै अवशान हुन्न ।’

“मारिष ! सबै श्रमण ब्राह्मणहरूको एकै मत, एकै शील, एकै
इच्छा, एकै अवशान किन हुन्न ?”

‘देवेन्द्र ! यो लोक अनेक स्वभाव र नाना स्वभावको छ । त्यो
अनेक स्वभाव र नाना स्वभाव’ भएको सोकमा जो प्राणीले जुन विचार
ग्रहण गर्छ—उससे सोही विचारलाई दृढतापूर्वक ग्रहण गरी व्यवहार
गर्छ—‘यही सत्य हो अहं तुच्छ हो ।’ त्यसैले सबै श्रमण ब्राह्मण-
हरूको एकै मत, एकै शीळ, एकै इच्छा, एकै अवशान हुन्न ।’

१. भनाइको तात्पर्य यस लोकमा अनेक विचारधाराका र नाना विचार-
धाराका मानिसहरू हुन्छन् । एक जान चाहे अर्को रहन चाहन्छ,
एक रहन चाहे अर्को जान चाहन्छ, एकै विचारका दुइ मानिस
पाउनु गाहो छ । त्यसैले उनीहरूले आ-प्रापनो रुचि अनुसार
आ-प्रापनो विचारलाई दृढतापूर्वक ग्रहण गर्छन् । सुमं. वि. III.
पृ. ४६ सक्रपञ्चमुत्तव्यणना ।

(१०) अत्यन्त निष्ठा—“मारिष ! सबै शमण ब्राह्मणहरू अत्यन्त निष्ठावान्, अत्यन्त योगक्षेमी, अत्यन्त ब्रह्मचारी, अत्यन्त पर्यवशान हुन्छन् के ?”

“देवेन्द्र ! सबै शमण ब्राह्मणहरू अत्यन्त निष्ठावान्, अत्यन्त योगक्षेमी, अत्यन्त ब्रह्मचारी, अत्यन्त पर्यवशान हुन्नन् ।”

“मारिष ! सबै शमण ब्राह्मणहरू अत्यन्त निष्ठावान्, अत्यन्त योगक्षेमी, अत्यन्त ब्रह्मचारी, अत्यन्त पर्यवशान किन हुन्नन् त ?”

“देवेन्द्र ! जो निकुहरू तृष्णासंक्षय गरी विमुक्त हुन्छन्— तिनीहरू अत्यन्त निष्ठावान्, अत्यन्त योगक्षेमी, अत्यन्त ब्रह्मचारी, अत्यन्त पर्यवशान हुन्छन् । त्यसले सबै शमण ब्राह्मणहरू अत्यन्त निष्ठावान्, अत्यन्त योगक्षेमी, अत्यन्त ब्रह्मचारी, अत्यन्त पर्यवशान हुन्नन् ।”

यसरी भगवान्ले शक्र देवेन्द्रले सोधेका प्रश्नहरूको उत्तर दिनुभयो । अनि सन्तुष्ट भई शक्र देवेन्द्रले भगवान्को भाषणलाई

१. यस प्रश्नको उत्तर सहित भगवान्ले जम्मा चौधवटा उत्तरहरू दिनुभयो । जस्तै—ईर्घ्यमात्सर्य एक, प्रियाप्रिय दुइ, छन्द तीन, वितकं चार, प्रपञ्च पाँच, सौमनस्य छ, दौर्मनस्य सात, उपेक्षा आठ, कायिक आचरण नौ, वाचिक आचरण दश, पर्येषण एघार, इन्द्रियसंबर बाह्र, अरेक स्वभाव तेह तथा अत्यन्त निष्ठावान् चौध । सुमं. वि. III. पृ. ५०.

अभिनन्दन तथा प्रनुमोदन गरे—“ठीकछ, भगवान् ! ठीकछ, भगवान् ! भगवान्को उत्तर सुनी मेरो शंका र सन्देह दूर भयो ।”

पनि शक देवेन्द्रले भगवान्को भाषणलाई अभिनन्दन तथा प्रनुमोदन गरी भगवान्लाई यसो भने —

“मन्ते ! तुष्णा नै रोग हो, तुष्णा नै गण्ड हो, तुष्णा नै शल्य हो; तुष्णाले नै यो पुरुषलाई त्यस त्यस भवमा अनिमतुको निमित्त तान्दछ । त्यसले यो पुरुष उच्चावच^१ (=उच्चनीच) मा उत्पन्न हुन्छ । मन्ते ! जुन प्रश्नहरू सोध्ने प्रवकाश मात्र पनि मैले यहाँमन्दा बाहिरका थमण ब्राह्मणहरूबाट पाइन सो भगवान्ले मलाई व्याकरण गरिदिनुभयो । दीर्घकालदेखि मेरो मनमा रहिरहेको शंका र सन्देहरूपी शल्य (=काँधा) लाई भगवान्ले मिकिदिनुभयो ।”

अङ्ग श्रमण ब्राह्मणहरूसँग प्रश्न सोधें

“देवेन्द्र ! तिमीले यी प्रश्नहरू अरु कुनै श्रमण ब्राह्मणहरूसँग सोधेको कुरा थाहाउ ?”

“मन्ते ! यी प्रश्नहरू मैले अरु थमण ब्राह्मणहरूसँग सोधेको कुरा मलाई थाहाउ ।”

-
१. उच्च र अवच दुइ शब्दहरू जोडी—‘उच्चावच’ भएको हो । उच्च र नीच भन्ने यसको अर्थ हो । ब्रह्मलोक उच्च र देवलोक नीच; देवलोक उच्च र मनुष्यलोक नीच; मनुष्यलोक उच्च र अपाय नीच । सुम. वि III. पृ. ५० सककपञ्चसुत्तवणना ।

[२३]

बुद्धकालीन ब्रह्माविदेव-२

“देवेन्द्र ! उनीहरूले कस्तो उत्तर दिए त ? यदि तिमीलाई गाहो लाग्देन मने भन ।”

“मन्ते ! केको गाहो लाग्नु नि; जहाँ कि भगवान्, भगवान्को रूपमा बस्नुभएको छ ।”

“देवेन्द्र ! त्यशोभए भन ।”

“मन्ते ! दिर्जन जङ्गलमा दस्ते अमण ब्राह्मणहरू भनी जसलाई अ ठान्दछु—तिनीहरूकहाँ गई मैले थी प्रश्नहरू सोधें । मैले सोधेका प्रश्नहरूको उत्तर उनीहरूले राम्ररी दिनसकेनन् । उत्तरदिन नसकेपछि उनीहरूले मसंग सोधवाले—‘आयुष्मान् को ह्वौ ?’ उनीहरूको प्रश्नको उत्तरमा मैले ‘म शक देवेन्द्र हुँ’ भनी भने । उनीहरूले मसंग अर्को प्रश्न सोधे—‘के कर्म गरेर आयुष्मान् देवेन्द्र यो स्थानमा पुग्यो ?’ अनि मैले जस्तो मुनेको छु, जस्तो प्राध्ययन गरेको छु त्यस्तो धर्मोपदेश । उनीहरूलाई दिए । यत्तिकैमा उनीहरू ‘हासीले शक देवेन्द्रलाई देख्यौं जो हासीले सोध्यौं त्यसको उत्तर दनि दिए’ भन्दै सन्तुष्ट मई उनीहक मेरै शिष्यत्वमा आए । किन्तु म उनीहरूको शिष्यत्वमा गइन । भन्ते ! म भगवान्को श्रावक हुँ, (अहिले म) स्रोतापन्न छु तथा अविनिपाती निश्चिन्त सम्बोधि परायण पनि छु ।”

१. शकले अधिल्लो जन्ममा पालन गरेका सप्त-व्रतका कुराहरू बताए ।

सुमं. वि. III. पृ. ५० सक्कपञ्चमुत्तवण्णना । यी सप्त-व्रतका कुराहरू मायि पृ. १२१ मा उल्लेख भएको छ ।

सन्तुष्टि लाभ

“देवेन्द्र ! योमन्दा अधि तिमीले यस्तो सन्तुष्टि र यस्तो सौमनस्यता लाभ गरेको कुरा तिमीलाई आहाल के ?”

“मन्ते ! योमन्दा अधि यस्तो सन्तुष्टि र यस्तो सौमनस्यता लाभ गरेको कुरो मत्ताई आहाल ।”

“देवेन्द्र ! योमन्दा अधि यस्तो सन्तुष्टि र यस्तो सौमनस्यता लाभ गरेको कुरो कस्तो आहाल त ?”

“मन्ते ! धेरै अधि देवासुर संग्राम¹ भएको थियो । मन्ते ! त्यस संग्राममा देवहरू जिते असुरहरू पराजित भए । मन्ते ! अनि सो संग्राममा विजय प्राप्त भएको भलाई यस्तो लाग्यो—‘अब, जुन विष्णु-प्रोज र जुन असुर-प्रोज हुन—ती दुवै देवहरूले परिभोग गर्ने छन् ।’ मन्ते ! किन्तु सो मेरो सन्तोष र सौमनस्य दण्ड सहित, शस्त्र सहित थियो र निर्बेदको निमित्त, विरागको निमित्त, निरोधको निमित्त, उपशमको निमित्त, अभिज्ञानको निमित्त, सम्बोधिको निमित्त तथा निर्बाणको निमित्त थिएन । मन्ते ! अहिले भगवान्को धर्मश्वरणद्वारा जुन सन्तुष्टि र सौमनस्य प्रतिलाभ भयो त्यो दण्ड रहित, शस्त्र रहित,

-
१. संग्राम भन्नाले यहाँ कुनै शस्त्र-अस्त्रद्वारा रक्तपात हुने खालको संग्राम होइन । अ्यागुता लड्ने जस्तो मात्र हो । यत्तिकैमा जय र पराजय हुन्छ । सुमं. वि. III. शु. ५१: सरकपञ्चसुत्तवण्णना ।

एकान्त निर्वेळाभी, विरागलाभी, निरोधलाभी, उपशमलाभी, अभिज्ञालाभी, सम्बोधिलाभी तथा निर्बाणलाभी छन् ।”

“देवेन्द्र ! कुन कारण देखेर तिमी यसरी सन्तोष र सौमनस्यता लाभको कुरा भन्दछौ ?”

“भन्ते ! छ कारणहरू देखेर यसरी सन्तोष र सौमनस्यता लाभका कुराहरू म भन्दछु—

१. “इधेव तिटुमानस्स, देवभूतस्स मे सतो ।
पुनरायु^१ च मे लद्दो, एवं जानाहि मारिस !!

आर्थ—

“मारिष ! यसरी जान्नुहोस् कि—देवताको रूपमा यहाँ बस्वा-बस्दं मैले पुनर्वार आयु (=जीवन) पाएँ ॥

“भन्ते ! यो पहिलो कारण बेखेर यसप्रकार सन्तोष र सौमनस्यता लाभ गरेको कुरो म प्रकट गर्दछु ।

१. स्याममाः ‘पुनेव आयु’ ।

२. यस वाक्यद्वारा त्यहींको त्यहीं च्युत भई पुनः उत्पन्न भएको कुरा शक्ने व्यक्त गर्दैन् । त्यसैले सुमंगलविलासिनीले यस्तो उल्लेख गरेको हो—‘इमिना अत्तनो चुतभावञ्चेव उत्पन्न भावञ्च आविकरोति ।’ सुम. वि. III. पृ. ५१: सक्कपञ्चमुत्तवण्णना ।

२. “नुताहं दिविया काया, आयुः हित्वा अमानुसं ।
अमूल्हो गब्भमेस्सामि”, यत्थ मे रमती मनो ॥

अर्थ—

“दिव्य-आयु छाडी दिव्यस्तेकवाढ अद्युत चई शब्द म-निश्चितगति
(=अमूल्हो गब्भ) मा जानेछु—जहाँ मेरो मन लाग्छ ।

“मन्ते ! यो तेथो कारण देखेद यसप्रकार सन्तोष र सौमनस्यता
लाभ गरेको कुरो म प्रकट गर्दछु ।

३. “स्वाहं अमूल्हपञ्जस्स, विहरं सासने रतो ।
बायेन विहरिस्सामि, सम्पजानो पटिस्सतो ॥

अर्थ—

“प्रशाबान् भएको सो म अब शासनमा रतभई होसराखी
स्मृतिमान् भई न्यायपूर्वक जीवन विताउनेछु ।

“मन्ते ! यो तेथो कारण देखेद यसप्रकार सन्तोष र सौमनस्यता
लाभ गरेको कुरो म प्रकट गर्दछु ।

१. रोमनमा: ‘गब्भमिस्सामि’ ।

२. “अमूल्हो गब्भ” भज्ञाले सात पटकहम्म देवमनुष्यलोकमा जन्मलिने
स्रोतामध्य पुरुष भन्ने कुरा जनाउँछ । त्यस्तो पुरुष कुनै हालतमा
पनि दुर्गंतिमा उत्पन्न नहुने भएकोले लिङ्गित्रिगति भएको भन्ने कुरा
पनि प्रष्ट गच्छ । सुम. वि. III, पृ. ५१.

४. “ब्रायेन मे चरतोै च, सम्बोधि चे भविस्सति ।

अञ्जनाता विहरिस्सामि, स्वेव अन्तोै भविस्सति ॥

अर्थ—

“न्यायपूर्वक प्राचरण गर्नै मैले सम्बोधीै प्राप्त गर्नेछु; निर्वाण-
लाई अवबोध गरीै बस्नेछु र यही नै जीवनको अन्तः पनि हुनेछु ।

“अन्ते ! यो खोयो कारण देखेर यसप्रकार सन्तोष र सौमनस्यता
लाभ गरेको कुरो म प्रकट गर्दछु ।

५. “चुताहं मानुसा काया, आयुं हित्वान मानुसं ।

पुन देवोै भविस्सामि, देवलोकम्है उत्तमो ॥

१. स्याममा: ‘परतो’ ।

२. सिहलमा ‘मन्तो’ ।

३. ‘सम्बोधीै भन्नाले सङ्कदागामीको कुरा बताउँछ । भनाइको तात्पर्य
सङ्कदागामी भएमा भनी भनिएको हो । त्यसैले अर्थकथाले “सचे
सङ्कदागामी भविस्सामि” भनी उल्लेख गरेको हो । सुमं. वि. III.
पृ. ५१.

४. ‘निर्वाणलाई अवबोध गरीै भन्नाले अनागामी फलको कुरो व्यक्त
गर्दछ । अनागामी भई जीवन-मरणको अन्तः गर्नेछु भनी भनिएको
हो । सुमं. वि. III. पृ. ५१: सबकपञ्चसुत्तवण्णना ।

५. सिहलमा: ‘पुनदेव’ ।

६. स्याम र रोमनमा: ‘लोकस्मि’ ।

अर्थ—

“मनुष्य जीवन समाप्त भएपछि मनुष्य लोकबाट छ्युत भई पुनः
उत्तम देवलोकमा देव हुनेछु ।

“मन्ते ! यो पाँची कारण देखेर यसप्रकार सन्तोष र सौमनस्यता
लाभ गरेको कुरा म प्रकट गर्दछु ।

६. “ते पणीततरा देवा, अकनिष्ठा यसस्मिन्नो ।

अन्तिमे वत्तमानम्हि, सो निवासो भविस्सति ॥

अर्थ—

“अनि आखिरी अवस्थामा पुगदा त्योभन्दा पनि उत्तमतर
यशस्वी अकनिष्ठः” देवलोकमा मेरो बास हुनेछ ।

१. अकनिष्ठ लोकमा अनागामीहरू पुरछन् । अतः शक्ते आफ्नो
अन्तिम बास अकनिष्ठमा हुनेछ भनी भन्दछन् । यी शक देवेन्द्र
भविष्यमा अदिहा ब्रह्मलोकमा एक हजार (१,०००) कल्प,
अतप्या ब्रह्मलोकमा दुइ हजार (२,०००) कल्प, सुदर्शा
ब्रह्मलोकमा चार हजार (४,०००) कल्प, सुदर्शा ब्रह्मलोकमा
आठ हजार (८,०००) कल्प तथा अकनिष्ठ ब्रह्मलोकमा साङ्घ
हजार (१६,०००) कल्प गरी जस्मा एकत्रीस हजार कल्प
आयु भोग गर्ने छन् ।

यी शक देवेन्द्रको ज्ञानाधिष्ठित र विशाखा उपा-
सिकाहरूको पनि त्यक्तिकै आयु भएको कुरा पनि उहीं उल्लेख
भएको छ । सुम. वि. III. पृ. ५२: सक्कपञ्चमुत्तव्यणना ।

[२४४]

बुद्धकालीन भाषाविदेव-२

“मत्ते ! यो छेटों कारण देखेर यसप्रकार सन्तोष र सौमनस्यता लाभ गरेको कुरा म प्रकट गर्बछु ।

“मत्ते ! यीने छ कारणहरू देखेर मैले यसरी सन्तोष र सौमनस्यता लाभ भएको कुरा प्रकट गरेको हुँ ।”

शक्रको बुद्धवन्दना

(षपरोक्त कुरा व्यक्त गरिसकेपछि शक्र देवेन्द्रले पुनः निभ्न गाथाहरू भने—)

१—“तथागतको छोज गर्दै अपरिपूर्ण शंकल्प तथा अनेक शंका र सन्देह लिई दीर्घकालसम्म विचरण गरे ।

२—‘एकान्त निजनस्थान बस्ने अमणहरूलाई बुद्ध भन्ने ठानी म उनीहरूको उपासना गर्न गए ।

३—“मार्गको सम्पादन कसरी हुन्छ र प्रतिपद्को सम्पादन कसरी हुम्ह भन्ने प्रश्न सोष्ठा उनीहरूले उत्तर दिन सकेनन् ।

४—“जब उनीहरू शक्र देवेन्द्र प्राए भन्नी मलाई चिन्दछन् तब उनीहरू नै भर्त्तेग प्रश्न सोष्ठान् कि के गरेर यो स्थानमा पुर्णयो ?

१. “अपरियोसितसङ्कल्पो, विचिकिच्छो कच्छुयी ।

विचरि दीघमदानं, अन्वेसन्तो तथागतं ॥”

दी. नि. II. पृ. २१५: सक्कपञ्चमुक्तं ।

५—“जनधृति अनुसार म उनीहूलाई धर्मोपदेश गर्दछु । उनीहूल
‘चासवलाई देख्यौ’ भनी सनुष्ट हुन्छन् ।

६—“जब मैले विचिकित्साबाट उत्तीर्णं हुनुभएका बुद्धलाई देखे
तब वहीको उपासना गरी आज म भयबाट मुक्त भएको छु” ।

७—“तृणालूपी शल्यलाई छेदन गर्ने, असाधारण पुरुष हुनुभएका
र आदित्यबन्धु^३ हुनुभएका तपाईं महावीर बुद्धलाई म बन्दना गर्दछु” ।

८—“मारिष ! जो म देवताहूङ्का साथ स्वयं ब्रह्मालाई
नमस्कार गर्दथे^४ त्यो नमस्कार आजदेखि तपाईङ्काई चढाउँहु र
स्वयं म तपाईङ्काई नमस्कार गर्दछु^५ ।

१. “यदा च बुद्धमद्विख, विचिकिच्छावितारणं ।

सोम्हि वीतभयो अज, सम्बुद्धं परिस्पातिय ॥”

दी. नि. II. पृ. २१५: सबकपञ्चमुत्तं ।

२. आदित्य पनि गौतम गोत्र, भगवान् पनि गौतम गोत्र भएकाले
आदित्यबन्धु अर्थात् गौतमबन्धु भनी भनेका हुन् । सुमं. वि. III.
पृ. ५२.

३. “तण्हासल्लस्स हन्तारं, बुद्धं ग्रप्पटिपुरगलं ।

भ्रहं वन्दे महावीरं, बुद्धमादिच्चबन्धुनं ॥”

दी. नि. II. पृ. २१५: सबकपञ्चमुत्तं ।

४. “यं करोमसि ब्रह्मनो, समं देवेहि मारिस ।

तदज्ज तुय्हं दस्साम, हन्द सामं करोम ते ॥”

दी. नि. II. पृ. २१५: सबकपञ्चमुत्तं ।

६—“तपाईं ने सम्बुद्ध हुनुहुन्छ; तपाईं ने अनुत्तर शास्ता
हुनुहुन्छ; देवसहित मनुष्यलोकमा तपाईं समान अरु कुनै पुरुष छैनै ।”

अनि पञ्चशिख गन्धवेपुत्रलाई शक देवेन्द्रले सम्बोधन
गरे—“तात पञ्चशिख ! तिमी मेरो निम्नि बहुपकारीछौ, जो कि
भगवान्लाई तिमीले प्रथमतर प्रसन्न पाएयो । तात ! तिमीले प्रथमतर
भगवान्लाई प्रसन्न पारेपछि स्थपतिं हामी भगवान् अरहत् सम्यक्-
सम्बुद्धकहाँ दर्शन गर्न गयो । अब तिमीलाई विताको स्थानमा राखेछु ।
तिमी गन्धवं राजा पनि हुनेछौ र भद्रा सूर्यवर्चसासाई पनि दिनेछु ।
तिम्रो पनि त्यही नं आशिका हो ।”

अनि शक देवेन्द्रले हातले पृथ्वी परामर्श गर्दै अर्थात् पृष्ठीमा
हात ठटाउँदै तीन पटक प्रीतिवाष्य (=उदान) प्रकट गरे—

“नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्सा’ति ॥”

आर्थ—

बहाँ भगवान् अरहत् सम्यक्-सम्बुद्धलाई नमस्कार छ ।”

यी उपदेशका कुराहरु सुनेर शक देवेन्द्रलाई “जे जति समुद्दय
धर्महरू छन्, तो जम्मे निरोध धर्म हुन्” भन्ने विरच तथा निर्मल

१. “त्वमेव इसि सम्बुद्धो, तुवं सत्या अनुत्तरो ।

सदेवकर्मिम लोकर्मिम, नतिय ते पटिपुगलो ॥”

दी. नि. II. पृ. २१५: सबकपञ्चमुत्त ।

धर्मचक्र प्राप्त भयो । परु प्रसी हजार देवहरूलाई पनि त्यस्ते धर्मचक्र नाम भयो । यसरी शक देवेन्द्रले सोघेका सबै प्रश्नहरूका उत्तरहरू भगवान्नले दिनुभयो । त्यसले यस उपदेशको नाम नं ‘सककपञ्च—शक अश्व’ भन्ने रहन गएको हो ।



शूल सूत्र—

२०-तृष्णा क्षयको कुरा संक्षेपमा भन्नुहोस् (चूलतण्हासङ्घयसुत्तं^१)

यस्तो मैले सुनें ।

एक समय, भगवान् ब्रावस्ती स्थित मृगारमाताको^२ पूर्वाराज प्राप्तादमा बस्तुप्राप्ति यियो । अनि शाक देवेन्द्र जहाँ भगवान् हुनुहन्थ्यो तथाहाँ गए । तथाहाँ पुरोपछि भगवान्लाई अभिबादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका शाक देवेन्द्रले भगवान्लाई यस्तो भने—

“भन्ते ! कसरी मिकु तृष्णाक्षय-विमुक्त हुन्छ, कसरी अस्यन्त निष्ठावान्, अस्यन्त योगक्षेत्री, अस्यन्त ब्रह्मचारी, अस्यन्त पर्यवशान (=पन्तः) भई देवमनुष्यहृकमध्येमा श्रेष्ठ हुन्छ ? (यसको उत्तर)

१. म. नि. I. पृ. ३१०; अ. क. II. पृ. २४६.

२. मृगारमाता भनेको विशाखा उपासिका हुन् । विशाखा सम्बन्धी विशेष कुरा जाप्त चाहनेले लेखकको नु. म. भा-१, पृ. १६ मा हेनूं ।

संक्षेपमा' बताउनु होस् ।"

"देवेन्द्र ! यहाँ मिशुले यस्तो मुनेको हुन्छ—'सबै धर्महरूमा' अभिनिवेश गर्नु योग्य छैन अर्थात् तृष्णा र दृष्टिद्वारा ग्रहण गर्नु योग्य

१. पष्ठिकरण—शक देवेन्द्रले किन संक्षेपमा कुरा सुन्न चाहेका होलान् भन्ने सम्बन्धमा पपञ्चसूदनीले यसरी उल्लेख गरेको छ—

एकदिन शक देवेन्द्र क्रीडाको निमित्त दुबै देवलोकका देवपरिषद्का साथ चारै दिशाहरूमा आरक्षा राखी ऐरावण हात्तीमा चढी अडाइकोटी नतंकी स्त्रीहरू लिई उदयानको द्वारमा पुगदा उनको मनमा यो प्रश्न उठेको थियो । अनि शक क्रीडामा लाग्नुभन्दा अगावै बुद्धसेंग प्रश्न सोधेर नआएमा पछि मनमा उठेको प्रश्न बिसिइने छ भन्ने लागेर उनी उहीं अन्तर्धान भई तुरन्त बुद्धकहाँ गई प्रश्न सोधेका हुन् । क्रीडामा जान अबेर होला भन्ने विचारले उनले संक्षेपरूपमा बताउनु होस् भनी भनेका हुन् । प्रश्नको उत्तर सुन्नेबित्तिकै उनी तुरन्तै फकेर क्रीडामा गएका थिए ।

परं सू. II. पृ. २४८: चूलतण्हासङ्घयसुत्तवण्णना ।

२. पञ्चस्कन्धहरू, द्वादश-प्रायतनहरू तथा अठार-धातुहरूलाई यहाँ 'सबै धर्महरू' भनिएको हो । यी विषयहरूलाई जुनसुकै विचारले जतिसुकै नित्य वा सत्य भनी ग्रहण गरेता पनि यी विषयहरू अनित्य र दुःख नै हुन् । त्यसैले यी विषयहरूमा अभिनिवेश गर्नु योग्य हुँदैन अर्थात् नित्य र सुख भनी ग्रहण गर्नु योग्य छैन भनी भनिएको हो । नित्य र सुख भनी ग्रहण गरेता पनि नित्य र सुख हुँदैन । परं सू. II. पृ. २४८: चूलतण्हासङ्घयसुत्तवण्णना ।

‘ठंन । देवेन्द्र ! मिक्षुले यसरी न सुनेको हुन्छ कि—सबै धर्महरूमा अभिनिवेश गर्नु योग्य छैन ।’ उ सबै धर्महरू जान्दछ । सबै धर्महरूलाई अभिज्ञात^१ गरी सबै धर्महरूलाई परिज्ञात पनि गर्छ । सबै धर्महरूको परिज्ञात गरी जुनसुकै सुखदुःख अथवा अदुःख असुख वेदना अनुभव गर्छ— ती सबै वेदनाहरूमा अनित्यानुपश्यी (=अनित्यको दृष्टिले हेनै) भई विहार गर्छ । विरागानुपश्यी भई विहार गर्छ । निरोधानुपश्यी भई विहार गर्छ । प्रतिनिस्सर्गानुपश्यी भई विहार गर्छ । ती वेदताहरूमा अनित्यानुपश्यी भई विहार गरी, विरागानुपश्यी भई विहार गरी, निरोधानुपश्यी भई विहार गरी, प्रतिनिस्सर्गानुपश्यी भई विहार गरी उसले कुनै लोक (=संस्कार) लाई ग्रहण गर्दैन । ग्रहण नगर्नाले परित्वास हुन्न । परित्वास नम्रएष्ठि प्रत्यक्ष परिनिर्वाण (=क्लेश परिनिर्वाण) हुन्छ । ‘जन्म क्षीण भयो, ब्रह्मचर्यवास पूराभयो र गर्नुपर्ने गरिसकै अब उप्रान्त कुनै गर्नुपर्ने छैन’ भन्ने ज्ञान पनि उसलाई हुन्छ ।

१. साधारण ज्ञानलाई यहाँ अभिज्ञान भनिएको हो । यही अभिज्ञान-लाई ध्यानको भाषाले ‘ज्ञातपरिज्ञा’ पनि भनिन्छ । विशेषरूपले निश्चयपूर्वक हुने ज्ञानलाई ‘परिज्ञा’ भन्दछन् । यसैलाई ध्यानको भाषाले ‘तीरणपरिज्ञा’ पनि भनिन्छ । यी दुवै ज्ञानहरू बोध गरेर जाने विषयका विशेष ज्ञानहरू हुन् । पं. सू. II. पृ. २४८: चूलतण्डासह्यसुतवण्णना । यी ‘ज्ञातपरिज्ञा’, ‘तीरणपरिज्ञा’ तथा ‘ब्रह्मणपरिज्ञा’ सम्बन्धी अर्थहरू पटि. म. अ. क. पृ. २३-२४: बाणकथामातिकुद्देसवारवण्णनामा उल्लेख भएका छन् ।

देवेन्द्र ! संक्षेपरूपमा यसरी मिक्तु तृष्णाक्षय-विमुक्त, प्रत्यन्त निष्ठावान्, प्रत्यन्त योगजेमी, प्रत्यन्त ब्रह्मचारी तथा प्रत्यन्त पर्यवशान भई देवमनुध्यहङ्गमध्येमा श्रेष्ठ हुन्छ । ”

अनि भगवान्को भाषणलाई प्रभिनन्दन र प्रनुमोदन गरी भगवान्लाई प्रभिवादन तथा प्रदक्षिणा गरी शक देवेन्द्र उहों प्रत्यर्थन भए ।

महामौद्गल्यायन देवलोकमा

त्यसब्बखत आयुष्मान् महामौद्गल्यायन भगवान्को अविदूर^१ (=नगिच) मा बस्नुभएको थियो । अनि आयुष्मान् महामौद्गल्यायनलाई पत्तो लाग्यो—“यी यक्षले भगवान्को भाषणलाई राघ्ररी बुझेर प्रनुमोदन गरेका हुन् अथवा नबुझीकर्न (त्यसे प्रनुमोदन गरेका हुन्) । अतः किन म सो यक्षसंग (यो कुरा) नसोधूँ कि सो यक्षले भगवान्को भाषणलाई राघ्ररी बुझेर प्रनुमोदन गरेका हुन् अथवा

१. यहो अविदूर अर्थात् नगिच भनेको र शकले प्रनुमोदन गरे, भन्ने सम्बन्धमा पपञ्चसूदनीले यसप्रकार प्रष्टिकरण दिएको छ—

त्यसब्बखत आयुष्मान् महामौद्गल्यायन भगवान्संग एकै कोठामा बस्नुभएको थिएन । अपितु अर्को कोठामा बस्नुभएको थियो ।

पूर्वाराम प्रासादमा भगवान् बस्ने रत्नमय कोठाको दाढी बायाँ सारिपुत्र र महामौद्गल्यायन महास्थविरहरू बस्ने कोठाहरू

नबुझिकने (त्यसे अनुमोदन गरेका हुन्) ?” अनि आयुष्मान् महामौद्गल्यायन—कुनै बलवान् पुष्टले खुम्चेको बाहुलाई पसाने अथवा पसारेको बाहुलाई खुम्च्याउने हो त्यस्तंगरी—मृगारमाताको पूर्वारम प्रासादमा अन्तर्धान भई देवलोकमा प्रकट हुनुपर्यो ।

त्यसबाहत शक्त देवेन्द्र पांचशय दिव्यतूर्यंहरूले॑ समर्पित तथा समझी भई बसिरहेका थिए । अनि शक्त देवेन्द्रले टाढंदेखि आयुष्मान् महामौद्गल्यायनलाई आइरहनुभएको देखे । देखेर ती पांचशय दिव्यतूर्यंहरू हटाई जहाँ आयुष्मान् महामौद्गल्यायन हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि आयुष्मान् महामौद्गल्यायनलाई यसो भने—

थिए । (विशेष कुराको लागि लेखकको बु. म. भा-१, पृ. ६७ मा हेनू॑ ।) जब शक्त देवेन्द्रले साधुकार दिई भगवान्को भाषणलाई अनुमोदन गरे तब मौद्गल्यायन महास्थविरले यो आवाज सुन्नु भएको थियो । अनि वहाँको मनमा ‘शक्तले राघ्री कुरा बुझेर अनुमोदन गरेका हुन् अथवा त्यसे अनुमोदन गरेका हुन्’ भन्ने लागेको थियो । भगवान्को भाषणको आवाज परिषद् बाहिर नसुनिने भएकोले महास्थविरले बुद्धको आवाज सुन्नु भएन । केवल शक्त देवेन्द्रले ‘साधु ! साधु !!’ भनी अनुमोदन गरेको मान्न आवाज सुन्नु भएको थियो । पं. सू. II. पृ. २४६-५०: चूल-तण्हासङ्घयसुत्तवण्णना ।

१. पञ्चमञ्ज्युक्त तूर्यंहरू पांचशय । (१) आततं, (२) चिततं, (३) आततविततं, (४) सुसिरं तथा (५) घणं—यी पांच तूर्यका

“मारिष मौदूगल्यायन ! प्राज्ञुहोस् । स्वागतः मारिष मौदूगल्यायन !
घेरे समयपछि॑ मारिष मौदूगल्यायनके यहीं प्राज्ञने काम गर्नुस्थयो ।
बस्तुहोस् । यो प्रासन बिष्टचाइराखेको छ ।”

भज्ञहरू हुन् । यस्ता पाँच प्रकारका भज्ञहरूले युक्त पाँचशय
त्रूयहरू ।

- (१) प्रातं भनेको एकातिर मात्र छालाले मोरेको
बजाउने बाजा अर्थात् नगरा जस्ता बाजाहरू हुन् ।
- (२) वितं भनेको दुबैतिर छालाले मोरेको बजाउने
बाजा अर्थात् मृडज्ञ जस्ता बाजाहरू हुन् ।
- (३) प्रातवितं भनेको सबैतिर छालाले मोरेका
बजाउने बाजाहरू हुन् ।
- (४) सुसिरं भनेको फुकेर बजाउने बाजाहरू जस्तै
दाँसुरी, शंख आदि हुन् ।
- (५) घणं भनेको इयालीहरू हुन् । पं. सू. II.

पृ. २५०.

भ्रमिधानप्पदीकाले पनि पञ्चाङ्गिकत्रूयं भनेका यी हुन्
भनी पसरी उल्लेख गरेको छ—

“प्रातं, (चेव) वितं, प्रातवितं, घणं ।
सुसिरं, (चेति तुरियं, पञ्चाङ्गिक मुदीरितं) ॥”
भ्रमि. धा. प. गा. नं. १३६.

१. यहीं ‘घेरे समयपछि’ भन्नाको मतलब ये होइन कि वहीं प्रधि अचि
पनि त्यहीं जानुहुन्न्यो । यो वचन केवल बोलाइको ढाँचा मात्र हो ।

पनि आयुष्मान् महामौद्रगल्यायन विलचाइराखेको प्रासनमा बस्तुभयो । शक्त देवेन्द्र पनि एक होचो प्रासन लिई एक छेउमा बसे । एक छेउमा बसेका शक्त देवेन्द्रलाई आयुष्मान् महामौद्रगल्यायनले यसो भने—“कौशिक ! कसरी भगवान्ले संक्षेपरूपमा तृणाक्षय विमुक्तिका कुरा दत्ताउनु भयो ? सो कुरा कुप्रको निमित्त हामी पनि सहभागी हुनपाए बेश हुने थियो ।”

“मारिष मौद्रगल्यायन ! हामीहरूका धेरै कामहरू छन् । धेरै गर्नुपर्ने छन् । आफ्ने कामभन्दा पनि त्रयस्त्रिश देवताहरूका कामहरू धेरै हुन्छन् । मारिष मौद्रगल्यायन ! भ्रतः राज्ञसँग सुनेको भए तापनि राज्ञसँग अध्ययन गरी प्राप्तमा राखेता पनि हामीहरू चाँड नै बिसिन्छो । मारिष मौद्रगल्यायन ! धेरै अघि देवासुर संग्राम भएको थियो । मारिष मौद्रगल्यायन ! त्यस संग्राममा देवताहरूले जिते र असुरहरू पराजित भए । मारिष मौद्रगल्यायन ! सो संग्राम जितो सो संयाममा विजय प्राप्त गरी फर्कें (मैले) वैजयन्त प्राप्ताद निर्माण गराएँ । मारिष मौद्रगल्यायन ! वैजयन्त प्राप्तादमा एकशय निष्पूह (=निर्यूह=खण्ड) हरू छन् । एक एक खण्डमा सात सातवटा कूटागार (=गजुर भएको कोठा) हरू छन् । एक एक कूटागारमा

जस्तो कि ब्यवहारमा—“अहो ! धेरै दिनपछि आउनुभयो अथवा धेरै दिनपछि भेटभयो । बाटो त बिरिएन के” भन्ने प्रादि चलन छ । त्यस्तै यहाँ पनि यस्तै प्रकारले भनेको हो भन्ने कुरा सम्झनु पर्छ । परं, सू. II. पृ. २५०: चूलतण्हासहृदयसुत्तवण्णना ।

सात सातजना अप्सराहरू बस्थन् । एक एक अप्सराका सात सातजनह
परिचारिकाहरू छन् । मारिष मौद्रगल्यायन ! वैजयन्त प्रासादको
रमणीयता हेर्न चाहनुहोस्त के ?”

आयुष्मान् महामौद्रगल्यायनले तूष्णिभावद्वारा स्वीकार
गर्नुपर्यो ।

अनि शक देवेन्द्र र वैश्रवण^१ महाराजा आयुष्मान् महा-
मौद्रगल्यायनलाई अगाडि राखी जहाँ वैजयन्त प्रासाद यिषो त्यहाँ
गए । अनि शक देवेन्द्रका परिचारिकाहरूले टाँडवेखि आयुष्मान्
महामौद्रगल्यायनलाई ‘आइरहनुभएको बेलेर लजाउदै शरमाउदै
आ-पापना कोठाहरूमा पसे । जस्तै समुरालाई बेलेर बुहारी लजाउद्देखे
तथा शरमाउद्देखे त्यस्तै शक देवेन्द्रका परिचारिकाहरू आयुष्मान्
महामौद्रगल्यायनलाई बेखी लजाउदै र शरमाउदै आ-पापना कोठाहरूमा
पसे । अनि शक देवेन्द्र र वैश्रवण महाराजाले आयुष्मान् महा-
मौद्रगल्यायनलाई वैजयन्त प्रासाद देखाउदै ढुलाउदै—“मारिष
मौद्रगल्यायन ! हेर्नुहोस् वैजयन्त प्रासादको यो रमणीयता । मारिष
मौद्रगल्यायन ! हेर्नुहोस् वैजयन्त प्रासादको यो रमणीयता” भनी भने ।

“यसि पुण्य गरेका तिमौ आयुष्मान् कोशिकलाई यसले शोभा
दिन्छ । कुनै राज्ञो वस्तु देखेर मनुष्यहरू पनि—‘अहा ! त्वर्त्स्त्रश
१. वैश्रवण महाराजा शकको भ्रति भक्त तथा विश्वासी हुन् । त्यसैले
उनी पनि शकसंगे गएका हुन् । परं, सू. II, पृ. २५२: चूलतण्हा-
सङ्घयसुखबण्णना ।

‘वेवलोक जस्तै कति शोभायमान छ’ मनी भन्दछन् । प्रथि पुण्य गरेका
तिथी प्रायुषमान् कौशिकलाई यसले शोभा दिल्छ ।’

पनि प्रायुषमान् महामौद्रगल्यायनकाई यस्तो लाग्यो—“यी
यस्त्र थेरे नं प्रमत्त भई बसिरहेका छन् । किन यिनलाई उद्देश नपारौं ।”
पनि प्रायुषमान् महामौद्रगल्यायनले त्यस्तो छह्दि-प्रभिसंस्करण
गर्नुभयो कि खुट्टाको धोलाले वैज्ञयन्त प्राणाद सकम्पित, सप्रकम्पित,
सम्प्रवेधित पार्नुभयो । पनि शङ्क देवेन्द्र, वैश्रवण महाराजा तथा
ब्रह्मस्त्रिश देवताहरूले “यहो प्राश्रयं ! यहो अद्भूत !! भमणको कबो
महाद्विकता तथा कबो प्रानुभाव ! जहाँ कि दिव्यमनलाई खुट्टाको
धोलाले सकम्पित, सप्रकम्पित, सम्प्रवेधित पार्नुभयो !” भनेर प्राश्रयं तथा
अद्भूत बने । पनि प्रायुषमान् महामौद्रगल्यायनले शङ्क देवेन्द्रलाई
उद्देश भएको र लोमहर्षण भएको डुङ्गुभई शङ्क देवेन्द्रलाई यसो
भन्नुभयो—“कौशिक ! कसरी प्रगवानुले संक्षेपरूपमा तुल्णाक्षय
विमुक्तिको कुरा भन्नुभयो ? ती कुराहरू सुन्नको निन्ति हामी पनि
सहभागी हुनपाए बेश हुने थियो ।”

‘मारिष मौद्रगल्यायन ! यहाँ म जहाँ प्रगवान् हुनुहुन्थ्यो
रथहाँ गए । रथहाँ पुरोपचि प्रगवानलाई प्रभिवादन गरी एक छेउमा
उभिए । मारिष मौद्रगल्यायन ! एक छेउमा उभिएको मैले प्रगवान्-
लाई यस्तो बिन्ति गरे—‘भन्ते ! संक्षेपरूपमा (भन्नुहोस्) कसरी भिक्षु
तुल्णाक्षय विमुक्त, अस्थन्त निष्ठावान्, अस्थन्त योगक्षेत्री, अस्थन्त
सह्याचारी र प्रस्थन्त पर्यवशान भई देवमनुष्यहरूमध्येमा थोळ हुन्छ ?’

मारिष मौद्रगलयायन ! यस्तो बिन्ति गर्दा भगवान्ले मलाई पस्तो
 भनुभयो—‘देवेन्द्र ! यहां मिक्षुले यस्तो सुनेको हुन्छ—‘सबै धर्महरूमा
 अभिनिवेश गर्नु योग्य छैन अर्थात् तृष्णा र वृष्टिद्वारा ग्रहण गर्नु योग्य
 छैन । देवेन्द्र ! मिक्षुले यसरी नं सुनेको हुन्छ कि—सबै धर्महरूमा
 अभिनिवेश गर्नु योग्य छैन ।’ उ सबै धर्महरू जान्दछ । सबै धर्महरूलाई
 अभिज्ञात गरी सबै धर्महरूलाई परिज्ञात पनि गछ । सबै धर्महरूको
 परिज्ञात गरी जुनसुके सुखदुःख अथवा द्वयुःख प्रसुख वेदना भनुभव
 गछ—ती सबै वेदनाहरूमा अनित्यानुपश्यो भई विहार गछ, विरागानु-
 पश्यो भई विहार गछ, निरोधानुपश्यो भई विहार गछ र प्रतिनिस्सर्गानु-
 पश्यो भई विहार गछ । ती वेदनाहरूमा अनित्यानुपश्यो भई विहार
 गरी, विरागानुपश्यो भई विहार गरी, निरोधानुपश्यो भई विहार गरी,
 प्रतिनिस्सर्गानुपश्यो भई विहार गरी उसले कुनै लोक (=संस्कार) लाई
 प्रहण गर्देन । ग्रहण नगले परिवास हृष्ण र परिवास नभएपछि प्रत्यक्ष,
 परिनिर्वाण हुन्छ । ‘जन्म क्षीण भयो, ब्रह्मचर्यवास पूराभयो, गर्नुपर्ने
 गरिसक्न, अब उप्राप्त कुनै गर्नुपर्ने छैन’ भन्ने ज्ञान पनि उसलाई हुन्छ ।
 देवेन्द्र ! संक्षेपरूपमा यसरी मिक्षु तृष्णाक्षय-विमुक्त, अत्यन्त निष्ठावान्,
 अत्यन्त योगक्षमी, अत्यन्त ब्रह्मचारी तथा अत्यन्त पर्यंवशान भई देव-
 मनुष्यहरूमध्येभा ध्येष्ठ हुन्छ ।’ मारिष मौद्रगलयायन ! यसरी मलाई
 भगवान्ले संक्षेपरूपमा तृष्णाक्षय-विमुक्तिका कुराहरू बताउनुभयो ।”

अनि आयुष्मान्ले शाक देवेन्द्रको भाषणलाई अभिनन्दन र
 भनुभोदन गरी जस्तै—कुनै उसदान् पुरुषले खुम्चेको बाहुल्याई पसान्ते
 अथवा पसारेको बाहुल्याई खुम्च्याउने हो त्यस्तंगरी—आयुष्मान महा-

मौदूदगल्यायन त्रयस्त्रिशा देवछोकमा अस्तधान थई मृगारमाताको
पूर्वाराम प्रासादमा प्रकट हुनुभयो ।

प्रसपछि शक्त देवेन्द्रका परिचारिकाहरूले आयुष्मान् महा-
मौदूदगल्यायन फकिसकेपछि शक्त देवेन्द्रसँग सोधे—“मारिष ! वहीं
नै हुनुहुन्छ कि यथाहो तपाइङ्का ती मणवान् शास्ता ?”

“मारिष ! ती मेरा मणवान् शास्ता होइनन् । वहीं त मेरा
‘सब्रह्मचारी’ प्रायुष्मान् महामौदूदगल्यायन हुनुहुन्छ ।”

“मारिष ! तपाइङ्को लाभ हो, मारिष ! तपाइङ्को सुलाभ हो;
जो कि तपाइङ्का प्रस्ता महार्दिक तथा महानुभाव सम्पन्न सब्रह्मचारी
छन् । प्रहो वहीं तपाइङ्का मणवान् को त के कुरा !”

१. साधारणतया त्यागीले त्यागीलाई ‘सब्रह्मचारी’ भनी भन्दछन् ।

यहीं शक्तले आफू भोगी भइकन पनि त्यागी मात्र होइन अग्रश्रावक
जस्ता महामौदूदगल्यायन महास्थविरलाई किन सब्रह्मचारी भनी
भनेका होलान् ? शक्तले बाहिरको कुरालाईभन्दा भित्री कुरालाई
ध्यानमा राखी त्यसो भनेका हुन् । भनाइको तात्पर्य शक्त पनि
मागंकल प्राप्त पुरुष हुन् । प्रायुष्मान् महामौदूदगल्यायन पनि
मागंकल प्राप्त पुरुष हुनुहुन्छ । यी दुवै आयंपुरुषहरू हुन् । त्यसैले
शक्तले ‘सब्रह्मचारी’ भन्ने शब्द प्रयोग गरेका हुन् । परं, सू. II.
पृ. २५४: चूलतद्वासङ्घयसुत्तवण्णना ।

बुद्धसँग महामौद्गल्यायनको प्रश्न

प्रनि आयुष्मान् महामौद्गल्यायन जहाँ भगवान् हनुम्भ्यो
स्थर्ही जानुभयो । त्यहीं पुरोपछि भगवान्लाई प्रभिवादन गरी एक छेउमा
बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् महामौद्गल्यायनले
भगवान्लाई यस्तो भन्नुभयो—‘भन्ते ! भगवान्लाई याहाउ के
भगवान्ले एक प्रसिद्ध तथा महाप्रतापी यक्षसाई संक्षेपरूपमा तृणाक्षय-
विमुक्तिका कुरा बताउनु भएको ?’

“मौद्गल्यायन ! मलाई याहाउ । यहाँ शक देवेन्द्र जहाँ म
थिए त्यहीं पाई मलाई प्रभिवादन गरी एक छेउमा उभिए ।
मौद्गल्यायन ! एक छेउमा उभिएका शक देवेन्द्रले मलाई यसो
भने—‘भन्ते ! संक्षेपरूपमा कसरी तृणाक्षय-विमुक्ति, प्रथयन्त निष्ठावान्,
...प्रथयन्त पर्यवशान भई देवमनुष्यहरूमध्येमा चिक्षु थेष्ठ हुन्छ ?’
मौद्गल्यायन ! यस्तोमन्दा मैले शक देवेन्द्रलाई यसो भने—
‘देवेन्द्र ! यहाँ चिक्षुले यस्तो सुनेको हुन्छ—‘सबै धर्महरूमा प्रभिनिवेश
गर्नु योग्य छन् । देवेन्द्र ! चिक्षुले यसरी नै सुनेको हुन्छ कि—सबै
धर्महरूमा प्रभिनिवेश गर्नु योग्य छन् ।’ उ सबै धर्महरू जान्दछ ।
सबै धर्महरूलाई प्रभिज्ञात गरी’,...प्रथयन्त पर्यवशान भई देवमनुष्यहरू-

१. यहाँका बाँकी कुराहरू जम्मे मार्यि पृ. २५०-५१ मा उल्लेख भए
जस्तै दोहर्याई पढ्नू ।

[२६०]

बुद्धकालीन भगवान्वितेव-२

मध्येमा श्रेष्ठ हुन्छ । मौद्गल्यायन ! यसरो मलाई चाहाउ कि शाक
देवेन्द्रलाई भेले संक्षेपरूपमा तृष्णाक्षय-विमुक्तिका कुरा बताएको ।”

भगवान्ले यति भन्नुमएषचि सन्तुष्ट भई आयुष्मान भगवान्
मौद्गल्यायनले भगवान्को भाषणलाई अभिनन्दन गर्नुसयो ।

Dhamma.Digital

×

×

×

मूळ सूत्र—

२१—शास्ता वन्दना (सत्यारवन्दनासुत्तं॑)

आवस्तीस्थित जेतवनमा ।

प्रति भगवान्ले मिक्षुहकलाई...यस्तो भन्नुभयो—

“मिक्षुहो ! प्रति शक देवेन्द्रले मातङ्गि संप्राइकलाई आमन्दण गरे—‘सौम्य मातलि ! हजार घोडाहरु युक्त रथ तयार पार । शुभमूर्मि उवधान हेनेजान चाहन्छु ।’ मिक्षुहो ! प्रति ‘महाराज ! हवस्’ भनी जवाक विई मातङ्गि-संप्राइकले हजार घोडाहरु पुक्त रथ तयार पारी शक देवेन्द्रलाई बिन्तिगरे—‘मारिष ! हजार घोडाहरु पुक्त रथ तयार पारिसको । अब जस्तो उचित सम्भानु हुन्छ ।’ मिक्षुहो ! प्रति शक देवेन्द्र बैजयन्त प्रासादघाट ओलिहंदै हात जोरी सबै दिशातिर नमस्कार गरे । मिक्षुहो ! प्रति मातङ्गि-संप्राइकले शक देवेन्द्रलाई गाथाद्वारा भने—

१. सं. नि. I. पृ. २३६: सक्कस्युत्तं; प्र. क. I. पृ. २७१;
स्याममा: ‘दुतियसक्कनमस्सनसुत्त’ ।

‘यं हि देवा मनुस्सा च, तं नमस्सति वासव ।
पथ को नाम सो यक्खो, यं त्वं सक्क नमस्ससी’ति ॥’

अर्थ—

‘हे वासव ! जुनसुके वेष-मनुष्यहरू पनि तपाइँलाई नमस्कार गर्छन् भने त्यो कुन यक्षहो—जसलाई तपाइँ शक्कले नमस्कार गर्नुहुन्छ ?’

(शक्क देवेन्द्र भन्दछन्—)

१. ‘यो’ इधं सम्मासम्बुद्धो, अस्मि लोके सदेवके ।
ग्रनोम नामं सत्थारं, तं नमस्सामि मातलि ॥
२. ‘येसं रागो च दोसो च, अविज्ञा च विराजिता ।
खीणासवा अरहन्तो, ते नमस्सामि मातलि ॥
३. ‘यो रागदोसविनया, अविज्ञासमतिक्कमा ।
सेक्खा’ अपचयारामा, अप्पमत्तानुसिक्खरे,
ते नमस्सामि मातली’ति ॥’

१. रोमनमा: ‘सो’ ।
२. सिहल र रोमनमा: ‘सेखा’ ।

अर्थ—

१—‘मातलि ! जो (पुरुष) यहाँ—वेवसहित मनुष्यलोकमा सत्यकसम्बुद्ध हुनुहुन्छ, जो अनोम’ नाम हुनु भएको शास्त्रा हुनुहुन्छ— अहोलाई म नमस्कार गर्दछु ।

२—‘मातलि ! जसका राग, द्वेष तथा प्रविदधा नष्ट भइसकेका छन्—ती क्षीणाल्लाई प्ररहन्तहरूलाई म नमस्कार गर्दछु ।

३—‘मातलि ! राग द्वेषलाई हटाउनको निमित्त, प्रविदधाबाट पारतर्नको निमित्त, जो शंक्ष’ भई संसार पार गर्ने शिक्षित र संसार हुन्छन्—उत्तीहरूलाई म नमस्कार गर्दछु ।’

(मातलि भन्दछन्—)

‘सेहो हि किर लोकस्मि, ये त्वं सक्तक नमस्ससि ।

अहं पि ते नमस्सामि, ये नमस्ससि वासवा’ति ॥’

१. कुनै पनि गुणहरूमा कमी नभएका तथा सबै गुणहरूले परिपूर्ण भएका भन्ने अर्थले ‘अनोम’ भनी शाक्यमुनि बुद्धलाई नै लक्षण गरेका हुन् । सं. नि. अ. क. I. पृ. २७१: सत्यारवन्दनामुत्तवण्णना ।
२. ‘शंक्ष’ भनी कस्तालाई भन्दछन् भन्ने बारेका कुराहरू लेखकको बु. प. भा-१, पृ. ५६१ को पादटिप्पणीमा हेतु ।

[२६४]

बुद्धकालीन ब्रह्मादिवेश-२

अर्थ—

‘तपाईं शक्ते जसलाई नमस्कार गर्नुहुन्छ—वहाँहरु सोकमा अछेठ नै हुनुहुन्छ, म पनि बहाँहरुलाई नमस्कार गर्बंछु—जसलाई बासबढे नमस्कार गर्नुहुन्छ ।

(भगवान् भन्नुहुन्छ—)

“इदं वर्त्वान् मध्यवा, देवराजा मुजम्पति ।
भगवन्तं नमस्सत्वा, पमुखो रथमारुही’ति ॥”

अर्थ—

“यति भनी भगवान्लाई नमस्कार गरी मध्यवा मुजम्पति देवराजा अछेठ रथमा चढे ॥”

x

x

x

मूळ सूत्र—

२२-सङ्घं वन्दना

(सङ्घवन्दनासुत्त^१)

आवस्तीर्थित लेतचनमा।

अनि सगवान्मे भिक्षुहरूलाई...यसो मनुभयो—

“भिक्षुहो ! प्रथि शक देवेन्द्रले मातिलि-संप्राहकलाई आवस्तीर्थित गरे—‘सोम्य मातलि ! हजार घोडाहरू युक्त रथ तयार पार । शुभभूमि उदयान हैनंजान चाहन्छु ।’ भिक्षुहो ! अनि ‘महाराज ! हवस्’ अनी जवाक विई मातिलि-संप्राहकले हजार घोडाहरू युक्त रथ तयार पारी शक देवेन्द्रलाई विन्ति गरे—‘मारिष ! हजार घोडाहरू युक्त रथ तयार पारिसको । अब जस्तो उचित सम्पत्तु हुन्छ ।’ भिक्षुहो ! अनि शक देवेन्द्र बैजयन्त प्राप्तादबाट ओर्लिहंदे हातजोरी सबै विशातिर नमस्कार गरे । भिक्षुहो ! अनि मातिलि-संप्राहकले शक देवेन्द्रलाई गाधाद्वारा भने—

१. सं. नि. I. पृ. २३७: सक्कसंयुत्त ; प. क. I. पृ. २७१; स्याममा: ‘ततियसक्कनमस्सनसुत्त’ ।

[२६६]

बुद्धकालीन ब्रह्माविवेच-२

१. 'तं हि एते नमस्सेय्युं, पूतिदेहसया नरा ।
निमुग्ग कुणपम्हेते^१, खुप्पिपाससमप्पिता^२ ॥'
२. 'किनु तेसं पिहयसि, अनागारान वासव ।
आचारं इसिनं ब्रूहि, तं सुणोम वचो तवा'ति ॥'

अथ—

१—'जसले तपाइँलाई नमस्कार गर्नुपर्ने हो ती दुर्गन्ध शरीरमा शयन गर्ने^३', 'कुणपमा ढुबिरहने^४', भोक-प्यासले युक्त हुने नरहरूलाई तपाइँ किन नमस्कार गर्नुदृढ्छ ।

२—'ती अनगारिकहरू प्रति तपाइँको केको माया रहेछ । वासव ! ती श्रविहरूका आचरण सम्बन्धी कुरा बताउनुहोस् । हामी तपाइँका वचन सुन्न चाहन्छौं ।'

१. सिहल र रोमनमा: 'कुणपेस्वेते'; स्याममा: 'कुणपस्मेते' ।
२. स्याममा: 'खुप्पिपासासमप्पिता' ।
३. मलमूत्रादि दुर्गन्धहरू भएका आमाको कोखमा शयन गर्ने प्राणीहरू ।
सं. नि. ग्र. क. I. पृ. २७१.
४. अनेक प्रकारका दुर्गन्ध भरित आमाको कोखमा दशमहीनासम्म ढुबेर आएका । सं. नि. ग्र. क. I. पृ. २७१: सञ्ज्ञवन्दनासुत्त-वणना ।

(शक भन्दज्ञ—)

१. 'एतं तेसं पिहयामि, अनागारान मातलि ।
यम्हा गामा पक्कमन्ति, अनपेक्खा वजन्ति'ते ॥
२. 'न तेसं कोट्टे ओपेन्ति, न कुम्भै न कलोपियं' ।
परनिट्टितमेसाना', तेन यापेन्ति सुब्बता ॥
३. 'सुमन्तमन्तिनो धीरा, तुण्हीभूता समच्चरा ।
देवा विरुद्धा असुरेहि, पुथुमच्चा च मातलि ॥
४. 'अविरुद्धा विरुद्धेसु, अत्तदण्डेसु निबुता ।
सादानेसु अनादाना, ते नमस्सन्ति मातली'ति ॥'

अर्थ—

Dhamma.Digital

१—‘मातलि ! तो अनगारिकहरुका यी कुराहरुमा मध्यार
गढ़—जुन गाउँबाट उनीहरु फर्केर जान्छन् स्यस गाउँबाट उनीहरु
अनपेक्षी भई हिङ्गन ।

१. स्याम र रोमनमा: 'कुम्भा' ।
२. सिहलमा: 'खलोपिय' ।
३. स्याममा: 'परनिट्टितमेसना' ।

[२६८]

बुद्धकालीन ग्रन्थाविदेव-२

२-'उनीहङ्कले (कुनै सम्पत्ति) कोठामा भर्देनन्, न घंटोमा
भर्तन्, न त घंसोमा नै भर्तन् बरु अकलि पकाएको ज्ञानाको प्रतीक्षा
गर्तन् अनि त्यसेवाट जीवन-पापन गर्तन् ।

३-'तो धीरहङ्कले सुमाखित कुरा गर्तन् र शान्तपूर्वक तूष्णि भई
हिड्छन् । मातलि ! अनुरहङ्कसेंग देवहरु विशद्द हुने ज्ञं धेरे प्राणीहरु
परस्पर विरोध गर्तन् ।

४-'जनीहङ्क विरोधीसेंग अविरोधी छन्, दण्डा हुनेसेंग दण्डा-
रहित छन् तथा सापेक्षी प्राणीहरुमध्येमा निरपेक्षी भई बस्तन् ।
मातलि ! त्यसेले म उनीहङ्कलाई नमस्कार गर्दछु ।'

(मातलि भन्दछन्—)

'सेट्टा हि किर लोकस्मि, ये त्वं सक्क नमस्ससि ।

अहं पि ते नमस्सामि, ये नमस्ससि वासवा'ति ॥'

अर्थ—

'तपाईं शक्कले जसलाई नमस्कार गर्नुहुन्छ —बहीहङ्क सोकमा
धेष्ठ नै हुनुहुन्छ । म पनि बहीहङ्कलाई नमस्कार गर्दछु—जसलाई
बास्तवले नमस्कार गर्नुहुन्छ ।'

(भगवान् भन्नुहुन्छ—)

"यति भनो सङ्कुलाई नमस्कार गरी मघवा मुजाम्पति देव-
राजा धेष्ठ रथमा चढे ।"

X

X

X

मूल सूत्र—

२३—उपासकलाई नमस्कार छ

(गहटवन्दनासुत्त^१)

आवस्तीभा ।
अनि भगवान्ले भिक्षुहरूलाई “भिक्षुहो” भनी आमन्वण
गर्नुभयो ।

“भद्रत” भनी तो भिक्षुहरूले भगवान्लाई प्रत्युत्तर दिए । अनि
भगवान्ले यसो भन्नुभयो—

“भिक्षुहो ! अचि शक देवेन्द्रले मातलि·संप्राइक्षण्ठाई
आमन्वण गरे—‘सौम्य मातलि ! हजार घोडाहरु युक्त रथ तयार पार ।
शुभभूमि उदधान हेतंजान चाहन्छु ।’ भिक्षुहो ! अनि ‘हवस् महाराज !’
भनी प्रत्युत्तर दिई मातलि संप्राइक्षण्ठे हजार घोडाहरु युक्त रथ तयार
पारी शक देवेन्द्रलाई चिन्ति गरे—‘मारिष ! हजार घोडाहरु युक्त

१. सं. नि. I. पृ. २३५: सबकसंयुत्त; अ. क. I. पृ. २७० यस
सूत्रको नाम स्यामम्बा: ‘सबकनमस्सनसुत्त’ भन्ने उल्लेख भएको छ ।

रथ तयार पारिसके । अब जस्तो चाहनु हुन्छ ।' मिथुहो ! अनि शक देवेन्द्र वैजयन्त प्राप्ताद्याट ओलिहं दै हातजोरी सबै दिशातिरै नमस्कार गरे । मिथुहो ! अनि मातछि-संप्राप्तक्ले शक देवेन्द्रलाई गायाद्वारा भने—

'तं नमस्सन्ति तेविज्जा, सब्बे भूम्मा च खत्तिया ।
चत्तारो च महाराजा, तिदसा च यसस्सिनो ।
अथ को नाम सो यक्खो, यं त्वं सबक नमस्ससौ'ति ॥'

अर्थ—

'पृथ्वीमा बस्ने सबै क्षत्रीहरूले, वैविद्य (= ब्राह्मण) हरूले, चतुर्महाराजाहरूले तथा सबै पशस्त्री पराक्रमी देवताहरूले तपाइँलाई नमस्कार गर्उन् भने त्यो कुन यक्ष हो जसलाई तपाइँ नमस्कार गर्नुहुन्छ ?'

Dhamma.Digital

(शक भन्दछन्—)

१. 'म' नमस्सन्ति तेविज्जा, सब्बे भूम्मा च खत्तिया ।
चत्तारो च महाराजा, तिदसा च यसस्सिनो ॥

१. पूर्वं पश्चिमादि चारदिशा र चार अनुदिशानाई 'सबै दिशा'
भनिएको हो । सं. नि. अ. क. I. पृ. २७०: गहटवन्दनासुत्त-
वणना ।

२: स्याममा: 'म' ।

२. 'अहं च सीलसम्पन्ने', चिररत्त समाहिते ।
सम्माष्टवज्जिते वन्दे, ब्रह्मचरियपरायने ।

३. 'ये गहटा पुञ्चकरा, सीलवन्तो उपासका ।
धम्मेन दारं पोसेन्ति, ते नमस्सामि मातली'ति ॥'

अर्थ—

१—'पृथ्वीमा वस्ते सबं क्षत्रीहरूले, तंविद्य (=ब्रह्मण) हरूले,
चतुर्मंहाराजाहरूले तथा सबं यशस्वी पराक्रमी देवताहरूले मर्साई
नमस्कार गर्छन् ।

२—'म आहि शोलवान, ध्यानवान, राज्ञरी प्रभजित भएका
तथा थेठ ब्रह्मचर्य पालन गर्नेहरूलाई नमस्कार गर्दछु ।

३—'यनि जो पुण्य गर्ने गृहस्थीहरू हुन्, जो शोलवान उपासकहरू
हुन् तथा जो धर्मपूर्वक पुत्र-दारहरूको भरण-पोषण गर्छन् मातडि !
—म उनीहरूलाई नमस्कार गर्दछु ।'

(मातडि भन्दछन्—)

'सेठो हि किर लोकस्मि, ये त्वं सबक नमस्ससि ।
अहं पि ते नमस्सामि, ये नमस्ससि वासवा'ति ॥'

१. सिहलमा: 'सीलसम्पन्नो' ।

[२७२]

बुद्धकालीन ब्रह्मादिवेष-२

अर्थ—

‘तपाईं शक्ते जसलाई नमस्कार गर्नुहुन्छ—बहाहूल सोकमा
थेष्ठ नै हुनुहुन्छ । य पनि बहाहूलमाई नमस्कार गर्दछ—जसलाई
बासबडे नमस्कार गर्नुहुन्छ ।’

(बुद्ध भन्नुहुन्छ—)

“इदं वत्वान् मघवा, देवराजा सुजन्म्पति ।
पुष्टुदिसा नमस्सित्वा, पमुखो रथमारुही’ति ॥”

अर्थ—

“यति भनी सबै विशातिर नमस्कार गरी मघवा सुजन्म्पति
देवराजा थेष्ठ रथमा चढे ।”

भाचार्य भिक्षु अमृतानन्दद्वारा संकलित

“बुद्धकालीन ब्रह्मादिवेष”

भाग-२, संग्रह २७

नामावली

अ

अकनिष्ठ ब्रह्मलोकमा २४३, उत्पन्न हुने छन् ११६	राममा बस्तुभएको थियो १२७, सेठकी माहिली छोरी १०६
अकनिष्ठमा हुनेछ २४३	प्रनुषद ६, महास्थविर २३३, महास्थविरकी रोहिणी मने बहिनी १०६
अक्षोधमुत्तं ११४, १६०	प्रनोम २६३
अङ्गनगधका मानिसहरू १०३	अनोमा नदीको किनारमा ६२
अङ्ग र मगधका १७०	अपदानपालि १०
अङ्गुस्तरनिकाय ३, ७, ८, ८२, ६०	अप्यमादवग्गो ६१
अवध्यमुत्तं ११४, १५३	अप्यमादवग्गं द८, मा द७, द८, को ५८
अजातशत्रु राजाले १०५	अस्वसष्टक ब्राह्मण गाउँ १८१, १८६
अञ्जतितिथयपुरबक्या ८०	अस्वसष्टक भन्ने ब्राह्मण गाउँको १८१, १८४, १८५
अञ्जासिकोण्डज्ञत्येरगाया १०८	अस्वट्टमुस्तवण्णना १०२
अतप्या ब्रह्मलोकमा २४३	अरञ्जायतन इसिमुत्तं ११२, १२४
अनभतगसंयुतं ४४	
अनाथपिण्डिक ११६, २४३, को २८, को जेतवनाराममा १२०, १६०, को जेतवना-	

प्ररञ्जायतन इसिसुत्तवण्णना ५८,	इन्द्रशाल गुफाभित्र गई १६३
६१, १२४	इन्द्रशाल गुफाको विषम भूमिमाग
प्ररियपरियेसनसुत्तं मा २३०	१६३
प्रलम्बुसा भन्ने देवकन्यालाई पठाई	इन्द्रशाल बृक्षहरू १८१
१०३	ईसान देवराजाको द्वजा हेनू ५६
प्रविद्वरे निवान ८६, ६१, ६२, ६३	उत्तर १००, स्थविरसंग १००
प्रविहा ब्रह्मलोकमा २४३	उत्तरविपत्तिसुत्तं १००
प्रशोकको छोरा ११५	उत्तरविपत्तिसूत्र ६०
प्रशोकसंग ११५	उपोसथसुत्तमा ३
प्रसीपत्र वन ३७, छ ३७	उरुवेल कशयप ६४
प्रसुरकायहरू घट्टवे जान्छन् १६५	उरुवेल गाउँको ६२
प्रसुरको पुद्ममा ६७	उरुवेलस्थित १६०
प्रसुरहरू पराजित भए २५४	उरुवेल पुग्नुभयो ६४
प्रसुरहरूलाई पराजित गरेमा ६३	उरुवेलपाठिहारियकथामा ६४
प्रसुरहरूसंग नसोधिकन ७२	उरुवेल वनमा ६२
प्रसुरेन्द्रका एकशय पुत्रहरूको ७४	ऋषिपतन मृगदावनमा ६४
प्राटानाटिय २, सुत्तं २, ४, सूत्र	एरावण हात्तीमा चढी २४६
४, सूत्रमा ४, समागममा	ऐरावण हात्ती ८८
६, सूत्रवर्णनाले ६	घोकोटिमक १३७, यक्ष १३७,
आनन्द महास्थविर २३३	१३८, भन्ने देवता ११३
आलवकसुत्तवण्णनामा १८	क
आशा ६०	कन्दर पवर्तमा ११३, २१५
आहुनेयवग्गो ८०	कपिलवस्तुको महाबनमा ५६, ६४
इन्द्रस्ताई ५५	कपिलवस्तुको देवसमागममा ६१
इन्द्रशाल गुफामा ६६, १०१,	
१८१, १८४, १८५, १८७	

कपिलवस्तुमा १६६	कोकालिकसुत्तं १३६
कपिराजालाई मानें खोजने १३६	कोण्डञ्जसुत्तबण्णना १०६
कपिराजकथा १३६	कोण्डञ्जत्थेरगाथाबण्णनाले १०८
कलन्दकनिवापमा ५०, १४७, १६२	कोणागमन बुद्धको पालामा ४४ कोरब्य ६६
काशय पुद्धलाई १०५	कोविदार २१२, वृक्षको प्रसादले २१२
कुबुल नरक ३७	कोशल भन्ने नाम १०२
कुवेर २	कोसिय पनि भन्दछन् ६०
कुलावकजातकं २१८	कौण्डन्य (कोण्डञ्ज) महास्थविर १०८, को सम्बन्धमा १०६
कुलावकसुत्तबण्णनाले १४१	कौशिकको १६३
कुशीनगरबाट १०५	कौशिकलाई २५५, २५६
कुसजातकं ७५	
कुस राजकुमारलाई दिएका थिए ७५	ख, ग
कूटागार २५४, बनाउन लगाएको कुरा १०८, शालामा बसिरहनु भएको बेलामा ११६	खगविसाणसुत्तबण्णना १०३, १०५
केवटु मिक्षु ६६, लाई ८	खेमामिकदुनियावत्थ ११०
केवटुसुत्तं ६	गण्डम्ब नामक आँपको रुखनिर १११
केवटुसूत्रमा ६६	गन्धर्व काय (लोक) मा १६६
कोकालिक मिक्षुका कुरा १३६	गन्धर्व देवराजाको घर थियो १६१
कोकालिक मिक्षु अपायमा पुगेका थिए १३६	गन्धर्व राजा २४६
	गन्धर्व लोकमा १६८, २००, बसे २००, उत्पन्न भयाँ १६७

[२७६]

बुद्धकालीन ब्रह्माविवेच-२

गयाकश्यप ६४	च, छ, ज
गहटवन्दनासुत्तं द२, २६६	
गहटवन्दनासूत्र ११६	चक्रघुपालवत्थु १०७
गिञ्जनाकावसथमा ६	चतुरुक्निपातवण्णना ४१, ४२
गुत्तिलजातकं ६६	चतुरुमहाराजसुत्तं ११
गुत्तिल पण्डित पनि हनु ६६	चतुरुमहाराजसुत्तवण्णना १४
गुद्धकूट पर्वतमा द४, १६६, १७१, १७६, बसिरहनु भएका बुद्धकहाँ गई ७६, बसि- रहनुभएका भगवान्कहाँ गई ८१, बसिरहनुभएको बेलामा ८५, ११०	चन्द्रदेवपुत्र २०२, २०३ चन्द्रिमसुत्तं ६६ चन्द्रिमसूत्रको घनुवाद ५६ चक्रघुपाल स्थविरकहाँ गई १०७ चक्रघुपाल (चक्रघुपाल) स्थविर अंधा गई १०७
गोतमबुद्धवंसवण्णना ६२, ६३	चातुरुमहाराजा १, २, १३, हृष ४, ५, ११, हृष्को एकदिन ३, हृष्को आयु हुन्छ ३, हृष्टे ४, १०, हृष्को आयु २
गोपक भनी जान्दछन् १६८	
गोपकले १६६, १६६, २००	
गोपक देवपुत्र १६६, भन्दछन् १६७, का कुरा सुने १६७, से १६७	
गोपककहाँ ने विरक्त भए १६६	
गोपिका यियो १६८	चातुरुमहाराजाका पुत्रहृष ११
गोपिका भन्ने १६६	चातुरुमहाराज परिषद्का अभास्यहृष ११
गोपिक शालवनमा ६, बसिरहेका यिए ६	चातुरुमहाराजिक देवताहृष १, ३, ६, दीर्घायु छन् ३, को ६, लाई ६, से ३, ५, ६, १०, १२, १३, से उत्तर दिन सकेन्द ६, कही गई
गोतमबुद्धवंसवण्णना ६१	

द, को २, को सम्बन्ध ६,	चूलतण्हासङ्घयसूत्र ६०
संग १६१	चूलतण्हासङ्घयसूत्र २४८, २४९
चातुर्महाराजिक देवलोकमा ७, द,	चूलतण्हासङ्घयसूत्रमा ६६
पनि उत्पन्न हुन्छ द, उत्पन्न	चूलतण्हासङ्घयसूत्रवण्णना २५०
हुन्छ ७, द	चूलसच्चकसुत्रवण्णनाले ११७
चातुर्महाराजिक परिषद्को नाम ७	चूलसुभद्रायवरथु १०६
चातुर्महाराजिक परिषद्को कुरा ७	चेतियजातकं १३६
चापालचेतियमा १००	चेतिय देशका राजाका कुरा १३६
चिच्छामाणविकाको कुरा १०६	चेतिय राष्ट्रका राजा १३५ ले
चिच्छामाणविका गर्भिणी भए १०६	१३५
चिच्छामाणविकाले बाँधिराखेको	छहन्त दहमा गई १०८
१०६	छहन्त दहमा बस्तु भएको चियो
चित्तलता भन्ने बन दद	१०८
चित्तलता भन्ने उवधान उत्पन्न	छसककपञ्चज्ञकथा ८०
भयो ११३	छेत्वासुतं ६५, १७२
चित्तलता बन १०३	जनवसभसुतं २
चित्ता ५८	जनवसभसूत्रमा ८
चित्रा २०८, ले २१२	जनवसभसूत्रले उल्लेख गरेको ८
चित्राहुक २१४	११४
चित्रा भन्ने भायलि २१२	जनवसभसूत्रहुकमा २
चुन्दसुत्रवण्णना १११	जम्बुकाजीवक १०१, वरथु १०२,
चूडामणि चंत्यमा राखेको कुरा	को ज्ञान १०१, ले १०१
६२, ११५	जातकटुक्या ८६, का कारणहुक
चूलसुभद्राले टाढैबाट दिएको	११७
निम्तो १०६	जेतवनको पोखरीमा १०७, गई
चूलगोसिङ्गसूत्रमा ६	१०७

[२७८]

बुद्धकालीन ब्रह्मादिवेष-२

- | | |
|----------------------------------|-----------------------------------|
| जेतवनमा ७६, १११, १७२, | ब्रयस्त्वश देवलोक देखाई ६६ |
| २६१, २६५ | ब्रयस्त्वश देवताहरूले २५६ |
| जेतवनाराममा २८, ७४, प्राई ६५, | ब्रयस्त्वश देवलोक देखाउन ६६ |
| बसिरहनुभएको यियो ६५ | ब्रयस्त्वश देवलोकको १२, १३ |
| जेतवन जम्मे आलोकितपारी ४५ | ब्रयस्त्वश देवहरू १४८, १६२, को |
| जोतियसेहुवतथु ११७ | १२१, का प्रमुख भएकाले |
| जोतिय सेठको साततले घर ११७ | ८७, लाई आमन्त्रण गरे |
| जोतिय सेठको घर ११७ | १८४, लाई यसो भने |
| | १५५, ले १८५ |
| त | ब्रयस्त्वश देवताहरू १२, १३, |
| तण्हावर्गमा ८३ | १३८, हुन् ६, लाई १६, |
| तण्हासङ्ख्यसुत्तं ८८ | ले ८४, लाई १३, का |
| सपुस्स भल्लुकहरूले दिएको सत्त् ५ | सह्वासमा १४७, द्वारा |
| सम्बदाठिकहरूलाई १५० | १८६ |
| ब्रयस्त्वशका ६३, ईश्वर १८६ | ब्रयस्त्वशका देवताहरू १३७, सहित |
| ब्रयस्त्वशका ६३, भवनवाट १६६ | १०८, लाई १३६ |
| ब्रयस्त्वश भवनमा ५३, ८३, ११५, | ब्रयस्त्वशका देवहरूलाई १५१, |
| लगी ६२ | १५४ |
| ब्रयस्त्वश भवनमै उत्पन्न भएका | ब्रयस्त्वश देवलोकमै उत्पन्न भए ५८ |
| हुन् ५६ | ब्रयस्त्वश लोकका देवहरूले १२३ |
| ब्रयस्त्वश भवन भन्दछन् ८८ | विपिटकसूची ८१, ८२ |
| ब्रयस्त्वश देवलोकमा ६८, १८६, | विपिटक मूल पालिमा ६६, |
| १६५, अन्तर्धान भई | उपलब्ध ६६ |
| २५८, लगी १००, जानु- | तिम्बरू १८८, १८०, १८१, लाई |
| भएको कुरा ८२ | १८१ |
| | तुदुब्रह्माको कुरामा १३६ |

द	देवदत्तका कुराहू १३६ देवपुत्रसंयुत्तं ५३ देवपुत्रसंयुत्तवण्णना ४१ देवदूतसुत्तवण्णनाले २६ देवदूतसूत्रवण्णनामा १५० देवराज सुजम्पति ७२ देवानां प्रियतिशय राजासे राज्य गरिरहेको कुरा ११५ देवासुर संग्राम २५४ देवेन्द्रको प्राप्तनमा बसेका थिए १३७ देवेन्द्र भनिएको हो ८७, १२१ द्वोण आत्माले ११५ दुतिय सबकनमस्ससुत्तं २६१ दुतिय देवसुत्तं १२० दुब्बलिष्णियसुत्तं ११३, १३७ दुब्बलिष्णियसुत्तवण्णना १३८, मा १३७ देवदत्तलाई जस्तै १३६ देवदूतवण्णगो ११, २२ देवदूत सूत्रको प्रन्त्यमा १६ देवदूतसुत्तवण्णना ३५, ३७ देवदूतसंयुत्तं ५०, मा ४५ देवदूतसंयुत्तवण्णना ४२ देवपुत्रसंयुत्तमा ४४ देवदूतसुत्तं २२, २८ देवसुत्तं १२०
	घजगसुत्तं १५५ घजगसूत्रमा ६७ घतरट्ट २ घनञ्जानि सूत्रमा २ घम्मपद्मकथा ५, ५८ घम्मचक्रपद्मनं ६ घम्मचक्रपद्मनसुत्तन्तपालिले ६ घम्महदयविमङ्ग १, ३ घम्मिक सूत्रमा ६६ घृतराष्ट्र २, १२

[२८०]

बुद्धकालीन ब्रह्मादिवेष-२

व्यप्रोध वृक्षमनि १६०	नालक गाउँमा गई १११
नन्दन बन ८६, १८३, मा कुडा गर्दा गर्व १२८	निवानकया ६१, ६२, ६३
नन्दवरगो १६२	निमिजातकं ६६
नन्द मिभुलाई १००	निमी राजा ६६, लाई ६६
नन्द सूत्रमा १००	नेरञ्जरा नदीको तिरमा १६०
नन्दा ५८, २०८, २१२, २१४, को पुळकरणीमा राखी २१४, मन्ने उनको भायले २१२, मन्ने पोखरी दद, मन्ने पोखरी उत्पन्न भयो २१३, पुळकरणीमा राखी २१४	प, फ, ब
नन्दिय ६	पञ्चमद्रवर्गीय मिभुहृलाई ६
नदीकथय ६४	पञ्चशिख गन्धवंपुत्र ८६
नदुभियसुत ८१, ११३, १३४	पञ्चशिख गन्धवं देवपुत्र १८७, १६३, लाई २४६, ले १८५, १८८, १६२, लाई १८५, १८६, १८७, १६०
नदुभियसुतवण्णनाले १३६	पञ्चशिखको गोत १८७
नमुचीसंग ५६	पञ्चशिखको प्रेम १६०
नमुचीमार ५६, को पक्षका यक्ष हुन् ८०, को पक्षका हुन् ७६	पञ्चशिखलाई पठाई १८५
नारद बुद्धको पालाका ७५	पञ्चशिखलाई सम्बोधन गरे १६२
नारदबुद्धवंसो ७५	पञ्चशिखले १६२
नालक हच्छिर २३३	पञ्चशिखसंग १६१
नालकसुतवण्णना २१८	पञ्चशिख देवपुत्र ८६, १६१
	पटिसम्प्रदामगो ६
	पण्डितवर्ग ५
	पण्डित श्रामणेरको कथामा ५
	पण्डित श्रामणेरलाई ५
	पण्डितश्रामणेरवत्थु १०५

पण्डुकम्बल	२१३,	शेलासन	६,	पोटुपादमुत्तवण्णना	१०३	
दद,	१८३,	शेलासनमा		प्रजापति गौतमी	१०	
	१३७			प्रजापति देवराजाको छवजा हेर्दा		
परिसासुत्तं	७				१५६	
पहाराव	५५,	५६,	सुत्तवण्णना	५५	फारसक वन	
					८८, १८३	
प्रजापति देवराजाको	छवजा हेनू			बक्कुल स्थविर	२३३	
	१५५					
प्रजापति देवराजाको छवजा नहेरेमा				बज्जपाणी	११७	
	१५६			ब्रह्मपुरोहित सोकमा	१६७, उत्पन्न	
पाटसिपुत्रमा	गई	११५			भए १६७	
पायासिराजच्छले	८			ब्रह्मपुरोहितमा पुग्न गए	२००	
पाराजिकपालि	६			बादल देवता	६	
पारिच्छब्दक	२१३			बाराणशीमा	५६	
पारिच्छब्दत भन्ने रुख	६,	दद		बाहिरनिदानकथा	११५	
पारिवात	२१२,	बृक्ष	२१३	बाहिर बाढ्चोरिय	१५०	
पिष्फलि गुका	१६२,	मा	१६२,	बिन्दिसार समागम	६४	
बस्तुभएको यियो	१६३			बुद्धगयानिर	६२	
पुष्कुसति राजा	१५०			बुद्धगयामा	६३	
पुञ्जकिरियवत्थु	सुव्रमा	८		बुद्धबन्दनासूत्र	६५	
पुरिन्वद	१२१,	भनिएको हो	८७	बुद्धबन्दनासुत्तं	८८, ११८	
पूरलमुत्तवण्णना	१०२			बोधिसत्त्वले	६३	
पूर्वाराम प्रासादमा	२४८,	२५१,			भ, म	
	२५२,	२५८				
पूर्वाराममा बसिरहनुभएका	मग-			मद्रा	१६०, सूर्यबर्चसालाई	
बान्दसेंग	६६				२४६	
पेतवत्थु घटुकथा	११७			मद्रीय	महास्थविर	
					२३३	
					मुञ्जती	१६४

भूजति १६४, ले १६५, लाई १६४	माणवको कथामा ५८
भूमिचालवरगो ७	मध्यवा १२०, शक्ते ६४, मनिएको
भूमिविभागो १	हो ८७
मखादेव सूक्ष्मा ६६	मचल भन्ने गाउँको २०१
मखादेवसुत्तवण्णना १६	मच्छजातक १०७
मगध देशको १८१, १८४, १८५,	मचिसमनिकाय २, ६, ७, ६०
१८६, मचल भन्ने गाउँसा	मन्धाता राजा ६६
१८७	मन्धातुजातकं ६६
मगधराजा विभिसारले ६४	मनोरथपूरणीको ४१
मङ्गलसुत्तवण्णनामा १०२	महाकपिजातकमा १३६
मङ्गल पुष्करणीमा ६१	महाकस्सपिण्डपातवत्यु १०६
मघ १२७, ले सुजातालाई भन्ने	महाकाशयप १६२, १६३, लाई
२१२, भन्ने माणव यिए	१६३, १६५, ले १६३,
८१, १२०, माणव हुँ ५६,	लाई प्रभिवादन गरी १६५,
माणव भन्दये ८७, माणव	लाई भिक्षादान १६२,
यियो ६७, माणव भन्दये	लाई यस्तो जाग्यो १६५,
१२०, माणवसंग ५८,	महास्थविर १०५, १६३,
माणवका ५८, माणवले	१६५, २३३, महास्थविर-
२०३, २०६, माणवक	लाई १६४
२१२, माणवकका २०१,	महाकस्सपसुत्त १६४
माणवको घरमा २०८,	महाखन्धकं ५
माणवको विशुद्धपतलाई	महाखन्धकमा ६४
२१८, माणवको कुरा	महाखन्धकले ६
२१९, माणवकलाई	महागोवित्व २, सुत्त २, १२,
बोलाउन पठाई २०६,	सूक्ष्मा ८, ११४, सुत्त-
माणवकले २०५, २१२,	वण्णना २

महानामसुत्तं ८०	देवलोकमा २५१, फँकि-
महानिदानसूत्र ८६	सकेषष्ठि २५८, हनुमृण्ड
महानाम सूत्रले ३	२५८
महानिदानसुत्तवर्णना ८६, ९६	महामोगल्लानत्थेरस्स गाथावर्णना
महाप्रजापति गौतमीकहाँ गई १०८	८६
महाप्रजापति गौतमी स्थविरा ११०, परिनिवारण भएको कुरा ११०	महालिपञ्चवर्ष्यु ६१, ८७, ८६, २१८, अनुसार ५८
महाप्रजापति गौतमी थेरी इपदानं १०	महालिलिच्छवीले ८७
महापदान जातक १०२	महालिपञ्चसुत्तं २१८
महापदानसुत्तवर्णना ३, १८२	महालिपञ्चसुत्तं ८८
महापदान सूत्रवर्णनाले ६	महालिपञ्चवर्णना ८६
महापदान राजकुमारलाई १०२	महावग्गपालि ६
महापरिनिवानसुत्तं ७, ८८, १००	महाविस्सन्तर जातको ८३
महापरिनिवानसुत्त ११४, वर्णना ८६, वर्णनामा १०५, वर्णनाले ११५	महासमय २, सुत्तं २, ५६, सूत्रका ६५, सूत्रमा ६१, सूत्रले ७४, सुत्तवर्णनाले ७४, सुत्तवर्णनानुसार ५६
महापरिच्छब्दन १८३	महासीव स्थविरले १०४
महाफुस्स स्थविर १०५	महासीव स्थविरको आधय पाई १०४
महाब्रह्माको नाउंमा १७०	महासीहनादसुत्तं ७
महामायारेवीको ४	महासुदशंन ८६
महामौद्गल्यायन २५१, २५२, २५४, २५६, महास्थविर ११२, लाई २५६, ले २५१, २५४, २५६, २६०,	महासुकजातकं ६१ महेन्द्र स्थविरका आज्ञा सुनी ११५ महेन्द्र महास्थविर ११५, लाई ११५

[२८४]

धुद्धकालीन ब्रह्मादिवेष-२

माघ दैवपुत्र ६१, पनि भनेको ८	९६६
६१	
माघसुत्तमा ६१	यजमानसूत्र ६५, मा ६८
माघसुत्तवण्णनाले ६०	यजमानसुत्तवण्णना १६६
मातलि भन्दछन् २६३, २६८	यवकलापियसूत्र ६४
मातलि संग्राहक भन्दछन् ६५	यवकलापियसूत्र ६७
मातलि संग्राहक भन्ने ८६	रत्नसुत्तवण्णनाले १०२
मातलि संग्राहको छोरासँग १६०	राजगृहको ८४, ६६, १४७, १६२,
मातलि संग्राहकले १४१, २६१,	१७६, १८१, १८४, नगर-
२६५	तिर लाग्नुभयो १०६,
मातलि संग्राहकसँग सोध्दा १४१	गुद्धकूट पर्वतमा ६६, पूर्व-
मातलि संग्राहकलाई २६५, आम-	पट्टि १८५
व्वण गरे २६१, २६६,	राजगृह जानको निमित्त ६४
गाथाद्वारा भन्ने १४०	राजगृह पुण्डुहुँदा ६४
मिगसिङ्ग भन्ने तपस्वीको १०३	राजगृहस्थित ५०, १६६
मिथ बन १८३	राजगृहमा ६८, १०६, १६३
मिस्तक बनहरू पनि छन् ८६	राजगृह नगरमा १०७
मृगारमाता २४८	राजगृहमा पुण्डुहुँदा १४६
मृगारमाताको २४८, २५८	राजायतनकथा ५, ६३
मोरगल्लायनसंयुत्तमा ८२	राजायतन बुधमनि ५
मोर्दगल्पायन महास्थविरले २५२	राष्ट्रपाल महास्थविर २३३
य, र	रामणेयसूत्र ६५, १७४
यक्खसंयुत्तमा ७६, ८०, ८४	राहु ५५
यक्खसंयुत्तं २०, ८२, १०४,	राहु असुरेन्द्र ५६, को नाम ७४,
	ले ५६, ले समाते ५६
	राहुल स्थविर २३३
	रिस डेविडको पालि शब्दकोष १८

रोहिणियावत्यु ११०	वशण देवराजाको ध्वजा हेतु १५६
रोहितस्स ४१, ४४, (देवपुत्रो)	वशण देवराजाको ध्वजा हेत्वा १५६
४४, देवपुत्र ४१, ४२,	वशवर्ती मारको पक्षका यिए द४
४५, देवपुत्रले ४६, देव-	वस्सावलाहका देवता ६
पुत्रलाई ४६, ४८, नामहरू	वाराणशीका राजा १४८
४८, वग्गो ४४, ४५,	वाराणशीमा ६०, २१६
वर्गमा ४४, सुतं ४१,	वासव १२१, ले नमस्कार गर्नुहुन्छ
४२, ४४, सुतंमा ४५,	२६८, २७२, लाई देख्याँ
देवपुत्र सूत्रमा ४५, सुत-	२४५, लाई यसो भने
वण्णना ४६, ४७, ४८	२००, भनिएको हो ८७
छ, घ	
लुम्बिनी उद्धानमा ४	वासुदत्त देवपुत्र ५०, ले ५०
सोकन्तगमनसुतं ४५	वासुदत्तसुतं ५०
सोकपाल देवताहरूसे ६, १०२	विभज्जपालि २
संकाजाने बेला ठीक भयो ११५	विमानवत्युथटुकथा ११७
संका जानको लागि ११५	विरुद्धक २, १२
संकामा फक्नुभयो ११५	विरुपक्ष २
संकामा मुट्सीब राजाको मृत्यु	विश्वकर्मा भन्ने देवपुत्र हुन् द८
भएको ११५	विश्वकर्मालाई ६१, भनी १०६,
सतपद सूत्रमा ६७	अहाई १०८, १११,
सतपदसुतं १२२	पठाई ६६
चत्र ६१	विशाखा उपासिका हुन् २४८
चत्रमू भनिएको हो ६१	विशाखा उपासिकाहरूको पनि
चत्रमू पनि भनिएको छ ६१	२४३
	विशाखा महाउपासिका ११६

बृजि राज्यको ६	६७, ११३, १३५, १३६,
बृजिहरूको लाभ हो ६	१४२, १४३, १४४, १४६,
बृजिहरूको मुलाभ हो ६	२१७, ले यो गाथा भने
वेजयन्त रथका सारथी हुन् ८६	१४३, १४४
वेजयन्त भन्ने प्रासाद छ ८८	वेपचित्तिको अर्थ ७०
वेण्डु देवपुत्र ५३, ले ५३	वेपचित्ति ५५, ११२, को सम्मुख
वेण्डुसुत्तं ५३	६४, को वचनलाई सहेको
वेणुवनको ५०	६४, की छोरी भई ६०,
वेणुवनस्थित १४७, १६२	भन्ने रहन गएको हो ७०,
वेणुवन जम्मै ५०	मन्न थालिएको हो ५७,
वेतरणी ३७	लाई ५७, ले ५७, ६०,
वेदिपक पर्वत १८६, को १८४,	७३, ले सोधे २१८, सुत्तं
१८५, को इन्द्रशाल गुफा-	६२, ६३, ६६, सूत्र ५५,
मा १८१, मा १८६, मा	सूत्रमा ६७, का ज्वाई हुन्
शक्र देवेन्द्र १८६	५८, सुत्तवर्णना ५५,
वेदिसगिरी महाविहारमा ११५	६३, ६४
वेपचित्ति असुरेन्द्र ५५, ५६, ५७,	वेपुल्लपब्बतसुत्तं ४४
६१, ६२, ७१, १२४,	वेमानिक प्रेत १८
१३४, हुन् ८६, र शक्र	वेरोचन ७४, ७५, (सुत्तं) ७५,
देवेन्द्र ११२, यिए ७१,	असुरिन्द्रसुत्तं ७६
कहाँ ५६, का ६१, की	वेलुव गाउँमा बसिरहनुमएको
छोरी ८६, की छोरी भई	बेलामा ८३
२१७, लाई ६३, ६४,	वेलुवपण्डु १८६, वीणा १८६,
७२, १३४, लाई यसो	वीणा बजाई १६१, वीणा
भने १३४, १४२, १४४,	बजाउन याले १८८, वीणा
ले ५५, ६३, ६४, ७२,	लिई १८७, १६१

वेस्सवेण २, ६
 वैजयन्त प्रापाव १८३, २१२,
 २५४, २५६, यियो २५५,
 बाट ओल्हिंदा ११६, बाट
 ओर्लिंहंवे २६१, २६५,
 २७०, मा २५४, को यो
 रमणीयता २५५
 वैरोचन ७४, को भनाइ हो ७७,
 नामहरू ७५, र शक्र देवेन्द्र
 ७४
 वैरोचन असुरेन्द्र ७६, ले ७६,
 भन्दाठन् ७७
 वैशालीको स्थागारभित्र १०२
 वैशालीमा परिनिवाण हुनुभयो
 ११०
 वैशालीमा बसिरहनु भएका बुद-
 कहाँ ८७
 वैशालीमा भएको दुर्भिक्ष १०२
 वैथवण २, १२, देवता ६०, महा-
 राजा ६, २५५, २५६,
 महाराजाको १००, महा-
 राजा लोतापन्न हुन् ६

।

शा

शक ७६, द६, १६४, आकाशमा

जाँदैछन् १६७, आएर
 ११३, उभिइरहे २१७,
 कहाँ गई ६६, १०२, कहाँ
 गएका यिए ६६, का एक
 पुत्र हुन् १२८, का एक
 साथी हुन् ६०, की पत्नी
 भएको हुनाले ८७, को
 आसन तातेपछि १०७, को
 निश्चक बयान गर्नुहुन्छ ८७,
 को पूर्वजन्मको कुरा ६७,
 को सिहासनमा १३७,
 (सक्क) ८०, को बुद्ध-
 बन्दना २४४, को प्रश्नको
 उत्तर २१६, प्रश्न २४७,
 ले २६४, भन्दाठन् ६४,
 ६५, २६७, २७०, भएको
 हो ८७, १२१, नामक
 यक्ष ८४, नामहरू ८०,
 भएको कुरा ६६, भन्ने
 यक्ष ७६, तथा उनका
 अन्धुरहरू ८६, पनि एकै-
 जना हुन्छन् ६०, पनि
 देवताहरूसँग १०२, र
 वेपचिति ५८, र वेपचिति
 असुरेन्द्र १२४, बसेका
 ठाडे १६३, भएर उत्पन्न

【२८८】

बुद्धकालीन ब्रह्मादिवेष-२

मए २१२, को पुत्रस्वभा
पुर्णे १६८, को प्रश्न १८१,
को मनमा यस्तो लाग्यो
१६२, लाई ६०, १०३,
लाई बाँधेर त्याऊ ६७,
लाई भन्दा ५७, लाई भन्न
गए ११३, लाई लखेट्न-
याले ६१, लाई देखेपछि
२१७, ले १४, ५६, ६०,
६७, ६१, ६५, ६६, ६६,
१०३, १११, ११२, १६६,
२१७, २३०, २३१, २३८,
ले अनुमोदन गरे २५१, ले
नमस्कार गर्नुहुन्छ २६२,
ले पनि १११, ले भनेका
हुन् १०२, च्युत भएर पनि
२२७, भन्दछन् २००

शाक देवेष्ट्र १६, ५५, ५७, ५८,
६१, ७१, ७६, ८०, ८६,
९४, ९५, ९७, ९८,
१००, १०१, १०८, ११६,
११७, १२०, १२१, १२२,
१२४, १२५, १४१, १५१,
१६३, १६६, १७१, १७४,
१७६, १८३, १८४, १८६,
१९२, १९३, १९४, १९५,

प्राई ८३, ९३, ११०,
११५, १५०, एकान्तमा
बसिरहेको बेलामा ११३,
कहाँ गई १०६, कहाँ गए
१८६, का ६०, का पूर्व-
जन्मका कुरा ८७, का
समुरा ८६, की स्त्री
सुजातालाई ६१, को
१००, को ज्ञ २४३, को
भावणलाई २५७, को
(मनमा) १८२, को आयु
६०, को आसन ६१,
१०३, को आसन तातेको
पियो १०६, को आसन
तातेपछि १०७, को आस-
नमा ११३, १३७, को
आसनमा बसेका छन्
१३८, को चित्तमा १३४,
को छवजा हेर्वा १५६, को
परिचय ११७, को कुरा
६१, को धर्मविजय लाईको
पियो १४१, को सम्बन्ध-
मा ६६, को समझल्याए
६४, को पुत्रस्वभा आइपुर्णे
१६६, को पुत्र भई उत्तम
जाए १६८, द्वारा २२७,

सुखी हुन् १६२, अस्त
 हुम्लन् १६३, यिए १०१,
 १३८, गएका कुरा ६४,
 मन्दछन् ७७, ७८, बसे
 १०६, यो रहेछन् १६५,
 रहेछन् १६६, लाई १६५,
 १७१, १८५, १६१, १६३,
 २४६, २५६, २५६, २६१,
 लाई बिन्ति गरे २६५,
 लाई गाथाद्वारा भन्नुभयो
 २०१, लाई बेख्यो २३८,
 लाई प्रत्युत्तर दिई १८७,
 १६२, लाई यस्तो लाग्यो
 १८२, ले १५४, १५५,
 १६०, १६३, १६५, १६७,
 १६६, १७२, १७४, १७६,
 १७७, १८४, १८५, १८७,
 १८८, १६२, १६६, २२०,
 २२७, २३०, २३१, २३५,
 २३६, २३७, २४४, २४६,
 २४७, २४८, २४६, २५१,
 २५२, २५४, २५६, २६१,
 २६५, २६६, २७०, आए
 २४४, मन्दछन् २६२, का
 २५८, संग सोधे २५८,
 संग ६१, ११५, हुने ५८,

बस्ने नगरलाई ८८, मग-
 वान्कहाँ आएका मात्र
 होइनन् १००, र वेपचित्ति
 असुरेन्द्र १२४, र सहम्प-
 तिश्चह्या ११८, सहित
 ११०, लाई ६३, ६४,
 ७२, ८६, ११३, १२५,
 १२७, १२८, १२६, १३२,
 लाई आइरहेको बेखे ७१,
 लाई गाथाहरू भने ६४,
 लाई प्रत्युत्तर दिई १४१,
 लाई यस्तो भने १४२,
 १४३, १४४, लाई यस्तो
 भने १३८, लाई बेखिन्
 ११०, लाई बेख्युभएको छ
 के ८७, ले १३, १६, ५७,
 ५८, ६३, ७५, ८१, ९२,
 ९३, ९४, ९७, ९८, ९९,
 १०१, १०२, १०४, १०५,
 १०७, १०८, १०६, ११२,
 ११३, ११४, ११५, ११६,
 ११८, १२१, १२७, १२८,
 १३४, १४०, १४१, १४४,
 १४६, ले आफ्नो नाम
 सुनाए १३६, ले मझथाले
 १०६, ले यो गाथा भने

【२६०】

बुद्धकालीन ब्रह्माविदेव-२

१४३, १४४, ले सगी	सवकपञ्चवत्यु द३, ११२
११५	सवकपञ्चह १०१
शकदेवानमिन्द्रले १४	सवकपञ्चसुत्तं द१, द२, ६६,
शकदेवराज २१३, लाई भनी २१५	१७६, १८१
अद्वा ६०	सवकपञ्चसुत्तमा ६६
आवस्तीको ७४, जेतवनमा ११८	सवकपञ्चसूत्र ६०, मा ११६
आवस्तीस्थित १२७, १६०, २४८	सवकपञ्चसुत्तवण्णना द६, ६०,
आवस्तीमा २८, ५३, ६३, ६७,	१८१, १८३, १८५, १८२,
७१, गई ६५, सुखा	१८७, २३५, २४५, मा
परेको विधो १०७	१०४, ले ११६, २१८
शिखंडी १६०	सवकपञ्च द३
शीलवती १०३, राजकुमारीलाई	सवकपञ्चसुत्तं द२
१०३	सवकवन्दनासुत्तं द१
श्री ६०	सवकसुत्तं द०, द१, द२, ११२
	सवकसंयुत्तं ५५, ५७, ५८, ६१,
	६३, ६७, ७१, ७६, द०,
सवक द०, (शक) को कुरा द१	८६, १०, ६५, ११८,
सवकचचवगो द३	१२०, १२४, १३४, १४७,
सवकचचकारीसुत्तं द२	१६०, १६६, १२७, २६१,
सवकदेवराजवत्यु द३, १०१	२६५, २६६, मा ६२,
सवकनामकित्तन द१	७५, द१, द२, द८, ६५,
सवकनामसुत्तं ७६, द०, द१,	६६, ले ५५, द१
द२, द४, १२०, २६६	सवकुदानसूत्र १०६
सवकनाम सूत्रमा द७, ६७	सवकुदानसुत्तं १६२
सवकनामसुत्तवण्णना द४, ले ७६	सवकुदानसुत्तवण्णना १६२, १६४,
	१६६, १६७

सद्को ८६	७२, सुत्तवण्णनाले ५८,
सह्याङ्गपतिसूत्रमा ३, ७	७२
सह्येयक पर्वतमा १००	समन्तपासादिका ६३, ११५
सह्यभेदव्यवन्धमा १३६	समापत्तिमूलक सबकच्चसुत्तं ८२
सह्यभेदव्यवन्धकं ८०	समुद्रक्षुत्तं ६७
सह्यवन्दनासुत्तं ८२, २६५	समुद्रक्षुत्त अनुमार ५६
सह्यवन्दनासूत्र ११६	समुद्रक्षुत्तवण्णना ५७, ७०
सच्चक निगण्ठ ११७, ले ११६	सललागार १८४, १६४, ला १६४
सन्ति के निदान ६३	सलायतनसंयुत्तं ४५, १७६
सत्तिसुत्तवण्णना ५१	सलायतनसंयुत्तमा ६४, ८१
सत्थारवन्दनासुत्तं ८२, २६१	सहम्पति ब्रह्मासौग ६५
सत्थारवन्दनासूत्र ११६	सहम्पति ब्रह्मा सहित १०५
सनङ्कुमार ब्रह्मा भन्वछन् ८	सहत्राक्ष ८७, १२१
सम्पसादनीयसुत्तवण्णना ६०, ले ११२	साकिया ८०
सम्बर असुरेन्द्र ७०, कहाँ गई ६७,	साधीन जातकं ६६
७०, को अगाडि ६६, को अगाडि प्रकट भए ६७,	साधीन राजा ६६
नक्षमा गए झं ७३, लाई ६६	सामञ्जफलसुत्तवण्णना १०५
सम्बरको मनमा शान्ति भएन ५७	सारात्थपकासिनीले ७०
सम्बरलाई ५७	सारिपुत्र महास्थविर १११, २३३,
सम्बरले ५७	झं २३३, परिनिवरण हुनु-
सम्बर भन्वछन् ६८	भएको कुरा १११
सम्बरिमाया ७३, सुत्तं ७१, सुत्तले ७३, सुत्तवण्णना ७१,	सारिपुत्र र महामोद्गल्यायन २५१
	सालेष्यक सूत्रमा ७
	सिद्धार्थं राजकुमारले ३, ६१, ६२
	सिद्धार्थं कुमारको जन्म हुँदा ४

सिद्धार्थं कुमारलाई प्रलंकृत गरे	राखी २०६, मन्ने शाला
६१	उत्पन्न भयो २१३, मन्ने
सिद्धिलीवन छ ३७	सभागृह छ दद, सप्तमा
सिद्धिलीवन संगसंगे ३७	१२, १३, ६४, १५४,
सिमलको वनमा १४१	१६०, १६१, सप्तमा
सुखबार्गमा ८३	मकहाँ त्याउन् ६३, सप्ता-
सुख आमणेरको ५	गृह १८३, सप्तमा४३,
सुजम्पति भनिएको हो ८७, १२१	११३, ११४, सप्तमा
सुजम्पति देवराज २६८, २७२	उपस्थित यिए १६६,
सुजा ५८, ८८, १६३, मन्ने प्रसुर-	देवसप्तमा २१३, ले
कन्या १२१, संग प्राई	२०६, २१०, ले दिइनन्
१०६, वा सुजाता ८७	२१०
सुजाता ५८, ८८, १६३, २०८,	सुधापोजन जातक ८६
२१४, प्रसुरकन्याले ६०,	सुनेत ६६
कहाँ जन्मेकी रहिछन् ६०,	सुप्पबुद्धकुट्टीवत्यु १०७
कहाँ गएको थिए २१४,	सुप्पतिटु नामक न्यग्रोध वृक्षमा
लाई १६४, १६५, लाई	६६
बोलाई १०६, लाई लिई	सुप्रबुद्ध १४६, १५०
६१, ले ६१, ६२, २१२	सुप्रबुद्ध कुष्ठी १४६, १५०, को
सुदर्शा ब्रह्मलोकमा २४३	मन १४६, को मृत्यु १५०,
सुदर्शा ब्रह्मलोकमा २४३	ले १५०
सुविभ मिक्तुले ६	सुप्रबुद्ध देवपुत्र १५०
सुधम्मा ५८, ८८	सुप्रबुद्ध भन्ने एक कुष्ठी १०७
सुधम्मा २०८, २१२, २१४, का	सुप्पबुद्धकुट्टिसुत्त १४७
घरमा २१०, को घरमा	सुप्पबुद्धकुट्टिसुत्तवण्णवना ५५०
गई २१०, को घरमा	

सुमाक्षमारधीतयेरोगाथटुकथामा	सुसीम देवपुत्रले विलम्ब गरे १३३
१०८	सुसीम देवपुत्रलाई ६७, काम
सुमासितजयसुत्तं ११३, १४२	अहाए १३२
सुमङ्गलविलासिनी २६, ११६, ले	सुसीमसुत्तं ८६, १३२
२०१	सुसीम सूत्रमा ६७
सुमन आमणेर ११५	सुसीमसुत्तवण्णना ६०, १३२
सुरियसुत्तं ५६	सूर्यदेवपुत्र २०३
सुरिय सूत्रमा ६७, ६६	सेषियसुत्तं ८०
सुविर देवपुत्र ८६, लाई ६७, लाई	सेनानी भन्ने एक परिवारको छोरी
आमन्त्रण गरे १२७,	६२
१२८, १२९, लाई काम	सोण महास्थविर २३३
अहाए १२७, लाई गाथा-	संग्राहकले ६४
द्वारा भने १२६, ले	संयुतनिकाय ५५, ५६, ६१
१२८, ले केही विलम्ब	
गरे १२७, १२९	क्ष
सुवीरसुत्तं ८६, १२७	
सुवीरसुत्तवण्णना ८६, १२८	क्षेमा स्थविराको कुरा ११०
सुसीम देवपुत्र चाहि ६०	क्षेमा स्थविरा भगवान् सेंग भेटनको
सुसीम जस्ता देवपुत्रहरू छन् ८६	निमित्त ११०

शब्दावली

अ

अश्वणी हुनुभएका ११६
 अकास्तिक छ १५७
 अकुशल धर्महरू घट्ठन् २२५,
 २२६, २२८, २२९, २३०,
 २३२, २३३
 अकुशल धर्महरू बद्धत्तन् २२५,
 २२८, २३०, २३२
 अर्को प्रश्न सोध्ये २२७, २३०,
 २३५
 अखधातु ११५, सध्ये ११५
 अग्रधावकहृलाई अपवाद गरेको
 फल स्वरूप १३६
 अङ्गारको पहाडमा २६
 अघि अधिसरी दान विन्धे १२१
 अधिसरी दानदिने १२१
 अघि मनुष्य छोदा ८७
 अचल अद्वा १५१

अलिछ तथा अनुदधमी भई १२६,
 १३०
 अष्टमीको दिनमा ११
 अष्टमी हो १३, १५, १६, १७
 अष्टशील पालन गरी १५
 अष्टाङ्ग सम्पद भई १४, १५
 अठार धातुहरूलाई २४६
 अन्तर्धान भई ६७, ६८, १८६,
 २५२
 अन्तर्धान भए २५१
 अत्यन्त निष्ठा २३६, वान् २३६,
 २५१, २५७, २५९
 अत्यन्त पर्यवशान भई २५७, २५९
 अत्यन्त पर्यवशान हृच्छन् के २३६
 अत्यन्त बहुचारी २३६, २५१,
 २५६, २५७
 अत्यन्त योगक्षेमी २३६, २५१,
 २५६, २५७

अनितम वस्त्रालङ्घार हुनेछ ६१	अपवाह गर्दा खुन पाप साग्ने हो
अर्थसंहित नै हुनेछ २०१	१३५
अदण्ड २१६	अपाय बुर्गति विनिपातमा उत्पन्न
अदरिद्र भन्दछन् १५२	सए २६
अदिशावान २२६	अपायभूमि १
अँध्यारोपन १६३	अपाय नीच २३७
अनर्थसंहित हुने छ ठेंन २०१	अप्रियको कारणद्वारा २२१
अनागामी भई ११६	अब उप्रान्त खुने गर्नुपर्ने ठेंन २५७
अनागामी फलको कुरा १४८	अपय-दान माण्डन् ६८
अनागामी फल प्राप्त गरी १६७	अपयदान मागो ६७
अनागामी भए १६६	अपय विश्व ६८
अनागामीरिकहरू प्रति २६६	अपय भाग्न गए ५७
अनित्यानुपश्ची २५०, भई विहार गर्छ २५७	अपय माने हासीलाई ६६
अनुमोदन गरेका हुन् २५२	अभिनन्दन १७७, १८०
अनुपम हुनुहुन्छ १५६	अभिष्यायुक्त संकल्प २३४
अनुमोदन गरी २३०, २३७	अभिनन्दन गर्छ १७८
अनुमोदन गरे २२७, २३०, २३७	अभिनन्दन र अनुमोदन गरी २५१
अनुशासन गर्दै द५	अभिरूपतर १३८
अनुशासन नगर द४	अभिवादन गरी १६३, २५६
अनुशासन गर्नु ठीक छैन द४	अभिवादन गरिबेझ १६२
अनेक विचारधाराका २३५	अभिवादन तथा प्रदक्षिणा गरी २५१
अनेक स्वभाव २३५, २३६	अभिनिवेस गर्नु योग्य ठेंन २४६,
अपराधी चोर हुन् २०४	२५०, २५७, २५९
अपराधी चोर भनी समातो लगे २०५	अभिवृद्धि हेने नसक्ने २२०
	अभिसंस्कार भार १५

अभिसंस्कार लोकलाई ४६	मनेको होइन २०
अभिज्ञात गरी २५०	अरूपावचर १, भूमि १
अभिज्ञान २५०, को निमित्त २३६	अवितर्क र अविचार २२५
अभिज्ञालाभि २४०	अविनिपाती २३८
अभासत्यहरूका साथ १६२	अवीतद्वेषी १४, १५६
अभासत्यहरू सहित १६४, १६५	अवीतरागी १४, १५६
अभानुषीय विशुद्ध दिव्यवक्षुले २८	अवीतमोही १४, १५६
अभानुषीय विशुद्ध दिव्यधोतद्वारा १६७	अवीचि महानरक हो ३५
अरण्य चैत्य १७५	अवंत २१६
अरण्यमा १५८, बस्ने १५६, बसि- रहेको बेलामा ११२	अशत्रुक २१६
अरहत् क्षीणालबी १४	अशुर शरीर घट्नेछन् १३
अरहन्तहरूलाई नमस्कार गर्नु २६३	अशुर शरीर बढ्नेछन् १२
अरहत्कलसमापति १६२	अप्सराहरूक बस्तुल २५५
अरहत्व प्राप्त गरे १०४, १०५	अप्सराहरू देखाउनु भएको कुरात १००
अरहत्व पाउन सकेनन् १०४	अप्सराहरूले दिनत्याएको मिथा १०६
अरहन्तहरूको सेवा नगर्ने २६	असुर-ओज २३६
अरहन्तहरू विहार गर्नेन् १७५	असुरक्या द७, ले १६३
अरहन्त हुन्हुँछ १५६	असुरकहाँ गई ५७
अरहन्त सेवा नगर्ने २२	असुरकी ढोरी भएकी हुनाले ६१
अरहन्त सम्यक्सम्बुद्ध १६५	असुरको घरमा ६०
अरहन्तलाई धर्म भर्म १८८	असुरपुरमै फक्केर गए १४१
अरुले नपाए हुन्यो २२१	असुरपुरमा मकहाँ त्याङ ६३
अरु श्रमण ब्राह्मणहरूकाट सुनेर	असुर भवनका ७०
	असुर भन्ने रहनगयो १२८

असुर भन्ने नाम रहन गएको हो	जिते १४०, ले लखेटे
१२८	१४०, ले हमला गरेका
असुरा १२८	यिए १२७, ले हमला
असुरहरू ५५, ५६, ६०, ७०,	गर्वेचन १३२, संग सोध्या
१२८, अधार्मिक छन् ६७,	५७, संग सोधि ७२
का प्रसुख ५७, ६२, का	असेवनीय २२४, २२५, २२६,
बीच ५५, २१७, को	२२८, २२६, २३१, ३
युद्धमा ६७, को संप्राममा	२२६, २३०, २३३, २३४
५५, को समूहको एक	भर्हिसक २१६
छेउमा ६०, चुप लागेर	अहोदान १०६, परमदान १६७
बसे १४४, १४६, बेवता-	अज्ञानी ह्वौ ६४
माथि हमला गर्वेचन्	आ
१२६, पराजित भए ६४,	
२३६, ने पराजित भएका	
यिए ५५, भयेका ५५,	आइरहनु भएको देखे २५२
मध्येमा ५५, मध्ये जेठा	आकाशबाट ११०
यिए ५६, बाट भय उत्पन्न	आकाशमा गई १६७
हुन सबै ६७, भेला गरी	आकाशतिर फाले ६२
६०, लाई आमन्दण गरे	आकाशमा जान सक्ने ४७
६३, लाई भेला गराए	आकाशमार्गबाट आएकी यिष्ठन्
२१७, लाई यस्तो लाग्यो	११०
१४१, लाई लखेट ६७,	आकाशबाट ओलिनथाले १७१
१२७, १२८, १२६, १३२,	आक्रोश गर्दैन् ६४
ले ६१, ७२, २१७, ले	आक्रोश र निनदा गर्दथे ६४
अनुमोदन गरे १४३,	आगो जलिरहेका नरक ३७
१४४, ले जितो ६३, ले	आगो ताप्न आए २०२

[२६८]

बुद्धकालीन भग्नाविदेव-२

आगो बालिदिए २०२	आरक्षा ५, गरेका थिए ४, परेको कुरा ५
आगो बाली विएको कुरा ६३	आलिङ्गन गर १८९
आठ कार्षपण २०६	आलोकित पारो ५०
आठगुणका कुरा १६१	आवाज २५२
आठौं बिहानको बिहान पछ ६३	आवास ८७, दान दिन्ये १२१
आठौं हस्तामा ५	आवास-मात्सर्य २२०
आतत २५२	आसत्ता छ १८८
आतत २५३	आसत्त थिए १६०
आततविततं २५२, २५३	आसत्ता थिइन् १६०
आम्बानी हुन्थ्यो २०४	आसनबाट हटाउन सकिने छ १३८
आविष्ट हुँदै छ १८६	आसनबाट हटाउन सकिने छैन १३८
आफ्नो र अर्काको ६६	आसन तातेको बेखेर १०३
आपनो परिषद्लाई १२८	आषाढ पूर्णिमाको मध्यरातमा ६२
आपको रुखनिर १११	आह्वान गर्न योग्य छन् १५७
आफैलाई म निग्रह गर्नुं १३७	
आमा-बाबुलाई भरण पोषण गर्नुन् १२२	इ. ६
आमा-बाबुहरूको पोषण गर्नु १२१	इच्छा २२२
आमाको कोखमा शयन गर्ने २६६	इष्ट १७६, १७७, १७८, १७९
आमाको सेवा नगर्ने २६	इन्द्रियसंयमको निमित्त २३०
आयंधर्ममा प्रमादी हुश्नन् ४०	इन्द्रियसंबर २३०, २३६
आयंहरूको अपवाद गर्ने २६	ईर्ष्या १४८, २१६, २२०, को
आयंहरूको अपवाद नगर्ने २६	कारण २२०, गर्छ २२१,
आयुसंस्कारलाई छाडिदिनु भएपछि १००	मात्सर्य २३६, मात्सर्य
आयु क्षीण भई १८२	

हुन्छ २२१, २२२, मात्सर्यं	मयो १६७, प्रकट गरेको
हुंदैन २२०, मात्सर्यको	हुन् १६७
कारण २२०, मात्सर्यं	उपदेश गनुं उचित छैन ७६
संयोजनद्वारा २१६,	उत्पन्न भएको २८
मात्सर्यं हुंदैन २२२, र	उत्पन्न पनि हुइन्न ४६
अप्रिय २२१, र मात्सर्यं	उपनिषथयसम्पत्ति देखुभई १८४
हुन्छ २२१	उपनिषथयसम्पत्ति छैन १८४
उ, ऊ, औ	उपशमलाभी २४०

उच्च र नीच २३७	उपादान पनि हुन् १७६, १८०
उच्च र अच्च २३७	उपादान (=ऊप-उपादान) हुन्छ १७७, (=शब्द-उपादान)
उच्चनीच २३७	१७७, (=रस-उपादान)
उच्चावच २३७	१७८, (=स्पर्श-उपादान)
उच्चस्तभई ७०	१७८, (=घर्म-उपादान)
उच्चस्त भए ७०	१७८
उत्तरतिर भागेर जाँदा १४१	उपासकलाई नमस्कार छ ८२
उत्तरदिन नसकेपछि २३८	उपासना गरी १६८
उत्तर दिशामा २	उपासिका यिइन् १६७
उत्तर विशाका वेस्सवण १२	उपासिका भएकी यिए १६७
उत्तम देवताहरू ६	उपेक्षा २२४, २२६, २३६
उस्तै कल पाउँछ ६६	उपासकलाई नमस्कार छ २६६
उद्घमी १३१	उपासकहरू हुन् २७१
उदान १६५, २४६, प्रकट गर्दे १६७, प्रकट गरेको	उद्देश नपार्ने २५६
आवाज १६७, प्रकट गर्नु-	उद्देश भएको २५६

[३००]

बुद्धकालीन महाविवेच-२

उपेक्षा पनि दुइ प्रकारका छन्	ए, ओ, औ, अं
२२६	
उपोसथको पञ्चों दिनमा ११	एक छेउमा उभिए २५६
उपोसथ व्रत १३, १४, गरी ११,	एक छेउमा बसे २५४
१२, पालन गर १५,	एकशय आठ २२३
पालन गर्नु योग्य छ १४,	१०८ प्रकारका तृष्णाहरू २२३
१५, पालन गरेमा १४,	एकन्तठन्दा २३५
को गुणलाई जानी १४,	एकन्तसीला २३५
बसी १३	एक मत २३५
उपोसथ शील पालन गर १४	एकसट्टी भ्रहन्तहरू भएपछि ६४
उपोसथ शील पालन गर्छन् १४	एक समयमा दुइजना बुद्ध दुम्भन् ६०
उम्मट्टी ५१	एक साथमा हिडछन् १२४
ऊँठ हो ६४	एकन्तवादा २३५
ऋचुप्रतिपन्न छन् १५७	एकान्त निवेदलाभी २४०
ऋद्धि अभिसंस्करण गर्नुभयो २५६	एकांशपारी १३८
ऋद्धिको प्रभाव ४१	एक अवशान २३५, हुम २३५
ऋद्धि सम्पन्न ४२	एक इच्छा २३५
ऋषि थिए ४१	एकेजना मात्र बुद्ध दुम्भन् ६०
ऋषिहरू ५६, ६७, ११२, १२४,	एक मत २३५
को मनमा ६७, भन्दछन्	एक विचारका दुइ मानिस २३५
६८, लाई अनावर गर्दै	एक शील २३५
गए १२५, ले ६७, ६६,	एक समयमा दुइजना ११२
७१, १२५, ले सरायेको	ओठहरू पनि डढाउँछ ३८
कारणले ५७, सम्बरकहाँ	ओपधिक पुण्य १६६, १७०
गई ६८	ओमट्टी ५१

ओषधी गर्नको निमित्त ५७	कल्याणकार्यं गरिनस् २३, २४,
अंकुशले ३८	३०, ३१, ३२, ३३, ३४
क, का	कल्याणधर्मी १२५
स्कन्ध भार १५	कसरी तृष्णाकथय हुनसक्छ ६६
कटु २६, ३५, ३६, ३७	कसरी मिक्षु तृष्णाकथय बिमुक्त हुन्छ
कण्ठपञ्चक बन्धन ६३, ले बाँधी	२४८
५५, ६३, ६४	कसंसेंग सुनेर बताएको होइन १६
कणिका २०६, २१०, दिहन	कसाँडीबाट भात पस्की १६३
२११, दिनुहोस २१०,	कहाँ दान दिनु ठीक होला ६५
मनि प्रक्षरहरू देखी २११,	कहाँ दान दिनु महत्कलदायी हुन्छ
को निमित्त २०६, को	१६६, १७१
प्रभावले २१३, को मनि	कहाँ निरुद्ध हुन्छन् ६
२१०, को रुखको काठ	कहिले झगडा ६१
२०६	कहिल्ये भयले नल्लोङ्स् ६६
कल्पना हुन् २३४	कहिले भेलमिलाप हुन्ययो ६१
कल्पवृक्षमा १८	काँका २१६, हरू ६०, हरू राखी
कर्मानुसार गहरहेका २८	२१६
कराउदै शयनासनबाट उठे ७०	काँके बूढोले २१७
कराएको प्रावाजद्वारा ७०	काँको बेच्नेको भेष लिई ६०
कराहीमा हाल्छन् २६	काँको देऊ २१६
कलह पंदा हुन्छ १४६	काँको लेऊ २१६
कलंक लागदा ६	काखीबाट पसिना निस्केको १८२
कल्याणकार्यं गर्नुपछं ३०, ३१,	काँडा २३७, भएको ३७
३२	कान्त १७६, १७८, १७९
	कान काटेको ३२

कामद्वारा जानुपर्ने शब्द २३१	कायसुचरित २६
कामकाज १६३, १६४, मा व्यस्त थिए १६३, नगरी १२६, नगरिकन जहाँ सुख हुन्छ १३०	कायविज्ञेय स्पश्चहरू १७८, १७९ कायिक प्राचरण २२८, २२९, २३६, लाई २२९
कामगुणिक चित्तलाई १६६	कि, की, कु, कू, कृ
कामराग छाड्न स्मृतिमान हुनुपर्छ ५०	किरिया खाऊ त १३५ किरिया खाएको हो १३६ क्रीडाको निमित्त २४६
कामसिद्ध हुने जुन दिशा हो १२६	कुकुरले टोक्न लगाएको ३३ कुरुचन लगाऊ २०६
काम सफल पारेमा ७७	कुण्ठी १४८, लाई १४९
काम सम्बन्धी १६०	कुद्दसंग प्रतिक्रोध गर्छ ६६
काम सफल गरेमा ७७	कुन भूमि रमणीय हुन्छ ६५
काम सफल नहुनुअजेलसम्म ७७	कुन भूमि रमणीय छ १७४
काम सफल पारेमा नै शोभा दिनछ ७७	कुनै काम नगरी १३१ कुम्भकारपुत्री २१७
कामसुगतिभूमि १	कुम्भकारकी छोरी भई जन्मी २१६ कुम्भकारकी छोरीले २१६
कामावचर १	कुम्भकारको घरमा देखो २१६ कुम्भलेको छोरी भई जन्मी ५६
कामूपसंहित १७६, १७७, १७८, १७९	कुराकानी गर्नुमा ६ कुल-मात्सर्य २२०
कायदुश्रिरित २६, गर्छ २२	कुशल धर्महरू घट्दछन् २२५, २२६, २२८, २२९, २३०,
काय, वचन र मनद्वारा २४, कल्याणकार्य गर्दै २५	
कायविज्ञेय स्पश्च २३२, २३३	
कायसमाचार २२८	
कायानुपर्यो भावनामा भन विई १०५	

२३२	के हेतु के प्रत्यय हो ? १७६
कुशल घर्महरु बद्दिष्ठन् २२५, २२६, २२८, २२९, २३०, २३२, २३३	कोठासा २५१, मर्वेनन् २६८ कोठाको दायां बायां २५१ कोठाहरूमा २५५
कुहिना ३३	कोदालो २०२
कूटागारहरु बनाउन लगाएका कुरा १०६	क्रोध आएमा १२२ क्रोध नगर्नु १२२
कृष्ण १३६, हुँवा जुन पाप साम्ने हो १३५	क्रोधमक्ष १३८, यक्ष हुनसक्छ १३८, यक्ष थिए त्यहाँ गए
कृपण १४७, १४८	क्रोधलाई छेदन गर्नाले १७३ क्रोध बस्न सबैदेव १३६ क्रोधलाई जित १६०
के को गाहो लाभ्नु नि २३८	क्रोधले जितन नदेऊ ११४, १६१
के छेदन गनले सुखपूर्वक निदा- उँठ ? १७२	क्रोधलाई बशमा राख ११३, १५४ क्रोधी भई १३६
के छेदन गनले शोक हुन्न १७२	क्रोधीमाथि प्रति क्रोध नगर ११४, १६१
केलाई छेदन गर्दा सुख हुँठ १७२	क्रोधीसँग प्रति क्रोध गर्द १४६
केलाई छेदन गर्दा सुखपूर्वक निदा- उन सकिन्छ ६५	कोरले पिटेको ३२
केश काटी ६२	
केश पाकेको ३१	ख
केश फुलेको २३	
केश भुइमा नखसीस् ६२	खड्ग भर्कलाई विई १२५
केही वेपचिति नामहरु ६२	खण्ड २५४
केही प्राणीहरु १७६, १७७, १८०	खरो २६, ३५, ३६, ३७

[३०४]

बुद्धकालीन ब्रह्माविदेव-२

खान ४७, पान ४१, ६३	गन्ध १२५, १२६
खाट्मा पलटेर सुन्नु भएन २३४	गन्धर्व लोकमा उत्पन्न भएका १६६
खाट्मा लेटी सुन्नु भएन २३३	गन्धर्व लोकमा पुग्नसक्ने कुरा
खाट्मा लेटेर नसुत्ते २३४	१६७
खसात्तन लगाए १२८	गन्धर्वकायमा उत्पन्न हनुमयो १६६
खिज्ज हुनथाले १३८	गन्धर्व देवपुत्रहरूले सोचे १६७
खुम्चेको बाहुलाई पसाँछ ६७, ६६, १८६	गन्धर्वदेखि तल ३३
खुम्चेको बाहुलाई पसानै २५२, २५७	गन्धर्वराजाकी छोरी १६०
खुद्गाको झाँलाले २५६	गन्धर्व देवराजा १८८
खुद्गा काटेको ३२	गन्धर्वहरूको अस्तित्वन गाँठ १७७
खुद्गा धुनथाले १०४	गधाहा ह्लौ ६४
खुद्गा धुनपन्यो १०४	गर्नुपनै गरिसके २५७
खुद्गा धुन उनीहरू आए १०४	गर्नुपनै गरिसकेका १४, १५
खुद्गा धुन लाग्नु भएको छ १०४	गर्भधारण गरेको बेलामा ३
खुद्गा धोएका यिएनन् १०४	गमनद्वारा लोकको अन्त्यसम्म ४६
खुद्गा समाती २६	गरीब १०६, १६६, हुन्छौ १६६
खूर्पा २०२	गरीबको पुण्य छलेर लियो १६६
ग	
गजुरको कर्णिका राखी २१०	गरीबको भेष लिई १६४
गण्डपान १२८	गरीबको भेष छारण गरी १६४
ग्रन्थीहरू प्रहीण भएका ८४	गरीबको संग्रह गर्न चाहनुहुन्यो १६५
	गरीबलाई ने संग्रह गर्नेछ १०६
	गरीबले पनि त पुण्य गर्नुपाँ १६६
	गरीबहरूको टोलमा गई १६४
	गरीबहरू बस्ने टोलमा १६५
	गरीबहरूलाई संग्रह गर्नुपाँ १६४

गरीबहस्ताई संग्रह गर्ने विचार
लिई १६५

अ

- | | |
|---|--|
| गल् २०२ | घण २५३ |
| गहमरी आँसु पारे १०४ | घनधोर वर्षादि गराई १०७ |
| गाउँमा घुमे ६० | घरका ठूलाबडाहस्तको पनि सेवा
नगर्ने हो २२ |
| गाउँमा गई २०१ | घरको बीचमा २८ |
| गाउँको प्रमुख २०५ | घरभित्र परेको २८ |
| गाउँको प्रधानले २०४ | घर कर्काउनको निपत्ति १०८ |
| गाइले मारेको थियो १५० | घ्राणविज्ञेय गन्ध २३१, २३२, हक्क
१७७, १७८ |
| गाइले हानी १५० | घाममा तप्त भएको १८८ |
| गाहो लाग्दैन भने २३८ | घीटी पनि छढाउँछ ३८ |
| गीत १६०, गाउँदै ६४, को स्वर
१६०, को स्वरसंग मिल्दछ | घिज १०३ |
| १६०, पनि गाउँनयाले | घुँडा टेकी ११३ |
| १८८, पनि सुनाएँ १६१ | घुँडासा ३३ |
| गुन्दीले छोपी २०६ | घुँडाले पृथ्वीमा टेकी १३८ |
| गुफा १८१ | घ्यू १७१ |
| गुहुको नरक छ ३६ | घंटोमा भर्न् २६८ |
| गुहु खाई १०१ | |
| गुहुत्याग गरी ६२ | |
| गोक्ताई लखेटेर विट्ने झं ६५ | चक्रवाड ४१, को अन्तःसम्म ४२ |
| गौतम-घर्म १६६ | चंकमण स्थल बनाइदिएका थिए
१११ |
| घैतम भावक थिए १६८ | चतुर्दशी १३, को दिनमा ११ |

अ

[३०६]

बुद्धकालीन भृत्यादिवेष-२

चतुर्महाभूत युक्त शरीरमे ४८	चिकित्सा गर्नेछ ७२
चतुर्लोकपाल देवताहरू ६	चिकित्सा गर्नेलाई ६६
चन्द्रमा ज्ये ११६	चित्त विक्षिप्त हुनथाल्यो ५७, ७०
चप्पल फुकाली १२५	चितामाथि आकाशमा बसी १७१
चप्पल लगाई १२४	चित्तमा डाह हुने २१६
चर्च ३६	चौबर धुनै६४
चराचुरङ्गीहरू १४१	चौबर पहिरी १६३
चक्षुविज्ञेय रूप २३०, २३२, हरू १७६, १७६	चौबर सुकाउन ६४
चक्षुद्वारा जान्नुपर्ने रूप २३०	चुगली लगाइविनुपन्थो २०४
च्याती ३८	चयुत भई २२७, २४०
चातुर्दसि १६	चयुत हुन्छ २२७
चार दोबाटोको एक थेउमा २०८	चयुत भएको २८
चार दोबाटाहरूमा २०७	चुक्ली लगाएको २०७, होलान् २०७
चारजना भार्याहरू थिए २०८	चुप्ली लगाउने द्वारेलाई २०७
चारजना स्त्रीहरू थिए ५८	चैत्य १७५
चार दिशाका १२	चोर मनी समाती लैजाँदा २०८
चार देवताहरू हुन् १२	चोर ह्वौ ६४, २०५
चार प्रकारका ध्यानीहरू बारेका कुरा ८३	चोर ह्वौ घने २०६, २०७
चार फलमा पुगेका १७०	चोरहरू देखदछ २०४
चार भूमिहरू छन् १	चोरलाई समाती ३२
चार मार्गमा लागेका १७०	चौतारी बनाई २०१
चारं दिशामा ४	चौतारा बनाए २१२
चारं सत्यहरू ४८	चौतारामा बसी २०५
चिकित्सा गर ७१	चौथो देवदूत ३२, को सम्बन्धमा ३२, को सम्बन्धमा कुरा

सोधी ३४

ज, झ

छ

छिडिले पिटेको ३२
 छन्द २२२, २३६, (इच्छा) भए-
 मा प्रियाप्रिय हुन्छ २२२,
 (इच्छा=तुष्णा) हुन्छ
 २२३, (इच्छा) पाँच
 प्रकारका छन् २२२, को
 उत्पत्तिले २२२, को
 कारण २२२, को प्रभावले
 प्रियाप्रिय हुन्छ २२२, को
 समुदयले २२२
 छलेर दान विएको कुरा १६७
 छाता ग्रोडो १२४
 छाता क्षिकी १२५
 छाती पनि डढाइदिन्छ ३८
 छाती पनि ढढाउँछ ३८
 छाला ३६, मा टोक्छन् ३६,
 निकाली ३३, निकालेको
 ३३
 छुरा जस्तो ३७
 छुत्याहा कुरालाई छाडी १२३
 छोरीहक छन् ६०

जङ्गल १७५
 जंघामा प्रमत्तछु १८८
 जटिल तपस्वीहरू ६४
 जटिलहरूलाई दमन गरौ ६४
 जड शकले लग्यो २१८
 जड शकलाई २१७
 जति जति वर्यस्त्रिशका वेवताहरू
 १३८, कराउनथाले १३७
 जस्तो गर्छ उस्तं पाउँछ ६७
 जस्तो बिऊ रोप्छ ६६
 जन्मस्थान १११
 जन्मबाट बचन सविदन ३०
 जन्मिने स्वभावको हुँ ३०
 जन्मेको कोठामा बसिरहनु भएको
 यियो १११
 जन्मभूमि ने सुख लाग्छ २१५
 जन्म क्षेत्र मध्यो २५०, २५७
 जय र पराजय हुन्छ २३६
 जरा १६, स्वभावको हुँ ३१
 जवलित हुँदैछ १८६
 जहाँ च्युत हुइन्न ४६
 जहाँ जन्मिन्न ४६
 जहाँ जन्म मरण हुन्न ४२
 जहाँ न जन्मिन्छ ४६

जहाँ पञ्चस्कन्ध हुन्छ ४३	१११
जहाँ पञ्चस्कन्ध हुन्छ ४३	जेठापाकाहरूलाई १२३
जहाँ बुढो होइन्न ४६	जेठा हुन् ५५
जहाँ सृत्यु हुन्न ४६	झगडा छिनि दिनको निमित्त १०६
ज्वाइ भएका थिए ६१	झगडा पंचा हुन्छ १४६
ज्वाइ र समुरा हुन् ५८	झगडा भएको कुरा सुनेर ५६
जाँच बुझ बिना २०५	झण्डा २१२, भएको दद
जाति १६, जरा १७	झाडा पिसाव नगरिकन ४७
जिश्वोद्वारा जान्नुपर्ने स्पश्च २३१	झुत्रो चीबर पहिरी १४८
जिह्वाविज्ञेय रस २३१, २३२	झुपडीको दंलोनिर उभिनु भयो
ज्वालू ७३, वा मन्त्र ७२	१०६
ज्वालूगर ७३	झुपडी बनाई १०६
ज्वाला निस्की ३५	झूटो कुरा गर्दा १३५
ज्वाला निस्किरहेको २६, भूमि २७	झूटो कुराको सुखबात् १३५
जिरिङ्ग लागेमा १५५, १५६	
जिरिङ्ग हुने १५५, १५६, छन्त १५६, हो १५७	ट, ठ, ड, ढ
जिह्वाविज्ञेय रसहरू १७७, १७८	टाउको काटेको ३३
जीवनभर १२१, १२२	टाउको उचाली हेरे अस्तो गरी
जीविका हुन सक्दैन १३१	१०६
जुत्ता फुकाली गएको कुरा ११२	टार्दवेखि २५२
जुत्ता लगाई गएको ११२	टोबछन् ३६
जे बाह्यलो त्यो मसेंग सोध २०१	ठूलाबडाहरूको सेवा नगर्ने २६
जेठापाकाहरूको सेवा ११, १२, गरी १३	ठेलागाडामा २१६
जेठापाकाहरूलाई सम्मान गर्नु	डराइ ६५
	ठल बनाइरहेको ५

इंगा राखिदिएको ६४, कुरा ६४	तीनशय (३००) योजन प्रगतो २१२
त, थ	तीव्र २६, ३५, ३६, ३७
तपस्या भङ्ग गनं लगाएका कुरा १०३	तीरणपरिज्ञा २५०
तरकारीहरू १६५	तीस वर्षपछि १०४
तदण शक्त्व साम गरी १०१	तीस वर्ष बीतिसकदा पनि १०४
तसाउको तिरमा ५६	तीसहजार शिर्यहरूले १०४
तलाउहरू सुकेका यिए १०७	तूर्यहरू २५२, २५३
त्यागवान् १४७	तृष्णा नै गण्ड तो
त्यागी १५१, मई १२२	तृष्णा नै राग हो २३७
तातो फलामको किलो २५, ३५	तृष्णा प्रपञ्च २२३
तारहरू १८६	तृष्णाले नै २३७
त्रास १५५, १५६, १५७, १५८	तृष्णाहरूलाई २२३
तिन्नो सुगति छैन ६४	तृष्णासंक्षय गरी २३६
तितीक्षा १४४, गरेको हो ६५, मा दोष देखदछु ६५	तृष्णा क्षय-विमुक्त २५१, २५६, २५७, २५८
तिरश्रौन योनिमा उत्पन्न भए २६	तृष्णाक्षयको कुरा २४८, २५४, २५६, २५६, २६०
तिहुनहरू १६५	तेजिला छन् १५१
स्त्री वा पुरुष २३, २४, २५	तेजिलो थियो १४८
स्त्रीत्वमा विरक्त भई १६६	तेत्तीसजना २०३, को दल पनि २१२
स्त्री भएर पनि १६६	तेत्तीस देवपुत्रहरू २१२
स्त्रीजाति भएर पनि १६६	तेत्तीसवटा फल्याकहरू २११
तीन खण्ड गरे २११	
तीन देवदूतहरू २२	

[३१०]

त्रुदकालीन भृत्यादिवेद-२

सेतीस साथीहरू	२११	दतिवन	६३
सेतीसजना साथीहरूका साथ	१२८	दया मात्र हो	८५
तेल	१०३	इरिद्रकुलमा जन्मे	१४६
सेथो देवदूत प्राएको वेखिनस्	२४,	वरिद्रको भास्ते भई	१०५
	३१	वरिद्र पुरुष यियो	६८
सेथो देवदूतको सम्बन्धमा उनी		बलिन जस्तं	३०
सोछल्न्	२४	बलिनहरू	२११, राज्ञ २०६
सेथो देवदूतको सम्बन्धमा	२५,	दर्शन गर्ने इच्छा	१८३
	३१, ३२	दर्शन गर्ने समय	होइन १६५
—ैद्वं	३०, ५६	दर्शनार्थ गए	१६४
	६८०८० १०६	दर्शनार्थ जाम्हो	१८६
		दर्शनार्थ जानेछौ	१८७
		दर्शनीयतर	१३८
पर्णन्	२६८	दक्षिण विशाका विश्वलहुक	१२
		दक्षिण दिशामा	२
		दक्षिणोय	छन् १५७
		दाउरा बाली	१०३
दक्षर्मी भेषभाट आई	११७	दाजुभाइ	६४
दण्डकर्म	३५	दाँत खसिसकेको	२३
दण्डसहित	२३६	दाँत फुचिलसकेको	३१
दण्ड दिइन्छ	३८	द्वादश-प्रायतनहरू	२४६
दण्ड दिइने देखेर	१६	द्वारहरू	छन् दद
दण्ड दिनुहोस्	२२, २६	दानदिनुपन्यो	१६४
दण्डहरू	३२	दान दिन्ये	१२१
बन्तधातु	११५	दानदिने गर्ने	८७
		दान भने धेरे दिएको	हुन्छ द

[३११]

शब्दावली

विमल्ये कस्तो दान ठूलो छ तुइ वेवलोकको श्रोतस्पत्तिलाई
१११, ११२ त्यागी १४
विमल्ये ठूलो दान कुन हो ८३ तुइ पण्डितहरू उन् १५३
विमल्य गर्भं १३, कि गर्वन तुइ मूळहरू उन् १५३
११, १२ तुइहात जोरी ११६
विमल्य गर्वे मानिसहरू १३, कम तुःख ४८, को अन्तः हुङ्क ४३, को
उन् १२ अन्तः हुन् सबै ४८,
विमल्यमाजनमा मन सगाउनु निरोध ४३, ४८, निरोध-
१२२ Dhamma.Digital
गामिनी प्रतिपदा ४८,
वाट मुस्त पनि ४८
हारेलाई बोलाई २०६
४८, पनि हुङ्क ४३, सकिम्ब
दिव्य आयु २४१ तुइ ४३, वेष्ट मुमुक्षु
दिव्य औज २३६ गाँठ २६, ३५, ३७
दिव्य उदधानमा १८, ३८, समुद्य ३७
दिव्यकायहरू बढ़वे आउँछन् १६५ समुद्य सत्य १
दिव्यलोकबाट ज्युत मझै २४१ ४३
दिव्य शरीर बढ़नेछन् १३ तुःखो चिए ७१
दिव्य शरीर घटनेछन् १२ तुर्गंति विनियात २२
दिव्यधोतद्वारा मुन्नु मझै १६७ तुर्गंतिगामी ने हो ६४
दिव्यविहार गर्व हुङ्कहुङ्क्यो ७६ तुर्गंति मयो १६
दिशामा पालो राखेका थिए ४ तुर्जंय संशाम पनि विजयहरू ६६
दिसा-पिसाब ४१, ४७, समेत तुर्जंय संशाम पनि चिनि सत्त
तरारी ६३, को कोपरा १४६
१०० तुर्बेको चिकित्सा गर्नेलाई १४६
द्वीर्घकालदेखि २०१, विशुद्ध उन् तुर्बेको हित ने गछे ६६, १४६
२०१, २१६ तुर्मार्गित मयो १४, १६

[३१२]

शुद्धकालीन ब्रह्माविदेव-२

तुर्बंण मए १३६	९६५, रोइरहेको
तुर्बंण रूप भएका १३७, १३८	१०४
तुर्बंलताको कारणसे पनि होइन ६४	वेवनगर १५३
देवित्प्रपञ्च २२३, २२४	देवपुत्री १६४, र देवपुत्र भन्नाउन
देखेको छु ८७	१६३
देवेर गर्नुभएको हो कि ८७	देवपुत्री नपाएमा भ मनेछु १०६।
देवतहरूका कुरा १६	देवनृत्य पठाएको कुरा १०२
देवत्प्रहरूका बीच ५६,	देवपुत्रले १३३
५८, ५९, सगडा भएको वियो	देवपुत्रहरू १६६, भन्ना बढो-
५९	तेजिला १४८
देवत्प्रहरूको संग्राम भएको	देवमनुष्यका गुरु हनुमन्थ १५६
वियो ६३	देवरामा मुजम्पति २७२
दा द्रुत भएकोले १६	देवलोक उच्च २३७
देवका कामहरू २५४	देवलोक नीच २३७
देहको काषमा उत्पन्न हुने	देवलोकमा १६८, उत्पन्न भए ४२,-
१६३	जाने बाटो बनाउनेबुँ
देवताह च्युत हुने कारण २२७	२०३
देवताहरूले जिते २५४	देवलोकबाट च्युत हुने १५२, कुरा
देवत १६, हुन् २२, भनिएको हो	१६२
१६, ले २१, ले सम्भाउन्दा	देवहरूको संग्राममा ६३
२१, घाएको देखिनस्	देवहरू जिते २३६
२२, २४, को सम्बन्धमा	देवहरू चुपलागेर बसे १४३, १४४
२६, हरहारा ३६	देवहरू धार्मिक छन् ६७
देवकन्या १०४, हरको मिकालाई	देवहरूलाई पराजित गरेमा ६३
	देवहरूले जिते ६४
	देवहरूले अनुमोदन गरे १४४

देवमनुष्यहरूको कल्पाण गनंको	दंसोनिर उभिई ६५
लागि ६४	दंसो खोलिन्छ ३६
देवताहरू ५५, १११, १६३, को	दोध्रो देवदूतको सम्बन्धमा २३,
प्रायु सम्बन्धमा ३, को	२४, ३०, सोधपुछ गरी
बीचमा ८३, को बीचमा	३१
झगडा थियो १०६, का	दोषलाई दोष भनी देखदछ १५४
राजा इन्द्र हुन् ८०, द्वारा	द्रोह गर्नु पाप हो ८१, १३४
उत्प्रेरित भएका ४०, लाई	दोमंनस्य २२४, २३६, पनि दुइ
प्रामन्त्रण गरे ६३, लाई	प्रकारका छन् २२५
घिन् लाग्छ १२५, से	ध, न
१२८, भन्दा उ तेजिलो	
थियो ६८, माथि १२७,	
१३२, माथि हमला गर्दै-	धजा हेद्दा १५५, १५६
छन् १२८, घुणा गर्दैनन्	धजा हेन् १५५
१२६, पराजित भए १४०	धजा नहेरेमा १५५
देवदूत आएको देखिनस् ३४	धनुषधारी र महासमुद्रवासी हुन्
देवानमिन्दो ८०	५६
देवासनमा बस्न नसकेको १८२	धर्मको अनुस्मरण गर १५८
देवासुर संग्राम भएको थियो २३६	धर्मको अनुस्मरण गर्दा १५७
देवासुरका बीच झगडा हुँडा ११३	धर्मको गुणानुस्मरण गर्नु १५७
देवासुरको संग्राम भएको थियो	धर्मगुणहरूलाई १५७
१४२	धर्मचक्र सूत्रको उपदेश गर्नु हुँदा ६
देवासुरहरूको संग्राम भएको थियो	धर्मचक्र प्रवत्तन गरी ६४
१५५	धर्मचक्र प्राप्त थयो २४७
दंसोको दुर्बंतिर ११८, उभिई ७४,	धर्मदेशना गर्नुहोस् ११६
७६	धर्म प्रचारको निमित्त ६४

[३१४]

मुद्रकालीन महाबिवेक-२

धर्म-मात्सर्य २२०	धेरेदिन पछि आउनुभयो २५४
धर्म चिजय १४०	धेरे समयपछि २५२
धर्मशाला बनाई २०८	धेरे समयदेखि १६३
धर्मशाला बनाए २०२	न उत्पन्न हुन्छ ४६
धर्मशाला बनाउँदैछन् २०६	न उत्पन्न ने हुइन्छ ४८
धर्मशालाहरू बनाउँछन् २०४	नकलपारी १०६
धर्मशालाहरू बनाउँछाँ २०७	नकंगामी ह्वौ ६४
धर्महरू जान्छ २५०	नगर पुग्नुमन्वा अगाडि १०६
धर्मविदोघ गर्न सबनेछन् १८४	नगरा २५३
धागो काटी १६४	न च्युत हुइन्छ ४६, ४८
धागो काटीरहे १६३	न च्युत हुन्छ ४६
धागो काटेर जीविका गर्दै १०६	न जन्मिइन्छ ४६, ४८
धागो काटे ज्ञे गरी १०६	नतंकी स्वीहरू १८३, २४६, ४८
धागो बेरिरहिन् १६३	६०, संग १८
धातु ल्याउनमा धेरे बर्ष बिताएको	नतंकहरू निलंज्जी ने हुँदा रहेछन्
देखेर १०५	१६२।
धातु विमाजन गर्दा ११५	नतंकीहरूसंग ११२
धातुहरू लिई १२५	नदी ३७
ध्यानको भाषाले २५०	न बुढो हुन्छ ४६
ध्यान पुरा गरेर १६७	न बुढो हुइन्छ ४६, ४८
ध्यान विषय नै	नडेलाख वर्ष आयु हुन्छ ३
धार भएको पातको बन ३७	नमस्कार गनुहुन्छ २६४, २६६
धुनेहोला भन्ने लागदा ६४	नमस्कार गर्दछु २६३, २७१,
धुँचा निस्कन्छ ३६	२७२
धेरे कामहरू छन् २५४	नमस्कार गरे २६१, २६५, २७०
धेरे गर्नुपर्ने छन् २५४	नमस्कार गर्ने कुरा ११६

न मृन्यु हुन्छ ४६, ४८	निश्चिन्त सम्बोधि परायण २३८
नयनते प्रायुषि हुन्छ १८	निष्ठावान् २४८
नरक ३७	निर्दंनी १४७, १४८
नरकपाल भन्ने बारेमा १६	निर्यह २५४
नरकपालहरू ३८, भन्ने बारेमा १६, पनि छन् १६, ले २२, २५, २६, २६, ३५, ३८	निरपेक्षी भई बस्तन् २६८
नरकमा उत्पन्न हुन्छ २२	निरालसी १३१
नरकमा उत्पन्न हुने प्राणीहरूलाई १६	निरोध धर्म हुन् २४६
नरकमा पाक्नु पछ ५८	निरोधानुपश्यो भई २५०, विहार ४८
नसा बल्छन् ३६	गर्छ २५७
नाक कान ३६, काटेको ३२	निरोधको निमित्त २३६
नाकद्वारा जानुपर्ने गन्ध २३१	निरोध मार्गमा लागेको हुन्छ २२७
नाक पनि काटिन्छ ३७	निरोध लासी २४०
नाक र कान थिएनन् १४६	निर्वाणिको निमित्त २३६
नाक काटेको ३२	निर्वाण मार्ग १३१
नागराजाको नाम हो ७५	निर्वाणिलाई अथवोध गरी २४८
नाच देखाउन गएको थिइन् १६१	निर्वाणिलासी छन् २४०
नाचिरहेको बेलामा १६१	निर्बलियालाई तितीक्षा गर्छ ६५
नाना विचारधाराका मानिसहरू हुन्छन् २३५	निर्बलिया माथि क्षमा गर्छ ६५
नाना स्वमावको छ २३५	निर्बंसमाथि संघं क्षमा गर्छ १४५
निश्चित गति २४१	निरोधसमाप्ति ध्यान क-कसले गर्न सक्छन् १६२
	निरोध र मार्गसत्यको पनि ज्ञान हुन्छ ४३
	निरोध समाप्तिमा १६२

निरोध समापत्तिबाट उठनु भई	पञ्चशील पालन गरेको हुँदा ६०
१६५	पञ्चशील पालन गर्छु ६०
निर्वेदको निमित्त २३६	पञ्चशील पालन गर ५६
निःसंतान मएपछि १०३	पञ्चाङ्गिक तूयं २५३
नुनीलो पानीको नदौ ३७	पचास योजन चौडाइ दद
नुहाउनको लागि तथार हुनुभयो १०७	पञ्चिम दिशाका विश्वकर्ष १२
स्त्रेह उत्पन्न भई ६०, २१७	पञ्चिम दिशामा २
नेवारी घरमपट्टकथा ६१	प्रजापति छन् १२१
नौ प्रकारका मानलाई २२३	पटुकालाई १०६
प, पा	
पञ्चसकन्धहरू २४६	पण्डितहरू हुन् १५४
पञ्चदशी पूर्णिमाको रातमा ११६	पर्णभारवाट मुक्त भई ११६
पञ्चदूतहरू २८	पर्णकुटीमा ६७, ६९
पञ्चनिमित्त १८२	पर्णकुटीमा बसेका थिए १२४
पञ्चबन्धनले बाँध्छन् २५	पर्णकुटीमा बसिरहेका थिए ६७
पञ्चमी १३, १५, १६, १७	प्रतिबद्ध चित्त लिई दान दिन्छ ७
पञ्चविध दण्डकर्म २५, ३५	प्रत्यक्ष परिनिवेण हुन्छ २५७
पञ्चशील पालन गर २१५	प्रतिनिस्सर्गनुपश्यी भई २५०,
पञ्चशीलका कुरा बताए ५६	बिहार गर्छ २५७
पञ्चशीलको प्रभावद्वारा १०३	प्रतिक्षेप गर्नुभयो १६४
पञ्चशील पालन गर्नेलाई ६०	प्रतिबेध गर्ने (पुरुष) भएन भने ६५
पञ्चशील पालन गर्ने उपासकहरू- साई ११६	प्रतिलाभ छन्द २२२
	प्रत्येकबुद्ध १४८, लाई बेखी १४८, लाई हेर्न थाले १४८
	पदयात्रा गरेर पनि ४२
	पदयात्राद्वारा ४१, पुग्न सकिन्न

४२, पुन सकिन्छ वा	परिएषण-छन्द २२२
सकिन्न ४२	परिचारक १६६
पन्थ योजन बाबलो दद	परिचारिका १६४, हृ २५५,
स्पर्शहरूको अभिनन्दन १७८	हरूले २५५, २५८
प्रधानपञ्च २०५, ले २०४	परिजनहरू सहित १६४, १६५
प्रश्नको उत्तर २२०	परिवास हुम् २५०, २५७
प्रश्न सोधे २१६	परिवास नमएपछि २५७
प्रश्नहरू सोधेका कुरा ६६	परिनिर्वाण हुन सम्भ १७६, १८०
प्रपञ्च २३६, तीनप्रकारका छन्	परिनिर्वाण हुन सबैन १७७,
२२३, निरोध २२४	१७८
प्रपञ्चसंख्या निरोध २२७	परिनिर्वाण नहुनाको कारण के हो
प्रपञ्चसंज्ञासंख्याको कारणले २२३	८१
प्रपञ्चसंज्ञासंख्या भएमा वितर्कना	परिमोग-छन्द २२२
हुन्छ २२३	परिषद् बाहिर नमुनिने २५२
प्रपञ्चसंज्ञासंख्यालाई निरोध गर्छ	परिज्ञात गरी २५०, २५७
२२७	परिज्ञात पनि गर्छ २५०
प्रभावशालौ १२८	परिज्ञा भन्दछन् २५०
पर्यवशान २४८	परीक्षा गरिसकेपछि ५६
पर्येषण २२८, २२९, २३०, २३६,	परीक्षा गर्ने विचारले १०७
गर्दा २३०	परश बचन बोलिदन १३६
परस्पर जावाइ र समुरा हन् १२४	परलेका फलमा ३८
परउपकारको काम २०२	पबाटणको दिनदेखि १४
परस्पर भगडा गर्छन् १२४	पशुयोनीमा जाने ह्वौ ६४
परम भान्ति भन्दछन् ६५, १४५	पसारेको बाहुलाई खुम्च्याउने
पराजित भएका ती देवताहरू १४०	२५२, हो २५७
परापूर्वकालमा ५५	

[३१८]

बुद्धकालीन भाष्यादिदेव-२

- पत्तारेको बाहुलाई खुम्च्याउँछ ६७, पात्रभरी ११५, भोजन १६६,
६६, १८६
पहाडको बीचमा १८१
प्रहाणपरिज्ञा २५०
पहिलो देवदूत २६, को बारेमा
२२, को सम्बन्धमा २३,
को सम्बन्धमा सोधपुछ
गरी ३०
पक्षको चतुर्दशी १५, १६, १७
प्रज्ञावान् १५१
पंसुकूल चौबर ६४
पाउ धोई १६८
पाँचशय कूटागार बनाउन लगाएको
कुरा १११
पाँचशय देवकन्याहरू १६३, १६४
पाँचशय देवताहरूलाई प्रतिक्षेप
गरी १६३
पाँचशय वर्ष ३
पाँच सक्षणहरू १८२
पाँचौ देवदूतको सम्बन्धमा ३४,
३५
पाठिहरीयपक्ष १३, १४, १५
प्राणिहिसा २२६, गरी हिडवा
२०४
पातहरू सार्वा ३७
पात्र-चौबर ग्रहण गरी १६३
- दिव्य-ग्राहार राखी १०६,
राखी १६३, १८६
प्रातिमोक्ष सम्बन्धी २२८
प्रातिमोक्ष संवर २२८, को निमित्त
२२८, २३०
पात्री ४७, नपनले १०७
पापकर्म गरिस् ३०, ३१, ३२
पापकर्म गर्छ ३८
पापकर्म सकिने छैन २६
पापकर्म गरेको होस् २५
पापकारीले पाप नै भोग्छ ६६
पायस ६२
प्यार गलूँ १८८
प्यार गरेको वस्तु २२१
पालि (मागधि) भाषामा ८६
पालि साहित्यले ८६
पालोपहरा राखी ४
प्रासादिकतर १३८
प्यासीलाई पात्री झें १८८
पाहुना बनाउन योग्य छन् १५७
- पि. पी. पु. पू
- पिण्डार्थ जानुसयो १६३

पिताको स्थानमा राखेछु २४६	पुण्य गर्ने गृहस्थीहरू हुन् २७१
पितृसेवा ११, १२, २२	पुण्यमागिनी बनाउन हुन्छ मने २१०
प्रियरूप १७६, १७८, १७९	पुण्यकार्य गरेर हिँडेवेखि २०४
प्रियाप्रिय २३६, को उत्पत्तिले २२१, को कारण २२२, को कारणले २२१, को प्रभावले २२१, को समुदयले २२१, भएमा २२२, हुन्छ २२२, नभएमा २२२	पुण्यमागिनी बनाउनेछौं २१० पुण्यको आवश्यकता छ १६५ पुण्यको जहरत छ १६५ पुण्यफल पाउनेछौं १६७ पुब्र पाउने वरदान दिएका कुरा १०३
प्रियको कारणले २२१	पुनर्हृष्टमध्ये एक हुन् ६०
प्रिपबस्तुहरू २२१, को कारणद्वारा २२१	पुनः उत्पन्न भएको कुरा २२७, २४०
प्रीतिवाच्य १६७	पुनर्वार आयु (=जीवन) पाए २४०
पौपलको इष्टमनि ६३	पुरुषत्वको कामना गरी १६६
पुञ्जरणिको प्रभावद्वारा २१३	पुरुषले मेहनत गर्नुपछं ७७
पुञ्जर हल्लायो २१५	पुरोहित आहाणहरूले १७१
पुञ्जर फर फर हल्लायो ५६	पूर्णमाको रातमा ११४
पुण्यकर्म गढुँ २०२	पूर्वकालमा १३७
पुण्यकर्म गर्नुपछं २०८	पूर्वजन्ममा गरेको ४२
पुण्यकर्म गर्वेछु २०३	पूर्वदिशाका धतरहु १२
पुण्यकर्म गरे २१२	पूर्वदिशामा २
पुण्यकर्म गरिनन् २१२	पूर्वपट्टि १८१
पुण्यकर्म भनेको कहस्तो हो २०२	पूर्व समयमा १३२, १४०
पुण्यकर्महरू गर्वै हिँडेछौं २०७	

[२२०]

बुद्धकालीन भृष्णाविदेश-२

पू, पे, पै, पो, पौ	फूलहरू पनि रोपे २०२ फूलमाला आइलिएको १८२ फेटामा लुकाएको ११५
पुरुषवीधातु ६	
पेटभरी १४६	
प्रेतचिषयमा उत्पन्न भए २६	ब
प्रेष्यकारको रूप धारण गरी १६३	
पेटभरी खानाखान पाइन २१६	बकुल्ला ५६, २१६, ले ५६, मई
पंशुयमालो हुनु १२१	२१३, मई जन्मित् २१४
पोखरी १०७, खनिदिएको ६४, मा पानीले भरिदिए १०७,	बकुल्लो भएर ५८
खन्ठो २०७, हक्क खन्थन् २०४, खन्न लगाइन् २१२,	बन्चरो २०२
खने २०२	बल्छीले तानेर ३८
पोरुष वचनले ६४	बल्छी लगाई ३३
पोरुषवाचा सुनेर पनि सहन गर्वेछन् ६४	बज्ज हो ६० बज्ज लिई ११७ बगछ ३८
फ	बटुवा प्राई २११ झतहरू १२१, १२२ बताउन सविदन ७२ बतीसजना २०३ बल्दैछ १८६ बस्ने कोठाहरू २५१ बधमिचारी गरी हिडवा २०४ बयान १७७, १७८, १८०, गर्छ १७६, १७८, गर्दन १७६ बलवान भइकन ६५ बलवान पुरुषले ६७, ६६, २५२
फल भोग्नेछस् ३२, ३४	
फल्याक मालिकले गर्नेछन् २११	
फल्याक मालिकले गरे २११	
फलामको किलो २६	
फलामको डल्लो ३८	
फूलहरू रोपछन् २०४	
फूलहरू रोपछौं २०७	

बलिरहेको २६, ज्वाला ३७	११, १२
बर्षांद् गराउनपन्यो १०७	बाहिर निस्कोदा पनि ६४
बसिरहनु भएका बुद्धसंग ६६	बाहिर जाँदा ११६
बसिरहनु भएको बेलामा ६६	बितेको रातमा ४५
ब्रह्मचर्यवास पूराभयो २५०, २५७	बिरामी भई २४
ब्रह्मचारी २४८	बिरामी भएका थिए ७१
ब्रह्मलोक उच्च २३७	बुद्धाईबाट बचन सविदन ३१
ब्रह्मलोकका हुन् १३८	बुद्धेसकालमा पनि १०६
ब्रह्मलोकमा उत्पन्न भए ८	बुद्धो असुरको भेष धारण गरी ६०
ब्रह्मलोकमा पुर्णसक्ने कुरा १६७	बुद्धोपनबाट बचन सविदन २३
ब्रह्मरूप निर्माण गरी १७१	बुद्धोपनबाट मुक्ति पाई १०१
ब्रह्मा आई पूजा धाप्न १०३	बुद्धोको भेष धारण गरी १०६
ब्रह्माको हातबाट ४	बुद्धो शकलाई माला पहिराइन ६०
ब्रह्मालाई नमस्कार गर्दथे २४५	बुद्धो शकले छकाए ६१
ब्रायासट्टि वृष्टिहरूलाई २२४	बुद्धो हुँ २३
बाजाहरू २५३	बुद्धको अनुस्मरण गर्दा १५५
बाटो बनाउँछो २०७	बुद्धकहाँ जाने देवता हुन् १८२
बाटो बनाए २०२	बुद्धको छेउमा गए १६१
बाँग सोझो पारिरहेका ५	बुद्धगुणहरूलाई १५६
बाबुको सेवा नगर्ने २६	बुद्धजीवनी ६१, ६२
ब्याम प्रमाण भएको ४८	बुद्धजीवनसंग शक देवेन्द्र ६३
बाली ७४	बुद्धत्व प्राप्त गरी ५, ६, ६३
बालुवा छरी २०१	बुद्ध जन्मेको बेलामा १६
बाँसुरी २५३	बुद्धको दर्शन गर्ने इच्छा १८२
बाह्र वर्षसम्म दरे	बुद्धको महिमा ११४
आहुण (=थ्रेट पुरुषको) सेवा	बुद्ध धर्म तथा सङ्ख्यलाई छाडेमा

१५०	भगवान्को पाउमा १६२, १६५
बुद्धवर्गना ११८	भगवान्को भाषणलाई २२७,
बुद्धलाई बुद्ध होइन भन १०७	अनुमोदन गरे २५२
बुद्धसंग महामौद्गल्यायनको प्रश्न २५६	भगवान्को श्रावक हुँ २३८
बुझनसक्ने छन् २०१	भगवान्को मनको कुरा थाहापाई ६४
बुहारी लजाउँछे २५५	भगवान्को सत्संगत पनि गर्न पाउँ ३६
बूढो १६४, को भेष धारण गरी १६४	भगवान्को संस्मरण गरेका यिए ५६
बेलको झाँ पहेलो वर्ण १८६	भगवान्को सत्संगत पनि गर्न पाइयोस् २०
बोध गरेर बताएको छु १६	भगवान् कुशीनगरमा यहापरि- निर्वाण हुनुभयो ११४
बोधिसत्त्व ६३, जीवनसंग शक देवेन्द्र ६१, हुँ १६	भगवान् दर्शन गर्ने उत्सुक्ता १८२
भ	
भगवान्कहाँ आएको कुरा ६४	भगवान् घस्ने २५१
भगवान्का आठवटा गुणहरू ११४	भगवान् भन्नुहुन्छ ८५, २६४
भगवान्का विश्वासी हुन् ६	भगवान् परिनिर्वाण भइसकेपछि १०५
भगवान्की कान्छी आमा १०	भगवान्संग कुरा गरिरहेको सुने १६२
भगवान्को जीवनमा ३	भगवान्संग २५१
भगवान्को दाहिने दन्तधातुलाई ११५	भय १५५, १५६, १५७, १५८, द्वारा यसले तितोक्षा गर्दै ६५, नै दिन्छ ५७, नै
भगवान्को कीर्तन गर्नुहुन्छ १६१	
भगवान्को दर्शनार्थ १६३, प्राउन सकिन १६३	

दिन्छु ६८, नं दिन्छो ६९,	भूमिमा वस्त्रन् १
भोत पनि भएका थिए १८३, दूर हुन्छ १५५, ले	भेषधारी ६०, शकलाई देखेर १६५, शकले १०६
पनि होइन ६४, र बैरता- लाई त्यागी २१	भोजपुत्र रोहितस्स भन्ने शृणि भएको थियो ४७
भागिहाले ६१	
भ्यागुता लडने जस्तो २३६	म
भार विसाइसकेका १४, १५	
भालाले रोपेको जस्तै ५१, ५२	मङ्गलको बारेमा १०२
भालाले रोपिने कुरा ५१	म जस्ता विज्ञले ६४
भावना भने गरेको छैन न	मट्टो ५१
भित्र पस्दा पनि ६४	मन्त्र जान्दछ २०६
मिक्षाटन्को निभित्त निस्कनुभयो १०६	मध्यदान गरी हिँडवा २०४
मिक्षाको निमित्त उभिनुभएको छ १०६	मध्यरातमा १०१, उज्यालो पारी १०१
मिक्षा दिन आएका थिए १६३	मधु १७१
मिक्षा दिनुपन्थो भनी १०६	मधुरभाषी हुनु १२१
मिक्षापात्र मागी १०६	मधुरभाषी हुन्छन् १२३
मिक्षा-भोजन १६५	मनद्वारा जान्नुपर्ने विषय २३१
मिक्षु अनुरुद्धद्वारा ६१	मनः विज्ञेय धर्म २३१, २३३, २३४
मिक्षुको रूप देखेर नै १६	मनः विज्ञेय धर्महरू १७६
मिक्षुहरूले झगडा गरे १५३	मनः दुश्चरित गर्छ २२
मिक्षुणी भएकी थिइन् १०८	मनः दुश्चरितले पुक्त २६
भूमयो १	मनमा शान्ति नहोस् ५७
भूमि चतुर्क १	मनः सुचरितले पुक्त २६

[३२४]

बुद्धकालीन महाविवेच- २

मनमा १७६, १७८, १७९	महास्थविरले १६७, को हातमा
मनुष्य छोंदा ८७, १२१, १२२	पात्र दिए १६६
मनुष्यत्व पाए हुन्द्यो ३६	महादरिद्र जस्तै छ १६६
मनुष्यलोक उच्च २३७	महादरिद्रले भोजन दिएको बेलामा
मनुष्यलोक नीच २३७	१०५
मनुष्यलोकमा १२, १३	महादान १०६
मनुष्यहरूको (५०) वर्ष ३	महीनाको घाठ पटक १४
मनुष्यहरूमा उत्पन्न भए २६	मार्गफल प्राप्त पुरुष हुन् २५८
मनुष्य हुन पाए कति हुन्द्यो २०	मार्गफल प्राप्त पुरुष हुनुहुन्छ २५८
मरण १६, बाट बच्न सकिदन २५,	मात्रा टिपेर खान लागदा ५६
३४, स्वभावको हुँ २५,	मात्रा भई बसिरहे ५६
३४	मात्राहरूलाई १०७
मरेको मात्रा ५६	मात्राको रूप धारण गरी २१५
मनोविज्ञेय धर्महरू १७८	माणवक भेष धारण गरी ६४
मनसूत्रमा परी २४	मातृसेवा ११, १२, १३, २२
मनसूत्रमा लटपटाई ३१	मातृपितृ सेवा गर्नेहरू १०
म शक हुँ ६१	मातृपितृ सेवा गर्नेछन् कि छन्त्र
म शक देवेन्द्र हुँ २३८	११
मह १०३	मान प्रपञ्च २२३, भनिएको हो
महा प्रमिनिष्कमण गर्नेछन् ६१	२२३
महाकहणाचित्त उठेपछि १०७	मायाको कुरा बताएनन् ७३
महानवक २६, को पश्चिमको दैलो	मायाकी ७२, हरू नक्खमा जान्छन्
३६, को पूर्वतिरको दैलो	७३
३६, को पूर्वतिरको दैलो	मारको प्रार्थना सुनी १००
खोलिन्छ ३६, मा ३५,	मारहरू पराजित भएपछि ६३
मा फालिदिन्छन् २६, ३८	मात्सयं २२०, को विपाक २२०,

गर्छ २२१, पांच प्रकारका	मूखं ह्यौ ६४
छन् २२०, हुन्छ २२१,	मूखंहरू छन् मातिने छन् ६५
लाई त्यागी १२३, मल-	मूखंसौंग मूख छाडनु ६४
लाई द्वार गरी १२२	मूल पालिमा शक देवेन्द्र ६६
मासु ३६, को चौटा काटिएको	मूसाको रूप धारण गरी १०६
३३	मृदङ्ग २५३
माहुतेले २०६	मृत्युपछि २६, १२८
मित्र द्वोह गर्दा जुन पाप लाग्ने हो	मृत्युको दृत १६
१३५	मृत्युको बशमा जाँदनन् ५३
मित्र द्वोही पुरुषलाई १३६	मृत्युको दृत भनिएको हो १६
मित्र घर्ममा जरत्व आउन नदेउ	मृत्यु देखेर डराउँछन् १८२
११३, १५४	मृत्यु देखेर डराउँवैनन् १८३
मित्र बन्धन ८५	मृत्युराजा भनिएको हो १८
मिथ्याचार २२६	मृत्युभयले त्रसित १८३
मुख अथाती ३८	मृत शरीर राखेको खाट ११०
मुख छाड्यो १५३	मेहनत गर्नुपछि ७७
मुख पनि डढाउँछ ३८	मैत्रीयुक्त कल्पना २३४
मुखमा राखिदिन्छ ३८	मैत्री भावना गरेको प्रभावले ६६
मूखंहरू हुन् १५३	मोतिका बाना जस्ता ११५
मृषावाद २२६	य
मूखंको जुन बल हो ६५	यदि म बुद्ध हुनेछु भने ६२
मूखंलाई खूबसौंग निषेध गर्न सक्नु-	यमक प्रातिहायं देखाउनु हुँदा
पछ ६५	१११
मूखंलाई प्रतिषेध गर्न उपाय हो	यमराज ८२
६५	

[३२६]

बुद्धकालीन ब्रह्माविदेव-२

यमराजा १८, हरू १८, को सोचाइ	यज्ञ गर्ने मानिसहरूलाई १०३
२०, चुप्लागछन् २५, ३५,	यज्ञ गराउनेहरूले १०३
उसलाई यस्तो भन्छन्	यज्ञ गरिरहेको ठाउंमा १०३
२४, २५, यस्तो भन्छन्	यज्ञ स्वीकार्ने छन् १७१
२३, २६, यस्तो सोष्ठन्	यज्ञ-होम १७१
२३, ३४, यसो भन्छन्	याता गरेका थिए ४१
३०, ३१, ३२, ३३, लाई	यात्राद्वारा ४६, ४८, अन्त्यसम्म
बेखाउँछन् २२, २६, लाई	पुग्न ४६, अन्त्यसम्म पुग्न
यस्तो लाग्यो ३८, लाई	सकिङ्ग ४५, त्यस्तो लोक-
यस्तो लागेको ग्रएन २०,	को अन्त्यसम्म ४६
ले १६, २२, २४, २६,	योगक्षेमी २४८
३०, ३२, ३४, भन्ने	योमन्दा अघि २३६
एकजना मात्र होइन १८	यो सुधर्मा शाला हो २१०, २११
यशमा १४८	
यस लोकमा पाप गर्छन् २०	
यसै जीवनमा ३३, परिनिर्वाण	र
हुन्छन् १७६, १७६,	रगत दिसा हुने रोग लादा ८३
१८०, परिनिर्वाण हुन्नेन्	रगत पखाला १००
१७६, १७८, किन निर्वाण	रजनीय १७६, १७७, १७८, १७९
हुन्न १७६	रतिमध्ये कस्तो रति ठूलो छ १११
यसै शरीरमा ४३	रथको चक्काको आवाजद्वारा १६५
यही सत्य हो अरु तुच्छ हो २३५	रथमा चढे २६४, २७२
यही हेतु यही प्रत्यय हो १७७,	रथ कर्काएका हुन् १४१
१७६, १८०	रमणीय छैन १७५
यक्ष पनि भनिएको छ ६०	रमणीय हुन्छ १७५
यज्ञ गर्दा महत्कल हुने हो १०३	रमणीयताको आगाडि १७५

रसमध्ये कस्तो रस ठूलो ४ १११	लालमोहर गरिबिए २०७
रसहरुको अभिनन्दन १७८	बलेशमार १५
रात बितिसकेपछि ४५	लोक ४६, को अन्तः ४२, को
राती सुत्नजाँदा ७०	अन्तःमा नपुगी ४२, को
रिसाएको थाहापाई ६६, १४६	अन्त्यमा पुण्ड्रेष्टु ४७, को
रिसाएको थाहापाएपछि ६५, १४३	अन्त्यमा नपुगिकन ४६,
रिसाहामाथि न रिसाउनाले ६६, १४६	को अन्त्यमा पुगन चाहने
खुबमनि बस्ने १५६	४६, को अन्त्यमा नपुगि-
रूपावचर १, १३८	कन ४८, को अन्त्य हो
रूपावचर भूमि १	४६, को अन्त्यसम्म ४७,
रूपहरुको अभिनन्दन १७६, गर्वन १७६, गाढ़ १७६	४८, को प्रज्ञापन गङ्गुं ४८, मनि ४८, निरोधको
रोएर म पनि आरहत् हुनेष्टु १०४	पनि प्रज्ञापन गङ्गुं ४८,
रोगनिको पारिदिने बारेमा ५७	निरोध गामिनी प्रतिपदा- को पनि प्रज्ञापन गङ्गुं
रोगवाट बचन सविदन ३२	४८, मा उत्पन्न हुन्छ
रोगी स्वभावको हुँ २४, ३२	१६५, मा घुमी ११, मा
रोगीपनवाट बचन सविदन २४	आरिका गर्नुहोस् ६५, मा
रोगी मई दुःखी भएको ३१	विचरण गर्नुहोस् ११६,
रोगीलाई प्रौषधी ज्ञे १८८	लाई जान्न चाहने ४६,
	समुदयको पनि प्रज्ञापन
	गङ्गुं ४८
लजाउँदे शरमाउँदे २५५	लोकविद् हुनुहुन्छ १५६
सट्टी टेकी २३, ३०	लोमहर्षण भएको २५६
लाम-मात्सर्य २२०	लौरो समात्न लगाई १०७

[३२८]

बुद्धकालीन भृत्यादिवेच-२

व	
बच्ची दुश्चरित २६, गर्छ २२	वितर्कनाको कारण २२३, ले २२३
बच्ची समाचार २२८	वितर्कनाको प्रभावले २२३
बच्ची सुचरित २६	वितर्कना भएमा छन्द हुन्छ २२३
बछचानमा उत्पन्न हुन्छन् १६३	वितर्कना नभएमा छन्द हुन्दैन २२२
बछचानको वरिपरि उत्पन्न हुन्छन् १६३	वितत २५२
बर्ण १४८, मात्सर्य २२०	विततं २५३
बस्त्र मैलो भएको १८२	विस्तारपूर्वक बुझद्धु २३१
बनधन्य १७५	विद्रोह नगरौ १३४
बर मागिन् ६१	विद्रोह गर्ने छन भनी १३५
बर्षको एक पटक १०३, १७०	विमटो ५१
बर्षावास तीन महीनाभरी १३	विमानभित्र उत्पन्न हुन्छन् १६४
बर्षावास भित्र १३	विमुक्त हनुमएका तपाईंले ७६
बर्षावासको समय आएपछि २३४	विरागको निमित्त २३६
बर्षावास तिद्दिने बेलामा २३४	विरागलाभी २४०
बर्षा सम्बन्धी देवताहरूलाई भनी १०७	विरागानुपश्यी भई २५०, विहार गर्छ २५७
बाचिक आचरण २२८, २२९, २३६	विरागी भए १६६
बाणले हनेको जस्तो लागि ७०	विरोधीसंग अविरोधी छन् २६८
बिप्रह वैदा हुन्छ १४६	विवाह समेत हुनेछ २१७
विजयुत्तर ६३	विविध प्रकारले दण्डित हुन्छन् २००
वितर्क २३६	विशुद्ध देवका दूत १६
वितर्कना हुन्छ २२३	विसर्जन छन् २२२
	विहारमा १८४
	विज्ञान १७७, १७८, हुम १७६,
	१८०
	वीणा १८७, को दण्डा १८६, को

तल्लो भाग १८६, को	शरीरको आधारमा हुन्छन् ४८
लम्बाई १८६, को स्वर-	शरीर छाडी २६
सँग मिल्दछ १६०, पात्र	शरीर मलिन भएर गएको १८२
१८६, लिई १८७, स्वर	शाक्यपुत्री थिइन् १६६
१६०	शाक्यमुनि बुद्ध हुनुहुन्छ २००
बीतरागी १६, १५७, १८७	शाक्यहरूलाई ८०, भनिने अर्को
बीतद्वेषी १६, १५७, १८७	नाम हो ८०
बीतमोही हुन् १६, १५७, १८७	शास्ता बन्दना ८२, २६१
बृक्षमनि १५८	शारीरिक गन्ध १२५, १२६
बेदनाहरूको सम्बन्धमा २२४	शीर जलेको जस्तै ५२
बेरहने कारण २१६	शीरले बन्दना गर्छन् १६२, १६५
बैशाख पूर्णिमाकं सौक्ष्मपद ६३	शील पनि धेरै पालन गरेको हुन्क
बैशाख पूर्णिमाको दिन ६२	८
बैशाख पूर्णिमाको अन्तिम प्रहरमा	शीलबान् १५१
६३	शील रक्षा गठचौं के ? २१७
Dhamma Digital Library	
श	गुद अनुकूल्या ८५
शस्त्र सहित २३६	गुप्ता १०७
शत्रुभायि पनि द्रोह नगर्ने ११३	शून्यागारमा १५८, डस्टे १५६
शत्रुलाई पनि बिगार्ने छैन ८१	शूलिमा हालेको ३३
शब्दहरूको अभिनन्दन गर्छ ११७	शूलीले छेडी ३३
शरीरमा नै ४८	शोलमय पात्रलाई ५
शब्दावाको निमित्त १११	शैक्ष २६३
शब्दावाको रथ १०	शोभायमान छ २५६
शयबर्ष ४१, आयु ४७, सम्म ४२	शंका र सन्देह दूर भयो २२७, २३०, २३३, २३७
	शंख २५३, बजाएकै ६४, बजाएकै

[३२०]

बुद्धकालीन शास्त्राविवेच-२

कुरा ६३	सङ्घको गुणानुस्मरण गल् १५७
अद्वाजु १४७, १५१	सङ्घोपस्थान गर्दथे १६८
अमण्डेवा ११, १२, २२	सङ्घवन्दना २६५
अमण्हरूको सेवा नगर्ने २६	सञ्चो नभएर १६३
आपविने ७३	सञ्चो पनि भएन ७०
श्रुतवान् १४७, १५१	सप्तवत २१२, का कुराहरू २३८,
ओतविज्ञेयशब्द २३१, २३२, हरू	पदहरू १२८
१७७, १७६	सत्य कुरा हो २०६
स	
सउपादानी नहुने पुरुष १७६, १८०	सत्यकृया गर २०६
सउपादानी पुरुष १७७, १७८,	सत्यकृया गरे २०६
परिनिर्वाण हुन सक्वन	सत्यकृया गरेकालौ २०७
१७७	सत्यवादी भई १२३
सक्कपञ्च २४७	सत्यवादी हुन् १२२
सकम्पित २५६	सन्तुष्ट भई २३०
सक्या ८०	सन्तुष्टि लाभ २३६
सत्कायदृष्टिसाई हटाउन सक्नुपर्छ	सदण्ड २१६
५२	सन्दृष्टिक छ १५७
सत्कारपूर्वक दान दिने गर्थे ८७	सद्बोधी १८७
सकृदागमीको कुरा २४८	सदेहरूपी शल्य २३७
स्वर्ग जाने बाटो बनाउँछ २०२	सम्भिधि-छन्द २२२
सद्गुणी हनुमा शोभा दिन्छ ६६	सपदानचारिका १६३, १६४
सङ्घका गुणहस्ताई १५७	सम्प्रवेधित पानुमयो २५६
सङ्घको गुणानुस्मरण गर्दा १५७	सत्पुरुष मन्वङ्गन् १२३

सम्बरीमाया ७२, जान्ने इच्छा	समोही १८७
नगर्नुहोस् ५८, बताङ्ग	स्वयं जाने २०
७१, ७२, बताइदिएको	स्वयं देखें २०
भए ७३, नजान्दा त ७२,	स्वयम्भर गर्न लगाए ६०
नबताउनुहोस् ७२, सिका-	स्वयम्भर गर्न लागिरहेको बुझी ६०
इवेझ ५७, सिकाइदिए	सरागी १८७
मने ५७	सरापको कारणले ५७, गर्दा ७०
सब्रह्मचारी २५८	सरापको कारणद्वारा ७०
सम्बुद्धको अनुसमरण गर १५८	सरापी ६६
सबै दिशातिर २७०	सरापे ५७, देखि ७१
सबै धर्महरू २४६, मा २५०	सर्वाङ्ग कल्याणी १८६
सबैसमन्दा अथि गई ८७	सवितर्क र सविचार २२५, २२६
सम्बोधी २४८, को निमित्त २३६	सशब्दक २१६
सम्बोधिलाभी २४०	समुरालाई देखेर २५५
सम्भोग गरेको घटना ६	समुरा र ज्वाइ भएता पनि ६१
सम्प्रक्लृष्टिक २६, काम गर्ने २६	सहन गर्न नसक्ने २१६
सम्प्रक्लृष्टिलाई नमस्कार छ	सहन गर्न सक्दैन २२१
२४६	सहमागिनी बनाइदेऊ २०६
समागम होस् १६१	सहवास ८५
समातेर ल्याङ्ग २०४	सहलीं कारणहरू १२१
समातेका यिए ५६	सहिसक २१६
समापत्तिवाद उद्गु भएका १०५	संक्षिप्त बुद्धजीवनी ८६
समुदय धर्महरू छन् २४६	साँगुरो ठाउँ १६३
समुद्र तीरको ६७, ६८	साँचाहरू १८६
समुद्रको तीरमा बसिरहेका यिए	साठीयोजन लम्बाई ८८
५८	सात ब्रत ८७, १२१, १२२

【३३२】

बुद्धकालीन अत्यादिवेच-२

सातवटा भ्रतहरू दद	सुगतको उपासना गर्ने प्राणीहरू
सातदिनसम्म निरोधसमाप्तिमा	५३
बसी १०५	सुगत हनुमन्थ १५६
सात वर्षसम्म मैत्री भावना गरी	सुगति र दुर्गतिमा २८
६६	सुगति स्वर्गलोकमा उत्पन्न भए २६
सातवर्षीय ५	सुगीत भएन १६
सातशाय योजन आग्लो २१२	सुन्दररूप धारण ५०
सातहृष्टासम्म ६३	सुनेर बताएको होइन ३६
स्वार्थ १५, प्राप्ति १४, १५	सुप्रतिपन्न छन् १५७
साथ्यबाह प्रश्नणी ११६	सुभाषित ४६, ४७, को विजय
साथीहरू ६	१४२, को विजय होस्
साधुवादको शब्द ६	१४२, द्वारा जय हुन्छ
साधुवाद विएको कुरा ५, ६	१४६, द्वारा विजय होस्
साधुवाद विनु भएको थियो ६	११३, भने ११३, भएन
साधुवाद विएको मुनी ६	१४, १६
सापेक्षी भएर दान दिन्छ ७	सुमेरुको बीचमा १२८
सारथी हनुमन्थ १५६	सुरापान गरे १२८
सिकमीलि २०६	सुरापान गरेनन् १२८
सिगारपटार गरेरे २१२	सुरापान नगर्ने संकेत दिए १२८
सिनेह पर्वततिर १२८	सुरा पिउने छनी भनी भनी १२८
सीमान्तमा उत्पन्न हुँच १६४	सुरा विशेष १२८
सीयो जस्तो मुख भएका ३६	सुवर्ण दुर्वर्ण २८
सु-प्राख्यात १५७, धर्मविनयमा	सुशिक्षित ६
६६	सुसिर २५२, २५३
सुखभोग गर्ने ११६	सूप ड्यञ्जनहरू युक्त भोजन १६६
	सूर्य देवपुत्र २०२

सूर्यं समान शरीर मएकी १८६,	संग्राम मएको थियो ५५, १४०
१६०, मद्राले १६१, हे मद्रे १६१	संग्राममा २३६, पराजित मई १४१, जाने १५५, विजय प्राप्त गर्नुमएका हे वीर
स्वेत कुण्ठी १४६	११६
सेवन गर्दा २३१, २३२	संग्राम मज्जाले २३६
सेवन गर्नुहुन्छ २३२, २३३	संघस्थविरले २३४
सेवन गर्नु हुश २३२, २३३	सङ्घको अनुस्मरण गर १५६
सेवनीय २२४, २२५, २२६,	सङ्घवन्वन्नना ८२
२२६, २३१, छ २२६,	संयोजन २१६
२२६, २३०, २३३, २३४,	संसारको अन्तःमा ४१
र असेवनीय २२७, २२६, २३१	संसारको अन्तः पाउन सकेका थिएनन ४२
स्रोतापत्तिफल समेत पाएका थिए	संसारको अन्तःसम्म पुग्ने इच्छा ४१
१०१	संसारको अन्तः हो भन्ने ज्ञान पनि उत्पन्न हुन्छ ४३
स्रोतापत्तिफल साक्षात्कार गरी २२७	संक्षेपमा २५१, २५४, २५६,
स्रोतापत्तिफल मएकी थिइन् १०८	२५६, २६०, बताउनुहोस्
स्रोतापत्तिफल मएपछि १०७	२४६
स्रोतापत्ति भन्ने घोषणा ११६	संक्षेपरूपमा भन्नु मएको २३१
स्रोतापत्ति छु २३८	इ, क्ष, श
स्रोतापत्ति शक्ले २२८	हजार घोडाहक युक्त रथ २६१,
सौमनस्य २२४, २३६, पनि दुइ	२६५, २६६
प्रकारका छन् २२५	
संकल्प २३४	
संस्कारलाई गहण गर्दैन २५०	
संग्रामका ५५	

हजारों कारणहरू	८७	हेर्न नसकने	२१६
हमला गर्देल्न्	१२७	होचो आतन लिई	२५४
हरितकीको श्रोषधी	६३	होम गर्ये	१०३, १७०, १७१
हसाउनको निमित्त	१०२	होम गरेर पुण्य पाइँदैन	१०३
हात	५७, काटेको ३२, खुट्टा काटेको ३२, खुट्टा पनि काटिन्छन् ३७, शुद्ध वानु १२२	होममा	१७०
हात्ती जान नसकी	२०७	होसराखो बस्तु	६६
हात्तीमा चढेर	२०८	क्षमा दिन्छ	१५४
हात्तीले कुलचन नसकेको हो	२०७	क्षमाहारा सर्वको भलो हुन्छ	६३
हात्तीले कुलच्याउन लगाऊ	२०५	क्षमा माग्यो	१५३
हात्तीले कुलचौस्	२०६, २०७	क्षमाशील	६६
हाड टोकी	३६	क्षान्तिको कुरा सुनाए	११३
हाड टोक्छन्	३६	क्षान्ति बाहेक अरू छैन	६५
हिसा गरी नखाऊ	५६	क्षान्ति बाहेक अरू केही छैन	१४५
हीन प्रणीत	२८	क्षान्ति बाहेक रात्रो अर्थ अरू छैन	
ही	६०	७७, ७८	
		क्षान्ति र सद्गुणको वर्णवादी हुन्	
		६६	
		ज्ञातपरिज्ञा	२५०

गाथा-सूची

अकनिट्टा यसस्तिनो २४३	२७०
अकम्मुना देवसेष्टु १३०	अथ धर्मं सरेय्याथ १५८
अकोधो अविर्हिता च १६०	अथ पापजनं कोधो १५४, १६०
अखयं होतु ते भयं ६८	अथ सङ्घं सरेय्याथ १५८
अगरहियं मा गरहित्य १५४	अबलिद्वैति तं आहु ६८, १५१
अचन्तं सुखमेधति १३०	अनपेक्खा वजन्ति ते २६७
अचला सुप्तिट्टिता ६८, १५१	अनागारान मातलि २६७
अज्ञाशहति दुम्मेधो १४४	अनागारान बासव २६६
अज्ञाता विहरिस्तामि २४२	अनिच्छावत सङ्खारा ११४
अज्ञातारो भविस्सति ११६	अनुद्धृतं अवायामं १२६
अद्भुत्सुखमागतं १३, १५	अनुपादा विमुच्चति २१, ३६
अत्तदण्डेषु निब्बुता २६७	अनुपादाय सब्बसो १०८
अत्तनो ध परस्स च ६६, १४५	अनुयुञ्जेथ मेधावी ६८, १५१
अत्तमरस्स अनञ्जपोसिनो १६८	अनुस्सरेष सम्बुद्धं १५८
अन्तिमे वत्तमानभिः २४३	अनुसिक्खन्ति क्षायिनो ५४
अथ को नाम सो यक्षो २६२,	अन्वेसन्तो तथागतं २४४

अनोम नामं सत्थारं २६२	अहं पि ते नमस्तामि २६३, २६८,
अप्पमसानुसिक्खरे ५३, २६२	२७१
अपरियोसितसङ्कल्पो २४४	अंसेहि समधारयुं १०, ११०
अबलं तं बलं आहु १४५	आचारं इसिनं ब्रूहि २६६
अभयं याचमानानं ६८	आततं चेव विवतं २५३
अर्स्त्वा लोके सदेवके २६२	आयुं हित्वा अमानुसं २४१
अमूल्हो गवमेस्तसामि २४१	आयुं हित्वान मानुसं २४२
अमोघो तस्स जीवितं ६८, १५१	आरामचेत्या वनचेत्या १७४
अपसा पटिकुञ्जितो २७	आहु सपुरिसो इति १२२
अपोपाकारपरियन्तो २७	इतो पटिककम्म सहस्रनेत १२५
अरज्ञे रुखमूले वा १५८	इहं बत्वान यथा २६४, २७२
अरियकन्तं पसंसितं ६८, १२१	इधेव तिट्ठमानस्स ११६, २४०
अरियधर्मे कुवाचनं ३६	इसिनं अभयं नतिथ ६८
अरियेसु च पटिपदा १६०	इसयो सम्बरं पत्ता ६८
अलसस्स अनुद्वाता १२६	ईसामुखेन परिवज्जयस्सु १४०
अविज्जा च विराजिता २६२	उजुभूतं च दस्सनं ६८, १५८
अविज्जासमतिकक्मा २६२	उट्टेहि वीर विजितसङ्गाम ११८,
अविरद्धा विरुद्धेसु २६७	११६
असोकं अनुपायासं १३०	उपसन्तरस सदा सतीमतो १६८
अहं ग्रन्थं करोमि ते २०१	उपादाने अयं दित्वा २१, ३६
अहं च सीलसम्पन्ने २७१	उपेति निरयं घोरं ७२
अहं चन्दे महावीरं २४५	उपोसर्थं उपबसेय्य १३, १५

उभिनं तिकिच्छन्तानं ६६, १४५	किसु छेत्वा न सोचति १७२
उभिन्नमत्थं चरति ६६, १४५	किसस्सु एक धम्मस्स १७२
एकन्त अज्ञोसना २३५	कुद्रं अपटिकुञ्जन्तो ६६, १४५
एतं पिहयासि २६७	कुद्धाहं न फरसं ब्रूमि १३६
एतदेव महं भज्जे १४३	कुलावका मातली सिम्बलस्म १४०
एतदेव तितिक्षाय १४४	कुले जेट्रापचायिनं १२२
एवं जानाहि भारिस २४०	कूटागारे समुगगहुं ११०
एवं बुद्धं सरगतानं १५८	कोचि कोचि न जीवति १३०
एस मियो पसीवासि १०८	कोधं छेत्वा न सोचति १७३
एस सङ्घो उजुभूतो १७०	कोधं छेत्वा सुखं सेति १७३
फथ दिनं महापक्लं १०३, १६६	कोघस्स विसम्प्रलस्स १७३
करोतं शोपधिकं पुञ्जं १०३, १६६, १७०	कोधो मयि नावतिटृति १३६
कलं नारघति सोर्लसि १७४	कोधो बो वसमायातु १५४
कल्याणकारी कल्याणं ६६	खन्या मियो नविज्जति ७७, ७८, १४४
कामद्वूरोहि ते दातुं ६८	खीणासवा ग्ररहन्तो २६२
कामं चजाम असुरेसु पाणं १४०	खुपिपासमपिता २६६
कामं मञ्जतु वा मा वा १४४	गमनेन न पत्तब्बो ४३, ४८
कामरागप्यहानाय ५०	गन्धो इसीनं अमुचि देवराज १२५
काय चूतो गच्छति मालुतेव १२५	गन्धो इसीनं चिरदविखतानं १२५
काले ते अप्पमज्जन्ता ५४	गन्धं एतं पटिकङ्गाम भन्ते १२६
किनु तेसं पिहयासि २६६	गामे वा यदि वा रञ्जे १७५

[३३]

बुद्धकालीन ब्रह्मादिवेद-२

गो च मिथ्यो पलायिनं १४४	जायेन विहरिस्सामि २४१
चत्तारो च पटिपन्ना १७०	दधमानो च मत्यके ५०, ५१
चत्तारो च कले छिता १७०	तथ्य तथ्य यथारहं ७७, ७८
चत्तारो च महाराजा २७०	तं भूमि रामणेयकं १७५
चत्तारो लोकपाला ते १०, ११०	तमाहु परमं खर्ण्नं ६५, १४५
चतुर्कण्णो चुतद्वारो २७	तस्मा भुसेन दण्डेन १४३
चतुर्दिंसं रक्खं अपेत्वा ४	तस्मा सद्धं च सीलं च ६८, १५१
चन्दो यथा पन्नरसाय रर्ति ११८	तस्मा हवे लोकविदू सुमेध ४८
चातुर्दिंसं पञ्चदर्शि १३, १५	तमेव पापं फुसतु १३५
चित्तं च ते सुविमुक्तो ११८	तं मे सक्षक वरं दिसा १२६, १३०
चिररत्न समाहिते २७१	तं वे देवा तार्वतिसा १२२
चुताहं दिविया काया २४१	तस्स अयोमया भूमि २७
चुताहं मानुसा काया २४२	तस्सेव तेन पापियो ६६, १४५
चोदिता देवदूतेहि २०, ३६	तं हि छेत्वा न सोचति १७३
चोदिता नप्पमज्जन्ति २०, ३६	तण्हासल्लस्स हन्तारं २४५
छेत्वान् मोति वरगन्धपासिनं ६२	तवज्ज तुष्टु दस्साम २४५
जातिमरणसङ्घ्ये २०, २१, ३६	त्वमेव प्रसि सम्बुद्धो २४६
जातिमरणसम्भवे २१, ३६	तस्स तस्सेव पञ्चहस्स २०१
जना मञ्जन्ति बालो ति ६६,	तादिसं हरते कलं ६६
१४५	तिदसा च यसस्तिसनो २७०
जालिता तेजसा युता २७	तुवं सत्था अनुत्तरो २४६
जायेन मे चरतो २४२	तुष्टीभूता समञ्चरा २६७

ते अप्पमत्ता सुखिनो २१	धम्मं सङ्घं च मिक्खवो १५८
ते खेमप्यत्ता सुखिनो ३६	धम्मेन वारं पोसेन्ति २७१
ते दीघरत्तं सोचन्ति २०, ३६	धीरो बालं निसेधये १४३
ते नमस्ताम मातलि २६२, २६७, २७१	न कुमित्र न कलोपियं २६७
ते पणीततरा देवा २४३	न च अप्पत्वा लोकन्तं ४३, ४८
तेन यायेन्ति सुब्बता २६७	न च किञ्चानि कारये १२६
तं नमस्तन्ति तेविज्जा २७०	न च धम्मानि कित्तये १३६
तं नमस्तन्ति वासव २६२	न तेसं कोट्टे श्रोयेन्ति २६७
तं नमस्तामि मातलि २६२	न तं अरहति सप्तञ्जो ८५
तं सुणोम वन्नो तवाति २६६	नश्य ते पटिपुगालो २४६
तं हि एते नमस्तेष्युं २६६	नहि देवा मनुस्सा च २६२
दिट्ठधम्माभिनिबुता २१, ३६	न वो चिराहं कुज्जामि १३६
दुष्क्षा अतिथ पमोचनं ४३, ४८	न ते होति संयुतो ८५
दुट्ठानं सक्कासेविनं ६८	न मच्चुवसगासियुं ५४
दुव्वलस्स गितिक्खवति ६५, १४५	न सूयहतो चित्तम्हि १३६
देवभूतस्स मे सतो २४०	नमो ते बुद्ध बौरत्थु ५६
देवराजा सुजम्पति २६४	नहेत्य देवा पटिकूलसञ्चिनो १२६
देवलोकम्हि उत्तमो २४८	नाथत्तेन सुपानयो १३६
देवा बिरुद्धा असुरेहि २६७	नासीसति लोकमिमं परंच ४८
देवा पिहयन्ति तादिनो १६८	निच्चं खमति दुव्वलो ६५, १४५
देसस्मु भगवा धम्मं ११६	निष्फलसोभनो अथो ७६, ७७,

७८		
निन्ने वा यदि वा थले १७५	पुच्छ वासव मं पञ्चं २०१	
निब्बाणस्स हि सो मग्गो १३०	पुञ्जबखेतं अनुत्तरं १५८	
निमुण कुणपमहेते २६६	पुञ्जपेक्खान पाणिनं १०३, १६६,	
नियानिकं सुवेसितं १५८	१७०	
नो चस्स पटिसेधको १४३	पुथुहिसा नमस्त्वा २७२	
नो चे धम्मं सरेय्याथ १५८	पुथुमच्चा च मातलि २६७	
नो चे बुद्धं सरेय्याथ १५८	पुन देवो भविस्सामि २४८	
पञ्चनासीलसमाहितो १७०	पुनरायुच मे लङ्घो ११६, २४०	
पटिगण्हाम ते एतं ६८	पूतिदेहसया नरा २६६	
पटिवत्ता व विज्ञति १४५	पेसुणेयप्पहायिनं १२२	
पञ्चमार अनण विचर लोको ११८	पोक्खरञ्जो सुनिम्मिता १७४	
पञ्चतोवामि मद्विति १५४, १६०	फरित्वा तिटुति सब्बदा २७	
पमुखो रथमा रुहि २६४, २७२	फलं पच्चनु भोस्सति ६६	
परनिट्टितमेसाना २६७	ब्रह्मचरिय परायने २७१	
परं सङ्कुपितं अत्वा ६६, १४३, १४५	बलस्स धम्मगुत्तस्स १४५	
पवृत्तं तात तं बीजं ६६	बालस्स पटिसेधने १४३	
पसारं धम्मदस्सनं ६८, १५१	बुद्धं अप्पटिपुण्गलं २४५	
पाटिहारियपवर्खं च १३, १५	बुद्धमादिच्च बन्धुनं २४५	
पापकारीं च पापकं ६६	भगवन्तं नमस्त्वा २६४	
पिण्डपातिकस्स मिष्ठुनो १६८	भयमेव ददामि वो ६८	
	भयमेव ददासि नो ६८	
	भया स्यायं तितिक्षति १४४	

मयं वा छम्मितत्तं वा १५८	यज्ञमानानं मनुस्सानं १०३, १६६,
मयं तुम्हाकं नो सिया १५८	१७०
मयस्स अभयस्स वा ६८	यत्थ अरहन्तो विहरति १७५
मिथ्यो बाला पश्चिमेयुं १४३	यत्थ से रमती मनो २४१
मं नमस्तन्ति तेविज्ञा २७०	यत्थालसो अनुद्गाता १३०
मं च तत्थेव पापय १२६, १३०,	यवञ्जमनुसासति ८४, ८५
१३३	यदा च बुद्धमहाकिंख २४५
मच्छेरविनये युत्तं १२२	यदा नं भज्जति बालो १४४
मनसा अनुकम्पितुं ८५	यं पापं अकतञ्जनो १३५
मनसा चे पसन्नेन ८५	यं पापं अरियूपवादिनो १३५
मधुररगस्स वासव १७३	यं मुसा भणतो पापं १३५
मनुस्सरामणीयस्स १७४	यस्स सद्वा तथागते ६८, १५१
मा च कुर्मित्य कुर्मतं १६०	यस्स बालाबलं बलं १४५
मा च मासित्य पेसुणं १५४	यम्हा गामा पक्कमन्ति २६७
मा च मित्तेहि वो जरा १५४	या च पक्खस्स अट्टमी १३, १५,
मातापेति भरं जन्तुं १२२	१६
मायावी मघवा सक्ष ७२	याचन्ति अभयदक्षिणं ६८
मायिमे दिजा दिकुलावका प्रहेसुं	यादिसं वपते बीजं ६६
१४०	याव अत्यस्स निष्फदा ७६, ७७.
मा वो कोधो अज्ञमवि १६०	युञ्ज गोतमसासने ५३
मित्तद्वनो च यं पापं १३५	ये गहटा पुञ्जकरा २७१
मोदन्ति वत् भो देवा ११४	ये च खो देवदूतेहि २०, ३६.

【३४२】

बुद्धकालीन ब्रह्मादिवेष-२

यं त्वं सबक नमस्सति २६३, २६८,	लोकस्स प्रन्तं समितावि जत्वा ४८
२७१	लोकस्सन्तो कुदाचनं ४३, ४८
ये धम्मस्स अकोविदा ६६, १४५	लोमहंसो नहेस्सति १५८
येन केनचि वर्णेन ८५	बज्जं पस्सामि वासव १४४
ये नमस्ससि वासव २६८, २७१	बधं अरिया पसंसन्ति १७३
ये पमज्जन्ति माणवा २०, ३६	बधं रोचेसि गोतम १७२
ये मे पवृत्ते सत्तियपदे ५४	बसूनं वासवो सेट्टो ६५
येसं रोगो च बोतो च २६२	विचारि दोघमद्वानं २४४
यो इध सम्मासम्बुद्धो २६२	विचिकिच्छो कथङ्गुथो २४४
यो कुद्धं पटिकुज्जस्ति ६६, १४५	विचिकिच्छावितारणं २४५
यो ते दुष्मे सुजिप्ति १३५	विष्पमुत्तस्स ते सतो ८४
योपिस्स मादिसो नरो १३, १५	विमन्तो भागसो मितो २७
यो रागदोसविनया २६२	विरागो वेसितो धम्मो १०८
यो सतो उपसम्मति ६६, १४३,	विहरं सासने रतो २४१
१४५	वेरोचनवचो इदं ७६, ७७
यो हृदे बलवा सन्तो ६५, १४५	वेहासयं उद्धिखपि श्रागपुरगलो ६२
यं करोमसि ब्रह्महनो २४५	सबक विन्देमु यं सुखं १३०
यंकिञ्चि मनसिच्छसि २०१	सबकायविद्विष्पहानाय ५१
यं नमस्ससि वासव २६३	सबको पागा पुरिन्ददो ६५
यं त्वं सबक नमस्सति २००, २६२	सज्जामं जेति दुज्जयं ६६, १४५
सोकजेद्धं नरासभं १५८	सज्जे दिन्नं महफ्लं १७०
सोकन्तगू विसित ब्रह्मचरियो ४८	सज्जे पसादो यस्सतिथ ६८, १५१

सचे ग्रतिथ ग्रकम्मेन १३०	सम्बोधि चे भविस्सति २४२
सच्चं कोघाभिशुं नरं १२२	सम्भोगा सब्बपणिनं ७७, ७८
सत्तिया विय औमटो ५०, ५१	समणस्स न तं साधु ८४
सन्ति देवा चातुम्हाराजिका ३	समन्ता योजनसतं २७
सतो मिखु परिवजे ५०, ५१	सम्मापब्बजिते बन्दे २७१
सन्तो सप्तुरिसा इथ २०, ३६	समं देवेहि मारिस २४५
सत्यवाह अनज विचर लोके ११६	संयोगपरमात्वेव ७७, ७८
सदत्यपरमा अस्था १४४	सरं बुद्धानसात्सनं ६८, १५१
सदेवकर्त्त्वं लोकस्म २४६	संबासो सक जायति ८५
सक्षिगहामि अतानं १३६	सहस्सनेत्तो सिरसा पटिगहि ६२
सम्पज्जानो पटिस्सतो २४१	तादानेसु अनादाना २६७
सम्पसं ग्रत्थमल्लनो १३६	सानुकम्पा अनुद्धया ८५
सब्बकाम समिद्दुस्स १२६	स्वाहं अमूल्हपञ्जस्स २४१
सब्बगान्थपपहीनस्स ८४	सोलं च यस्त कल्याणं ६८, १५१
सब्बमुखं उपचबगु २१, ३६	सोलबन्तो उपासका २७१
सब्बदानं धम्मदानं जिनाति ११२	सुखं यात्राधिगच्छति १२६, १३३
सब्बवेर भयातीता २१	सुखिता बन्ते मनुजा ५३
सम्बरो व सतं समं ७२	सुगतं परिहपासिय ५३
सम्बुद्धं परियपासिय २४५	सुचिक्षपुण्कं व सिरस्मि मालं १२६
सब्बे भुम्मा च खत्तिया २७०	सुञ्जागारे व मिक्खबो १५८
सब्बवेरभयातीता ३६	सुखा धम्मं महारसं १०८
सब्बे सत्ता अत्यजाता ७७, ७८	सुवण्णचङ्गोटवरेन वासवो ६२

[१४४]

तुद्धकालीन भगवादिवेष-२

सुमत्तमन्तिनो धीरा २६७

सुबीर तत्थ गच्छामि १२६

सुबीर तत्थ गच्छाहि १३०

सुसीम तत्थ गच्छाहि १३३

सेष्या अपचयारामा २६२

सेष्टा हि किर लोकस्मि २६३, हीनकायूपगा नरा २०, ३६

२६६, २७१

स्वेव अन्तो भविस्सति २४२

सेसा सवकादिकादेव ११०

सो निवासो भविस्सति २४३

सोम्हि वीतमयो अज्ज २४५

हन्दसामं करोम ते २४५

